

१९

औं

वार्षिक प्रतिवेदन

२०७४/७५



Global IME Bank

ग्लोबल आइएमई बैंक लि.

सबैका लागि बैंक



सञ्चालक समिति



चन्द्र प्रसाद ढकाल
अध्यक्ष
संस्थापक समूह



पवन कुमार मिमसरिया
सञ्चालक
संस्थापक समूह



सुदर्शन कृष्ण श्रेष्ठ
सञ्चालक
सर्वसाधारण समूह



सुमन पोखरेल
सञ्चालक
सर्वसाधारण समूह



कृष्ण प्रसाद शर्मा
सञ्चालक
सर्वसाधारण समूह



नुमनाथ पौडेल
स्वतन्त्र सञ्चालक



विष्णु प्रसाद बाँस्कोटा
कम्पनी सचिव

ग्लोबल आइएमई बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावहरू,

यस ग्लोबल आइएमई बैंक लिमिटेडको संचालक समितिको मिति २०७५ साल पौष १ गते बसेको ३१० औं बैठकको निर्णयानुसार यस बैंकको १२ औं वार्षिक साधारण सभा निम्नलिखित मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि अनुरोध छ ।

साधारण सभा बस्ने :

मिति : २०७५ साल पौष २७ गते, शुक्रवार (तदनुसार ११, जनवरी २०१९)

स्थान : नक्साल व्याङ्क्रेट, नक्साल, काठमाण्डौ ।

समय : दिनको १०.०० बजे ।

छलफलका विषयहरू :


(क) सामान्य प्रस्तावहरू:

- १) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन पारित गर्ने ।
- २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७४/०७५ को वासलात, नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।
- ३) यस बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि. र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व.२०७४/०७५ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
- ४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- ५) संचालक समितिले रिक्त संचालक पदमा बाँकी अवधिका लागि गरेको संचालक नियुक्ति अनुमोदन गर्ने र स्वतन्त्र संचालकको नियुक्तिको जानकारी गराउने सम्बन्धमा ।

(ख) विशेष प्रस्तावहरू:

- १) बैंकको अधिकृत पूँजी रु १० अर्बलाई वृद्धि गरी रु १६ अर्ब कायम गर्ने सम्बन्धमा ।
- २) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७४/०७५ को मुनाफा समेतबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर स्वीकृत गर्ने र सोही हद सम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने ।
- ३) बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल र एफ्टि बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।
- ४) ग्लोबल आइएमई बैंक लिमिटेड र अन्य कुनै बैंक वा वित्तीय संस्था गाभन/गाभिन वा प्राप्त गर्न आवश्यक भएको अवस्थामा गाभने/गाभिने वा प्राप्त गर्ने (Merger and Acquisition) सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्न स्वीकृत गर्ने ।

(ग) विविध ।



संचालक समितिको आज्ञाले
कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारी:

1. वार्षिक साधारण सभा, तथा बोनस शेयर प्रयोजनका लागि मिति २०७५/०९/१३ गते देखि २०७५/०९/२७ सम्म बैंकको शेयर दाखिल खारेज बन्द रहने छ। नेपाल स्टक एक्सचेंज लिमिटेडमा २०७५/०९/१२ गते सम्म कारोवार भई २०७५/०९/२२ गते भित्र यस बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाण्डौमा प्राप्त शेयर नाउँसारीको लिखतको आधारमा शेयरधनी कित्तावमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन तथा मतदान गर्न र आ.व.२०७४/०७५ को लाभांश (बोनस शेयर) लिन योग्य हुनेछन्।
2. सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ। हाजिरी पुस्तिका विहान ८:३० बजे देखि खुल्ला रहनेछ।
3. कम्पनी ऐन, २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन शेयरधनीहरूले निरीक्षण वा प्राप्त गर्न चाहनु भएमा कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी काठमाण्डौबाट उपलब्ध गराउन सकिने व्यहोरा जानकारी गराइन्छ। उल्लिखित विवरण बैंकको वेबसाइट ठेगाना www.globalimebank.com मार्फत हेर्न सक्नुहुने छ। सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले सूचना साथ संलग्न प्रवेश पत्रको साथै **शेयर प्रमाणपत्र/निक्षेप सदस्यको वि.ओ.आई.डि. नम्बर**, आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र) सभा हुने दिन अनिवार्य रूपमा साथमा लिई आउनु हुन अनुरोध छ।
4. सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले सो सम्बन्धि निवेदन सभा हुनु भन्दा ४८ घण्टा अगावै अर्थात मिति २०७५ साल पौष २५ गते दिनको १०:०० बजे भित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाण्डौमा दर्ता गराई सक्नु पर्नेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत कम्पनीको शेयरधनी हुनु आवश्यक छ।
5. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सक्नु भएका शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी कित्तावमा दस्तखत गर्नु भएमा अघि दिइएको प्रोक्सी स्वतः वदर हुनेछ।
6. एकै शेयरधनीले एक भन्दा बढि प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा जुन मुकररित प्रोक्सी बैंकको रजिष्टर्ड कार्यालयमा पहिला प्राप्त भई दर्ता हुन्छ सो एक मात्र मान्य हुनेछ र सो बाहेकको प्रोक्सी मान्य हुने छैन।
7. प्रतिनिधि मुकरर गर्दा आफ्नो सम्पूर्ण शेयरको प्रतिनिधि एकै व्यक्तिलाई गर्नु पर्दछ।
8. नावालक वा विक्षिप्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लगत कित्तावमा संरक्षकको रूपमा दर्ता भएको व्यक्तिले भाग लिन वा प्रतिनिधि तोक्न सक्नु हुनेछ।
9. शेयरधनीहरूले व्यक्त गरेको मन्तव्य वा प्रश्नहरूको सम्बन्धमा संचालक समितिको तर्फबाट सामूहिक रूपले वा समितिबाट अख्तियारी पाएका व्यक्तिले जवाफ दिन सक्नेछन्।
10. छलफलको विषय अन्तर्गत विविध शिर्षक सम्बन्धमा शेयरवाला महानुभावहरूले कुनै विषय उपर छलफल गर्न चाहनुभएमा सो विषय वारेमा साधारण सभा हुनु भन्दा कम्तिमा ७ (सात) दिन अघि कम्पनीको रजिष्टर्ड कार्यालय मार्फत कम्पनीको अध्यक्षलाई लिखित रूपमा जानकारी दिनु पर्नेछ। जसबाट त्यस्तो विषयमा आवश्यक पूर्व तयारी गर्न सजिलो हुने छ।
11. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरूले यथाशक्य भोला प्याकेट आदि नलिई आउनु हुन अनुरोध छ। आवश्यक देखिएमा सुरक्षाकर्मीले सभाकक्षमा प्रवेश गर्नेको सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध छ।
12. अन्य जानकारीका लागि बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाण्डौमा सम्पर्क गर्नु हुन अनुरोध छ।

प्रोक्सी फारम (प्रतिनिधि पत्र)

श्री संचालक समिति
ग्लोबल आइएमई बैंक लिमिटेड
कमलादी, काठमाण्डौ ।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.वि.स. वडा नं. बस्ने म/हामी
..... त्यस कम्पनीको शेयरधनीको हैसियतले संबत् साल महिना गतेका दिन हुने १२ औं
वार्षिक साधारण सभामा म/हामी स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा
मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि जिल्ला न.पा./गा.वि.स.
वडा नं. बस्ने श्री लाई मेरो/ हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको
छु/पठाएको छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको,
हस्ताक्षरको नमुना:
शेयरधनी प्रमाणपत्र नम्बर / बी. ओ. आइडी नम्बर:
मिति:

निवेदक

दस्तखत :
नाम :
ठेगाना :
शेयरधनी प्रमाणपत्र नम्बर / बी. ओ. आइडी नम्बर:
शेयर संख्या:
मिति :


द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा ४८ घण्टा अगावै बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाण्डौमा पेश गरिसक्नु पर्नेछ । बैंकको शेयरधनी बाहेक अन्यलाई प्रोक्सी दिन पाइने छैन ।

ग्लोबल आइएमई बैंक लिमिटेड कमलादी, काठमाण्डौ ।

प्रवेश पत्र

- १ शेयरधनीको नाम :
- २ ठेगाना :
- ३ शेयरधनी प्रमाणपत्र नम्बर / बी. ओ. आइडी नम्बर :
- ४ लिएको शेयर संख्या :
- ५ शेयरधनीको दस्तखत :

श्री ग्लोबल आइएमई बैंक लिमिटेडको मिति २०७५।०९।२७ मा हुने १२ औं साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश पत्र ।



विष्णु प्रसाद बाँस्कोटा
कम्पनी सचिव

द्रष्टव्य: सभाकक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रूपमा लिई आउनु हुन अनुरोध छ ।
अन्यथा सभाकक्षमा प्रवेश गर्न पाइने छैन ।


वित्तीय भलकहरू

(रु. दश लाखमा)


कर पछिको मुनाफा




कर अघिको मुनाफा




खुद ब्याज आम्दानी




कुल शेरधनीको जेथा




कुल कर्जा तथा सापट




कुल निक्षेप परिचालन




कुल निष्कृत्य कर्जा




कर्जा / श्रोत परिचालन अनुपात




शेयरधनीको जेथामा कुल प्रतिफल




कुल सम्पत्तिमा कुल प्रतिफल




बोनस तथा नगद लाभांश




शाखा सञ्जाल तथा ए.टी.एम.



निक्षेप मिश्रण



कर्जा मिश्रण



विषयसूची

संचालक समितिको वार्षिक प्रतिवेदन	१
अनुसूची 'क'	९
लेखापरिक्षकको प्रतिवेदन	१५
एकिकृत वित्तीय अवस्थाको विवरण (वासलात)	१८
एकिकृत नाफा नोक्सान विवरण	१९
एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	२०
एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण	२१
एकिकृत नगद प्रवाह विवरण	२३
लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू	२४
पूँजीकोष संरचना तथा न्यूनतम पूँजीकोष सम्बन्धी प्रकटीकरण	१२४
नेपाल राष्ट्र बैंकको निर्देशन	१२९
विशेष प्रस्तावको तिनमहले विवरण	१३०
टिपोट	१३२

ग्लोबल आइएमई बैंक लिमिटेड सञ्चालक समितिको प्रतिवेदन आर्थिक वर्ष २०७४/७५

आदरणीय शेयरधनी महानुभावहरू,

ग्लोबल आइएमई बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट तथा मेरो आफ्नै तर्फबाट समेत यस वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। बैंकले सेवा सञ्चालन गरेको बाह्रौं वर्ष पूरा गरी सकेको छ। विगत वर्षमा भैं बैंकले सम्पूर्ण शेयरधनी, ग्राहकहरू तथा नियमनकारी निकायहरूसँग प्राप्त गरेको सहयोग, सद्भाव तथा बैंकप्रति देखाइएको सौहार्दताले गर्दा नै बैंकले आफ्नो लक्ष्य पूरा गर्दै समय सापेक्ष अगाडि बढ्न सफल रहेको व्यहोरा शेयरधनी महानुभावहरूलाई सहर्ष जानकारी गराउदछौं।

सञ्चालक समितिको तर्फबाट यहाँहरू समक्ष सञ्चालक समितिको वार्षिक प्रतिवेदनको साथै २०७५ आषाढ मसान्तको बैंकको वित्तीय अवस्थाको विवरण (वासलात), आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा बैंकको विभिन्न क्रियाकलापहरू सहितको यो प्रतिवेदन अनुमोदनको लागि यस साधारण सभामा प्रस्तुत गर्दछु।

यो वार्षिक प्रतिवेदन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप तयार गरी प्रस्तुत गरिएको छ।

१. देशको आर्थिक अवस्था/ गतिविधि

आर्थिक वर्ष २०७४/७५ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (उत्पादकको मूल्यमा) अघिल्लो वर्षको ७.९ प्रतिशतको तुलनामा ६.३ प्रतिशत रहेको छ। (अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यस वर्ष उत्साहप्रद हुने अनुमानसँगै कृषि क्षेत्रको वृद्धि उच्च रहने देखिएकाले अघिल्ला वर्षहरूको उत्साहजनक आर्थिक वृद्धिले आर्थिक वर्ष २०७५/७६ मा पनि निरन्तरता पाउने देखिन्छ।)

आर्थिक वर्ष २०७४/७५ मा ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतको तुलनामा केही न्यून रहेतापनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७५/७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेको छ। वार्षिक विन्दुगत आधारमा २०७५ असोजमा उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ। २०७४ असोजमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो। यद्यपि, अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य वृद्धिको तथा नेपाली रुपैयाँको अवमूल्यनका कारण आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्नसक्ने जोखिम भने कायमै छ।

आर्थिक वर्ष २०७४/७५ मा निर्यात-आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको अवधिमा ७.४ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.७५५ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो। २०७५ असोजमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १९.२० प्रतिशतले वृद्धि भएको छ भने अघिल्लो वर्ष निक्षेप परिचालन १४ प्रतिशतले बढेको थियो। त्यस्तै, सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा तथा लगानी २२.५ प्रतिशतले वृद्धि भएको छ साथै अघिल्लो वर्ष यस्तो कर्जा तथा लगानी १८.२० प्रतिशतले बढेको थियो। मौद्रिक नीतिले

वित्तीय क्षेत्र विकास रणनीतिमा उल्लिखित व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकहरूले २०७६ असार मसान्तसम्ममा कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

२. आ.व. २०७४/७५ मा बैंकको कारोबार समीक्षा :

रकम रु. लाखमा

विवरण	आषाढ मसान्त		वृद्धि	
	२०७५	२०७४	रकम	प्रतिशत
कुल निक्षेप	१,०६,५१,०४.३७	१,०१,९१,०४.८५	४,५९,९९.५२	४.५१%
कुल कर्जा	९३,३७,३४.१८	८०,८१,९८.३९	१२,५५,३५.७९	१५.५३%
लगानी	२०,८०,२६.५४	१६,२३,४६.०३	४,५६,८०.५२	२८.१४%
जगेडा तथा कोषहरु	४,६९,०३.०२	४,२९,६०.९२	३९,४२.११	९.१८%
ऋणपत्र तथा बन्ड	४०,००.००	४०,००.००	०.००	०.००%

उपरोक्त तालिका अनुसार २०७४ आषाढ मसान्तको तुलनामा २०७५ आषाढ मसान्तमा बैंकको निक्षेप, कर्जा तथा लगानीमा सन्तोषजनक वृद्धि भएको छ ।

(ख) सञ्चालन नतिजा :

आ.व. २०७४/७५ मा बैंकले सञ्चालन मुनाफा रु. ३ अर्ब ६ करोड १० लाख र कर पछिको मुनाफा रु. २ अर्ब १० करोड हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०७४/७५ को बैंकको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

रु. लाखमा

विवरण	आषाढ मसान्त		वृद्धि	
	२०७५	२०७४	रकम	प्रतिशत
ब्याज आमदानी	११,४८,१७	७,४६,३६	४,०१,८१	५३.८४%
ब्याज खर्च	७,६०,४८	३,७९,९३	३,८०,५६	१००.१७%
खुद ब्याज आमदानी	३,८७,६९	३,६६,४४	२१,२५	५.८०%
फि शुल्क तथा आमदानी	९३,३५	८६,६५	६,६९	७.७३%
कर्मचारी तथा सञ्चालन खर्च	२,३२,४५	१,८१,५५	५०,९०	२८.०४%
सम्भावित नोक्सानी व्यवस्थामा हेरफेर	(२८,९८)	(१,८५)	२७,१३	१४६६.५२%
सम्पूर्ण कारोबार समावेश पछिको मुनाफा	२,९१,२०	२,९६,८७	(५,६८)	-१.९१%
आयकर व्यवस्था	८१,०६	९०,७५	(९,६९)	-१०.६७%
खुद मुनाफा	२,१०,१४	२,०६,१२	४,०१	१.९५%

आ.व. २०७४/७५ मा बैंकको ब्याज आमदानी तर्फ गत वर्ष भन्दा रु.४ अर्ब १ करोड बढीले वृद्धि भएको छ । बैंकको निक्षेपमा निरन्तर वृद्धि तथा तरल सम्पत्ति लगानीमा न्यून प्रतिफल रहेतापनी खुद ब्याज आमदानीमा सकारात्मक वृद्धि देखिएको छ । समीक्षा वर्षमा बैंकको Investment / Placement तर्फको ब्याज आमदानीमा ७५.३३ प्रतिशत वृद्धि भएको छ । बैंकको व्यवसाय वृद्धिको साँगसाँगे फि शुल्क तर्फ पनि बैंकको आमदानीको वृद्धि सन्तोषजनक नै देखिएको छ । खर्च तर्फ शाखा कार्यालयहरुको

संख्या लगायत कर्मचारी संख्यामा भएको वृद्धिको कारण वढोत्तरी भएको छ । बैंकको खुद मुनाफामा १.९५ प्रतिशतले वृद्धि भै रु.२ अर्ब १० करोड कायम भएको छ । समीक्षा वर्ष बैकिङ्ग क्षेत्रमा व्याप्त निक्षेपको व्याजदरको चरम प्रतिस्पर्धा तथा आर्थिक गतिविधिमा मन्दी रहेको भएतापनि बैंकले आफ्नो कारोबारमा सन्तोषजनक सफलता हासिल गर्न सकेको छ । आगामी वर्षहरूमा पनि यो सफलतालाई निरन्तरता दिदै जाने प्रयास हुने तर्फ विश्वास दिलाउन चाहन्छौं ।

(ग) चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति

बैंकले चालु आ.व.को प्रथम पाँच महिनामा हासिल गरेको प्रगति निम्नानुसार रहेको छ, जसअनुसार यस अवधिमा बैंकको निक्षेपमा रु.७ अर्ब ७० करोडले वृद्धि भै रु.१ खर्ब १४ अर्ब पुगेको छ । सोहि अनुरूप बैंकको कर्जा पनि रु.९ अर्ब ३० करोडले वृद्धि भै रु.१ खर्ब २ अर्ब पुगेको छ ।

रकम रु. लाखमा

विवरण	मंसिर मसान्त २०७५	आषाढ मसान्त २०७५	वृद्धि	प्रतिशत
कुल निक्षेप	१,१४,२१,६८	१,०६,५१,०४	७,७०,६४	७.२४%
कुल कर्जा	१,०२,६७,५३	९३,३७,३४	९,३०,१९	९.९६%

४. भावी कार्यक्रम

बैंकले आफ्नो रणनीतिक योजना अनुरूप नै निक्षेप संकलनका साथै कर्जा लगानीका सबै क्षेत्रमा सन्तुलित वृद्धि गर्दै लैजाने छ । यसले बैंकको दिगो व्यापारिक वृद्धिलाई टेवा पुग्नुका साथै शेयरधनी महानुभावहरूको शेयर लगानीमा उच्च प्रतिफलको अपेक्षा लिएका छौं । यो कमलाई निरन्तरता दिन बैंक व्यवस्थापन सक्रिय रही रहने नै छ, भने बैंकले हासिल गरेका विभिन्न सवल पक्षहरूलाई थप सुदृढीकरण गर्दै लैजाने कुरामा शेयरधनी महानुभावहरूलाई विश्वास दिलाउन चाहन्छौं ।

बैंकले विगत समय देखि आफ्नो व्यवसायलाई सफलतापूर्वक जनसाधारणको सक्रिय सहभागिता सहित अगाडी वढाउने प्रयास गरी आएको छ । जस अनुसार आज हाम्रो ग्राहक संख्या ९ लाख भन्दा बढी पुगेको छ । बैंकको व्यापक शाखा संजाल एवं जनसाधारण माझ लोकप्रिय विविध सेवा सुविधाहरूको कारण यो सम्भव भएको छ । बैंकले “सबैका लागि बैंक” भन्ने आफ्नो नारा अनुरूप सबैलाई वित्तीय क्षेत्रमा पहुँच दिई अगाडि वढ्ने लक्ष्यलाई अंगिकार गरेको छ ।

बैंकले आगामी दिनमा निम्नानुसारको रणनीति/कार्ययोजनाहरू अवलम्बन गर्ने छ ।

- बैंकले जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै छुट्टै समग्र जोखिम व्यवस्थापन इकाई स्थापना गरेको छ, जस अन्तर्गत कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम इकाई रहेको छ, र उक्त जोखिम व्यवस्थापन कार्यलाई थप प्रभावकारी पार्दै लग्नेछ ।
- बैंकले “सबैका लागि बैंक” भन्ने नारालाई अवलम्बन गर्दै प्रादेशिक कार्यालय स्थापना गरेको साथै नेपाल राष्ट्र बैंकबाट निर्देशित प्रदेश अन्तर्गतका शाखाहरू सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइ लगायतका कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लग्नेछ ।
- बैंकले ग्राहक सेवालालाई थप विस्तार गर्ने हेतु हाल ५२ जिल्लामा १३३ शाखाहरू विस्तार गरी ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने तर्फ सम्भाव्यता अध्ययन गर्ने र शाखा स्थापनाको कार्य अगाडि बढाउने लक्ष्य लिएको छ ।
- बैंकको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने साथै समग्र नेपाली अर्थतन्त्रमा रेमिटान्स तथा व्यापार प्रवर्धनका कार्यहरू अन्तर्राष्ट्रिय बजारमा समेत टेवा पुऱ्याउने हेतु हाल अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्य (UK) समेतमा प्रतिनिधि कार्यालय सञ्चालनमा रहिआएकोमा आगामी दिनमा उक्त प्रतिनिधि कार्यालयहरूको सेवा विस्तार गरी बैकिङ्ग कार्य गर्ने गरि प्रकृया अगाडि बढाउने लक्ष्य लिएका छौं ।

- बैंकले व्यवसाय वृद्धिको लागि रु. १ अर्ब ५० करोडको ५ वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “ग्लोबल आइएमई बैंक लि. डिबेन्चर २०८०/८१” निष्काशन गर्ने प्रकृत्यामा रहेको छ ।
- बैंकले अनुपालन कार्यलाई थप मजबुत बनाउने लक्ष्यका साथ छुट्टै अनुपालन इकाई गठन गरी समग्र अनुपालन कार्यहरूलाई महत्वका साथ अवलम्बन गर्दै आएको छ ।
- बैंकले सूचना प्रविधिको प्रयोगबाट ग्राहक वर्गमा छिटो छरितो सेवा तथा बैंकको सञ्चालन खर्चलाई घटाउने उद्देश्यका साथ “डिजिटल बैंकिङ्ग” इकाई गठन गरी समग्र बैंकिङ्ग कार्यहरूको सूचना प्रविधि प्रयोगबाट हुने लाभहरू समेतको सम्भाव्यता अध्ययन गरि डिजिटल बैंकिङ्ग कारोबारलाई अधि बढाउने लक्ष्य लिएका छौं ।
- बैंकले स्थापनाकाल देखिनै कर्जा विस्तार तर्फ खुद्रा तथा मझौला कर्जा क्षेत्रमा प्राथमिकता दिएकोमा यसलाई अझ धेरै ग्राहक माझ आफ्नो सेवा विस्तार गर्दै जाने छ र नेपाल राष्ट्र बैंकबाट निर्देशित विपन्न वर्ग कर्जाका साथै तोकिएका उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै अधि बढ्ने छ ।
- ग्लोबल आइएमई बैंक लि.ले नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर/प्राप्ति नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थाहरूलाई सफलता पूर्वक मर्जर/प्राप्ति गर्ने एक अग्रणी स्थानको वाणिज्य बैंक रहेको तथ्य निवेदन गर्न चाहन्छु । जसको फलस्वरूप आज बैंक १० वटा बैंक तथा वित्तीय संस्थाहरूको गणितिय समायोजन मात्र नभई कर्मचारीहरूको सफल समायोजन, विस्तारित बैंक शाख सञ्जाल मार्फत ग्राहक वर्गमा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गरेकै कारण आज हामी एक मजबुत तथा “सबैका लागि बैंक” भन्ने हाम्रो नारालाई सदैव सफल पार्न हरदम कटिबद्ध रहने छौं ।
- ग्लोबल आइएमई बैंक लिमिटेडको रेमिट्यान्स सेवा मजबूत हुँदै गैरहेको तथा यो व्यवसायलाई अझ फराकिलो पाउँ जाने क्रममा बैंक क्रियाशिल रहेको छ । भारत तथा कोरियामा रोजगारी गरी कमाएको रकमलाई बैंकिङ्ग प्रणालीबाट भित्राउन सहयोग पुऱ्याउने उद्देश्य लिई बैंकले उक्त मुलुकहरूबाट उल्लेख्य रूपमा रेमिट्यान्स भित्रयाउँदै आएको छ । यसको अतिरिक्त ग्लोबल आइएमई बैंकको रेमिट्यान्स सेवालाई अन्यत्र पनि विस्तार गर्ने गरी व्यावसायिक सम्पर्क राख्ने कार्यमा विस्तार भइरहेको छ । यसमा खाडी मुलुकहरूमा थप एक्सचेन्ज हाउसहरूसँग सम्बन्ध विस्तार गर्ने र अन्य नेपालीहरूको उपस्थिती भएको देशका एक्सचेन्ज हाउस तथा बैंकहरू सँग सहकार्य गर्ने लक्ष्य लिएका छौं ।
- सूचना प्रविधिको उचित प्रयोगबाट ग्राहक वर्गमा सुलभ र सहज सेवा प्रदान गर्ने लक्ष्यका साथ हामी आगामी दिनहरूमा यसको थप अध्ययन र कार्यान्वयनलाई जोड दिने छौं ।
- बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तर्फ शिक्षा, स्वास्थ्य साथै विपन्न वर्गका जनसमुदायको जिवनस्तर सहज हुनेगरी कार्य गर्दै अधि बढ्नेछ ।
- बैंकको उद्देश्य सदैव ग्राहक वर्गलाई उच्चतम सेवा, सुविधा प्रदान गर्ने भएको र सोही कार्यलाई थप प्रभावकारी बनाउन छुट्टै “ग्राहक सेवा इकाई” गठन गरी ग्राहकका समस्या समाधान गर्ने उद्देश्यले शाखाहरूमा उक्त इकाईले प्रभावकारी काम गर्दै आएको छ ।
- सरकारी कारोबार गर्ने बैंकहरू मध्ये एक बैंकको रूपमा काम गर्दै आइरहेको, सरकारी कारोबारमा आफ्नो सेवालाई भरपर्दो एवं मजबुत बनाउँदै लाने लक्ष्यका साथ नेपाल सरकारको अध्यागमन विभाग, राहदानी विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग विभाग तथा त्रि.वि.परिक्षा नियन्त्रण कार्यालय, कोरियामा बैदेशिक रोजगारमा जाने व्यक्तिहरूको राजश्व संकलन (EPS Counter) तथा सि.डि.एस.एण्ड क्लियरिङ लिमिटेड समेतमा एक्सटेन्सन काउण्टर स्थापना गरी राजश्व संकलन गरी सेवा प्रदान गरेका छौं ।
- बैंकका कर्मचारीहरूको ज्ञान तथा दक्षता वृद्धिमा बैंक सदैव कटिबद्ध छ । उक्त कार्यलाई थप प्रभावकारी बनाउन बैंकले मानव संसाधन विभाग अन्तरगत छुट्टै “कर्मचारी तालिम” इकाई गठन गरी तालिमको वार्षिक तालिका तयार गरी विभिन्न

कार्यक्रम संचालन गर्दै आएको छ र यस कार्यलाई थप मजबुद बनाउँदै अघि बढ्ने छ ।

माथि उल्लिखित भावि कार्यक्रमहरूबाट आगामी वर्षहरूमा व्यवसाय तथा आमदानीमा उचित प्रतिफल प्राप्त गर्ने बैंकको लक्ष्य रहेको छ ।

५. ग्राहक सम्बन्ध

बैंकको ग्राहक संख्यामा निरन्तर अभिवृद्धि भइरहेको छ । २०७४ आषाढ मसान्तमा हाम्रो ग्राहक संख्या ७ लाखबाट वृद्धि भई २०७५ आषाढ मसान्तमा बैंकको ग्राहक संख्या ९ लाख भन्दा बढी पुगेको सहर्ष जानकारी गराउन चाहन्छौं । बैंकको ग्राहक संख्यामा निरन्तर वृद्धि भइरहेको अवस्थालाई कायम राख्दै ग्राहकको सम्पूर्ण सन्तुष्टीलाई प्राथमिकतामा राखि अभूँ प्रभावकारी सेवाका माध्यमबाट बैंकको ग्राहक संख्यालाई निरन्तर वृद्धि गर्दै लैजाने छौं ।

हामी ग्राहकहरूसँग सहकार्यगरी ग्राहकको घरदैलोमा पुग्ने ग्राहक केन्द्रित योजना तर्जुमा तथा कार्यान्वयनमा प्रयासरत छौं । त्यस्तै “ग्राहकलाई चिनाँ” (Know Your Customer -KYC) र मुद्रा निर्मलीकरण (Anti -Money Laundering - AML) को मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेकाछौं । AML / CFT को प्रभावकारी कार्यान्वयन गर्ने हेतु बैंकले Automated Swift Sanction Screening Service तथा Acuity Service लिएको छ, साथै AML / CFT Committee खडा गरी नियमित अनुगमन / विश्लेषण गर्दै आएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट निर्देश भए बमोजिम GO AML software मार्फत आफ्ना ग्राहक वर्गको कारोबारको विवरणहरू Automated Reporting गर्ने कार्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको अलवा System Supported Suspicious Transactions Tracking कार्यलाई समेत पूर्ण रूपमा लागु गर्ने लक्ष्य लिएको छ ।

६. कार्यालय सञ्जाल

यस बैंकको हाल पूर्वमा ताप्लेजुङ्ग देखि सुदूरपश्चिममा कालिकोट सम्म १४ अञ्चल तथा ७ वटै प्रदेशमा गरि १३३ वटा शाखाहरू सञ्चालित छन् । बैंकले आ.व.०७४/७५ मा ८ वटा शाखा (गोठार काठमाण्डौ, तानसेन पाल्पा, गोरखा बजार गोरखा, विराट चोक मोरङ्ग, निजगढ बारा, मनमयजुँ काठमाण्डौ, हात्तिगौडा काठमाण्डौ, तथा अमर सिंह चोक पोखरा) स्थानान्तरण गर्नुका साथै कुरिन्टार एक्सटेन्सन काउण्टर र फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी शाखा संचालन गरेको तथा १८ नयाँ शाखा र ५४ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हाल ६ वटा एक्सटेन्सन काउण्टर, १ CDS & Clearing काउण्टर, १५ राजश्व कलेक्सन काउण्टर, ११५ शाखारहित बैंकिङ्ग सेवा साथै १४१ वटा ए.टि.एम. मार्फत आफ्ना सेवाग्राहिहरूलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सातवटै प्रदेशमा बैंकको प्रदेश कार्यालय स्थापना गरी उक्त कार्यालयबाट प्रदेश स्थित शाखाहरूको समन्वय, निरीक्षण तथा शाखाहरूलाई सहजिकरण गर्ने समेत कार्य हुँदै आएको छ ।

बैंकको व्यापार तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने उद्देश्यले हाल अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्य (UK) समेतमा प्रतिनिधि कार्यालय सञ्चालनमा रहिआएकोमा आगामी दिनमा उक्त प्रतिनिधि कार्यालयहरूको सेवा विस्तार गर्ने लक्ष्य लिई शाखा सञ्चालनमा समेत बैंकले कार्य अगाडि बढाउने लक्ष्य लिएको छ ।

७. प्रविधि

सूचना प्रविधिको महत्व आजको युगमा बैंकिङ्ग क्षेत्रमा निकै महत्वपूर्ण छ । आधुनिक सूचना प्रविधिको उपयोग गरेर आफ्ना लाखौं ग्राहकवर्गलाई अभू सरल र सुलभ बैंकिङ्ग सेवा दिन सकिन्छ भन्ने कुरामा हामी विश्वास राख्दछौं । बैंकले सबै किसिमको इ-बैंकिङ्ग एवं कार्ड सम्बन्धी व्यावसायिक कारोबार गरी आएको छ । कार्ड व्यवसायमा बैंकले बजारमा अग्रणी स्थान ओगट्न सफल हुँदै आएको छ । यस बैंकका ग्राहकहरूले Mobile Banking, Internet Banking, QR Payment System र काउण्टरबाट Inter Bank Payment System आवद्ध भएका बैंक वित्तीय संस्थाहरूसँग Fund Transfer गर्न सक्ने व्यवस्था

लागू गरी ग्राहक वर्गमा विशेष सुविधा प्रदान गरेको छ। बैंकले आगामी दिनमा डिजिटल पेमेण्ट प्रणालीलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। यसै गरी आफ्ना ग्राहकहरूको सेवा सुविधाको लागि नयाँ प्रविधिलाई संचालनमा ल्याउने लक्ष्य राखिएको छ। आगामी दिनमा बैंकले सूचना प्रविधि युक्त सेवा/सुविधा प्रदान गर्न यसको अध्ययन र उपयोगिताको निरन्तर विश्लेषण गर्दै जाने तथ्यहरू अवगत गराउन चाहन्छु।

८. मानव संशाधन विकास

मानव संशाधनको बैंकको कार्यक्षेत्रको विस्तार साथै बैंकको व्यावसायिक उद्देश्य प्राप्त गर्न महत्वपूर्ण भूमिका रहने तथ्यलाई हृदयगम गर्दै ग्राहक सेवालाई उच्चतम सन्तुष्टिमा पुऱ्याउन उपयुक्त मानव संशाधन व्यवस्थापन हुनुपर्ने तथ्यप्रति बैंक विश्वास राख्छ। कर्मचारीहरूको क्षमता विकासको लागि उपयुक्त वातावरण सृजना गरी उनीहरूको इमान्दारी, व्यावसायिक दक्षता, आपसी सद्भाव, सिर्जनशीलता, मिलेर काम गर्ने जस्ता विषयहरूलाई प्रवर्द्धन तथा कार्यान्वयन गर्ने तर्फ बैंक प्रयत्नशील रही आएको छ। हाल बैंकमा १७०० जना कर्मचारीहरू ग्राहकको सेवामा कार्यरत छन्।

यसै अनुरूप कर्मचारीको कार्य कुशलता तथा व्यवस्थापन, सिपको अभिवृद्धि गर्न आन्तरिक तथा बाह्य प्रशिक्षणहरूमा कर्मचारीहरूलाई सहभागी गराउँदै आएका छौं।

बैंकले आ.व. २०७४/७५ मा अधिकांस कर्मचारीलाई तालिममा सहभागी गराएको छ। जसमा ७५ वटा आन्तरिक तालिम, १७० वटा बाह्य तथा ३७ वटा अन्तर्राष्ट्रिय तालिम रहेको छ। बैंकले अगामि दिनमा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम तालिका तयार पारिसकेको र सोहि अनुरूप अधि बढ्ने लक्ष्य लिएको छ।

९. राष्ट्रिय अर्थतन्त्रमा योगदान

आ.व. २०७४/७५ मा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरि करीव रु. १ अर्ब ७० करोडको योगदान गरेको छ। साथै देशको विभिन्न स्थानमा कार्यालय संञ्जाल विस्तार गरी छरिएर रहेको पूँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुऱ्याएको छ। यसको अतिरिक्त राष्ट्रिय रोजगारीमा पनि उल्लेखनीय रूपमा सहयोग पुऱ्याउँदै आएका छौं।

१०. सामाजिक उत्तरदायित्व

मुलुकको वित्तीय तथा आर्थिक क्षेत्रमा सघन रूपमा संलग्न रहनुको अतिरिक्त हाम्रो बैंक संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility (CSR)) पूरा गर्न सकृय रही आएको छ। सामाजिक उत्तरदायित्व तर्फ बैंकले विभिन्न शिर्षकहरूमा जस्तै शिक्षा, स्वास्थ्य, बैकिङ्ग जनचेतना, दैविक प्रकोप, वातावरण संरक्षण आदिमा गरि आ. व. २०७४/७५ मा कुल रु. १ करोड ५२ लाखको योगदान गरेको छ।

यसैगरी बैंकले उपलब्ध गराउँदै आएको साना व्यवसायी कर्जा, साना किसान कर्जा, विपन्न वर्ग कर्जा देशभरका साना तथा विपन्न वर्गलाई आर्थिक गतिविधीमा संलग्न गराई सामाजिक उत्थान गर्ने तर्फ उन्मुख रहेको छ। यसैगरी बैकिङ्ग पहुँच नभएका स्थानहरू पहिचान गरी हाल सम्म दुर्गम क्षेत्रमा सहित शाखारहित बैकिङ्ग सेवामार्फत बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेका छौं भने नेपाल सरकारको यातायात कार्यालय, अध्यागमन विभाग, उद्योग विभाग, राहदानी विभाग, वैदेशिक रोजगार, ट्राफिक प्रहरी कार्यालय समेतबाट सर्वसुलभ ढङ्गले दस्तुर कर संकलन गरी सरकारी राजश्व संकलनमा समेत निःशुल्क सघाउ पुऱ्याउँदै आएका छौं।

११. संस्थागत सुशासन

बैंकमा संस्थागत सुशासन कायम राख्ने विषयमा संचालक समिति तथा व्यवस्थापन सदैव प्रतिबद्ध रही आएको छ। बैंकको विस्तारित कारोबार तथा शाखा संजाललाई दृष्टिगत गरी संस्थागत संरचनामा समय सापेक्ष परिवर्तन लगायत सुशासनमा पनि बढी ध्यान केन्द्रीत गरी आएका छौं। बैंकले असल संस्थागत सुशासन सम्बन्धी मार्गदर्शनहरूको पूर्ण परिपालन गरिआएको

छ। यसको साथै, सञ्चालक समितिका सबै सदस्यहरू एवं कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्ण परिपालन गरेका छन्। बैंकको विस्तारित व्यवसाय तथा अन्य संचालन गतिविधीहरूको आधारमा आन्तरिक नियन्त्रण लगायत अन्य पक्षहरूको कार्यान्वयनलाई समय साक्षेप हुने गरी थप मजबुत बनाउन साथै कर्मचारीको कार्यक्षमतामा अझ विस्तार गर्नका लागि बैंकको संगठन तालिका लगायत पदाधिकारीहरूको जिम्मेवारीमा आवश्यकता अनुसार हेरफेर हुँदै आएको छ। बैंकको लेखापरीक्षण समितिले सम्पूर्ण काम कारवाही अनुगमन गर्ने गर्दछ र नेपाल राष्ट्र बैंकको नीति निर्देशनको परिपालन एवं बैंकको कार्यप्रणाली तथा प्रक्रियाहरू पर्याप्त भए नभएको कुरालाई सुनिश्चित गर्ने गर्दछ। बैंकको सम्पूर्ण काम कारवाहीहरूलाई पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सशासनको विकास गर्न बैंक सदा क्रियाशील रहँदै आएको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट निर्देश भएवमोजिम छुट्टै सुशासन इकाइ गठन गरी सुशासनको स्थिति अनुगमन गर्दै आएको छ।

१२. लाभांश बाँडफाँड गर्न सिफारिश गरिएको रकम

बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा र अघिल्ला वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई रु.१,४२,२१,४०,१३२।३२ बराबरको बोनस शेयर (१६ प्रतिशत) स्वीकृतिको लागि प्रस्ताव गरेका छौं। यो बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी रु.१० अर्ब ३१ करोड पुग्ने छ। यसबाट बैंकको पूँजीगत संरचना अझ सुदृढ भै सम्बन्धीत सबै पक्षको विश्वास बढ्ने तथा थप व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौं।

उक्त बोनस शेयर वितरण गर्दा खण्डकृत (Fraction) हुने शेयरलाई विगत वर्ष भन्ने यस वर्ष पनि खण्डकृत शेयर पूर्णकृत नभए सम्म सम्बन्धित शेयरधनीकै नाउँमा यथावत राख्ने व्यवस्था मिलाएका छौं।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ वमोजिम मर्जर/प्राप्तिभएको दुई वर्ष सम्म लाभांश वितरण गर्दा लाग्ने करमा छुट हुने भएता पनि आयकर ऐन, २०५८ अनुसार यस्तो छुट मर्जर/प्राप्ति हुँदाको अवस्थामा कायम रहेका शेयरधनीले मात्र प्राप्त गर्ने भएकाले रिलायबल डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्तिगरी एकीकृत कारोबार गरेको मिति २०७४/०३/२५ गते पश्चात् कायम हुन आएका शेयरधनीहरूलाई बोनस शेयर वितरण गर्दा लाग्ने कर सम्बन्धित शेयरधनीहरूबाट लिई बोनस शेयर वितरण गर्न प्रस्ताव गरेका छौं।

सञ्चालक समितिबाट प्रस्तावित बोनस शेयर वितरणको प्रस्ताव यस सभाबाट स्वीकृत गरिदिनु हुन अनुरोध गर्दछौं।

१३. वित्तीय विवरण तथा लेखापरीक्षण

२०७५ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात), २०७४/७५ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनको अङ्गको रूपमा राखिएका छन्। कम्पनी ऐन, २०७३ अनुरूप अन्य विवरणहरू “अनुसूची क” मा प्रस्तुत गरिएको छ।

बैंकको लेखा विवरणहरू यस सभाबाट स्वीकृत गरिदिनु हुन अनुरोध गर्दछौं।

१४. सञ्चालक समिति तथा व्यवस्थापनमा हेरफेर

बैंकको सञ्चालक समितिमा अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल, संस्थापक समूह, श्री पवन कुमार भिमसरिया, संस्थापक समूह, सर्वसाधारण समूह श्री सुदर्शन कृष्ण श्रेष्ठ, श्री सुमन पोखरेल, श्री कृष्ण प्रसाद शर्मा र स्वतन्त्र संचालक श्री नुमनाथ पौडेल रहनु भएको छ। सर्वसाधारण शेयरधनी समूहबाट निर्वाचित शेयरधनी श्री सुरज कुमार श्रेष्ठले व्यवसायिक कार्यव्यस्तताको कारण जनाई संचालक पदबाट दिनु भएको राजिनामा संचालक समितिले मिति २०७५/०२/०८ मा स्वीकृत गरी रिक्त संचालक पदमा सर्वसाधारण शेयरधनी श्री कृष्ण प्रसाद शर्मा (राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत)लाई बाँकी अवधिका लागि संचालक समितिले मिति २०७५/०४/२७ मा नियुक्ति गरेको छ। उक्त खालि संचालक पदमा बाँकी अवधिका लागि संचालक समितिले गरेको नियुक्तिलाई साधारण सभाबाट अनुमोदन गरी दिनु हुन अनुरोध छ। साथै स्वतन्त्र

संचालकमा बैकिङ्ग क्षेत्रमा अनुभव प्राप्त श्री नुमनाथ पौडेल (फस्ट माइक्रो फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट)लाई नियुक्ति गरेको छ ।

१५. धन्यवाद ज्ञापन

अन्त्यमा, यस बैंकको उत्तरोत्तर प्रगति तथा समृद्धिको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अमूल्य सहयोग तथा सुभावा दिनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरू, यस बैंकप्रति निरन्तर सहयोग तथा अनवरत् विश्वास राख्नु हुने समस्त ग्राहक महानुभावहरू, बैंकको हित तथा प्रगतिको लागि मार्ग निर्देशन दिने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड, नेपाल धितोपत्र विनिमय बजार लि. लगायतका अन्य सम्पूर्ण नियमनकारी निकायहरू, बैंकको विकासमा अनवरत परिश्रम गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरू एवम् सञ्चार जगत प्रति हार्दिक आभार प्रकट गर्दै आगामी वर्षमा पनि सम्पूर्ण बैकिङ्ग सेवाहरू अझ गुणस्तरीय रूपमा उपलब्ध गराई आदरणीय शेयरधनीहरूलाई उचित प्रतिफल दिलाउनेतर्फ क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

यहाँहरूको विचार र सुभावाहरूको हामी सदैव स्वागत गर्दछौं ।

धन्यवाद ।

सञ्चालक समितिको तर्फबाट

चन्द्र प्रसाद ढकाल

अध्यक्ष

मिति: २०७५ साल पौष २७

अनुसूचि "क"

कम्पनी ऐन, २०६३ को दफा १०८ अन्तर्गत सञ्चालक समितिको छुट्टै प्रतिवेदनमा उल्लेख हुनु पर्ने विवरणहरूको बाँकी बुँदागत विवरण

- १) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भए पछि सो शेयर विक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण,
आर्थिक वर्ष २०७४/७५ मा कुनै शेयर जफत गरिएको छैन ।
- २) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,
बैंकको तथा बैंकको सहायक कम्पनीको कारोवारको प्रगति सो आर्थिक वर्षको अन्तमा रहेको स्थिति संलग्न एकिकृत वासलात, एकिकृत नाफा नोक्सान विवरण र एकिकृत नगद प्रवाह विवरणले प्रष्ट पार्दछन् । साथै सञ्चालक समितिको आ.व. २०७४/७५ को प्रतिवेदनमा बैंकको कार्य सम्पादन समीक्षा समावेश गरिएको छ ।
- ३) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,
यस आ.व.मा बैंक तथा यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबार र कारोबारमा आएको परिवर्तन संलग्न एकिकृत वासलात, एकिकृत नाफा नोक्सान विवरण, एकिकृत नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी विवरणले प्रष्ट पार्दछन् ।
- ४) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीले कम्पनीलाई उपलब्ध गराएको जानकारी,
यस्तो कुनै कारोवारको जानकारी आएको छैन ।
- ५) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोवारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी,
सञ्चालकहरूले लिएको शेयरको स्वामित्वको विवरण निम्न बमोजिम रहेको र शेयर कारोवारमा सञ्चालकहरू तथा व्यवस्थापनमा रहेका पदाधिकारीहरू संलग्न रहेका छैनन् । कर्मचारीको लागि छुट्टाएको शेयर बाहेक पदाधिकारीहरूले अन्य कुनै शेयर लिएका छैनन् ।

क्र.सं.	सञ्चालकको नाम, ठेगाना	प्रतिनिधित्व	शेयर संख्या
१.	श्री चन्द्र प्रसाद ढकाल का.जि.का.म.पा., वडा नं.४, महाराजगन्ज, काठमाण्डौ ।	श्री आइएमई इन्भेष्टमेन्ट प्रा.लि, संस्थापक	५३,०७,३०६
२.	श्री पवन कुमार भिमसरिया का.जि.का.म.न.पा., वडा नं ३४, बानेश्वर, काठमाण्डौ ।	संस्थापक	१,७६,०२८
३.	श्री सुदर्शन कृष्ण श्रेष्ठ का.जि.का.म.न.पा, वडा नं २७, त्यौडा, काठमाण्डौ ।	सर्वसाधारण	३१६

क्र.सं.	संचालकको नाम, ठेगाना	प्रतिनिधित्व	शेयर संख्या
४.	श्री सुमन पोखरेल ललितपुर जिल्ला , लुभु गा.वि.स., वडा नं ८ ।	सर्वसाधारण	९,१११
५.	श्री कृष्ण प्रसाद शर्मा का.म.न.पा. १०, बानेश्वर, काठमाण्डौ ।	सर्वसाधारण	८३९
६.	श्री नुमानाथ पौडेल का.म.न.पा.३ लाजिम्पाट, काठमाण्डौ ।	स्वतन्त्र संचालक	१,७२४

६) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरुमा कुनै सञ्चालक वा निजको नजिकको नातेदारहरुको व्यक्तिगत स्वार्थको वारेमा उपलब्ध गराइएको जानकारीको ब्यहोरा,

यस्तो कुनै कारोबारको जानकारी गराईएको छैन ।

७) कम्पनीले आफ्नो शेयर आफैले खरीद गरेको भए त्यसरी आफ्नो शेयर खरीद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरीद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम,

यस्तो कुनै कारोबार भएको छैन ।

८) मुनाफा बाँडफाँड,

यस वर्षको खुद मुनाफा र अधिल्ला वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई रु. १,४२,२१,४०,१३२.३२ बराबरको बोनस शेयर (१६ प्रतिशत) वितरण गर्न सिफारिश गरिएका छौं । खुद मुनाफाबाट अन्य जगेडा तथा कोषहरुमा गरिएको रकमान्तर बैंकको वासलातमा जगेडा तथा कोषहरु शिर्षक अन्तर्गत देखाइएको छ ।

९) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,

विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण देहाय बमोजिम रहेको छ ।

कर्मचारी खर्च रु. १,३१,४२,२४,२९९/- *

सञ्चालन खर्च रु. १,१८,५०,०४,९१०/-

जम्मा रु. २,४९,९२,२९,२०९/-

*कर्मचारी खर्चमा बोनस व्यवस्था बापतको रु.२९,११,९७,६४४ समावेस गरिएको छ ।

१०) लेखापरीक्षण समितिका सदस्यहरुको नामावली, निजहरुले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण,

बैंकमा निम्न बमोजिमको लेखापरीक्षण समिति रहेको छ ।

संयोजक - सञ्चालक श्री सुदर्शन कृष्ण श्रेष्ठ ।

सदस्य - सञ्चालक श्री सुमन पोखरेल ।

सदस्य सचिव - श्री सुशिल श्रेष्ठ , प्रमुख- आन्तरिक लेखापरीक्षण विभाग ।

सो समितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई प्रत्येक बैठक भत्ता बापत रु. १०,०००/- बैठक भत्ता प्रदान गर्ने व्यवस्था छ । यस आ.व.मा सो समितिका सञ्चालक सदस्यहरुलाई रु. ३५२,०००/- बैठक भत्ता प्रदान गरिएको छ । यस समितिले समय समयमा आन्तरिक लेखापरीक्षण विभागबाट सम्पन्न भएको आन्तरिक लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्नेछ । समीक्षा अबधिमा

यस समितिको बैठक १९ पटक बसेको र समितिले बैंकको वित्तीय स्थिति, आन्तरिक नियन्त्रण प्रणाली, विभिन्न कानूनी निर्देशिकाहरूको अनुपालन तथा जोखीम न्यूनीकरण सम्बन्धमा व्यवस्थापनलाई निर्देशन र सुझाव दिनुका साथै सञ्चालक समितिलाई जानकारी प्रदान गरेको छ ।

११) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख कम्पनीका आधारभूत शेरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा, छैन ।

१२) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम देहाय बमोजिम रहेको छ ।

१ अध्यक्ष तथा सञ्चालक

सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत रु. ११,०००/- तथा सञ्चालक सदस्यहरूलाई सञ्चालक समितिको बैठक भत्ता बापत रु. १०,०००/- र उप समितिमा सहभागी सञ्चालक समितिका सदस्यहरूलाई रु. १०,०००/- बैठक भत्ता प्रदान गर्ने र सञ्चालकहरूलाई पत्रपत्रिका तथा यातायातसुविधा बापत मासिक रु. १०,००० प्रदान गरिने व्यवस्था छ ।

समीक्षा अवधिमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरूलाई बैठक भत्ता रु. १०,३२,०००/ र सञ्चालक समितिको उप समितिका सदस्यहरूलाई बैठक भत्ता बापत जम्मा रु. ६,२७,०००/- (लेखापरीक्षण समिति सहित) प्रदान गरिएको छ । समिति बैठकको लागि रु. ५,४३,२५८.३७ /- र अध्यक्ष लगायत सञ्चालक समितिका सदस्यहरूले बैंकको तर्फबाट अन्य कार्यक्रममा सहभागी हुनुहुँदाको खर्च रु. १९,७६,०१७.७२ भएको छ । लेखापरीक्षकको पारिश्रमिक बापत रु. २२,६०,०००/- (भ्याट सहित) तथा अन्य लेखापरीक्षण तथा खर्च बापत रु. २,००,०००/- खर्च भएको छ ।

२ कार्यकारी प्रमुख, कम्पनी सचिव र अन्य पदाधिकारीहरू

कार्यकारी प्रमुख, कम्पनी सचिव र अन्य पदाधिकारीहरूलाई प्रदान गरिएको तलब भत्ता तथा सुविधाहरूको विवरण देहाय बमोजिम रहेको छ ।

(क) प्रमुख कार्यकारीलाई देहाय बमोजिम वार्षिक तलब, भत्ता तथा अन्य भुक्तानी प्रदान गरिएको छ।

विवरण	रकम रु.
तलब	८३,४८,४१५.५२
भत्ता	३९,३६,५१७.२५
सञ्चय कोष	१५,०१,७६९.३८
विदा बापतको भुक्तानी	२८,१४,१०९.५९
दशै भत्ता	१०,७५,०००.००
अन्य रकम	२०,१७,४५९.४९
जम्मा	१,९६,९३,२७१.२३

(ख) प्रमुख कार्यकारीलाई यस आ.व. मा प्रदान गरिएको कार्य सम्पादनमा आधारित पारिश्रमिक

क. कर्मचारी बोनस	रु. ४६,०३,६६६.६६
ख. प्रचलित व्यवस्था अनुसारको सुविधा	(नभएको)
ग. अन्य रकम	(नभएको)

(ग) अन्य सुविधाहरु

क. टेलीफोन र मोबाइल खर्च	रु. २४,०८२.५६
ख. सुरक्षा गार्ड	रु. ५,४३,०७८
ग. सवारी साधन मर्मत	रु. २९,७६५.७१
घ. इन्धन	रु. १४३,४३८
ङ. पानी र विजुली	रु. ४९,९८८.८९

- अन्य सहायक प्रबन्धक तह सम्मका पदाधिकारीहरुलाई तलब, भत्ता, सञ्चय कोष समेत रु. १३,४९,९०,५७८.४२/- प्रदान गरिएको तथा बैंक नियम अनुसार इन्धन तथा मोबाइल सुविधा प्रदान गरिएको छ।
- कम्पनी सचिवलाई यस वर्ष पारिश्रमिक बापत रु. १२,९०,०००.००/- र कानूनी सल्लाहकार बापत रु. १२,९०,०००.००/- भुक्तानी भएको छ।
- प्रदान गरिएको तलब भत्ता तथा सुविधाहरुमा प्रचलित कानून अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था छ।
- अन्य भत्ता तथा सुविधाहरु बैंकको कर्मचारी सेवा विनियमावली तथा आर्थिक प्रशासन विनियमावली तथा सञ्चालक समितिले समय समयमा निर्णय गरे बमोजिम प्रदान गरिएको छ।

(घ) यस आ.व. को कुल कर्मचारी खर्च रु. १,३९,४२,२४,२९९/- रहेको छ। (यस रकममा कर्मचारी बोनस व्यवस्था बापतको रु. २९,९९,९७,६४४ समावेस गरिएको छ)

१३) शेयरधनीहरुले बुझि लिन बाँकी रहेको लाभांशको रकम

शेयरधनीले बुझिलिन बाँकी रहेको लाभांशको रकम रु. ३,९०,६०,९७४ /- रहेको छ।

१४) दफा १४९ बमोजिम सम्पत्ति खरीद वा बिक्री गरेको कुराको विवरण

१. बैंकलाई आवश्यक पर्ने आफ्नो सम्पत्तिहरुको (परिवहन, कार्यालय सामान, पूँजीगत निर्माण, लिजहोल्ड सम्पत्ति) खरीद तथा बिक्रीको विवरण संलग्न वासलातको अनुसूचि ४.१३ मा रहेको छ।
२. सम्पत्ति खरीद तथा बिक्री गर्दा प्रचलित बजार मूल्यको आधारमा बैंकको आर्थिक प्रशासन विनियमावलीले तोकेको कार्यविधि अवलम्बन गर्ने गरीएको छ।

१५) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोवारको विवरण,

यस वार्षिक प्रतिवेदनमा प्रकाशित बैंकको वार्षिक वित्तीय विवरण अन्तर्गत अनुसूचि ५ “उद्घोषण तथा अतिरिक्त जानकारी” को बुँदा नं. ५.७ “सम्बन्धित पक्षबीच कारोवारको विवरण” मा उल्लेख गरिएको।

१६) यस ऐन तथा प्रचलित कानून बमोजिम संचालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा, छैन।

१७) अन्य आवश्यक कुराहरु, छैन।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) साग सम्बन्धित वार्षिक प्रतिवेदन

१. सञ्चालक समितिको प्रतिवेदन :
वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन :
वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण :
वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
४. कानूनी कारवाही सम्बन्धी विवरण :
 - क) संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए :
व्यावसायिक बाहेक अन्य कुनै नभएको ।
 - (ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए :
सो सम्बन्धी जानकारीमा नआएको ।
 - (ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :
सो सम्बन्धी जानकारीमा नआएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :
 - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा:
नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षणमा सञ्चालित भएको हुनाले यस सम्बन्धमा व्यवस्थापनको कुनै धारणा नभएको ।
 - (ख) आ.व. २०७४/७५ मा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन ।

त्रैमास (महिना)	शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कुल कारोबार शेयर संख्या	कुल कारोबार दिन
प्रथम त्रैमास (असोज मसान्त २०७४)	४१०	३५८	३८६	१०,५५,९९४	५६
दोस्रो त्रैमास (पौष मसान्त २०७४)	३९९	३०९	३१५	१२,६६,४०६	५७
तेस्रो त्रैमास (चैत्र मसान्त २०७४)	३३७	२८५	३११	१,०४६,१७३	५६
चौथो त्रैमास (आषाढ मसान्त २०७५)	३४४	२७५	२९०	१,३०६,९८०	६३

६. समस्या, चुनौति तथा रणनीति :

(क) समस्या तथा चुनौति

■ आन्तरिक

- बढ्दो प्रतिस्पर्धाका कारण ब्याजदर अन्तर कम हुनु ।
- कारोबार तथा शाखाहरुको वृद्धि संगसगै सञ्चालन जोखिम व्यवस्थापन र खर्च/लागत घटाउन चुनौतिपूर्ण हुनु ।
- निक्षेपको पोर्टफोलियो मिश्रणलाई इच्छित तहसम्म कायम राख्नु ।
- बढ्दो जनशक्ति विस्थापन ।

■ बाह्य

- बजारमा विद्यमान/रहेको अस्थिर तरलता ।
- प्रतिस्पर्धी बैंकिङ्ग बजार ।
- बैंकिङ्ग क्षेत्रमा बढ्दो निष्क्रिय कर्जा ।

(ख) त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति :

- कम लागतको निक्षेप र बृहत सञ्जाल मार्फत व्यवसाय वृद्धि गर्ने उद्देश्यले गरिएको शाखा विस्तार अभियान र रेमिट्यान्स प्रवर्द्धन ।
- जोखिम सम्पत्ति पोर्टफोलियोको विभिन्नकरण मार्फत व्यापारमा उचित वृद्धि ।
- उत्कृष्ट कर्जा र कर्जा ग्राहकको खोजी ।
- सम्पत्ति तथा दायित्वको उत्कृष्ट व्यवस्थापन ।
- कार्यक्षमता विस्तारको लागि नियमित आन्तरिक तथा बाह्य तालिम ।
- सुमधुर औद्योगिक सम्बन्ध ।
- सञ्चालन खर्चको नियमित अनुगमन तथा विश्लेषण ।
- खर्चहरुको प्रभावकारी अनुगमन तथा उच्च जोखिम युक्त सम्पत्तिहरुको लागि उचित व्यवस्थापन ।
- सञ्चालन, बजार तथा व्यापार जोखिम क्षेत्रहरुको अनुगमन र योजनाबद्ध रुपमा प्रभावकारी जोखिम व्यवस्थापन ।

७. संस्थागत सुशासन :

- सुशासन सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको परिपत्र, निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्ने गरिएको ।
- केन्द्रीय व्यवस्थापन समितिको बैठक नियमित रुपमा हुने गरेको ।
- बैंकको आन्तरिक लेखापरिक्षण विभागलाई सशक्त पारिएको ।
- संचालक समिति र संचालक समितिद्वारा गठीत समितिहरुको बैठक नियमित रुपमा हुने गरेको ।
- सम्पत्ति तथा दायित्व र जोखिम व्यवस्थापन सम्बन्धि समिति (संचालन, कर्जा र बजार) का बैठक नियमित रुपमा हुने गरेको ।
- संचालक समिति तथा व्यवस्थापन संस्थागत सुशासन कायम राख्न कटिबद्ध रहेको ।

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

पि. वाई. सी. एण्ड एसोसिएट्स

चार्टर्ड एकाउन्टेण्ट्स

PYC & ASSOCIATES

Chartered Accountants

**INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS
OF****Global IME Bank Limited
Kamaladi, Kathmandu****Report on the Financial Statement**

We have audited the accompanying Financial Statement of Global IME Bank Limited (the Bank) and its consolidated subsidiaries (the Group) which comprises of Consolidated Statement of Financial Position as on Ashadh 32, 2075 (July 16, 2018), Consolidated Statement of Profit or Loss Account, Statement of Changes in Equity, Cash Flow for the year ended Ashadh 32, 2075 (July 16, 2018) and Notes to the Consolidated Financial Statement prepared in accordance with Nepal Financial Reporting Standards (NFRS). Preparation of these financial statements is the responsibility of the Bank's management. Our responsibility is to express an opinion on these financial statements based on our audit.

Management's Responsibility for the Financial Statements


Management is responsible for the preparation and presentation of these financial statements as per the Nepal Financial Reporting Standards and regulatory requirements, if any. This responsibility also includes the maintenance of adequate accounting records in accordance with the provision of the Act for safeguarding of the assets of the bank and for preventing and detecting the frauds and other irregularities; selection and application of appropriate accounting policies; making judgments and estimates that are reasonable and prudent; and design, implementation and maintenance of internal financial control, that were operating effectively for ensuring the accuracy and completeness of the accounting records, relevant to the preparation and presentation of the financial statements that give a true and fair view and are free from material misstatement, whether due to fraud or error.

Auditor's responsibility

Our responsibility is to express an opinion on these financial statements based on our audit. We conducted our audit in accordance with Nepal Standards on Auditing. Those Standards require that we comply with ethical requirements and plan and perform the audit to obtain reasonable assurance about whether the financial statements are free of material misstatement.

An audit involves performing procedures to obtain audit evidence about the amounts and disclosures in the financial statements. The procedures selected depend on the auditor's judgment, including the assessment of the risks of material misstatement of the financial statements, whether due to fraud or error. In making those risk assessments, the auditor considers internal control relevant to the entity's preparation of the financial statements that give true and fair view in order to design audit procedures that are appropriate in the circumstances but not for the purpose of expressing an opinion on the effectiveness of the

Page 1 of 3



G.P.O.Box:12437, Opp. Kumari Bank, Putalisadak, Kathmandu, Nepal
Phone.: 4444009, 4416222, Fax: 00977-1-4436537, E-mail: pyc@ntc.net.np

entity's internal control. An audit also includes evaluating the appropriateness of accounting policies used and the reasonableness of the accounting estimates made by the management, as well as evaluating the overall presentation of the financial statements.

We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.

Opinion on the Consolidated Financial Statements

In our opinion and to the best of our information and according to the explanations given to us, the said consolidated financial statements referred to above, read together with the notes attached thereon give a true and fair view in all material respects of the consolidated financial position of the Bank as on Ashadh 32, 2075 (July 16, 2018), and of the results of its consolidated financial performances, consolidated statement of changes in equity and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards with necessary adjustments being made as per Carve-Outs in NFRS with Alternative Treatments issued by The Institute of Chartered Accountants of Nepal and are in compliance with the prevailing laws and Companies Act 2063, Banks and Financial Institution Act 2073 and Nepal Rastra Bank Directives.

Report on other legal and regulatory requirement

On examination of the financial statements as aforesaid, we report that:

- a) We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit.
- b) In our opinion, the consolidated statement of financial position, the consolidated statement of profit or loss, the consolidated statement of comprehensive income, the consolidated statement of cash flow, consolidated statement of changes in equity prepared in the format prescribed by Nepal Rastra Bank, are in agreement with the books of account of the Bank; and proper books of account as required by law have been kept by the Bank.
- c) In our opinion the returns received from the branches were adequate for the purpose of the audit though the statements are independently not audited.
- d) The financial statements received from the group companies were adequate for the purpose of our audit.



- e) In our opinion, so far as appeared from our examination of the books, the Bank has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank.
- f) The Bank has accounted interest income on accrual basis and presented the same as per Nepal Financial Reporting Standards and Directive 4/075 of Nepal Rastra Bank.
- g) The Bank has made adequate regulatory adjustments from its profit as per the Directive 4/075 of Nepal Rastra Bank.
- h) The operation of the Bank is within its jurisdiction.
- i) In our opinion and to the best of our information and according to the explanations given to us and from our examination of the books of account of the Bank, we have not come across the cases where the Board of Directors or any member thereof or any employee of the Bank has acted deliberately contrary to the provisions of the law relating to accounts or caused loss or damage to the Bank or acted in a manner to jeopardize the interest and security of the Bank, its depositors and investors.

Date: 2075/08/18
Place: Kathmandu



Yuddha Raj Oli, FCA
Senior Partner
PYC & Associates
Chartered Accountants

एकिकृत वित्तीय अवस्थाको विवरण (वासलात)

२०७५ साल आषाढ मसान्तको

विवरण	नोट	समूह			बैंक		
		यस वर्ष रु.	गत वर्ष रु.	१ श्रावण २०७३ रु.	यस वर्ष रु.	गत वर्ष रु.	१ श्रावण २०७३ रु.
सम्पत्ति							
नगद तथा नगद समान	४.१	८,५१४,०५३,७४८	११,४९९,९९३,८६२	८,४५५,६८८,९२१	८,०२७,५०२,१५७	९,३६४,०२४,३६९	७,९५१,७२०,४३७
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४.२	४,७६८,९८७,०२५	१४,८०९,२५१,१५९	५,४३६,४२४,०१४	४,७६८,९८७,०२५	१४,८०९,२५१,१५९	५,४३६,४२४,०१४
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	१७२,७३७,८२७	६८८,४२३,०११	१,६२६,०७३,३५५	-	५७२,६२३,०११	१,६२६,०७३,३५५
व्युत्पन्न वित्तीय उपकरण	४.४	-	९९,४८७,३६७	६४,९०५,००९	-	९९,४८७,३६७	६४,९०५,००९
अन्य व्यापारिक सम्पत्तिहरु	४.५	२०७,७८४,९५०	१३४,१६९,६११	१०५,०७०,२२५	-	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	४.६	३,१७७,२५९,४८०	२,२२७,३३८,६९६	२,१७५,५०२,१६६	३,४७४,२५९,४८०	२,३३१,२८८,६९६	२,१७५,५०२,१६६
ग्राहकलाई कर्जा तथा सापट	४.७	८९,९७४,८६७,५२२	७७,५८६,३३३,३१३	५७,३६३,१८७,३७७	८८,८७८,०९५,६५५	७७,९३५,८८९,६९९	५७,३६३,१८७,३७७
धितोपत्रमा लगानी	४.८	१६,३३३,०३३,२८२	१०,१६८,६९५,९४७	११,७६४,५६८,९८९	१६,३३३,०३३,२८२	१०,१५४,५९२,३५८	११,७५२,०६८,९८९
चालू आयकर सम्पत्ति	४.९	१,०४०,३३८,५७९	९८५,४००,३३०	६६०,५५१,४६७	१,०१०,३२७,२३९	९५१,११३,२४७	६४५,६४६,४७८
सहायक कम्पनीमा लगानी	४.१०	-	-	-	२१९,७७५,०००	२१९,७७५,०००	६०,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	४.११	३५९,७२८,४०३	२९५,३३०,५६०	५५,८०१,३०२	२९८,०५७,२००	२६३,८३३,५००	४४,०००,०००
सम्पत्तिमा लगानी	४.१२	९१,९१७,०७९	१४४,६९०,०७९	१४६,७०७,९७९	९१,९१७,०७९	१४४,६९०,०७९	१४६,७०७,९७९
सम्पत्ति तथा उपकरण	४.१३	१,३६१,४०४,११४	१,०६४,६४२,८२१	९४४,२०४,४७२	१,३६१,४०४,११४	१,०३०,६६४,७३२	९३४,९३९,९६५
ख्याती र अमूर्त सम्पत्ति	४.१४	३८,०२४,५९५	३१,२९३,३६९	३३,०६८,५५५	३१,९४६,४३५	२८,७३१,१६४	३१,२६२,१२१
स्थगन कर सम्पत्ति	४.१५	१८८,२८४,७८०	२,९४०,००२	-	१७७,८४६,१३०	९०,६९६	-
अन्य सम्पत्ति	४.१६	१,२६४,०२८,४१३	८४९,४६०,५८२	४६६,९९७,३२७	१,२२३,५९४,३९४	७८७,०७७,४२९	४५०,१२६,७७८
कुल सम्पत्ति		१२७,४९२,४७०,५२६	१२०,५८७,४५०,७०८	८९,२९९,७५४,०५८	१२५,८४७,४३२,३४७	११७,८९३,९४४,८६८	८८,६८२,५६४,६६८
दायित्व							
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	२,३४६,७५२,३४८	२,०६३,२३१,६१३	३,६८३,९१९,७९८	१,६५९,९२६,२५८	१,७३८,९४४,३३८	३,६८३,९१९,७९८
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	१,०२४,६४८,५९०	३९,३७६,४००	-	१,०३४,६४८,५९०	३९,३७६,४००	-
व्युत्पन्न वित्तीय उपकरण	४.१९	४५,२५६,६६९	-	-	४५,२५६,६६९	-	-
ग्राहकबाट निलेप	४.२०	१०५,१८१,९४८,६२६	९९,३८५,३५०,४५९	७३,३५१,७५४,०७१	१०४,८५०,५१०,३९३	१००,१७१,५३९,२७०	७३,३९८,९९७,४१८
तिर्न बाँकी सापट	४.२१	-	-	-	-	-	-
यस आ.व. को आयकर दायित्व	४.२२	९६५,८४८,६४२	९१२,९५८,७८८	६०६,९९३,३१४	९४८,५१५,७७७	८८९,३६७,८११	५९७,८८६,०४९
व्यवस्थाहरु	४.२३	-	-	-	-	-	-
स्थगन कर दायित्व	४.२४	-	-	२,९१९,४०५	-	-	३,११५,९७१
अन्य दायित्व	४.२५	३,७०२,८२६,३६३	५,२३५,४४३,९२७	२,२२०,९९१,७४२	३,३२९,८९६,३६५	२,२८८,२८२,८७१	१,६५३,४२८,४६०
निष्काशन गरिएको ऋणपत्र	४.२६	४००,०००,०००	४००,०००,०००	४००,०००,०००	४००,०००,०००	४००,०००,०००	४००,०००,०००
सहायक आर्थिक दायित्व	४.२७	-	-	-	-	-	-
कुल दायित्व		११३,६७७,२८१,२३७	१०८,०३६,३६१,१८७	८०,२६६,५३८,३२९	११२,२६८,७५४,०५१	१०५,५१७,५११,६९०	७९,७३७,३३७,६९६
		यस वर्ष रु.	गत वर्ष रु.	१ श्रावण २०७३ रु.	यस वर्ष रु.	गत वर्ष रु.	१ श्रावण २०७३ रु.
पूँजी							
शेयर पूँजी	४.२८	८,८८८,३७५,८२७	८,०८०,३४१,६६१	६,९६४,२६७,५३६	८,८८८,३७५,८२७	८,०८०,३४१,६६१	६,९६४,२६७,५३६
शेयर प्रिमियम	-	-	-	-	-	-	-
संचित मुनाफा	४.२९	१,५७३,९२३,४२३	२,०३०,७४३,१००	१,९६३,९९३,१५१	१,५६०,८३२,१२५	१,५५७,७२१,८६१	१,१२९,७०२,७७६
जगेडा तथा कोषहरु	४.३०	३,२३७,०७१,३८३	२,३४६,९२४,२५८	१,६५१,२५६,६६०	३,२२९,४७०,३४५	२,३३८,२६९,६५६	१,६५१,२५६,६६०
शेयरधनीहरुलाई बाँडफाँड योग्य पूँजी	४.३१	१३,६९९,३७०,६३२	१२,४५८,००९,०१९	८,९७८,७५७,३४८	१३,५७८,६७८,२९६	१२,३७६,४३३,१७८	८,९४५,२२६,९७२
गैर नियन्त्रित स्वार्थ	४.३२	११५,८१८,६५५	९३,०८०,५०१	५४,४५९,३८२	-	-	-
कुल पूँजी		१३,८१५,१८९,२८९	१२,५५१,०८९,२८०	९,०३३,९७६,७२९	१३,८१५,१८९,२८९	१२,३७६,४३३,१७८	८,९४५,२२६,९७२
कुल दायित्व तथा पूँजी		१२७,४९२,४७०,५२६	१२०,५८७,४५०,७०८	८९,२९९,७५४,०५८	१२५,८४७,४३२,३४७	११७,८९३,९४४,८६८	८८,६८२,५६४,६६८

संभावित दायित्व तथा प्रतिवहता ४.२८

पाना न. २४ देखि १२३ सम्म रहेका लेखा, नीति तथा नोटहरु वित्तीय विवरणका अभिन्न भाग हुन ।

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी वाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया

संचालकहरु

मिति : १८ मंसिर २०७५
स्थान: काठमाडौं

सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा



एकिकृत नाफा नोक्सान विवरण

श्रावण १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म

विवरण	नोट	समूह		वैक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
		रु.	रु.	रु.	रु.
व्याज आम्दानी	४.२९	११,६४१,९६९,७३९	७,६०६,५३७,९९९	११,४८१,७३२,०४९	७,४६३,६४३,५७३
व्याज खर्च	४.३०	७,६६७,४१५,५७१	३,८११,०६३,६०२	७,६०४,८४८,०९४	३,७९९,२६२,१२१
खुद व्याज आम्दानी		३,९७४,५५४,१६८	३,७९५,४७४,३९७	३,८७६,८९३,९५४	३,६६४,३८१,४५२
शुल्क तथा कमिशन आम्दानी	४.३१	९९४,८४७,२४३	९११,६४१,६१४	९३३,४५७,२५२	८६६,५१०,१७३
शुल्क तथा कमिशन खर्च	४.३२	१७४,८४१,५४०	१६५,०१७,००५	१७४,७७८,२३३	१६४,६१६,९५५
खुद शुल्क तथा कमिशन आम्दानी		८२०,००५,७०३	७४६,६२४,६०९	७५८,६७९,०१८	७०१,८९३,२१७
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी		४,७९४,५५९,८७१	४,५४२,०९९,००६	४,६३५,५६२,९७३	४,३६६,२७४,६६९
खुद व्यापारिक आम्दानी	४.३३	२२९,१०५,०६०	२२९,४७६,६१७	२६१,९६३,०९५	२३०,६३३,२४६
अन्य संचालन आम्दानी	४.३४	२२०,००९,४९०	१३३,५२४,८९४	१९८,१६३,९३७	१५१,६९७,७७७
कूल संचालन आम्दानी		५,२४३,६७४,४२०	४,९०५,१००,५१७	५,०९५,६८६,००५	४,७४८,६०५,६९२
कर्जा हानी/नोक्सानी व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी	४.३५	(२८६,३२४,५९६)	(१३,३७३,४२५)	(२८९,८३५,३४८)	(१८,५०१,८६२)
खुद संचालन आम्दानी		४,९५७,३४९,८२४	४,९११,७२७,०९२	४,८०५,८५०,६५७	४,७३०,१०३,८३०
संचालन खर्च					
कर्मचारी खर्च	४.३६	१,३७६,४१६,९७८	१,१२२,००८,४९५	१,३१४,२२४,२९९	१,०७३,४७२,९२५
अन्य संचालन खर्च	४.३७	८०६,५६२,४३२	६३०,२९६,९५८	७६६,४८१,६९६	६०२,११५,७०२
मूल्यह्रास र परिपोषण	४.३८	२४९,४९९,११३	१४३,७६२,७६८	२४३,७४४,९८१	१३९,८६५,६८०
संचालन मुनाफा		३,०९७,५२०,४९४	३,०२२,४०५,७२०	३,०६१,०७२,३७७	२,९५१,६५३,२४७
गैर संचालन आम्दानी	४.३९	३२,०६६,५९७	३६,७६५,०००	१,८८८,४५४	१७,०७३,२४२
गैर संचालन खर्च	४.४०	१५०,९८४,३९५	-	१५०,९८४,३९५	-
आयकर अधिको मुनाफा		२,९७८,६०२,६९६	३,०५९,१७०,७२०	२,९११,९५६,४३६	२,९६८,७२६,४८९
आयकर खर्च	४.४१				
चालु आयकर		९६५,८४८,६४२	९१२,९८४,४९२	९४८,५१५,७७७	८८९,३६७,८११
स्थगन कर		(१४५,९२४,४६१)	१५,७०४,७७६	(१३७,९०२,४९१)	१८,११९,१९२
यस वर्षको नाफा		२,१५८,६७८,५१४	२,१६१,९५०,९९४	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
नाफा बाँडफाँड					
वैकको शेयरधनी		२,१५०,९९६,६९२	२,१११,०४९,९६५		
गैर नियन्त्रित स्वार्थ		७,६८१,८२२	१९,४३१,४८७		
यस वर्षको मुनाफा		२,१५८,६७८,५१४	२,१६१,९५०,९९४	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
प्रति शेयर आम्दानी	४.४२				
आधारभूत प्रति शेयर आम्दानी				२३.६४	२५.५१
डाइल्टेड प्रति शेयर आम्दानी				२३.६४	२५.५१

पाना न. २४ देखि १२३ सम्म रहेका लेखा, नीति तथा नोटहरू वित्तीय विवरणका अभिन्न भाग हुन ।

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

मिति : १८ मंसिर २०७५
स्थान: काठमाडौं

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया
सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा

संचालकहरू

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी बाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स



एकिकृत अन्य विस्तृत आम्दानीको विवरण

श्रावण १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष रु.	गत वर्ष रु.	यस वर्ष रु.	गत वर्ष रु.
यस वर्षको मुनाफा		२,१५८,६७८,५१४	२,१३०,४८१,४५२	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
आयकर पछिको अन्य विस्तृत आम्दानी					
क) नाफा/(नोक्सान) मा पुनःवर्गिकरण नगरिने बुँदाहरु					
फेयर भ्याल्युमा मूल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएका नाफा/(नोक्सान)	४.८	(१०५,९७५,०९३)	(५५,०७२,३९७)	(१०४,४३७,५९३)	(५५,०७२,३९७)
पुनः मूल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)	४.२३	(२५,६८२,२१४)	१०,३६८,५२३	(२५,६८२,२१४)	१०,३६८,५२३
माथि उल्लेख गरिएका बुँदाको आयकर	४.४१	३९,४२०,३१८	१३,४११,१६२	३९,०३५,९४३	१३,४११,१६२
नाफा/(नोक्सान) मा पुनः वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		(९२,२३६,९८९)	(३१,२९२,७१२)	(९१,०८३,८६४)	(३१,२९२,७१२)
ख) नाफा/(नोक्सान)मा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरु					
नगद प्रवाहको हेजिङ्गबाट गरिएको नाफा/(नोक्सान)		-	-	-	-
विदेशी विनिमय संचालनको वित्तीय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/(नोक्सान)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर		-	-	-	-
नाफा/(नोक्सान) मा वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
नाफा/(नोक्सान) मा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा					
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी		(९२,२३६,९८९)	(३१,२९२,७१२)	(९१,०८३,८६४)	(३१,२९२,७१२)
कुल विस्तृत आम्दानी		२,०६६,४४१,५२५	२,०९९,१८८,७४०	२,०१०,२७९,२८५	२,०२९,९४६,७७४
कुल विस्तृत आम्दानीको बाँडफाँड					
बैंकको इक्विटी शेयरधनी		२,०५९,०४७,९८४	२,०७९,७५७,२५३		
गैर नियन्त्रित स्वार्थ		७,३९३,५४०	१९,४३१,४८७		
कुल विस्तृत आम्दानी		२,०६६,४४१,५२५	२,०९९,१८८,७४०	२,०१०,२७९,२८५	२,०२९,९४६,७७४

पाना न. २४ देखि १२३ सम्म रहेका लेखा, नीति तथा नोटहरु वित्तीय विवरणका अभिन्न भाग हुन ।

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी वाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया
सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा

संचालकहरु

मिति : १८ मंसिर २०७५
स्थान: काठमाडौं

एकिकृत इतिवटीमा भएको परिवर्तनको विवरण

श्रावण १, २०७३ देखि ३२ आषाढ २०७५ सम्म

	समूह										जम्मा	गैर नियन्त्रित स्वार्थ	जम्मा इतिवटी
	बैंकका शेयरधनीका निमित्त												
	शायर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सट्टी घटवढ कोष	नियामक जगेडा कोष	फेयर भ्याल्यु कोष	पुनः मूल्याङ्कन कोष	संचित मुताफा	अन्य कोष	रु.			
रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	
श्रावण १, २०७३ सालको मौज्जात	६,१६४,२६७.३६		९८७,७७२.४१५	६४,३१९,७६९		१२९,७२३,५०२	-	१,१६३,१९३,१५१	४६९,४४०,९७४	८,९७८,७७३.५८	५४,४५९,३८२	९,०३३,१७६,७२९	
श्रावण १, २०७३ सालको मौज्जात	६,१६४,२६७.३६		९८७,७७२.४१५	६४,३१९,७६९		१२९,७२३,५०२	-	१,१७०,५३५,७७७	४६९,४४०,९७४	८,९८६,०५९,४७३		८,९८६,०५९,४७३	
यस वर्षको विस्तृत आम्दानी													
यस वर्षको विस्तृत आम्दानी						(३८,५५०,६७८)		२,१२३,०५०,२६४	७,२५७,९६६	२,०९१,७९७,५५२		२,०९१,७९७,५५२	
जगेडा कोषमा सारिएको रकम								६,०२२,०३५		६,०२२,०३५		६,०२२,०३५	
साधारण जगेडा कोष			४०९,२८०,२०८					(४०९,२८०,२०८)					
पूँजी चक्ता कोष								(४७१,४२,८५७)	५७१,४२,८५७				
सट्टी अस्थिरता कोष				१२,२६८,७९२				(१२,२६८,७९२)					
व्याज पूँजीकरण कोष								(१२,९०४,१०६)	१२,९०४,१०६				
सामाजिक उत्तरदायित्व कोष								(२०,०६१,५९५)	२०,०६१,५९५				
कर्मचारी दक्षता तथा अभिवृद्धि कोष								(११,०४०,३९१)	११,०४०,३९१				
अन्य कोष								(६०६,२८६)	६०६,२८६				
नियामक कोष													
जगेडा कोषबाट फिर्ता रकम													
पूँजीगत जगेडा कोष								२३,६७२,६०३	(२३,६७२,६०३)				
लगानी समायोजन कोष								९५,६१२,३१०	(९५,६१२,३१०)				
इतिवटीमा देखाइएको शेयरधनी सँगको कारोबार													
बोनस शेयर निष्काशन	९८६,२८२,८०६							(९८६,२८२,८०६)					
लाभांश भुक्तानी								(२७,०८९,४७४)		(२७,०८९,४७४)		(२७,०८९,४७४)	
मर्जर निकायलाई जारी शेयर	९२९,७९१,३१९									९२९,७९१,३१९		९२९,७९१,३१९	
मर्जरबाट स्थानतरण			१८५,९२३,६७३					(१८५,९२३,६७३)					
मर्जरबाट स्थानतरण भएको व्यवस्थामा NFRS समायोजन								२८०,०७०		२८०,०७०		२८०,०७०	
गैर नियन्त्रित स्वार्थ											९३,०८०,५०१	९३,०८०,५०१	
आषाढ ३१, २०७४ को अन्त्य मौज्जात	८,०८०,३४१,६६१		१,५८२,९७६,२९६	७६,५८८,५६१		९१,१७२,८२४		२,०३०,७४३,०९९	५९६,१८६,५७७	१२,४५८,००९,०९९	९३,०८०,५०१	१२,४५१,०८९,५२०	
श्रावण १, २०७४ सालको मौज्जात	८,०८०,३४१,६६१		१,५७४,९२७,९८०	७६,५८८,५६१		९१,१७२,८२४		२,०४७,५८४,१६३	५९५,५८०,२९१	१२,४६६,१९५,४८०		१२,४६६,१९५,४८०	
यस वर्षको विस्तृत आम्दानी								(७४,२५९,४४०)					
जगेडा कोषमा सारिएको रकम								२,१५०,६७५,७९८	(१७,७७७,५४०)	२,१३२,८९८,२५८		२,१३२,८९८,२५८	
साधारण जगेडा कोष			४२८,१०६,२४९					(४२८,१०६,२४९)					
पूँजी चक्ता कोष								(५७१,४२,८५७)	५७१,४२,८५७				
सट्टी अस्थिरता कोष				२२,५६९,९४३				(२२,५६९,९४३)					
व्याज पूँजीकरण कोष								(८९,९१८,५०४)	८९,९१८,५०४				
सामाजिक उत्तरदायित्व कोष								(५,७६९,०१६)	५,७६९,०१६				
नियामक कोष					२९८,३१८,०८२			(२९८,३१८,०८२)					
स्थान कर जगेडा					१७७,८४६,१३०			(१७७,८४६,१३०)					
अन्य कोष									९२०,५४३	९२०,५४३		९२०,५४३	
जगेडा कोषबाट फिर्ता रकम													
कर्मचारी दक्षता तथा अभिवृद्धि कोष								३८९,५०२	(३८९,५०२)				
अन्य कोष								८९,१५५,१०६	(८९,१५५,१०६)				
इतिवटीमा देखाइएको शेयरधनी सँगको कारोबार													
मर्जरबाट स्थानतरण								३३२,१३८		३३२,१३८		३३२,१३८	
लाभांश भुक्तानी								(८२४,३४९,९५५)		(८२४,३४९,९५५)		(८२४,३४९,९५५)	
बोनस शेयर निष्काशन	८०८,०३४,१६६									(८०८,०३४,१६६)		(८०८,०३४,१६६)	
गैर नियन्त्रित स्वार्थ											११५,८१८,६५७	११५,८१८,६५७	
आषाढ ३१, २०७५ को अन्त्य मौज्जात	८,८८८,३७५,८२७		२,००३,०३४,२२९	९९,१५८,५०४	४७६,१६४,२१२	१६,९१३,३८४		१,५७३,९२३,४२३	६४१,८०१,०५३	१३,६९९,३७०,६३३	११५,८१८,६५७	१३,६९९,३७०,६३३	

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

मिति : १८ मंसिर २०७५
स्थान: काठमाडौं

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया
सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा

संचालकहरू

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी बाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स



बैंक										
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सट्टी घटबढ कोष	नियामक जगेडा कोष	फेयर भ्याल्यु कोष	पुर्नः मूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा
	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.
आषाढ ३१, २०७३ सालको मौज्जात	७,१५०,५५०,३४२	-	९,८७,७७२,४१५	६४,३१९,७६९	-	-	-	३४,४६५,०७९	४६८,६०९,६८९	८,७०५,७१७,२९४
घोषित बोनस शेयरको रिभर्सल	(९,८६,२८२,८०६)							९,८६,२८२,८०६		-
NFRS समायोजन						१,२९,७२३,५०२		१,०८,९५४,८९१	८३१,२८४	२३९,५०९,६७८
श्रावण १, २०७३ सालको मौज्जात	६,१६४,२६७,५३६	-	९,८७,७७२,४१५	६४,३१९,७६९	-	१,२९,७२३,५०२	-	१,१२९,७०२,७७६	४६९,५४०,९७९	८,९४५,२२६,९७२
यस वर्षको विस्तृत आम्दानी										-
खुद नाफा								२,०६१,२३९,४८६		२,०६१,२३९,४८६
आयकर पश्चात्का अन्य विस्तृत आम्दानी										-
परिभाषित लाभ दायित्व योजनामा विमाङ्गि नाफा / (नोक्सान)									७,२५७,९६६	७,२५७,९६६
फेयर भ्याल्यु कोष (इक्विटी उपकरणमा लगानी)						(३८,५४०,६७८)				(३८,५४०,६७८)
यस वर्षको विस्तृत आम्दानी								२,०६१,२३९,४८६		२,०६१,२३९,४८६
जगेडा कोषमा सारिएको रकम										-
साधारण जगेडा कोष			४०१,२३१,८९२					(४०१,२३१,८९२)		-
पूँजी चक्ता कोष								(५७१,४२,८५७)	५७१,४२,८५७	-
सट्टी अस्थिरता कोष				१२,२६८,७९२				(१२,२६८,७९२)		-
व्याज पूँजीकरण कोष								(१२,९०४,१०६)	१२,९०४,१०६	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष								(२०,०६१,५९५)	२०,०६१,५९५	-
कर्मचारी दक्षता तथा अभिवृद्धि कोष								(११,०४०,३९१)	११,०४०,३९१	-
जगेडा कोषबाट निकालिएको रकम										-
पूँजीगत जगेडा कोष								२१३,६७२,६०३	(२१३,६७२,६०३)	-
लगानी समायोजन कोष								९५,६९२,३१०	(९५,६९२,३१०)	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोबार										-
बोनस शेयर निष्काशन	९,८६,२८२,८०६							(९,८६,२८२,८०६)		-
मर्जर निकायलाई जारी शेयर	९,२९,७२३,५०२									९,२९,७२३,५०२
मर्जरबाट स्थानतरण			१,८२,९२३,६७३					(४१,७५२,९४५)	३२१,०७०,७२८	४७९,१८८,०४३
मर्जरबाट स्थानतरण भएको लगानी व्यवस्थामा NFRS समायोजन								२८०,०७०		२८०,०७०
आषाढ ३१, २०७४ को अन्त्य मौज्जात	८,०८०,३४१,६६१	-	१,५७४,९२७,९८०	७६,५८८,५६१	-	९१,१७२,८२४	-	१,९५७,८८२,८६१	५९५,५८०,२९०	१२,३४६,४३३,१७८
यस वर्षको विस्तृत आम्दानी										-
खुद नाफा								२,१०१,३६३,१४९		२,१०१,३६३,१४९
आयकर पश्चात्का अन्य विस्तृत आम्दानी										-
परिभाषित लाभ दायित्व योजनामा विमाङ्गि नाफा / (नोक्सान)									(१७,९७३,५४०)	(१७,९७३,५४०)
फेयर भ्याल्यु कोष (इक्विटी उपकरणमा लगानी)										(७३,१०६,३१५)
यस वर्षको विस्तृत आम्दानी								२,१०१,३६३,१४९		२,१०१,३६३,१४९
जगेडा कोषमा सारिएको रकम										-
साधारण जगेडा कोष			४२०,२७२,६३०					(४२०,२७२,६३०)		-
पूँजी चक्ता कोष								(५७१,४२,८५७)	५७१,४२,८५७	-
सट्टी अस्थिरता कोष				२२,५६९,९४३				(२२,५६९,९४३)		-
लगानी समायोजन कोष								(८९,९१८,५०४)	८९,९१८,५०४	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष								(५,७६१,०१६)	५,७६१,०१६	-
नियामक कोष					२९,८३९,०८२			(२९,८३९,०८२)		-
स्थगन कर जगेडा					१७७,८४६,१३०			(१७७,८४६,१३०)		-
जगेडा कोषबाट निकालिएको रकम										-
कर्मचारी दक्षता तथा अभिवृद्धि कोष								३८९,५०२	(३८९,५०२)	-
अन्य कोष								८९,१५५,१०६	(८९,१५५,१०६)	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोबार										-
बोनस शेयर निष्काशन	८,०८,०३४,१६६							(८,०८,०३४,१६६)		-
लाभांश भुक्तानी										(८,०८,०३४,१६६)
आषाढ ३१, २०७४ को अन्त्य मौज्जात	८,८८८,३७५,८२७	-	१,९९५,२००,९१०	९९,१५८,५०४	-	४७६,१६४,२१२	१८,०६६,५०९	१,५६०,८३२,१२४	६४०,८८०,५०९	१३,५७८,६७८,२९६

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

मिति : १८ मंसिर २०७४
स्थान: काठमाडौं

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया
सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा

संचालकहरू

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी वाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स



एकिकृत नगद प्रवाह विवरण

श्रावण १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म

	समूह		वैक	
	यस वर्ष रु.	गत वर्ष रु.	यस वर्ष रु.	गत वर्ष रु.
कारोबार संचालनबाट नगद प्रवाह				
ब्याज आम्दानी	१०,८३३,८६६,५९८	७,०८०,१५९,९२१	१०,७११,८७१,२१७	६,९३९,३९३,६६४
शुल्क तथा अन्य आम्दानी	१,०२३,५७६,७९४	९,४२,४५५,५१३	९,५८,२०८,१०१	८,७८,०३२,४६७
लाभांश	-	-	-	-
अन्य संचालन आम्दानी	३०३,४२०,०८३	२९९,१५३,६०६	२८६,२७२,७८३	२७९,४६१,८४८
व्याज खर्च	(७,७००,९७२,०१२)	(३,६०६,८०१,२९३)	(७,६२०,९५२,३४३)	(३,५७२,८६७,३३३)
कर्मिशन तथा शुल्क खर्च	(१,७७१,९११,०५८)	(१,६४,६९६,९५५)	(१,७४,७७८,२३३)	(१,६४,६९६,९५५)
कर्मचारीलाई भुक्तानी	(१,२५६,९६५,४९८)	(१,०९,८५६,३२७)	(१,१९२,३०८,७६०)	(८६२,५१२,९८३)
अन्य खर्च	(८१०,२१४,८८१)	(६३२,०२२,४७३)	(७६६,४७७,१३३)	(६०२,०४०,३९२)
संचालन सम्पत्तिको गतिविधी अघिको संचालन नगद प्रवाह	२,२१६,३९९,९४६	३,०९६,४७९,९९२	२,२०९,८३५,६३२	२,८९४,८५४,०१६
संचालन सम्बन्धि चालु सम्पत्तिमा कमी/(वृद्धि)				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात कमी/(वृद्धि)	१०,०४०,२६४,१३४	(९,३७२,८२७,१४५)	१०,०४०,२६४,१३४	(९,३७२,८२७,१४५)
वैक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जात कमी/(वृद्धि)	५०६,७९६,८००	१,०६०,४०३,५५३	५६३,६५४,६२७	१,०६०,४०३,५५३
अन्य व्यापारिक सम्पत्तिमा कमी/(वृद्धि)	(९७,८०७,१११)	-	-	-
वैक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा कमी/(वृद्धि)	(८५५,९४७,१३२)	(१,५७,५८५,५९८)	(१,१५५,९४७,१३२)	(१,५७,५८५,५९८)
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा कमी/(वृद्धि)	(१२,००२,८७०,६०३)	(१९,६४४,७९६,२९४)	(१९,३५६,७६८,९११)	(१९,५४६,१२३,५१२)
अन्य सम्पत्तिमा कमी/(वृद्धि)	(५६६,८२७,९६६)	(४३६,४८९,०६६)	(५८३,३७९,३९४)	(४०२,०४०,३९२)
	(२,९७६,४७१,०८८)	(२,८५४,२९९,५५०)	(२,४९२,३०४,७२४)	(२,८९४,५१२,०९८)
संचालन सम्बन्धि चालु दायित्वमा कमी/(वृद्धि)				
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी रकममा (कमी)/वृद्धि	९९५,२७२,१९०	३९,३७६,४००	९९५,२७२,१९०	३९,३७६,४००
वैक तथा वित्तीय संस्थाहरूलाई तिन बाँकी रकममा कमी/(वृद्धि)	१७८,५२०,७३५	(१,८६१,०४६,७४२)	(७९,०१९,०८०)	(१,९४४,९७४,४५९)
निक्षेप दायित्वमा कमी/(वृद्धि)	४,८४७,००५,६४८	२५,९५९,६५३,६८८	४,६७८,९७१,१२२	२६,७७२,५४१,८५२
तिन बाँकी कर्जाको कमी/(वृद्धि)	-	-	-	-
अन्य दायित्वमा कमी/(वृद्धि)	(१,३७५,६३२,१११)	२,६००,३०३,३८४	१,२१८,९४३,८४०	२४८,७२६,६२८
	४,६४५,१६६,४६२	२६,७३८,२६६,७३०	६,८१४,१६८,०३२	२५,११५,६७०,४२१
आयकर अघिका संचालन गतिविधीबाट खुद नगद प्रवाह	३,८८५,०१४,९००	१,२०३,४६४,१७३	६,५२३,६९७,९७९	(४१०,९९१,६६०)
आयकर भुक्तानी	(१५८,५७४,१६०)	(९३७,९९८,८३३)	(९४८,५८१,०३३)	(९०३,३३४,८१८)
संचालन गतिविधीबाट खुद नगद प्रवाह	२,९२६,४४०,७४०	२६६,२६५,३३८	५,५७५,११६,९४६	(१,३१४,३३४,४७८)
लगानी कारोबारमा नगद प्रवाह				
लगानी खरिद	(६,२६९,८५५,४७६)	१,०९०,५५८,३४७	(६,२४१,३९९,४७२)	१,१७९,९३९,०६२
लगानी विक्री	१२०,२४६,८२१	३१,३०३,१५६	१२०,२४६,८२१	२५,८४१,०८०
सम्पत्ति तथा उपकरणको खरिद	(५३०,१७२,८६१)	(२३६,९८७,०८३)	(५२४,८३८,०६२)	(२२४,९०४,२९३)
सम्पत्ति तथा उपकरणको विक्री	-	-	-	-
अमूर्त सम्पत्तिको खरिद	(१५,४४९,२८५)	(१०,४२२,५५८)	(१५,४४९,२८५)	(१०,४२२,५५८)
अमूर्त सम्पत्तिको विक्री	-	-	-	-
लगानीमा वृद्धि	-	-	-	-
लगानीको समपत्तिको विक्री	५३,६४५,०६०	१६,५५४,८६०	५३,६४५,०६०	१६,५५४,८६०
ब्याज आम्दानी	४८०,६३३,११४	२८६,३०४,८२०	४२४,०६९,०७५	२८६,३०४,८२०
लाभांश प्राप्त	२३,५३६,७९१	४०,२५६,५७३	२१,५९६,४३२	४०,२५६,५७३
लगानी कारोबारमा प्रयोग भएको खुद नगद	(६,९३७,४५५,७६६)	१,२१७,५६८,११६	(६,९६२,०४४,३०३)	१,३१३,६६९,५४३
वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्त	-	-	-	-
ऋणपत्रको भुक्तानी	-	-	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त	-	-	-	-
असुरक्षित दायित्वमा भएको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्त	१००,६२२,९२१	६३,२८३,३४७	-	८,२१९,०१६
लाभांश भुक्तानी	(८१०,९१८,६३१)	(१२,९१९,३२१)	(८०९,६९७,३५२)	२,८७०,१५३
ब्याज भुक्तानी	(३०,१७६,५०४)	(४०,१३५,८८४)	(३०,१७६,५०४)	(४०,१३५,८८४)
अन्य प्राप्त / भुक्तानी	-	१,३८४,०२७,५५२	-	१,३९३,०४०,४१५
वित्तीय श्रोत कारोबारबाट खुद नगद प्रवाह	(७४०,४७२,२१४)	१,३९४,२५५,६९४	(८३९,६७३,८५७)	१,३६३,९९३,७००
नगद तथा नगद समानमा भएको खुद घट/बढ	(३,९५१,४४७,२४०)	२,८७८,०८९,१५२	(१,४२६,८०९,९८४)	१,३६३,२२८,७६५
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्जात	१२,३७५,२२१,२१५	८,५७२,०२९,५४७	९,३६४,०२४,३६९	७,९५१,७२०,४३७
नगद तथा वैक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी/(खर्च)	९०,२७९,७७३	४९,०७५,१६७	९०,२७९,७७३	४९,०७५,१६७
नगद तथा नगद समान रहेको अन्तिम मौज्जात	८,५१४,०४३,७७८	११,४९९,९९३,८६२	८,०२७,५०२,१५७	९,३६४,०२४,३६९

पाना न. २४ देखि १२३ सम्म रहेका लेखा, नीति तथा नोटहरू वित्तीय विवरणका अभिन्न भाग हुन ।

जनक शर्मा पौड्याल
प्रमुख कार्यकारी अधिकृत

चन्द्र प्रसाद ढकाल
अध्यक्ष

युद्धराज ओली, एफ. सि. ए.
वरिष्ठ साभेदार
पी बाई सि एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

दिपचन्द्र रेग्मी
प्रमुख वित्त अधिकृत

सुदर्शन कृष्ण श्रेष्ठ
पवन कुमार भिमसरिया
सुमन पोखरेल
नुमनाथ पौडेल
कृष्ण प्रसाद शर्मा

संचालकहरू

मिति : १८ मंसिर २०७५
स्थान: काठमाडौं



बैंकका लेखासम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखा नीतिहरू

१. संगठनात्मक जानकारी

ग्लोबल आइएमई बैंक लि. (बैंक), मिति २०६३ जेष्ठ १५ गते सिमीत दायित्व भएको पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित भई मिति २०६३ पौष १६ गतेबाट नेपाल राष्ट्र बैंकबाट “क” वर्गको वाणिज्य बैंकको रूपमा कारोबार संचालन गर्न अनुमति प्राप्त गरेको हो। यसको रजिष्टर्ड कार्यालय बागमती अञ्चल, काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं २८ मा रहेको छ भने मुख्य कार्यालय कमलादी, काठमाण्डौमा रहेको छ। बैंकको शेयर नेपाल धितोपत्र विनिमय बजार लि. मा सूचिकृत छ।

ग्लोबल आइएमई बैंक लिमिटेड

बैंकको मुख्य कार्य आफ्ना रणनीतिक व्यापार इकाइहरू, शाखाहरू, एक्स्टेन्सन काउन्टरहरू, ए टि एम र एजेन्टको नेटवर्कद्वारा आफ्ना ग्राहकलाई वाणिज्य तथा अन्य वित्तीय सेवा सुविधा जस्तै एजेन्सी सेवाहरू, वित्त व्यापार, विप्रेषण, कार्ड सेवाहरू, ई-कमर्ज तथा अन्यसेवाहरू प्रदान गर्नु हो।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको मुख्य कार्य मर्चेन्ट बैकिङ्ग सम्बन्धी सेवा जस्तै धितोपत्र निष्कासन तथा विक्री प्रवन्ध, लगानी सम्बन्धी परामर्श सेवा, धितोपत्रको प्रत्याभुति (Underwriting), सामूहिक लगानी कोष व्यवस्थापन, डिपोजिटरी सेवा, संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी लगायत शेयर रजिष्ट्रार सम्बन्धी अन्य सेवा प्रधान गर्नु हो।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड) को मुख्य कार्य पिछ्छाडिएको वर्गहरूको समूह, साना उद्यमीहरू तथा महिला उद्यमीलाई स्वरोजगार मौकाहरू तथा विभिन्न आयआर्जित कामहरू विकास गर्न सहयोग गर्न वित्तीय सेवाहरू प्रदान गर्नु हो। यस लघुवित्त वित्तीय संस्थाको मुख्य कार्य साना स्तरका ऋणहरू प्रदान गर्ने, नियमित बचत सङ्कलन तथा आफु कार्यरत १० जिल्ला कार्यक्षेत्रहरू, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग, लमजुङ्ग, गोर्खा, धादिङ्ग, नुवाकोट, रसुवा, सिन्धुपलान्चोक र रामेछाप जिल्लाहरूमा वित्तीय सेवा प्रधान गर्नु हो। यस लघुवित्त वित्तीय संस्थाले लमजुङ्ग, बेशिशहरमा मुख्य कार्यालय स्थापना गरी मिति २०७०/०२/०५ बाट वित्तीय कारोबार शुरु गरेको हो।

२. वित्तीय विवरण तयार पार्दाका आधारहरू

बैंकको वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका प्रमुख लेखानीतिहरू तल उल्लेख गरिएका छन्। अन्यथा लेखिएको अवस्थामा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ।

२.१. अनुपालन सम्बन्धी विवरण

बैंकको वित्तीय विवरण जसमा वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सान विवरण तथा अन्य विस्तृत आम्दानीको विवरण (अलग विवरणको रूपमा प्रस्तुतीकरण गरीएको), इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, लेखाङ्कनका टिप्पणीहरू तथा पहिलेको GAAP अनुसारको इक्विटी र NFRS लागु गर्दा संयोजित भएको इक्विटीको मिलानको विवरण, नेपाल लेखामान बोर्ड द्वारा लागु गरिएको Nepal Financial Reporting Standard (NFRS), कम्पनी ऐन, २०६३ र नेपाल राष्ट्र बैंकद्वारा जारी गरीएको निर्देशनहरूको पालना गरी तयार गरिएको छ।

वित्तीय विवरण तथा नोट तयार गर्दा नेपाल राष्ट्र बैंकद्वारा जारी गरीएको निर्देशनमा, वाणिज्य बैंकको वार्षिक लेखापरिक्षण

भएको वित्तीय विवरणको तयारी, प्रस्तुतीकरण र प्रकाशनको लागि तोकेको निर्देशित ढाँचा अनुशरण गरिएको छ ।

यी NFRS तथा NAS हरू www.ican.org.np मा उपलब्ध छ ।

वित्तीय विवरणको समिक्षा अवधि र वित्तीय विवरणको अनुमोदन मिति

बैंकको समिक्षा अवधि १ श्रावण २०७४ देखि ३२ आषाढ २०७५ सम्म हो ।

३१ आषाढ २०७३ अघिका वित्तीय विवरणहरू बैंकले ३१ आषाढ २०७३ अघि लागु रहेको Nepal Accounting Standards (NAS) लेखामानलाई अनुशरण गरि तयार पारिएको थियो । तसर्थ बैंकले NFRS अनुसार आफ्नो वित्तीय विवरण पहिलो पटक प्रस्तुत गर्दा १ श्रावण २०७३ लाई सुरुवती वित्तीय विवरण मिति (Transition Date) मानी आ. व. २०७४/०७५ को वित्तीय विवरण तयार गरीएको छ ।

बैंकको यसैसाथ संलग्न आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण संचालक समितिको २०७५/०८/१८ को बैठकबाट अनुमोदन भई प्रकाशनको लागि समेत स्विकृत भएको छ ।

२.३. कार्यात्मक र प्रस्तुति मुद्रा

बैंकको वित्तीय विवरणहरूमा समावेश गरिएका वस्तुहरू बैंक संचालन भएको प्राथमिक आर्थिक वातावरणको मुद्रामा मापन गरिएको छ । बैंकको वित्तीय विवरणहरू बैंकको कार्यात्मक तथा प्रस्तुती मुद्रा, नेपाली रूपैयाँमा प्रस्तुत गरिएको छ ।

२.४. निर्णय र अनुमानहरूको प्रयोग

NFRS र NAS सँग एकरूप हुने गरि वित्तीय विवरण तयार पार्न, व्यवस्थापनले लेखाङ्कन नीतिको प्रयोग र अभिलेख गरिएको सम्पत्ति, दायित्व, खर्च र आम्दानीमा असर पार्ने विभिन्न धारणा, अनुमान र अवधारणाहरूको निर्णय गरेको छ । यी अनुमानहरू, वास्तविक नतिजा भन्दा फरक हुन सक्दछ । अनुमान र धारणाहरूलाई निरन्तर रूपमा समीक्षा गरिन्छ । लेखाङ्कन नीतिको संशोधनहरूलाई संशोधन भएको मितिबाट पहिचान गरिन्छ । बैंकको वित्तीय विवरणमा पहिचान भएको रकममा लेखाङ्कन नीतिमा रहेको महत्वपूर्ण अवधारणाहरूको क्षेत्र, अनुमान र धारणाहरूको अनिश्चितताको असर तल उल्लेख गरिएको छ ।

अवधारणा

लेखा नीतिहरूमा प्रयोग गरिएको अवधारणाहरू जसको प्रयोगले बैंकको वित्तीय विवरणहरूमा पहिचान गरिएको रकमलाई महत्वपूर्ण असर पार्न सक्छन् ति अवधारणाहरूको जानकारी तलका नोटहरूमा उल्लेख गरिएको छ ।

२.५. लेखाङ्कन नीतिमा परिवर्तन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले NFRS लागु गरे पश्चात् नयाँ लेखा नीतिहरूको अनुशरण गरि वित्तीय विवरण तयार पारिएको छ । सो लेखा नीतिहरू १ श्रावण २०७४ देखि लागु गरिएको छ । गत आर्थिक वर्षको रकमहरू पनि नयाँ लेखा नीतिहरूको अनुशरण गरि पुनः मापन र पुनः वर्गीकरण गरिएको छ ।

२.६. जारी भई लागु नभएका लेखामान

नेपालको लेखामान बोर्डले घोषणा नगरेको कारणले लागु नभएको तर अन्तरराष्ट्रिय लेखामान बोर्ड (IASB)ले जारी गरेको नयाँ लेखामानहरूको सूची तल दिइएको छ ।

A. IFRS - ९ वित्तीय उपकरणहरू

B. IFRS - १५ ग्राहकसँग सम्भौताबाट आम्दानी

C. IFRS - १६ पट्टा

२.७. लागु नगरिएका नयाँ लेखामान र तिनीहरूको व्याख्या

वित्तीय विवरण तयार भएको मितिसम्म जारी भएका तर लागु नभएका लेखामानहरू तल दिइएका छन्। बैंकले यी लेखामानहरू नियामक संस्थाबाट जारी भएपछि लागु गर्नेछ।

(I) IFRS-९ वित्तीय उपकरणहरू

जुलाई २०१४ मा अन्तरराष्ट्रिय लेखामान बोर्डले IFRS ९- “वित्तीय उपकरणहरू” जारी गर्‍यो जसले प्रारम्भिक अङ्किकरण गर्न अनुमति लिएपछि १ जनवरी २०१८ पछि IAS ३९ लाई प्रतिस्थापन गर्‍यो।

वर्गीकरण र मापन

वर्गीकरण र मापनको परिप्रेक्षमा, नयाँ लेखामानले इक्वीटी उपकरण र व्युत्पन्नहरू बाहेक सम्पूर्ण सम्पतिलाई संस्थाको सम्पत्ति प्रवन्ध गर्ने व्यापार नमुना र उपकरणको करारीय नगद प्रवाहको विशेषताहरूको आधारमा मूल्याङ्कन गराउँछ।

- IAS ३९ का मूल्याङ्कन गर्ने वर्गहरू प्रतिस्थापन भई नाफा नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा र अपलेखित लागतमा मूल्याङ्कन गरिन्छ। IFRS ९ ले अपलेखित लागतमा वा अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन हुन सक्ने उपकरणलाई अपरिवर्तनीय रूपमा नाफा/नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित गर्न अनुमति दिन्छ जसले मापन वा पहिचानमा हुने असंगतिलाई उल्लेखनीय रूपमा घटाउँछ वा समाप्त गर्दछ। इक्वीटी उपकरण जुन व्यापारको लागि लिइएको छ, त्यसलाई अपरिवर्तनीय रूपमा अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गर्न सकिन्छ र त्यस पश्चात भविष्यमा हुने फेयर भ्याल्युको परिवर्तनलाई नाफा/नोक्सान विवरणमा पुनर्वर्गीकरण गरीदैन।
- नाफा/नोक्सानको माध्यमबाट फेयर भ्याल्युको रूपमा मापन भएको दायित्वसँग सम्बन्धित, आफ्नै क्रेडिट जोखिमबाट उत्पन्न भएको नाफा/नोक्सानको गणना बाहेकका वित्तीय दायित्वहरू IAS ३९ मा भएको सँग बराबर छ। त्यस्तो उतारचढावलाई नाफा/नोक्सान विवरणमा पुनर्वर्गीकृत नहुने गरी अन्य विस्तृत आमदानीमा (OCI) लेखाङ्कन गरीने छ।
- वित्तीय सम्पत्ति र दायित्वको वर्गीकरणको लागि बैंकले NFRS ९ लाई लिएको छ। हानी नोक्सानी व्यवस्था मापन गर्न Incurred Loss Model प्रयोग गरीएको छ। जब नेपाल लेखामान बोर्डले नेपालमा IFRS ९ को पूर्ण संस्करण उच्चारण गर्दछ, तब बैंकले हानी/नोक्सानीको व्यवस्था “Incurred Loss Model” बाट “Expected Loss Model” प्रयोग गरेर गर्दछ।

IFRS-9 अनुसार वित्तीय सम्पत्तिमा हानी/नोक्सानीको अवलोकन

IFRS ९ ले मौलिक रूपमा कर्जा हानी/नोक्सानी व्यवस्थाको परिवर्तन गर्नेछ। यो लेखामानले IAS ३९ को “Incurred Loss Model” लाई “Expected Loss Model” ले प्रतिस्थापन गर्‍यो। बैंकले आफ्नो ग्राहकलाई दिएको कर्जाहरू, फेयर भ्याल्युमा मापन नभएमा वित्तीय सम्पत्तिहरू, कर्जा प्रतिबद्धता र वित्तीय जमानतहरूमा अपेक्षित हानी/नोक्सानी (Expected Loss) को व्यवस्था अभिलेख गर्दछ।

यो व्यवस्था अपेक्षित कर्जा नोक्सानीको आधारमा हुनेछ। यसले अब आउने बाह्र महिनामा हुने डिफल्ट (Default) को सम्भावनामा गणना गर्दछ। यदि कर्जा प्रवाह गरेको मिति देखि उक्त कर्जामा कर्जा जोखिमको उल्लेखनीय वृद्धि भएको अवस्थामा, हानी/नोक्सानी व्यवस्था उक्त कर्जाको समयअवधि भरी हुने डिफल्ट (Default) को सम्भावनाको आधारमा गणना हुन्छ।

Expected Credit Loss (ECL) गणना गर्न बैंकले वित्तीय उपकरणको उपयोगी समयमा आउने डिफल्ट (Default) को

जोखिम अनुमान गर्नेछ। Expected Credit Loss हर वित्तीय सम्पतिको उपयोगी समयमा अनुमान गरीएका प्रवाह हुने नगदको कमीको वर्तमान मूल्यमा आधारित हुन्छ।

यो भनेको :

- बैंकलाई तिर्न बाँकी करारीय नगद प्रवाह र
- बैंकले अपेक्षा गरेको नगद प्रवाहलाई प्रभावी दरको पैयोग गरी ल्याएको वर्तमान मूल्यको भिन्नता हो।

IAS ३९ सँगको तुलनामा, IFRS ९ अनुसार हुने हानी/नोक्सानी व्यवस्था बढी अस्थिर रहने अपेक्षा छ जसले हानी/नोक्सानी व्यवस्थाको वर्तमान व्यवस्था भन्दा बढाउने छ। IFRS ९ अन्तर्गतको हानी/नोक्सानी मापन विधि तल उल्लेख गरीएको छ।

- पहिलो तह, सक्रिय कर्जा : जब कर्जाहरू पहिला पहिचान हुन्छन्, बैंकले बाह्र महिनामा अपेक्षित कर्जा नोक्सनहरूमा आधारित व्यवस्था पहिचान गर्छ।
- दोस्रो तह, निष्कृत कर्जा: जब कर्जामा कर्जा जोखिमको उल्लेखनिय वृद्धि हुन्छ, बैंकले कर्जाको उपयोगी समयभरी हुने व्यवस्था अभिलेख गर्छ।
- तेस्रो तह, बिग्रिएका कर्जा (Impaired Loans): यी कर्जामा कर्जाको उपयोग समय भरी हुने अपेक्षित हानी/नोक्सानी पहिचान गर्छ। थप तेस्रो तहमा बैंकले कर्जाको परिषोधित मूल्यमा हानी/नोक्सानी घटाएर आएको खुद मूल्यमा ब्याज आम्दानी गणना गर्दछ।

(II) IFRS १५ ग्राहकसँगका सम्झौताबाट हुने आम्दानी (Revenue from Contracts with Customers)

मे, २०१४ मा IASB ले IFRS १५ ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी जारी गर्नु जुन १ जनवरी २०१८ को सुरुवातदेखि लागु हुन्छ र प्रारम्भिक समय देखि पनि लागु गर्न सकिन्छ र यो लेखामान नेपाल लेखामान बोर्ड ले घोषणा गर्न बाँकी छ। बैंकले IFRS १५, सुरुवातदेखि लागु गर्ने योजना गरेको छैन र कुनै पनि प्रभावको मूल्याङ्कन गरेको छैन।

IFRS १५ ले आम्दानी पहिचान गर्ने सिद्धान्तहरू परिभाषित गर्छ र त्यो सबै ग्राहकसँगको सम्झौतालाई लागु हुनेछ। वित्तीय उपकरणहरूका अभिन्न ब्याज तथा शुल्क आम्दानी र पट्टाहरू निरन्तर रूपमा IFRS १५ को क्षेत्रबाहिर पर्दछ र अरू लागु गरीएका लेखामानबाट विनीयमित हुनेछ।

यो लेखामानले आम्दानीको प्रकृति, सीमा र समय तथा आम्दानीको अनिश्चितता र ग्राहकसँग सम्बन्धित नगद प्रवाहको सन्दर्भमा आवश्यक प्रकटीकरणको लागि विस्तृत निर्दिष्ट गर्छ।

(III) IFRS १६ पट्टा (Leases)

पट्टाको लेखाङ्कनको लागि IASB ले जनवरी २०१६ मा “IFRS १६ - पट्टा” नयाँ लेखामान जारी गर्नु तर यो लेखामान NASB ले घोषणा गर्न बाँकी छ। बैंकले, IFRS १६ को सुरुवातमा लागु गर्ने प्रत्याशित गरेको छैन र कुनै पनि प्रभावको मूल्याङ्कन गरेको छैन।

लेसरको लागि पट्टा लेखाङ्कनमा नयाँ मानले कुनै महत्वपूर्ण परिवर्तन गरेको छैन तथापि सम्पतिको प्रयोग गर्ने अधिकारले गर्दा लेसी (पट्टामा लिने)ले धेरै जसो पट्टाहरू आफ्नो वित्तीय विवरणमा पट्टा दायित्वको रूपमा लेखाङ्कनगर्नुपर्नेछ। लेसी (भाडामा लिने) ले पट्टा पहिचान गर्न एउटै किसिमको तरिका अपनाउनु पर्छ तर छोटो अवधिको पट्टा र कम मूल्यका पट्टा सम्पति भने पहिचान नगर्न पनि सक्छ। सामान्यतया, पहिचान भएका पट्टाको नाफा/नोक्सान पहिचान गर्ने ढाँचा वर्तमानमा वित्तीय पट्टा लेखाङ्कन गर्ने तरिकासँग मिल्दो जुल्दो हुनेछ जसमा

वित्तीय खर्च (Financial Expense) र ह्रास कट्टी नाफा/नोक्सान विवरणमा छुट्टै पहिचान गरिन्छ ।

२.८. छुट (Discounting)

वित्तीय सम्पत्ति तथा दायित्व जुन दिर्घकालीन प्रकृतिका छन्, एक वर्ष वा त्यो भन्दा बढी पछि प्राप्त योग्य र भुक्तानी योग्य छन्, उपयुक्त छुट दर (Discount Rate) जसले बजारदर भल्काउँछ, प्रयोग गरी छुट (Discounting) गरिएको छ । उचित तरिकाले सम्पत्ति तथा दायित्वको ब्याज आम्दानी र खर्चहरू पहिचान गरिएको छ ।

२.९. निरन्तरताको आधार (Going Concern basis)

व्यवस्थापनले आफ्नो व्यवसाय निरन्तर रूपमा (going concern basis) चलिरहन्छ, भन्ने क्षमताको समीक्षा गरेको छ । व्यवसाय भविष्यमा अनवरत रूपमा चलिरहनको लागि व्यवस्थापनसंग पर्याप्त स्रोतहरू छन् भनी विश्वस्त छ । व्यवस्थापनलाई कुनै अर्थपूर्ण अनिश्चितताको खबर छैन, जसले बैंक निरन्तर रूपमा (going concern basis) चलिरहने क्षमतामा शंका उत्पत्ति गराउँदछ । यसकारणले बैंकको वित्तीय विवरणहरू निरन्तरताको आधार (going concern basis) मा बनाईएको छ ।

२.१०. अनुमान र धारणाहरू

आर्थिक वर्ष २०७४/२०७५ मा महत्वपूर्ण जोखिमको अर्थपूर्ण समायोजन गर्नका लागि लिएको अनिश्चितताका धारणा र अनुमानको बारेमा जानकारी तल उल्लेख छ ।

२.११ वित्तीय उपकरणहरूको फेयर भ्याल्यु

वित्तीय विवरणमा अभिलेख भएका वित्तीय सम्पत्ति र वित्तीय दायित्वको फेयर भ्याल्यु निर्धारण गर्दा बजार मूल्य र जसको बजार मूल्य छैन, तिनीहरूलाई विभिन्न मूल्याङ्कन विधि जसमा “गणितीय नमुना” समावेश गरि प्रयोग गरिन्छ ।

बैंकले फेयर भ्याल्युको मापन फेयर भ्याल्यु पदानुक्रम (Fair Value hierarchy) प्रयोग गरेर बनाउँदछ जसले मापनको लागि प्रयोग गरेका आधारहरूको महत्व भल्काउँदछ ।

२.१२. कर्जा तथा सुविधामा भएको हानी/नोक्सानी व्यवस्था

NFRS ९ मा उल्लेख Incurred loss model प्रयोग गरि कर्जा तथा सुविधामा भएको हानी/नोक्सानी व्यवस्था गणना गरिएको छ । बैंकले कर्जा तथा सुविधामा भएको हानी/नोक्सानी व्यवस्था मापन गर्दा ICAN ले जारी गरेको कारभ आउट (carve out) लागु गरेको छ जसले हानी/नोक्सानी व्यवस्था Incurred loss model अथवा ने.रा.बैंकको निर्देशिका अनुसारको जुन उच्च हुन्छ त्यो अभिलेख गर्ने विकल्प दिएको छ ।

बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो प्रत्येक महत्वपूर्ण (individually significant) कर्जामा हानी/नोक्सानी व्यवस्था आफ्नो नाफा/नोक्सान विवरणमा प्रदान गर्न पर्ने वा नपर्ने समीक्षा गर्दछ । हानी/नोक्सानी व्यवस्थाको निर्धारण गर्न व्यवस्थापनले अपेक्षित नगद प्रवाहको अनुमान गर्दछ । यस्तो अनुमानहरू विभिन्न धारणाको आधारमा आधारित हुने हुँदा वास्तविक नतिजा भन्दा फरक हुन सक्छ जसले गर्दा भविष्यमा हानी/नोक्सानीको व्यवस्थामा परिवर्तन हुन सक्छ ।

व्यक्तिगत हानी/नोक्सानी प्रावधान व्यवस्था व्यक्तिगतरूपमा मूल्याङ्कन गरिएको वित्तीय सम्पत्तिहरूमा लागु हुन्छ जुन भविष्यमा प्राप्त हुने अपेक्षित नगद प्रवाहको वर्तमान मूल्य (present value) मा आधारित हुन्छ । यी नगद प्रवाहहरू अनुमान गर्दा व्यवस्थापनले ग्राहकको आर्थिक अवस्था र धिताको खुद वास्तविक मूल्यलाई (net realizable value) आधार मान्दछ । प्रत्येक हानी भएको सम्पत्तिलाई उसको गुणलाई लिएर कसरत रणनीति (workout strategy) र प्राप्त गर्न सकिने नगद प्रवाहको अनुमानको आधारमा समीक्षा गरिन्छ ।

सामुहिक हानी/नोक्सानी व्यवस्था निम्न कर्जामा स्थापना हुन्छ :

१. समान कर्जा तथा सापटीको समुह, जसलाई व्यक्तिगत महत्वपूर्ण (individually significant) मानिदैन ।
२. व्यक्तिगत महत्वपूर्ण (individually significant) मानिएको सामुहिक कर्जा तथा सापट जसमा विशेष हानी/नोक्सानी (specific impairment) स्थापना हुँदैन ।

समान कर्जा तथा सापटको समुहमा सामुहिक हानी/नोक्सानी व्यवस्था स्थापना गर्दा तथ्यांकीय नमुना (model) जस्तै खुद प्रवाह दर विधि (risk migration analysis) प्रयोग हुन्छ । यो बाहेक पछिल्ला वर्षका हानी दरको अनुभव (historical loss rate experience) मा शुत्र विधि प्रयोग गरी सामुहिक हानी/नोक्सानी व्यवस्था गरिएको छ । पछिल्ला वर्षका हानी दरको अनुभव (historical loss rate experience) निकाल्न कर्जाको भाखा नाघेको दिनको आधारमा तथ्यांकीय नमुना तयार गरि विश्लेषण गरिएको छ । यस्तो हानीको व्यवस्थाले वितीय विवरणको मितिमा आर्थिक अवस्था र कर्जाको नोक्सान सही अनुरूप देखाउँछ भनी व्यवस्थापनले उचित धारणा लिएको छ । यी हानी दरहरु वास्तविक हानी दरसंग निरन्तर रूपमा पुनरावलोकन गरिन्छ ।

सामुहिक हानी नोक्सानीको आंकलन गर्दा व्यवस्थापनले विभिन्न कारकहरू ध्यानमा राख्छ जस्तै क्रेडिट गुणस्तर, कर्जा धितो अनुपात, पुन संरचना गरिएका असल ऋणहरूको स्तर पोर्टफोलियाको आकार र आर्थिक कारकहरू चाहिएको जति व्यवस्था अनुमान गर्न, गत वर्षका अनुभव (historical experience) र चालु आर्थिक अवस्थाका आधारमा निहित (inherent) हानीलाई तथ्याङ्कीय नमुना प्रयोग गरी कसरी रोक्ने भन्ने धारणाहरु बनाइन्छ । सामुहिक व्यवस्थाको सही मापन व्यवस्था मापन गर्दा प्रयोग भएका परिमितहरु र धारणामा निर्भर गर्दछ ।

२.१३. फेयर भ्याल्युमा मापन गरिएको वित्तीय लगानीहरूको हानी /नोक्सानी

लागत भन्दा कम हुने गरि फेयर भ्याल्युमा महत्वपूर्ण वा लामो समयसम्म गिरावट भएको बेला बैकले फेयर भ्याल्युमा मापन गरिएका लगानीहरूको हानी/नोक्सानी खर्चको अभिलेख गर्दछ ।

२.१४. सम्पत्ति र उपकरणहरूको उपयोगी जिवन

प्रत्येक आर्थिक वर्षको अन्त्य (reporting) मितिमा बैकले सम्पत्तिको अवशिष्ट मूल्य, सम्पत्तिको हासकट्टिको पद्धति र उपयोगी जीवन समीक्षा गर्दछ । यी मूल्यहरू, दर र पद्धतिको अनुमान गर्दा व्यवस्थापनले आफ्नो निर्णय प्रयोग गरेका हुनाले ती तत्वहरु अनिश्चित हुन्छन् । सम्पत्ति र उपकरणको उपयोगी जीवनका विवरण नोट न. ४.३६ “हासकट्टि र परिषोधन” मा खुलासा गरिएको छ ।

२.१५. स्थगन कर सम्पत्ति

स्थगन कर सम्पत्ति कर नोक्सानीको बेलामा पहिचान गरिन्छ । स्थगन कर सम्पत्ति त्यो हद सम्म मात्र पहिचान गरिन्छ, भविष्यमा उपलब्ध हुने कर योग्य नाफाले त्यस्तो कर नोक्सानीमा मिलान गर्न सकिन्छ । स्थगन कर सम्पत्तिको मूल्याङ्कन गर्न अनुमानको आवश्यक पर्छ जुन कर सम्पत्ति फिर्ता हुने उपयुक्त समय, भविष्यमा हुने कर योग्य नाफा, भविष्यको कर योजनाको रणनीतिमा आधारित हुन्छ ।

२.१६. परिभाषित लाभ दायित्व

परिभाषित लाभ योजनाको दायित्व विमाङ्किक मूल्याङ्कन प्रयोग गरेर निर्धारण गरिन्छ । यो विमाङ्किक मूल्याङ्कनको मूल्याङ्कन गर्दा छुट दर, (Discount rate) सम्पत्तिमा अपेक्षित प्रतिफल दर, तलवमा हुने वृद्धिदर, बहिर्गमन दर, मृत्युदरलाई आधार मानेर गरिन्छ । यो योजना दीर्घकालीन भएकोले यस्ता अनुमानमा अनिश्चितता रहन्छ ।

२.१७. दायित्व, प्रतिबद्धता र आकस्मिकताको व्यवस्था

बैंकले आफ्नो व्यवसायमा कसैबाट कानूनी दावी प्राप्त गर्न सक्छ। व्यवस्थापनले यस्ता कुनै दावी जसको व्यवस्था गर्नुपर्छ त्यसको अनुमान गर्दछ। कानूनी दावीहरू टुङ्गिने अवधि र आर्थिक लाभको बाहिरी प्रवाहको निश्चितता हुँदैन। समय र लागत अन्ततः सम्बन्धित न्याय प्रणालीका प्रक्रियाहरूमा निर्भर गर्दछ।

अनिश्चितता र महत्वपूर्ण निर्णयको धारणामा प्रयोग भएको माथि उल्लेखित लेखा नीति बाहेक, जसको वित्तीय विवरणमा पहिचान भएका रकममा महत्वपूर्ण असर पर्ने जानकारीहरू नोट ४.२८ मा उल्लेख गरिएका छन्।

२.१८. कार्यात्मक र प्रस्तुति मुद्रा

वित्तीय विवरणमा समावेश गरिएका बुँदाहरू बैंकले कार्य गर्ने प्रथमिक आर्थिक वातावरणको प्रयोग हुने मुद्राको मापन गरिएको छ। यी वित्तीय विवरणहरू नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ जुन बैंकको कार्यात्मक र प्रस्तुति मुद्रा हो।

२.१९. वित्तीय विवरणको प्रस्तुति

वित्तीय विवरणमा प्रस्तुत भएका बैंकको सम्पत्ति तथा दायित्वहरूलाई त्यसको विशेषता अनुसार समूह बनाइ क्रमाअनुसार सूचीबद्ध गरिएको छ जसले त्यसको सापेक्ष तरलता र परिपक्वता ढाँचा प्रतिबिम्बित गर्दछ।

२.२०. अफसेटिंग

बैंकसँग अफसेट गर्ने कानूनी अधिकार प्राप्त हुँदा र उक्त सम्पत्ति र दायित्वलाई खुद आधार (net basis) मा राफसाफ गर्ने नियत राखेको अवस्थामा मात्र वित्तीय सम्पत्ति र वित्तीय दायित्वलाई अफसेट (offset) गरी खुद रकम (net amount) लाई वित्तीय विवरणमा प्रस्तुत गरिएको छ। NFRS, IFRIC, र SIC र बैंकको उल्लेखित महत्वपूर्ण लेखा नीति स्वीकृत नदिए सम्म आय र खर्चलाई नाफा तथा नोक्सान विवरणमा अफसेट गरिएको छैन।

२.२१. अर्थपूर्ण तथा एकत्रीकरण

वित्तीय विवरणमा हरेक अर्थपूर्ण वस्तुलाई छुटाछुट्टै रूपमा प्रस्तुत गरिएको छ। कार्य र स्वभाव छुटाछुट्टै भएका वस्तुहरूलाई पनि अलगगै प्रस्तुत गरिएको छ। NAS १ वित्तीय विवरणको प्रस्तुती अन्तर्गत अर्थपूर्ण भनी ठहर नभएको वित्तीय विवरणका टिप्पणीहरूलाई व्यवस्थित तरिकामा प्रस्तुत गरिएको छ जसले वित्तीय विवरणलाई पारदर्शी तथा स्पष्ट भएको प्रमाणित गर्दछ। महत्वपूर्ण जानकारीलाई महत्त्वहीन जानकारीसंग लुकाएर वा भिन्न स्वभाव र कार्य भएका महत्वपूर्ण वस्तुलाई एकत्रीत गरि वित्तीय विवरणको स्पष्टता संग सम्झौता गरिएका छैनन्।

३. महत्वपूर्ण लेखाङ्गन नीतिहरू

३.१ मापनको आधार

वित्तीय विवरणमा निम्न लिखित बाहेक वित्तीय विवरणहरू ऐतिहासिक मूल्य सम्मेलन (historical cost convention) अन्तर्गत तयार गरिएको छ।

- वित्तीय उपकरणका फेयर भ्याल्यु र हानी / नोक्सानी

परिभाषित लाभ दायित्व जहाँ, परिभाषित लाभ दायित्वको लागि खुद दायित्व परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा कुल जम्मा योजना सम्पत्ति घटाई विमांकिक हानी/लाभ (actuarial losses/gains) र ब्याज लागत (interest cost) र अतीतका सेवा लागत (past service cost) जोडेर पहिचान गरिएको छ।

३.२ एकीकृतताको आधार

(क) व्यापार समायोजन

नेपाल लेखामान NFRS 10 (Consolidated Financial Statement) को अनुसार समूहको वित्तीय विवरणमा बैंक र यसको सहायकहरूको वित्तीय विवरणहरू समेकन समावेश भएका छन् ।

समूहले अधिग्रहण मितिमा तेस्रो पक्षलाई तिरेको रकम (consideration) मा गैह्र नियन्त्रित स्वार्थ (यदि भएमा) अधिग्रहण गर्दा पहिचानयोग्य सम्पत्तिको फेयर भ्याल्यु र वहन दायित्वको खुद रकम घटाएर ख्याति पहिचान गर्दछ । जब त्यो रकम (consideration) नकरात्मक हुन्छ, खरिद गर्दा मोलमलाईमा भएको लाभ (bargain purchase gain) लाई तुरुन्तै नाफा/नोक्सान विवरणमा अभिलेख गरिन्छ ।

(ख) गैह्र नियन्त्रित स्वार्थ

नेपाल लेखामान NFRS 10 (Consolidated Financial Statement) ले गैह्र नियन्त्रित स्वार्थलाई एक सहायकको पूँजीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुख्य कम्पनीको पहुँच नभएको भनि वर्णन गर्दछ । समान शब्द “अल्पसंख्यक स्वार्थ” (minority interest) भनि पहिलेको लेखामानमा प्रयोग गरिएको थियो। गैह्र नियन्त्रित स्वार्थले कम्पनीको स्वामित्वलाई बुझाउँछ जसले ती शेयरधनीलाई कम्पनीको नियन्त्रण दिदैन ।

(ग) सहायक कम्पनीहरू

सहायक संस्थाहरू ती संस्था हुन जो बैंकद्वारा नियन्त्रित हुन्छन । ती संस्थाहरूबाट पाउने प्रतिफलमा आफ्नो संलग्नताको अधिकार र प्रतिफलमा आफ्नो नियन्त्रण प्रयोग गरेर हेरफेर गर्न सक्ने क्षमता राख्दछ भने बैंकको ती संस्थाहरूमा आफ्नो नियन्त्रण (control) भएको मानिन्छ । यदि तथ्य र परिस्थितिले नियन्त्रण निर्धारण गर्ने तत्वहरूमा परिवर्तन भएको इङ्गीत गरेको छ भने बैंकले आफ्नो आर्थिक वर्षको अन्तयमा ती संस्थाहरूलाई नियन्त्रण गर्छ या गर्दैन भनी पुनरावलोकन गर्दछ ।

सहायक कम्पनीहरूको वित्तीय विवरण बैंकले नियन्त्रण गरेको दिन देखी नियन्त्रण गुमेको दिन सम्म स्वकृत गरिन्छ । बैंकको सहायक संस्थाको वित्तीय विवरण, बैंकको रिपोर्टिङ वर्ष अनुरूप स्थिर लेखा नीति प्रयोग गरी बनाइएको छ ।

(घ) नियन्त्रण गुमाउनु

सहायकको नियन्त्रण गुमाउनु हानी एक लेनदेन वा घटना हो, जहाँ मुख्य कम्पनीले अर्को पक्षलाई आफ्नो नियन्त्रण स्वार्थ बेच्दछ । यदि मुख्य कम्पनीले सहायक माथिको नियन्त्रण गुमाउँछ भने, मुख्य कम्पनीले:

- वित्तीय अवस्थाको एकीकृत विवरणमा उक्त सहायकको सम्पत्ति र दायित्वलाई पहिचानबाट हटाउँदछ (derecognizes) ।
- नियन्त्रण गुमाउँदा सहायकमा कुनै पनि लगानीलाई सञ्चित छ भने त्यस्तो लगानीलाई सान्दर्भिक मानक NFRSs अनुसार अभिलेख गर्दछ । उक्त सञ्चित लगानीलाई NFRS ९ अनुरूप फेयर भ्याल्युमा पहिचान गर्दछ ।
- नियन्त्रित स्वार्थ गुमाउँदा जोडिएका सम्बन्धित लाभ र हानि पहिचान गर्दछ ।

(ङ) एकीकृततामा हटाईएका लेनदेनहरू

सहायक र मुख्य कम्पनी बीचमा सबै अन्तर समूह लेनदेन एकीकृत विवरण तयार पार्दा हटाईएको छ ।

३.३ नगद र नगद समान

नगद प्रवाह विवरणहरूमा उल्लेख गरिएको नगद र नगद समान अन्तर्गत नगद मौज्दात प्रतिबन्धित नभएका नेपाल राष्ट्र बैंकमा रहेका चल्ती खाताहरू, वित्तीय संस्थाहरूसँग रहेको मौज्दात र तीन महिना वा कमको परिपक्वता रहेको लगानी रहेका छन् ।

३.४ वित्तीय उपकरण-प्रारम्भिक पहिचान र पछिको मापन

३.४.१ पहिचान मिति

वित्तीय उपकरणहरू शुरुमा व्यापार मितिमा पहिचान गरिन्छ । व्यापार मिति त्यो मिति हो जुन दिन बैंक उपकरणको प्रावधानहरूसँग अनुबन्धित हुन्छ । यसमा व्यापारको नियमित तरिका समावेश हुन्छ जहाँ वित्तीय सम्पत्तिको खरिद विक्रि पश्चात् बजारले स्थापना गरेको विनियमन अनुसार सम्पत्ति वितरण हुन्छ ।

वित्तीय उपकरणको प्रारम्भिक मापन

प्रारम्भिक मान्यतामा वित्तीय साधनको वर्गीकरण तिनीहरूको प्राप्तीको उद्देश्य र विशेषताहरूमा निर्भर गर्दछ । नाफा वा नोक्सानबाट उचित मूल्यमा अभिलेख गरिएको विनियम सम्पत्ति र विनियम दायित्व बाहेक सबै वित्तीय उपकरणहरूलाई प्रारम्भिक रूपमा सहि मूल्यका साथै कारोबार लागतमा मापन गर्नुपर्दछ ।

३.४.२ वित्तीय सम्पत्ति वा दायित्व वर्गीकरण

बैंकले वित्तीय सम्पत्तिलाई तल उल्लेखित मापनमा वर्गीकरण गरेको छः

- जसलाई फेयल भ्याल्युमा मापन गरिन्छ । (या त अन्य विस्तृत आम्दानीको माध्यमले या नाफा/ नोक्सानको माध्यमले र
- जसलाई अपलेखित लागतमा मापन गरिन्छ ।

यस्तो वर्गीकरण वित्तीय सम्पत्ति र वित्तीय सम्पत्तिको नगद प्रवाहको अनुबन्धित अवधिलाई प्रबन्ध गर्ने बैंकको व्यावसायिक मोडेलमा निर्भर गर्दछ ।

बैंकले त्यो बेला सम्म वित्तीय दायित्वलाई अपलेखित लागतमा वर्गीकरण गर्छ जबसम्म दायित्वलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा नामित गरेको हुँदैन अथवा जबसम्म दायित्वलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गर्नुपर्दैन ।

वित्तीय अवस्थाको विवरणमा व्यापारको लागि लिइएको सम्पत्ति र दायित्वलाई फेयर भ्याल्युमा अभिलेख र मापन गरिन्छ । फेयर भ्याल्युमा आएको परिवर्तनहरूलाई खुद व्यापार आम्दानीमा देखाइन्छ । व्याज र लाभांश आम्दानीलाई खुद व्यापार आम्दानीमा तब रेकर्ड गरिन्छ जब त्यो अनुबन्धात्मक सर्त अनुसार हुन्छ वा जब भुक्तानीको अधिकार स्थापित हुन्छ ।

३.४.३ अपलेखित लागतमा मापन गरिएको वित्तीय उपकरणक

वित्तीय उपकरणलाई अपलेखित लागतमा मापन गरिन्छ जहाँ उल्लेखित कुरा छन्ः

- अनुबन्धात्मक शर्तहरू जसले तोकिएको मितिमा नगद प्रवाह गर्दछ । जहाँ नगद प्रवाहले तिर्न बाँकी रहेको सावाँको साँवा र व्याजको मात्र भुक्तानी हो भनी प्रतिनिधित्व गर्दछ ।
- व्यावसायिक मोडेलमा लिइएको छ र जसको उद्देश्य अनुबन्धित नगद प्रवाहको संकलनद्वारा प्राप्त हुनेछ ।

यी वित्तीय उपकरणलाई प्रारम्भमा फेयर भ्याल्युमा, सीधा उल्लेखनीय लेनदेन लागत (directly attributable transaction costs) जोडी पहिचान गरिन्छ। त्यसपश्चात् प्राभावी ब्याजदर (EIR) प्रयोग गरी परिशोधित मूल्यमा मापन गरिन्छ। वित्तीय उपकरणको हानी नोक्सानी व्यवस्था अनुसूची ३.६ “वित्तीय सम्पत्तिको हानी नोक्सानी” मा उल्लेख गरे अनुसार खर्च भएको हानी नोक्सानी मोडेल (Income Loss Model) मा आधारित छ।

वित्तीय उपकरण जुन अपलेखित लागतमा मापन गरिएको छ जसमा नोट ४.१ नगद र नगद समान, नोट ४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात, नोट ४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, नोट ४.६ बैंक तथा वित्तीय संस्थाबाट कर्जा तथा सापट नोट ४.७ ग्राहकलाई कर्जा र सापट, नोट ४.८ धितोपत्रमा लगानी समावेश गरेको छ।

३.४.४ अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्याल्युमा मापित वित्तीय उपकरण

ऋण उपकरणहरू

ऋण उपकरणहरूमा गरेको लगानीलाई अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ जब:

- अनुबन्धात्मक शर्तहरू जसले तोकिएको मितिमा नगद प्रवाह गर्दछ: जहाँ नगद प्रवाहले तिर्न बाँकी रहेको साँवाको साँवा र ब्याजको मात्र भुक्तानी हो भनी प्रतिनिधित्व गर्दछ।
- व्यावसायिक मोडेलमा लिइएको छ र जसको उद्देश्य अनुबन्धित नगद प्रवाहको संकलन द्वारा र विक्री मार्फत प्राप्त हुन्छ।

यी ऋण उपकरणलाई प्रारम्भमा फेयर भ्याल्युमा सिधा उल्लेखनीय लेनदेन लागत (directly attributable transaction costs) जोडी मापन गरिन्छ। फेयर भ्याल्युमा आएको परिवर्तनले भएको नाफा-नोक्सानलाई अन्य पहिचान विस्तृत आम्दानी लिई छुट्टै इक्विटीमा समावेश गरिन्छ। हानी/नोक्सानी व्यवस्था वा फिर्ता, ब्याज आम्दानी र विदेशी विनिमय लाभ/हानिलाई नाफा-नोक्सान विवरणमा अभिलेख गरिन्छ।

इक्विटी उपकरण

इक्विटी उपकरणमा गरेको लगानी जुन व्यापारको लागि राखिएको हुँदैन त्यसलाई अन्य विस्तृत आम्दानीद्वारा फेयर भ्याल्युमा मापन गरिन्छ, जहाँ व्यवस्थापनले अपरिवर्तनीय निर्वाचन गरेको हुन्छ।

३.४.५ वित्तीय उपकरण जसलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ

नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित उपकरणहरूमा निम्न पर्दछन:

- जुन व्यापारको लागि लिएको उपकरण।
- प्रारम्भको अभिलेखमा नाफा/नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा नामित गर्ने भनी मापन गरिएको।
- ऋण उपकरणसँग रहेको अनुबन्धित शर्तहरूको नगद प्रवाह जसले साँवा-ब्याजको एक्लो भुक्तानीको प्रतिनिधित्व गर्दैन।

वित्तीय उपकरण जसलाई प्रारम्भमा नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरेकालाई फेयर भ्याल्युमै पहिचान गरिन्छ र लेनदेन लागतलाई आम्दानी विवरणमा अभिलेख गरिन्छ। त्यसपछि तिनीहरूलाई फेयर भ्याल्युमा मापित गरि सिर्जना भएको हानी / नोक्सानीलाई आम्दानी विवरणमा पहिचान गराइन्छ।

(क) व्यापारको लागि वित्तीय उपकरण (held for trading)


वित्तीय उपकरणलाई व्यापारको लागि भनी निम्न अवस्थामा वर्गीकरण गरिन्छ :

- जब त्यसको खरिद सिद्धान्तका विक्री अथवा पुनःखरिद गर्ने उद्देश्यले लिएको छ ।
- त्यसता उपकरणहरू छोटो अवधिमा नाफा कमाउने प्रमाण देखाएका सामुहिक व्यवस्थापन भएका वित्तीय उपकरणका भाग बनेका हुन्छन् ।
- त्यो कुनै व्युत्पन्न (derivative) हो ।

(ख) प्रारम्भिको अभिलेखमा नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा नामित गर्ने भनी मापन गरिएको

प्रारम्भिक पहिचान गर्दा, वित्तीय उपकरणलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गर्ने भनी नामित गर्न सकिन्छ । वित्तीय उपकरणलाई तब मात्र (नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा) नामित गरिन्छ, जब त्यसले गर्दा मापन र पहिचानमा हुने असंगतिहरूलाई हटाउने वा समाप्त गर्ने गर्दछ जुन असंगतिहरू वित्तीय सम्पत्ति वा दायित्व विभिन्न आधारमा मापन गर्दा सृजना भएको हुन्छ ।

३.४.६ NFRS 9 भित्र वित्तीय सम्पत्ति र दायित्वलाई वर्गीकरण गर्ने प्रक्रिया



वित्तीय उपकरणको वर्गीकरण

बैंकले वित्तीय उपकरणहरूलाई उल्लेखित वर्गमा वर्गीकरण गर्छ:

NFRS ९ अनुसार:

NFRS ९ ले परिभाषित गरेको वर्गीकरण:

NFRS ९ को वर्गीकरण		उपसमूह		सम्पत्ति / दायित्व	
वित्तीय सम्पत्ति	नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन	व्यापारको लागि वित्तीय उपकरण	ऋण धितोपत्र	छैन	
			इक्वीटि धितोपत्र	छैन	
		नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित	ऋण धितोपत्र	छैन	
			इक्वीटि धितोपत्र	छैन	
	परिशोधित लागतमा मापन गरिएको	वित्तीय संस्थालाई कर्जा तथा सापट	व्यक्तिगत कर्जा तथा सापट	ओभरड्राफ्ट	छ
				क्रेडिट कार्ड	छ
				आवधिक कर्जा	छ
				मोर्टगेज कर्जा	छ
			संस्थागत कर्जा तथा सापट	ठुला ग्राहक	छ
				साना तथा मझौला व्यवसाय	छ
		ऋण धितोपत्र	सूचीकृत	छैन	
			सूचीकृत नभएका	छैन	
अन्य प्राप्तहरू			छ		
अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापित		ऋण धितोपत्र	सूचीकृत	छैन	
	इक्वीटि धितोपत्र		सूचीकृत	छ	
	सूचीकृत नभएका		छ		
वित्तीय दायित्व	नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन	व्यापारको लागि वित्तीय दायित्व		छैन	
		नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित		छैन	
	परिशोधित लागतमा मापन गरिएको	बैंक तथा वित्तीय संस्थाबाट निक्षेप		छ	
		ग्राहकबाट निक्षेप	खुद्रा ग्राहक	छ	
			संस्थागत ग्राहक	छ	
			साना तथा मझौला व्यवसाय	छ	
			अन्य	छ	
ऋणपत्रहरू		छ			
अन्य वित्तीय दायित्व		छ			
वासलात बाहिरको वित्तीय उपकरण	कर्जा प्रतिबद्धता		छ		
	जमानत, स्वीकृति र अन्य वित्तीय दायित्व		छ		

३.४.७ फेयर भ्याल्युको निर्धारण

“फेयर भ्याल्यु” त्यो मूल्य हो जुन क्रमिक लेनदेन गर्ने बजार सहभागीहरूबीच मापन मितिमा सम्पत्ति बेच्दा लिइन्छ वा दायित्व हस्तान्तरण गर्दा तिरिन्छ। फेयर भ्याल्युको मापन सम्पत्ति बेच्दा गर्ने लेनदेन वा दायित्व स्थानान्तरण गर्ने तल उल्लेखित ठाउँमा अनुमानको आधार हुन्छ :

- सम्पत्ति र दायित्वको मुख्य बजारमा वा
- मुख्य बजार नभएको खण्डमा, सम्पत्ति र दायित्वको सबैभन्दा नाफादायक बजारमा

वित्तीय विवरणमा मापन वा वर्गकृत गरिएका सम्पूर्ण सम्पत्ति र दायित्वहरूलाई फेयर भ्याल्युको क्रम अनुसार हुन्छ (Fair Value Hierarchy) तल वर्णन गरिएको छ।

तह १- वित्तीय उपकरण

ती उपकरण जहाँ मूल्य निर्धारण गर्न प्रयोग गरिएको आधारहरू समान (identical) सम्पत्ति र दायित्वको लागि सक्रिय बजारबाट निकालेको असमायोजित सूचिकृत मूल्य हो र मापन मितिमा बैंकको पुग्ने पहुँच छ। बैंकले बजारलाई सक्रिय तब मान्दछ जबसमान सम्पत्ति वा दायित्वको मात्राहरू (volume) र तरलताको आधारमा पर्याप्त व्यापार क्रिपकलाप हुन्छन् र सूचिकृत मूल्य उपलब्ध हुन्छ।

तह २ -वित्तीय उपकरण

ती उपकरण जहाँ मूल्य निर्धारण गर्न प्रयोग गरिएको महत्वपूर्ण आधारहरू सिधा वा अप्रत्यक्ष रूपमा देखिने (observable) बजार तथ्याङ्कबाट आर्जित गरिन्छ र उपकरणको सम्पूर्ण जीवन अवधिभरि उपलब्ध हुन्छ। त्यस्तो आधारहरूमा उस्तै (similar) सम्पत्ति र दायित्वको सक्रिय बजारमा रहेको सूचिकृत मूल्य उस्तै (similar) उपकरणको लागि असक्रिय बजारमा रहेको सूचिकृत मूल्य र अन्य देखिने (observable) आधारहरू र प्रतिफल (yield) लागु हुने अस्थिरता (implied volatility) र क्रेडिट स्प्रेड समावेश हुन्छ।

तह ३ -वित्तीय उपकरण

ती वित्तीय उपकरण जहाँ एक वा एक भन्दा बढी अवलोकन गर्न नसकिने (unobservable) आधारहरू प्रयोग भई मापन हुन्छन्।

बैंकले हरेक वित्तीय विवरण मितिमा एक एक तहको मूल्यांकन गर्दछ र वित्तीय विवरणको मितिमा तथ्यहरूको आधारमा उपकरणलाई पुनः वर्गीकरण गर्छ।

बैंकले तल उल्लेखित तत्वहरूलाई वित्तीय सम्पत्तिको उचित मूल्यमा फेयर भेल्यु मापन गर्दछ।

(क) प्रभावी ब्याजदर

प्रभावीक ब्याजदर त्यो दर हो जसले वित्तीय उपकरणको अवधि भित्र प्राप्त हुने अपेक्षित नगद प्रवाहलाई आजको दिनमा डिस्काउन्टिङ्ग (discounting) गर्दा त्यो उपकरणको लिने मूल्य बराबर प्रतिबिम्बित हुन्छ।

यदि बैंकले अनुमानित भुक्तानी र प्राप्तहरू संशोधन गरेका खण्डमा वित्तीय सम्पत्ति र दायित्वको परिशोधित लागतलाई समायोजित गरिन्छ। समायोजित परिशोधित लागतलाई असली (original) वा पुनः अनुमानित EIR (प्रभावी दर) द्वारा अभिलेख गरिएको हुन्छ र त्यो भिन्नतालाई “ब्याज आम्दानी” वा “ब्याज खर्च” को रूपमा अभिलेख गरिन्छ।

प्रभावी ब्याजदर EIR पद्धतिको लागि लेखाङ्कनीति उपकरण अनुसार परिवर्तन हुन्छ र तलका टिप्पणीमा थप बयान गरिएको छ।

- परिशोधित लागतमा मापन गरिएको वित्तीय सम्पत्तिको लागि
- अन्य मापित वित्तीय सम्पत्तिको लागि
- नाफा-नोक्सान विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्याल्युमा वित्तीय सम्पत्तिको लागि
- ग्राहक र बैंकलाई कर्जा तथा सापटको लागी
- जारी गरिएको ऋणपत्र र अन्य सापटी रकमको लागि

(ख) शुरुमा हुने नाफा वा नोक्सान (Day 1 Profit or Loss)

बैंकले एउटै उपकरणमा लेनदेनको रकम र चालु बजारको लेनदेनको फेयर भ्याल्यु वा मूल्याङ्कनको आधारले निर्धारित फेयर भ्याल्यु बिचको भिन्नतालाई शुरुमा हुने नाफा नोक्सान (Day 1 Profit or Loss) पहिचान गरि खुद व्यापारिक आम्दानीमा अभिलेख गर्दछ ।

३.४.८ वित्तीय सम्पत्ति र दायित्वहरूलाई पहिचानबाट हटाइने (De-recognition)

(क) वित्तीय सम्पत्तिहरू

कुनै वित्तीय सम्पत्ति (वित्तीय सम्पत्तिको भाग वा सामुहिक समान वित्तीय सम्पत्तिको भाग) बाट नगद प्रवाह लिने अधिकार समाप्त हुन्छ भने उक्त सम्पत्तिलाई पहिचानबाट हटाइने छ । यदि सम्पत्ति स्थानान्तरणको साथै उक्त स्थानान्तरण पहिचान हटाउनको लागि योग्य हुन्छ भने बैंकले सम्पत्तिलाई पहिचानबाट हटाउँदछ ।

बैंकले, सम्पत्ति स्थानान्तरण भएको तब मान्छ जब:

- जब बैंकले सम्पत्तिबाट नगद प्रवाह प्राप्त गर्ने अनुबन्धीय अधिकार स्थानान्तरण गर्दछ वा
- बैंकले नगद प्रवाह पाउने अधिकार आफैसँग राख्दछ तर उक्त प्राप्त हुने नगद प्रवाहको हस्तान्तरण सम्बन्धित तैस्रो पक्षलाई गर्ने भनि दायित्व अधिग्रहण गर्दछ ।

स्थानान्तरण पहिचान हटाउनको लागि तब योग्य हुन्छ जब:

- बैंकले उक्त सम्पत्तिको जोखिम र लाभ पूर्णरूपमा स्थानान्तरण गर्दछ ।
- बैंकले उक्त सम्पत्तिको सम्पूर्ण जोखिम र लाभ नत स्थानान्तरण गरी नत आफैसँग राखी उक्त सम्पत्तिमाथिको नियन्त्रण स्थानान्तरण गर्दछ ।

उपरोक्त सम्बन्धमा, बैंकले नियन्त्रण स्थानान्तरण गरेको ठहर तब हुन्छ जब, नियन्त्रण लिएको पक्षले उक्त सम्पत्तिलाई पूर्ण रूपमा बिक्री गर्न सक्दछ र त्यो बिक्री गर्ने क्षमतालाई उक्त पक्षले थप अवरोध सिर्जना नगरी स्थानान्तरण हुन्छ । बैंकले ग्राहकलाई दिएको कर्जालाई पनि वित्तीय उपकरणको पहिचान भनी हटाउँदछ, यदि उक्त कर्जाको शर्त र बन्देजहरूलाई परिमार्जित गरेपश्चात् नयाँ कर्जामा परिवर्तन हुन्छ र दुइ वटाको भिन्नतालाई नाफा नोक्सान विवरणमा कर्जा नोक्सानीको व्यवस्था भनि अभिलेख गरिन्छ ।

(ख) वित्तीय दायित्वहरू

दायित्वको जिम्मेवारी पूर्ण रूपमा राफसाफ, रद्द वा म्याद समाप्त भएमा वित्तीय दायित्वहरूलाई भिन्न शर्तमा र अहिलेको शर्तलाई परिमार्जित गरि छुट्टै दायित्व सिर्जना हुन्छ भन्ने उक्त पहिलेको दायित्वलाई पहिचानबाट हटाईन्छ । उक्त वित्तीय दायित्वको मूल्य (Carrying Value) र नयाँ सिर्जना भएको दायित्वको भिन्नतालाई आम्दानी विवरणमा अभिलेख गरिन्छ ।

३.४.९ वित्तीय उपकरणको पुनः वर्गीकरण

बैंकले आफ्नो वित्तीय सम्पत्ति व्यवस्थापन गर्ने व्यवसाय नमुना (Business Model) परिवर्तन गरेको अवस्थामा मात्र वित्तीय सम्पत्तिहरूलाई पुनः वर्गीकरण गर्न सक्नेछ । बैंकले व्यवसाय नमुना परिवर्तन गरेको अवस्थामा सम्पूर्ण प्रभावित

वित्तीय सम्पत्तिहरूलाई नोट ३.३ अनुसार पुनः वर्गीकरण गरिन्छ । नाफा वा नोक्सानको माध्यमबाट फेयर भ्यालुमा मापित वित्तीय सम्पत्तिहरूलाई अन्य वर्गमा पुनः वर्गीकरण गरिदैन ।

पुनः वर्गीकरण मितिमा पुनः वर्गीकरण फेयर भ्यालुमा गरिन्छ । फेयर भ्यालु नयाँ लागत वा अपलेखित लागत बन्दछ, र पुनः वर्गीकरण मिति पूर्वको फेयर भ्यालुको नाफा वा नोक्सान उल्टाइदैन । अपलेखित लागतमा मापित वित्तीय सम्पत्तिहरूमा पुनः वर्गीकरण गरिएको वित्तीय विवरणको प्रभावी व्याजदर पुनः वर्गीकरणको मितिमा मापन गरिन्छ । नगद प्रवाहको अनुमानमा भएको वृद्धि प्रभावी व्याजदरमा समायोजन सम्भवतः रुपमा गरिन्छ ।

प्रारम्भिक पहिचानपछि, बैंकले आफ्ना वित्तीय सम्पत्तिहरूमा कुनै पुनः वर्गीकरण गरेको छैन ।

३.४.१० वित्तीय सम्पत्तिहरूको हानी / नोक्सानी

बैंकले हरेक आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा आफ्नो वित्तीय सम्पत्ति र वित्तीय सम्पत्तिको समुहमा हानी नोक्सानी भएको संज्ञेय (Objective evidence) ले हानी नोक्सानी व्यवस्था गराउनु पर्ने वा नपर्नेको समीक्षा गर्दछ । वित्तीय सम्पत्तिमा हानी/नोक्सानी भएको वा भइरहेको भनेर त्यसबेला मानिन्छ, जब हानी नोक्सानी भएको संज्ञेय (Objective evidence) सम्पत्ति पहिचान पश्चात् र हानी नोक्सानी भएको घटना (loss event) बीचमा हुने एक वा एक भन्दा बढी घटनाले देखाउँछ, र उक्त घटनाको प्रत्यक्ष असर वित्तीय सम्पत्ति वा सामुहिक वित्तीय सम्पत्तिले सिर्जना गर्ने अपेक्षित नगद प्रवाहमा पर्दछ ।

तल उल्लेखित संज्ञेयहरूले वित्तीय सम्पत्तिहरूमा हानी /नोक्सानी भएको ठहर गर्दछ :

- ग्राहकको उल्लेखनीय वित्तीय कठिनाइ
- ग्राहकले कर्जा तिर्न असक्षम हुनु
- कर्जाको शर्त उल्लंघन, कर्जा वा सापटीको पुनः संरचना भएमा
- ग्राहक टाट पल्टिने देखिएमा,
- कुनै धितोपत्रको सक्रिय बजार विलय भएमा
- धिताको मूल्यमा ह्रास आउनु,
- वा सामुहिक सम्पत्तिमा जोडिएका अन्य (observable) तथ्याङ्क जस्तै ग्राहकहरूको भुक्तानी स्थितिमा प्रतिकूल परिवर्तन, आर्थिक वातावरणले कर्जा भुक्तानीको असक्षमतामा मेल देखाएमा ।

इक्वीटी लगानी अन्तर्गत विक्रीका लागि उपलब्धको हकमा थप संज्ञेयहरूमा, उल्लेखनीय वा लामो समयदेखि उपकरणको लागत भन्दा तल फेयर भ्यालुमा गिरावट पर्दछन् । बैंकले २०% भन्दा बढी गिरावटलाई “उल्लेखनीय” र ६ महिनाभन्दा बढी समयको गिरावटलाई “लामो समय” ठान्दछ ।

१) अपलेखित लागतमा देखाइएको वित्तीय सम्पत्ति

अपलेखित लागतमा देखाइने वित्तीय सम्पत्तिको हानी व्यवस्था गर्ने पद्धतिमा तल उल्लेखित पद्धति पर्दछनः

- (क) व्यक्तिगत रुपमा महत्वपूर्ण र विशेष गरी पहिचान भएको सम्पत्तिको विशेष व्यवस्था
- (ख) सामुहिक नोक्सानी व्यवस्था
 - (१) व्यक्तिगत रुपमा महत्वपूर्ण नभएको सम्पत्ति
 - (२) हानीको घटना घटेको तर पहिचान भईनसकेका

(क) व्यक्तिगत रुपमा महत्वपूर्ण र विशेष रुपमा पहिचान भएको सम्पत्तिको विशेष व्यवस्था ।

कर्जा पोर्टफोलियोलाई निरन्तर रूपमा निगरानी गर्ने बैंकको नीति रहेको छ । १८० दिन भन्दा बढी भाका नाघे को खुद्रा तथा उपभोग्य कर्जालाई एक एक गरी विशेष मूल्याङ्कन गरिन्छ । संस्थागत तथा साना व्यवसाय पोर्टफोलियोको हानी सुचकमा निम्न लिखित पर्दछन् :

- ऋण तिर्न असक्षम हुने संकेत गर्ने ऋणीको आन्तरिक रेटिङ्ग
- बैंकबाट आपातकालीन रकम अनुरोध गर्ने ग्राहक
- सर्वसाधारण साहु वा कर्मचारीहरु प्रति भुक्तानी गर्न बाँकी रहेका ग्राहक
- कर्जा भुक्तानी गर्न धितोमा रहेको सम्पतिको बिक्री आवश्यक हुने अवस्थामा धितोको मूल्यमा उल्लेखनीय गिरावट
- ग्राहकको कारोबारमा गिरावट तथा प्रमुख ग्राहक गुमाउनु
- अपेक्षित भविष्यको नगद प्रवाहमा उल्लेखनीय गिरावट
- ९० दिन भन्दा बढीले भाखा नागेका अन्य उल्लेखनीय सुविधा
- उल्लंघन भएको शर्तमा बैंकले छुट नदिनु

हानी/नोक्सान भएको सङ्केतको प्रमाणले हानी/नोक्सानी भएमा त्यस्तो हानी/नोक्सानी रकम, सम्पतिको किताबी मूल्य र भविष्यको अपेक्षित नगद प्रवाहको वर्तमान मूल्य बीचको भिन्नतामा मापन गरिन्छ । सम्पतिको किताबी मूल्य व्यवस्था खाताको प्रयोग मार्फत घटाइन्छ र नोक्सानी रकमलाई कर्जा जोखिम व्यवस्था/फिर्ता मा नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ ।

भविष्यमा असुली हुने वास्तविक सम्भावना नरहेमा र बैंकलाई सम्पूर्ण धितोको प्राप्ती वा हस्तान्तरण भएको अवस्थामा कर्जा र कर्जासँग सम्बन्धित हानी/नोक्सानी व्यवस्थालाई पूर्ण रूपमा अपलेखन गरीन्छ । पछिल्ला वर्षका हानी/नोक्सान पहिचान पश्चात् केही घटनाको कारणले हानी/नोक्सानी वृद्धि भएमा वा घटेमा, व्यवस्था खाता समायोजन गरी प्रारम्भिक रूपमा पहिचान गरिएको हानी/नोक्सानी वृद्धि गरिन्छ वा घटाइन्छ (हानी पहिचान नभएको अवस्थाको किताबी मूल्य को हद सम्म मात्र) । भविष्यमा, अपलेखन पछि असुली भएमा असुलीलाई “अन्य संचालन आम्दानीमा” पहिचान गरिन्छ ।

(ख) सामुहिक हानी/नोक्सानी :

सामुहिक हानी मूल्याङ्कनको प्रयोजनको लागि, वित्तीय सम्पत्तिहरूलाई समान कर्जा जोखिमको विशेषता अनुसार (सेवाको प्रकारको विशेषता, उद्योग, विगतको बक्यौताको र भाखा नागेको स्थिति र अन्य सम्बन्धित कारकको आधारमा) वर्गीकरण गरिन्छ । यस्ता विशेषताहरु शर्त अनुसार सम्पूर्ण रकम ग्राहकले भुक्तानी गर्न सक्ने क्षमताको सुचक भई त्यस्ता सामुहिक सम्पत्तिहरूको भविष्यमा प्राप्त हुने नगद प्रवाहको अनुमान गर्न उपयुक्त हुन्छ ।

सामुहिक हानी/नोक्सानीले सक्रिय पोर्टफोलियोमा भइसकेका तर विशेष वा सामूहिक मूल्याङ्कनले पहिचान गर्न नसकिने नोक्सानलाई जनाउँदछ । यी कर्जाहरूलाई, "व्यक्तिगत रूपमा उल्लेखनीय नभएका" एक्सपोजरको जस्तै साना समान पोर्टफोलियो जोखिम कारक मार्फत समुहमा बनाइन्छ । यस पद्धतिले असक्षमताको सम्भावना (probability of default (PD), असक्षमता समयको बक्यौता (exposure at the time of default (EAD) र असक्षम भएपछि हुने नोक्सानी (loss given default (LGD) लाई हानीको घटना र हानी नोक्सानी पहिचान हुनु बीचको अवधि (over the loss emergence period) लाई एकीकृत गर्छ । प्रत्येक पोर्टफोलियोका लागि बैंकले हानी नोक्सानी पहिचान हुनु बीचको अवधि नियमित रूपमा निगरानी गर्दछ ।

२) नाफा वा नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित वित्तीय सम्पत्ति

नाफा वा नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापित वित्तीय सम्पत्तिहरूका लागि बैंकले प्रत्येक आर्थिक वर्षको अन्त्य मितिमा, सो लगानीमा हानी भए-नभएको प्रमाणको मूल्याङ्कन गर्दछ। नाफा वा नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा वर्गीकरण गरिएको ऋण उपकरणको हकमा, बैंकले सम्पूर्ण नगद प्रवाह असुल गर्न सक्ने क्षमतामा असर पार्ने अपेक्षित भविष्यका नगद प्रवाहमा भएको गिरावट सम्बन्धित हानीको प्रमाण भए-नभएको व्यक्तिगत रूपमा मूल्याङ्कन गर्दछ। इक्वीटी उपकरणहरूका हकमा, फेयर भ्याल्युमा आएको परिवर्तनलाई नाफा वा नोक्सान विवरणमा देखाइन्छ।

३) अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्यालुमा देखाइएको वित्तीय सम्पत्ति

बैंकले हरेक आर्थिक वर्षको मितिमा, अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्यालुमा मापित वित्तीय सम्पत्तिको हानी नोक्सानी व्यवस्था गर्न Objective Evidence रहेको वा नरहेको समीक्षा गर्छ।

अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्यालुमा वर्गीकरण गरिएका ऋण उपकरणका हकमा, देहायका अपलेखित लागतको जानकारी नाफा वा नोक्सानमा देखाइन्छ:

- अपलेखित लागतमा मापित वित्तीय सम्पत्तिहरूमा प्रभावी ब्याजदर प्रयोग गरि ब्याज आम्दानी निर्धारण गरिन्छ।
- अपलेखित लागतमा विदेशी विनिमय लाभ तथा नोक्सान, नाफा वा नोक्सानमा पहिचान गरिन्छ।
- अपलेखित लागतमा मापित वित्तीय सम्पत्तिमा प्रयोग भएको समान तरिका अपनाई हानी/नोक्सानी निर्धारण गरिन्छ।

यी वित्तीय सम्पत्तिहरूको फेयर भ्यालुको नाफा तथा नोक्सान अन्य विस्तृत आम्दानीमा पहिचान गरिन्छ। यी वित्तीय सम्पत्तिहरू पहिचानबाट हटाइएपछि, अन्य विस्तृत आम्दानीमा पहिचान गरिएका सञ्चित नाफा/नोक्सानहरू इक्वीटीबाट नाफा वा नोक्सानमा पुनः वर्गीकरण समायोजनका रूपमा पुनः वर्गीकरण गरिन्छ। प्राप्त लाभांशलाई नाफा वा नोक्सान विवरणमा पहिचान गरिन्छ।

३.५. व्यापारिक सम्पत्ति

वित्तीय उपकरणलाई व्यापारिक सम्पत्ति भनेर वर्गीकरण गरिन्छ यदि ती उपकरणहरू सिद्धान्तत विक्री अथवा पुनः खरिद गर्ने उद्देश्यले लिइएको हुन्छ र त्यस्ता उपकरणहरू छोटो अवधिमा नाफा कमाउने प्रमाण देखाएका सामुहिक व्यवस्थापन भएका वित्तीय उपकरणका भाग बनेका हुन्छन्।

३.६. व्युत्पन्न सम्पत्ति तथा दायित्वहरू

व्युत्पन्नहरू ती वित्तीय उपकरण हुन्, जसको मूल्य मुख्य ब्याजदरको वित्तीय उपकरणको मूल्य, विदेशी विनिमय दरको परिवर्तनबाट निर्धारण गरिन्छ। हेजिङ्ग उपकरणहरू बाहेक व्युत्पन्नहरूलाई व्यापारिक सम्पत्तिमा वर्गीकरण गरिन्छ।

सम्पूर्ण व्युत्पन्नहरूलाई प्रारम्भिक रूपमा र पछि फेयर भ्यालुमा पहिचान र मापन गरी, सम्पूर्ण पुनः मूल्यांकन लाभ नाफा नोक्सान विवरणमा पहिचान गरिन्छ। सूचित बजार मूल्य, ब्रोकर वा डिलरको त्रुटि वा मष्कअयगलतभम अपेक्षित नगद प्रवाहको आधारमा फेयर भ्यालु निर्धारण हुन्छ। फेयर भ्यालु सकारात्मक भएमा सम्पत्ति र नकारात्मक भएमा दायित्वका रूपमा व्युत्पन्नहरूलाई देखाइन्छ।

३.७. सम्पत्ति तथा उपकरण

सम्पत्ति र उपकरण लागत मूल्यमा देखाइएको छ। यसमा प्रतिदिन लाग्ने सेवाहरू, संचित मूल्य ह्रास र मूल्यमा संचित क्षतिहरू समावेश छैनन्। अपेक्षित उपयोगी अवधिको परिवर्तनलाई लेखाङ्कनअनुमानको परिवर्तन मानी परिषोधित हुने

अवधिलाई परिवर्तन गरि लेखाङ्कन गरिन्छ ।

पछि, आउने खर्चहरू सम्पत्तिको मूल्यमा (carrying) मा त्यसबेला मात्र समावेश गरिन्छ, जब उक्त खर्चले सम्पत्तिबाट भविष्यमा प्रवाह हुने आर्थिक लाभ सार्थक रूपमा मापन गर्न सकिन्छ । अन्य सबै मर्मत र सुधार लागतहरू यदि खर्च भएका छन् भने वित्तीय अवधिको अन्य संचालन खर्चमा देखाइन्छ ।

जग्गालाई (Free hold land) मूल्यहासको प्रयोग गरिएको छैन । अन्य सम्पत्ति र उपकरणमा मूल्य हास प्रयोग गर्नका लागि सीधा रेखा विधि (Straight Line Method) प्रयोग गरी त्यसको अनुमानित उपयोगी अवधिमा बाँडफाँड गरिएको छ । अनुमानित उपयोगी अवधि नोट ४.३८ “मूल्यहास र परिषोधन” मा समावेश गरिएको छ ।

३.८. ख्याति तथा अमूर्त सम्पत्तिहरू

अमूर्त सम्पत्तिहरूलाई तब अभिलेख गरिन्छ, जब उसको परल मूल्य विश्वसनिय रूपमा मापन हुन्छ, र भविष्यमा हुने अपेक्षित लाभहरू बैंकलाई प्रवाह हुने सम्भावना देखाउँछ । अमूर्त सम्पत्तिहरूलाई प्रारम्भिकमा परल मूल्यमा अभिलेख गरिएका छन् । व्यापार संयोजनमा अधिग्रहण भएका अमूर्त सम्पत्तिको लागत खर्च अधिग्रहणको मितिको फेयर भ्याल्युमा लिइएको छ । प्रारम्भिक पहिचान पछि, अमूर्त सम्पत्तिलाई लागत रकममा सञ्चित परिषोधन र सञ्चित हानी समावेश गरी पहिचान गरिन्छ ।

अमूर्त सम्पत्तिहरूको उपयोगी अवधिलाई सीमित वा असीमित अवधिमा मूल्याङ्कन गरिन्छ । उक्त सम्पत्तिको सीमित अवधिका सम्पत्तिलाई उपयोगी आर्थिक अवधिमा अपलेखन गरिन्छ ।

३.९. लगानी सम्पत्ति

गैह्र-वैकिङ्ग सम्पत्ति जुन खराब कर्जाको असुली वापत प्राप्त गरिएको सम्पत्तिलाई लगानी सम्पत्तिको रूपमा वर्गीकृत गरिन्छ र लागतमा मूल्याङ्कन गरिन्छ । बैंकको नीति अनुसार प्राप्त गरिएको सम्पत्तिलाई आन्तरिक कार्यका लागि प्रयोग गर्नु र बेच्नु मध्ये कुन फाइदा हुन्छ भनी निर्धारण गरिन्छ । आन्तरिक कार्यका लागि प्रयोग हुने सम्पत्तिलाई यसको प्रासंगिक वर्गको सम्पत्तिमा प्राप्त गरिएको मूल्यमा स्थानान्तरण गरिन्छ । प्राप्त गरिएको जग्गा जमिन र भवनलाई लगानी सम्पत्तिको रूपमा वर्गीकृत गरिन्छ ।

बैंकको नीतिअनुसार बेच्न उचित हुने लगानी सम्पत्तिलाई गैह्र वित्तीय सम्पत्तिको हकमा बेच्न राखिएको सम्पत्ति (assets held for sale) अन्तर्गत फेयर भ्याल्युमा वा फेयर भ्याल्युमा बेच्न लाग्ने खर्च घटाई सारिन्छ ।

३.१० आयकर

१) चालु कर

हाल वा अघिल्लो वर्षको चालु कर सम्पत्ति र दायित्वलाई कर निर्धारण निकायलाई तिर्नुपर्ने वा निकायबाट लिनु पर्ने रकममा मापन गरिन्छ । कर निर्धारणका लागि प्रयोग गरिएको कर दर र कर कानूनहरू आय कर ऐन, २०५८ अनुसार छ । इक्वीटीमा सिधै पहिचान भएको आम्दानीसँग सम्बन्धित चालु करलाई नाफा-नोक्सान विवरणमा पहिचान नगरी सिधै इक्वीटीमा पहिचान गरिएको छ ।

२) स्थगन कर

आर्थिक वर्षको अन्त्यमा सम्पत्ति र दायित्वको कर आधार (tax base) र किताबी मूल्यको अस्थायी भिन्नताहरूमा स्थगन कर प्रदान गरिन्छ । स्थगन कर दायित्व तल बाहेकका सबै अस्थायी भिन्नताहरूका लागि पहिचान गरिएको छ ।

- ख्याती, सम्पत्ति वा दायित्वको प्रारम्भिक पहिचान कारोबारमा उठेको स्थगन कर दायित्व, जुन व्यापार संयोजनबाट आएको होइन र कारोबारको मितिमा न त यसले लेखाङ्कननाफा न त कर योग्य नाफा वा नोक्सानमा प्रभाव पार्दछ ।

- सहायक कम्पनीमा लगानीसँग सम्बन्धित कर योग्य अस्थायी भिन्नताको हकमा जहाँ अस्थायी भिन्नताहरूको फिर्तामा नियन्त्रण गर्न सकिन्छ र भविष्यमा अस्थायी भिन्नताको फिर्ता नहुने सम्भावना देखिन्छ।

स्थगित कर सम्पत्तिको किताबी मूल्यलाई हरेक आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा पुनरावलोकन गरिन्छ र यति हदसम्म हटाइन्छ कि पर्याप्त कर योग्य नाफाले स्थगित कर सम्पत्तिको एक वा पुरै भाग प्रयोग गर्ने सम्भावना हुँदैन। प्रत्येक आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा अपरिचित स्थगित कर सम्पत्तिहरूको पुनः मूल्याङ्कन गरिन्छ र त्यो हदसम्म पहिचान गरिन्छ जहाँ भविष्यको करयोग्य नाफाले स्थगित कर सम्पत्ति पुनः प्राप्त गर्न सम्भव हुन्छ।

आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा लागू भएको वा लागू हुने कर दर (र कर कानून) को आधारमा, सम्पत्तिमा बेचिदा वा दायित्व फिर्ता गर्दाको समयमा, स्थगित कर सम्पत्ति वा दायित्वलाई अनुमानित कर दर प्रयोग गरी मूल्याङ्कन गरिन्छ।

अन्य विस्तृत आम्दानीको विवरणमा क्रेडिट हुने वा व्यय हुने विमांकित नाफा/नोक्सान, बेचनका लागि धारण गरिएको सम्पत्तिको फेयर भ्याल्युमा भएको पुनः मूल्याङ्कनबाट आउने कर बाहेकका चालु र स्थगित करलाई आय विवरणमा कर लाभ वा खर्चको रूपमा पहिचान गरिन्छ। यी अपवादहरूलाई अन्य विस्तृत आम्दानीको विवरणबाट नाफा/नोक्सान विवरणमा सम्बन्धित स्थगित नोक्सान वा लाभमा पुनः वर्गीकृत गरिन्छ।

बैंकले आफ्नो स्थगित कर सम्पत्तिलाई स्थगित कर दायित्वसँग तब मात्र समायोजन (offset) गर्छ, जब बैंकको खुद आधार (net basis) मा राफसाफ गर्ने आशय हुन्छ र समायोजन गर्ने कानूनी अधिकार हुन्छ।

३.११ निक्षेप, धितोपत्र र अन्य सहायक आवधिक दायित्वहरू

ग्राहकहरूबाट आएको निक्षेप ती निक्षेप हुन् जुन व्यक्तिहरू, कर्पोरेट संस्थाहरू र अन्य संस्थाबाट आएर बैंकले स्वीकृत गरेको हो। यी निक्षेपहरू बचत, समय (time) कल, मार्जिन र मागको रूपमा छन्। बैंकमा रकम पुगेपछि ग्राहकहरूबाट निक्षेपको पहिचान गरिन्छ। यसलाई प्रभावी ब्याजदर उपयोग गरी अपलेखन लागत (amortized cost) मा मूल्याङ्कन गरिन्छ।

बैंकद्वारा जारी गरिएको वित्तीय उपकरणहरू जुन नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा नामित वा व्यापारका लागि धारण नगरिएको सम्पत्तिलाई, जारी गरिएको ऋणपत्रको रूपमा वर्गीकृत गरिन्छ, जहाँ अनुवन्धीय व्यवस्थाको नतिजा अनुसार बैंकले नगद वा अरु वित्तीय सम्पत्ति साट्नु पर्ने हुन सक्दछ। प्रारम्भिक मूल्याङ्कन पछि निक्षेप, जारी गरिएको ऋणपत्र र अन्य सापटीलाई EIR को प्रयोग गरी अपलेखन लागतमा (amortized cost) मापन गरिन्छ। उपकरणहरू जारी हुदा लाग्ने छुट र प्रिमियमलाई EIR को अभिन्न अंग मानी अपलेखन लागतको गणना गरिएको छ। बैंकको जारी गरिएको ऋणपत्रको बारेमा नोट ४.२४ मा विश्लेषण गरिएको छ।

३.१२ व्यवस्था

यदि विगतमा भएका घटनाहरूको कारणले बैंकको वर्तमान (कानूनी तथा निर्मित) दायित्वको सिर्जना भएमा जसको सजिलै अनुमान लगाउन सकिन्छ र आर्थिक लाभ बाहिरिने सम्भावना भएमा व्यवस्थाको पहिचान गरिन्छ। जब दायित्वको सिर्जनामा मूल्य (time value of money) अर्थपूर्ण वा प्रमुख हुन्छ तब बैंकले कर अधिको दर प्रयोग गरी हालको दायित्व दरको प्रतिबिम्ब देखाउन अपेक्षित नगद प्रवाहको (discounting) गर्दछ। व्यवस्थासँग सम्बन्धित खर्चलाई नाफा / नोक्सान विवरणमा अन्य संचालन खर्चमा फिर्ता रकमलाई घटाई देखाइएको छ।

३.१३ आम्दानीको पहिचान

क) ब्याज आम्दानी

ब्याज आम्दानी प्रभावी ब्याजदरको आधारमा अभिलेख गरिन्छ ।

ख) शुल्क तथा कमिशन आम्दानी

केही निश्चित अवधिको लागि दिइएको सेवा (प्रतीत पत्र जारी, जमानत) वापत कमाइएको शुल्क तथा कमिशन आम्दानी र कार्ड सम्बन्धी शुल्कहरुको पहिचान समय अनुपात आधारमा अभिलेख गरिन्छ ।

ग) लाभाँश आम्दानी

बैंकले भुक्तानी पाउने अधिकार स्थापना भएपश्चात लाभाँश आम्दानी अभिलेख गरिन्छ ।

घ) खुद व्यापार आम्दानी

फेयर भ्याल्यु मा आएको परिवर्तनको कारणले आउने सबै नाफा/नोक्सानलाई खुद व्यापार आम्दानी भनी अभिलेख गरिन्छ ।

ङ) नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्यु (FVTPL) मा मापित गरिएको अन्य वित्तीय उपकरणको खुद आम्दानी

FVTPL मा मूल्याङ्कन गरिएका उपकरणको फेयर भ्याल्युमा आउने परिवर्तनलाई (FVTPL) मा मापित अन्य वित्तीय उपकरणको खुद आम्दानी भनी अभिलेख गरिन्छ ।

३.१४ ब्याज खर्च

ब्याज खर्चलाई प्रभावी ब्याजदरको आधारमा अभिलेख गरिन्छ ।

३.१५ कर्मचारी सुविधा/लाभ

(क) छोटो अवधिका कर्मचारी लाभ

छोटो अवधिको कर्मचारी लाभको दायित्वलाई छुट नभएको (Undiscounted) आधारमा मापन गरिन्छ र सो लाभलाई सम्बन्धित सेवा प्रदान गरिएको समयमा खर्चमा अभिलेख गरिन्छ । यस लाभहरुमा तलब, भत्ता, संचयकोष र वार्षिक कर्मचारी बोनस पर्दछन् ।

(ख) दीर्घकालीन कर्मचारी लाभ

दीर्घकालीन कर्मचारी लाभको दायित्वलाई छुट (Discounted) को आधारमा विमाङ्गी मूल्याङ्कन प्रयोग गरी मापन गरिन्छ र कर्मचारीको सेवा अवधि भरिमा खर्चमा अभिलेख गरिन्छ । यस लाभहरुमा उपदान र संचित विदा भुक्तानी पर्दछ । यी लाभहरु कर्मचारीले छोडेर जादा वा सेवा समाप्त भएको वेलामा भुक्तानी गरिन्छ ।

३.१६ पट्टा

कुनै व्यवस्था पट्टा हो या होइन भनेर निर्धारण गर्न पट्टा व्यवस्थाको विशेषताको आधार र सो व्यवस्था पुर्ति गर्न विशेष सम्पत्ति वा सम्पत्तिहरुको प्रयोगमा भर परेको आधार वा सम्पत्ति प्रयोग गर्न व्यवस्थाले दिएको अधिकारको आधार प्रयोग गरिन्छ ।

बैंक, पट्टामा लिने (lessee) को रुपमा

बैंकलाई पट्टा सम्पत्तिको स्वामित्वसंग सम्बन्धित हुने सम्पूर्ण जोखिम र लाभ स्थानान्तरण हुँदैन भने सो पट्टालाई संचालन

पट्टा भनिन्छ। संचालन पट्टाको भुक्तानीलाई नाफा / नोक्सान विवरणमा समान आधारमा पट्टाको अवधि सम्म खर्चको रूपमा देखाइन्छ। आकस्मिक तिर्नुपर्ने भाडालाई उपभोग गरेको वर्षमा खर्च मा समावेश गरिन्छ।

३.१७ विदेशी मुद्रा अनुवाद

(क) कार्यात्मक र प्रस्तुतीकरण मुद्रा

प्रत्येक बैंकको वित्तीय विवरणहरूमा समावेश गरिएको वस्तुहरूलाई विशेष आर्थिक वातावरणको मुद्रा प्रयोग गरेर मापन गरिन्छ जसमा संस्था विशेष मुद्रा सञ्चालन हुन्छ। वित्तीय विवरणहरूलाई रु. मा प्रस्तुत गरिएको छ जुन बैंकको प्रस्तुतीकरण मुद्रा हो।

(ख) कारोबार र मौज्जातहरू

विदेशी मुद्राहरूको कारोबारलाई कारोबारको मितिको विदेशी विनिमय दरमा बैंकको कार्यात्मक मुद्रामा अनुवाद गरिएको छ।

विदेशी मुद्रामा लेखांकन गरिएको मौद्रिक सम्पत्ति र दायित्वहरूलाई कार्यात्मक मुद्रामा सम्बन्धित वित्तीय विवरणको अन्त्य मितिमा अनुवाद गरिन्छ। गैर-मौद्रिक वस्तुहरू जसलाई विदेशी मुद्रामा ऐतिहासिक (*Historical*) लागतमा मापन गरिन्छ, त्यसलाई प्रारम्भिक कारोबार भएको मितिको विनिमय दर प्रयोग गरी अनुवाद गरिन्छ। विदेशी मुद्रामा फेयर भ्याल्युमा मापन गरिएका गैर-मौद्रिक वस्तुहरूको अनुवाद फेयर भ्याल्यु निर्धारण भएको मितिको विनिमय दर प्रयोग गरी गरिएको छ।

अवधिको सुरुवातमा कार्यात्मक मुद्रामा देखाईएको अपलेखित लागत र वित्तीय विवरणको अन्त्यको विनियम दरले अनुवाद गरिएको अपलेखित लागतको भिन्नता नै मौद्रिक सम्पत्ति र दायित्वमा भएको विदेशी विनिमय नाफा / नोक्सान हो।

अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन भएका इक्विटी उपकरणका भिन्नता बाहेक अनुवाद गर्दा उत्पन्न हुने विदेशी सटही अन्तरलाई नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ। यदि अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन भएका इक्विटी उपकरणको भिन्नता हानी को कारण हो भने अन्य विस्तृत आमदानीमा पहिचान भएको विदेशी सटही भिन्नतालाई नाफा/नोक्सानमा पहिचान गरिन्छ।

सबै विदेशी मुद्राको लाभ र नोक्सानलाई नाफा/नोक्सान विवरणमा खुद आधार (Net Basis) मा प्रस्तुत गरिन्छ।

अन्य विस्तृत आमदानी विवरणमा प्रस्तुत हुने वस्तुहरूमा भएको विदेशी विनिमय लाभ वा हानीलाई सम्बन्धित बुँदा भित्र अन्य विस्तृत आमदानी विवरणमा प्रस्तुत गरिएको छ।

आषाढ ३२, २०७५ मा विदेशी मुद्रा अनुवादनमा प्रयोग भएको मुख्य दर रु. १०९.७० प्रति १ USD (आषाढ ३१, २०७४ रु. १०३.१५ प्रति १ USD)

३.१८ वित्तीय जमानत र कर्जा प्रतिवद्धता

बैंकले व्यापारको सिलसिलामा वित्तीय जमानत, प्रतितपत्र, जमानत र स्वीकृति प्रदान गर्दछ। वित्तीय जमानतलाई वित्तीय विवरणमा सुरुमा फेयर भ्याल्युमा मापन गरिन्छ, जुन प्रिमियम पाएको बराबर हुन्छ। प्राप्त गरेको प्रिमियमलाई नाफा / नोक्सान विवरणमा खुद शुल्क तथा कमीशन भनी समान आधारमा जमानतको अवधि भरिमा पहिचान गरिन्छ।

३.१९ शेयर पूँजी र कोष

शेयरधनीहरूलाई शेयर लाभांश भुक्तानी गरेको अवस्थामा शेयर पूँजी वृद्धि गरिन्छ। वार्षिक साधारण सभाबाट स्वीकृत

नभएसम्म प्रस्तावित बोनस शेयरलाई शेयर पूँजीमा वृद्धि गरेर देखाईदैन ।

कोषहरु वर्षोदेखिको नाफाको संचय हो, जसमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनमा बनाइएको वैधानिक कोष, नियामक कोष तथा लाभांशको बाँडफाँड पछि बाँकी रहेको संचित मुनाफा समावेश हुन्छ ।

३.२० प्रति शेयर आम्दानी (Basic and Diluted EPS)

प्रति शेयर आम्दानीमा आधारभुत र डाइलुटेड प्रति शेयर आम्दानी प्रस्तुत गरिन्छ । आधारभुत प्रति शेयर आम्दानीको गणना, शेयरधनीसंग सम्बन्धित मुनाफा वा नोक्सानलाई त्यस वर्षको अन्त्यको औसत शेयर संख्याले भाग गरेर गरिन्छ । डाइलुटेड प्रति शेयर आम्दानी, आधारभुत प्रतिशेयर आम्दानीलाई, साधारण शेयरमा घुलित (Dilution) हुने सम्भाव्य (Potential) को असरलाई समायोजन गरि गणना गरिन्छ ।

३.२१ क्षेत्र रिपोर्टिङ (Segment Reporting)

संचालन क्षेत्र एउटा तत्व हो जसले व्यापारिक गतिविधिमा भाग लिन्छ, जसले आम्दानी र खर्च गर्छ, जसको आम्दानी र खर्च बैंकको अरु तत्वसंग सम्बन्धित हुन्छ, र जसको संचालन परिणाम मुख्य संचालन निर्णयकर्ता (Chief Operating Decision Maker) ले निरन्तर रूपमा पूनरावलोकन गरी, प्रत्येक क्षेत्रमा बाडनुपर्ने श्रोतको निर्णय लिन्छन् र जसको ठोस वित्तीय जानकारी उपलब्ध हुन्छ । आम्दानी व्यवस्थापनको लागि बैंकले पाँच प्रदेशलाई संचालन क्षेत्र पहिचान गरेको छ ।

अन्य

३.२२ गैर वित्तीय सम्पत्तिको हानी नोक्सानी

बैंकले सम्पत्तिमा हानी नोक्सानीको संकेत छ, वा छैन भनेर हरेक वर्षको अन्त्य मितिमा मूल्याङ्कन गर्दछ । यदि कुनै संकेत भए सम्पत्तिको लागि हानी नोक्सानी परिक्षण आवश्यक हुन्छ, जुन बैंकले सम्पत्तिको पुनः प्राप्ति रकम अनुमानको आधारमा गर्दछ । सम्पत्तिको प्राप्ति रकम त्यो हुन्छ जुन सम्पत्तिको वा नगद उत्पन्न एकाई (Cash Generating Unit) को विक्री गर्दाको खर्च घटाएर आएको रकम वा सम्पत्तिको प्रयोग मूल्य मध्ये जुन अधिक हुन्छ । जब सम्पत्तिको वा नगद उत्पन्न एकाईको किताबी मूल्य, पुनः प्राप्ति रकम भन्दा धेरै हुन्छ, सो सम्पत्ति हानी भएको मानिन्छ, र यसको मूल्याङ्कन पुनः प्राप्ति रकममा गरिन्छ ।

प्रयोग मूल्यको मूल्याङ्कन गर्न अनुमानित भविष्यका नगद प्रवाहहरूलाई वर्तमान मूल्यमा पूर्व कर दर प्रयोग गरी डिस्काउन्ट (Discount) गरिन्छ, जसले पैसाको समय मूल्य (Time Value Of Money) र सम्पत्तिको विशिष्ट (Special) जोखिमको वर्तमान बजार मूल्याङ्कनलाई प्रतिबिम्बित गर्दछ । फेयर भ्याल्युमा विक्रीमा लाग्ने खर्चहरू कटाएर आउने फेयर भ्याल्यु निर्धारण गर्न उपयुक्त मूल्याङ्कन मोडेल प्रयोग गरिन्छ ।

ख्याती बाहेक अन्य सम्पत्तिहरु, जुन पहिले नै किताबमा हानी नोक्सानी घटाएर लेखाङ्कन गरिएको थियो, हरेक आर्थिक वर्षको अन्त्य मितिमा त्यसको हानी नोक्सानी नभएको वा कम भएको संकेतको मूल्याङ्कन गरिन्छ । यदि यस्तो संकेत रहेमा बैंकले सम्पत्ति वा-नगद उत्पन्न गर्ने एकाई (CGU) बाट पुनः प्राप्ति हुने रकमको अनुमान गरिन्छ । यदि पहिले लेखाङ्कन गरिएको हानी नोक्सानीमा धाराणामा परिवर्तन भए पहिले लेखाङ्कन गरिएको हानी नोक्सानी फिर्ता गरिन्छ । त्यस्तो फिर्तालाई किताबी मूल्य, पुनः प्राप्ति रकम भन्दा बढी नहुने गरी सिमीत गरिन्छ । त्यस्तो फिर्ता पछिल्ला सालमा हानी नोक्सानी घटाउन नपर्ने हुँदा किताबी मूल्यमा हासकट्टी घटाएर आउने रकम भन्दा बढी नहुने गरि सिमित गरिन्छ । त्यस्तो फिर्ता रकम नाफा नोक्सानी विवरणमा देखाइन्छ ।

३.२३ ग्राहकलाई कर्जा तथा सापटी

ग्राहकलाई कर्जा तथा सापटीमा, निर्धारित वा निर्धारण योग्य भुक्तानी भएका करारीय नगद प्रभाव संकलन गर्ने उद्देश्य

भएका गैर व्युत्पन्न वित्तीय सम्पत्तिहरू समावेश हुन्छन र हुन्छन यी सम्पत्तिहरू सक्रीय बजारमा सूचिकृत हुदैनन र प्रभावी ब्याजदरको प्रयोग गरि अपलेखित लागतमा हानी नोक्सानीको व्यवस्था घटाएर मूल्याङ्कन गरिन्छ। अपलेखित लागत गणना गर्दा कुनै छुट/प्रिमियम, शुल्क र प्राप्त गर्दा लाग्ने खर्चलाई नलिईकन गणना गरिएको छ।

पुनसंरचना गरिएको कर्जा

कर्जा असुली अवसर वृद्धि गर्न र कर्जा जोखिम कम गर्नको निमित्त, बैंकले आर्थिक कठिनाईमा परेका ग्राहकहरूसंग पुनः वार्ता गर्दछ। यदि ग्राहक डिफल्टमा छ या डिफल्टको उच्च जोखिममा छ र ग्राहकले कर्जा रकम तिर्ने प्रयास गरेको र कर्जाको पुनसंरचना भएपछि ग्राहकले पुनसंरचनाको शर्त अनुसार कर्जा भुक्तानी गर्न सक्छ भन्ने आशा भएमा कर्जा संसोधन गरिन्छ। संशोधित शर्तहरूमा कर्जा परिपक्वताको समय लम्ब्याउने, ब्याज भुक्तानी समयको परिवर्तन, ब्याज कटौती वा क्षमा आदि पर्दछ। पुनसंरचना भएका कर्जा सामान्यता कर्जा पहिचानबाट हटाइदैन र पुनः वार्तामा गरेका शर्तहरूलाई कर्जा हानी/नोक्सानीमा समावेश गरिन्छ।

३.२४ धितोको मूल्याङ्कन

बैंकले वित्तीय सम्पतिको जोखिम कम गर्न सम्भवतः धितो राख्दछ। धितोहरू विभिन्न रूपमा आउदछन् जस्तै नगद, धितोपत्र, प्रतितपत्र जमानत, रियल स्टेटहरू, चालु सम्पत्तिहरू। धितोको फेयर भ्याल्यु सामान्यता कम्तीमा, धितो स्थापना हुदाको र बैंकको वार्षिक रिपोर्टिङ तालिका अनुसार मूल्याङ्कन गरिन्छ। केहि धितोहरू जस्तै नगद वा धितोपत्रहरू दैनिक मूल्याङ्कन गरिन्छ।

सकेसम्म बैंकले धितोको रूपमा रहेका वित्तीय सम्पत्तिहरूको मूल्याङ्कनको लागि सक्रीय बजार तथ्याङ्क प्रयोग गर्दछ। अन्य वित्तीय सम्पत्ति जसको निर्धारित बजारी मूल्य नभएको खण्डमा तथ्याङ्क नमुना प्रयोग गरेर मूल्याङ्कन गरिन्छ। गैर-वित्तीय धितोहरू जस्तै अचल सम्पत्ति, तेस्रो पक्ष द्वारा प्रदान गरिएको तथ्याङ्क र विवरणहरू जस्तै मूल्य निर्धारण गर्ने व्यक्ति, सरकारी प्रकाशित मूल्य सूचकांक लेखा परिक्षित वित्तीय विवरणहरू र अन्य स्वतन्त्र स्रोतहरूमा आधारित छ।

३.२५ सहायक कम्पनीहरूमा लगानी

सहायक संस्थाहरू ती संस्था हुन जो बैंकद्वारा नियन्त्रित हुन्छन। ती संस्थाहरूबाट पाउने प्रतिफलमा आफ्नो संलग्नताको अधिकार र प्रतिफलमा आफ्नो नियन्त्रण प्रयोग गरेर हेरफेर गर्न सक्ने क्षमता राख्दछ भने बैंकको ती संस्थाहरूमा आफ्नो नियन्त्रण (control) भएको मानिन्छ। यदि तथ्य र परिस्थितले नियन्त्रण निर्धारण गर्ने तत्वहरूमा परिवर्तन भएको इङ्गीत गरेको छ भने बैंकले आफ्नो आर्थिक वर्षको अन्तयमा ती संस्थाहरूलाई नियन्त्रण गर्छ या गर्दैन भनी पुनरावलोकन गर्दछ।

३.२६ सम्बद्ध कम्पनीमा लगानी

सम्बद्ध कम्पनी एक संस्था हो जसमा लगानीकर्ताले महत्वपूर्ण प्रभाव (Significant Influence) राखेको हुन्छ। महत्वपूर्ण प्रभाव भन्नाले सम्बद्ध कम्पनीको वित्तीय र संचालन नीति निर्णयमा भाग लिन पाउनु हो तर यी नीतिहरूमा नियन्त्रण वा संयुक्त नियन्त्रण भने रहने छैन। यदि एक संस्थाले मतदान गर्ने क्षमताको २०% वा बढी मताधिकार राख्छ भने, त्यस्तो लगानीकर्तालाई महत्वपूर्ण प्रभाव पार्ने मानिन्छ, जबसम्म यस्तो प्रभाव छैन भनी स्पष्ट रूपमा प्रदर्शन गर्न सकिदैन। यदि स्वामित्व २०% भन्दा कम छ भने, त्यो संस्थाले महत्वपूर्ण प्रभाव पार्न सक्छ भनेर मानिने छैन जबसम्म महत्वपूर्ण प्रभाव भएको प्रदर्शन हुँदैन। लगानीकर्ताको पर्याप्त वा बहुमत स्वामित्वले मात्र संस्थालाई महत्वपूर्ण प्रभाव पार्छ भनेर पुष्टि गर्न सकिदैन।

३.२७ शेयरमा लाभांश

वार्षिक साधारण सभामा बैंकका शेयरधनीहरूले पारित गरेपश्चात शेयरमा घोषणा भएको लाभांश दायित्वको रूपमा मानिन्छ, र इक्वीटीबाट कटौती गरिन्छ। यस वर्षको लाभांश जुन आर्थिक वर्षको अन्त्यको मितिपछि पारित गरिन्छ, उक्त लाभांशलाई प्रतिवेदन मिति पछिको घटना भनि पहिचान गरिन्छ।

३.२८ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण "प्रत्यक्ष विधि" को प्रयोग गरी तयार गरिएको छ, जहाँ संचालन गतिविधि, वित्त गतिविधि र लगानी गतिविधिहरूको कुल नगद प्राप्त र कुल नगद भुक्तानी भनी पहिचान गरिएको छ।

३.२९ NFRS पहिलो पटक लागु गर्दा (First time adoption of NFRS)

नोट २.२ मा उल्लेखित भए अनुसार यो बैंकको पहिलो वित्तीय विवरण हो जो NFRS अनुसार तयार पारिएको छ। नोट ३ मा उल्लेखित लेखाडकन नीतिहरू प्रयोग गरी १६ जुलाई २०१८, (आषाढ ३२, २०७५) को वित्तीय विवरणहरू १५ जुलाई २०१७ (आषाढ ३२, २०७४) को तुलनात्मक जानकारी र १६ जुलाई २०१६ (श्रावण १, २०७३) को वित्तीय अवस्थाको विवरण (Transition Date) तयार गरिएको छ।

NFRS 1 (NFRS पहिलो पटक लागु गर्दा) पहिलो पटक पालना गर्नेहरूलाई शुरुवाटै लगाउनुपर्ने केहि NFRS मा छुट दिन्छ। बैंकले लिएको छुट तल उल्लेख छ।

(क) बैंकले उपकरणको लागि अधिल्लो GAAP को मूल्यहरूलाई NFRS को लागी बनाउनु पर्ने पहिलो वित्तीय अवस्थाको विवरण (Transition Date SOFP) मा सोहि मूल्यलाई नै फेयर भ्याल्युको मूल्य मानेको छ र सोहि मूल्यलाई ह्यासकट्टी र अपलेखनको लागि पनि प्रयोग गरिएको छ।

बैंकले, ICAN द्वारा जारी गरीएको कार्व-आउट (carve-out) बाट तल उल्लेखित कार्व-आउट (carve-out) को प्रयोग गरेको छ।

(क) लेस्सी (Lessee) को वित्तीय विवरणमा सञ्चालन पट्टा

बैंकले करारीय शर्तहरूको आधारमा पट्टाको मासिक भुक्तानीलाई सञ्चालन पट्टामा पहिचान गरेको छ। भविष्यमा हुने भाडा रकम वृद्धिलाई बैंकले समावेश गरेको छैन। वृद्धिदरलाई भविष्यमा हुने मुद्रास्फीतिको समायोजन मानिएको छ र जुन प्रभावकारी छैन, जसले पट्टामा दिने र लिनेलाई कुनै उल्लेखनीय लाभ वा दायित्व सिर्जना गर्ने छैन। यो कार्व-आउट (carve out) २०१७-१८ को लागी लागु हुनेछ।

(ख) प्रभावी ब्याजदर (EIR) को गणना

निक्षेप प्राप्त गर्नलाई लागेको कारोबार लागत र ग्राहकहरूलाई कर्जा दिने क्रममा प्राप्त भएको शुल्कलाई ब्याजदर गणना गर्दा समावेश गरिएको छैन। ती लागतहरू र शुल्कहरू प्रभावी होइनन र तिनीहरूको प्रभाव, प्रभावी ब्याजदरमा र पुनःगणना गरिएको ब्याजदर मा मौलिक रूपमा भिन्न हुने छैनन्। यो कार्व-आउट (carve-out) २०१७-१८ र २०१८-१९ को लागी लागु हुनेछ।

(ग) ग्राहकलाई कर्जा र सापटमा हुने हानीको मापन गर्ने Incurred Loss मोडेल

बैंकले Incurred Loss मोडेल अन्तर्गत ग्राहकलाई कर्जा र सापटमा हानी/ नोक्सानी गणना गरेको छ। नोट ४.७ मा हानी नोक्सानीको विवरण दिइएको छ। बैंकले यसमा कार्व-आउट (carve-out) प्रयोग गरेको छ जसअन्तर्गत, राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार हानी नोक्सानी व्यवस्था गर्नु पर्दछ।

४.१ नगद तथा नगद समान

लेखाङ्कन नीति

नगद तथा नगद समानमा नगद मौज्जात, स्वदेशी वा विदेशी वित्तीय संस्था संगै रहेको मौज्जात र अल्प सूचनामा प्राप्त हुने रकम पर्दछ। नगद तथा नगद समानलाई वित्तीय स्थितिको विवरणमा अपलेखित लागतमा पहिचान गरिन्छ।

बैंकले वित्तीय लगानीलाई तीन वा तीन महिना भन्दा कम परिपक्वता रहेको अवस्थामा नगद तथा नगद समानको रूपमा वर्गीकृत गरेको छ। यी लगानीहरूमा ट्रेजरी बिल्स, स्वदेशी तथा विदेशी संस्थाहरूसंगको मौज्जात (Placement) पर्दछन् जुन अत्याधिक तरल मानिन्छ र बैंकले छोटो प्रतिबद्धता प्रबन्ध गर्ने उद्देश्यका लागि राखिएको हुन्छन्। यी नगद र नगद समानमा पाकेको ब्याज पनि समावेश गरिएको छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद मौज्जात	२,६८३,३९६,५००	२,२४७,६२५,९९८	२,६८३,९९५,९४५	२,२५६,४३८,९७५
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	९,६२९,३५२,९७७	४,०९४,९६३,६९३	९,९३५,०८९,९४९	९,८७०,९८०,३४३
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	-	-	-
अन्य नगद तथा नगद समान	४,२०९,३०४,२७९	५,२३७,४०५,०५९	४,२०९,३०४,२७९	५,२३७,४०५,०५९
	८,५१४,०५३,७४८	९९,४९९,९९३,८६२	८,०२७,५०२,९५७	९,३६४,०२४,३६९

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

लेखाङ्कन नीति

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातमा नेपाल राष्ट्र बैंकसंग कायम गरेको आन्तरिक मुद्रा र परिवर्तनीय विदेशी मुद्रा समावेश छन्। यस्तो कायम गरेको मौज्जात अनिवार्य मौज्जात (CRR) र तरलता अनुपात कायम गर्नको निम्ति प्रयोग गरिन्छ। ने.रा.बैंकको निर्देशन नं. १३ “अनिवार्य नगद मौज्जात र वैधानिक तरलता” बमोजिम न्यूनतम नगद मौज्जातको आवश्यकता पूरा गरेको छ। ३२ आषाढ २०७५ सम्म कायम गर्नुपर्ने न्यूनतम नगद मौज्जात जम्मा रुपैया निक्षेप दायित्वको ६% (२०७४ मा ६%) रहेको छ। ३२ आषाढ २०७५ मा वैधानिक तरलता अनुपात जम्मा निक्षेप दायित्वको १२% (२०७४ मा १२%) रहेको छ। वैधानिक तरलता अनुपातको गणनाको निम्ति अनिवार्य नगद मौज्जात प्रयोग गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकसंगको मौज्जातलाई वित्तीय अवस्थाको विवरणमा अपलेखित मूल्यमा देखाइन्छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंक संग रहेको वैधानिक मौज्जात	४,७६८,९८७,०२५	९४,८०९,२५९,९५९	४,७६८,९८७,०२५	४,८०९,२५९,९५९
पुनः विक्रीको निम्ति खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लिन बाँकी अन्य निक्षेप र रकम	-	-	-	-
	४,७६८,९८७,०२५	९४,८०९,२५९,९५९	४,७६८,९८७,०२५	९४,८०९,२५९,९५९

४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

लेखाङ्कन नीति

बैंक तथा वित्तीय संस्थामा रहेका मौज्जात भन्नाले छोटो अवधिको लागि नेपाल भित्र तथा बाहिर राखिएको अन्तर बैंकीय निक्षेप बुझिन्छ। यसमा नेपाल भित्र रहेका “क” वर्गका बैंकमा नेपाली मूल्यमा राखिएको मौज्जातहरू तथा नेपाल बाहिर रहेका अन्तर्राष्ट्रिय बैंकमा विदेशी मुद्रामा राखिएको मौज्जातहरू समावेश हुन्छन्। ३ महिनाभन्दा कम परिपक्वता भएका मौज्जातहरू अत्याधिक तरल प्रकृतिका हुने भएकाले यिनीहरूलाई नगद तथा नगद समानका रूपमा वर्गीकरण गरिन्छ। मौज्जातहरू ती गैह्र-व्युत्पन्न वित्तीय सम्पत्ति हुन् जसको निर्धारित वा निर्धारण योग्य भुक्तानी हुन्छ र यो सक्रिय बजारमा सूचीकृत गरिएका हुँदैनन्। बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका मौज्जातलाई प्रभावी व्याजदर EIR को प्रयोग गरि अपलेखित लागतमा मापन गरेको छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
मौज्जात				
आन्तरिक बैंक तथा वित्तीय संस्था सँग	१७२,७३७,८२७	११५,८००,०००	-	-
विदेशी बैंक तथा वित्तीय संस्था सँग	-	५७२,६२३,०११	-	५७२,६२३,०११
घटाउने: हानीको लागि व्यवस्था	-	-	-	-
	१७२,७३७,८२७	६८८,४२३,०११	-	५७२,६२३,०११

४.४ व्युत्पन्न वित्तीय उपकरणहरू

लेखाङ्कन नीति

व्युत्पन्नहरू ती वित्तीय उपकरणहरू हुन् जसले व्याजदर, वित्तीय उपकरणको मूल्य, विदेशी विनियम दरहरूमा हुने परिवर्तनअनुसार आफ्नो मूल्य निर्धारण गर्छ। व्युत्पन्नहरूलाई हेजिङ्ग उपकरणको रूपमा पहिचान नगरेको खण्डमा व्यापारिक वर्गमा वर्गीकृत गरिन्छ।

सबै व्युत्पन्नहरूलाई प्रारम्भिक पहिचान गरेपश्चात फेयर भ्याल्युमा मापन गरिन्छ, साथसाथै सबै पुर्नमूल्याङ्कन लाभलाई आम्दानी विवरणमा अभिलेख गरिन्छ। सूचिकृत बजारका मूल्य, ब्रोकर वा डिलर्सको मूल्य (quotes) वा अपेक्षित नगद प्रभावहरूको आधारमा निकालिएको अनुमानहरूमा फेयर भ्याल्यु आधारित हुन्छ। फेयर भ्याल्यु सकारात्मक भएमा सबै व्युत्पन्नहरू सम्पतिको रूपमा र नकारात्मक भएमा दायित्वका रूपमा मानिन्छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक लगानी				
व्याजदर स्वाप			-	-
मुद्रा स्वाप			-	-
अग्रिम विनिमय सम्झौता	-	९९,४८७,३६७	-	९९,४८७,३६७
अन्य			-	-
जोखिम व्यवस्थापनको निमित्त				

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्याजदर स्वाप			-	-
मुद्रा स्वाप			-	-
अग्रिम विनिमय सम्झौता			-	-
अन्य				
	-	९९,४८७,३६७	-	९९,४८७,३६७

४.५ अन्य व्यापारिक सम्पत्तिहरू

लेखाङ्कन नीति

व्यापारिक सम्पत्ति ती धितोपत्रहरू हुन, जुन बैंकले पुनर्विक्री गरी लाभ लिने उद्देश्यले राखेको हुन्छ । यी सम्पत्तिहरूमा ट्रेजरीबिल, सरकारी तथा NRB सुरक्षणपत्र, इक्वीटीहरू, म्युचल फन्ड युनिट तथा व्यापारका लागि राखिएका अन्य धितोपत्रहरू समावेश हुन्छन् ।

यी सम्पत्तिहरू प्रारम्भमा फेयर भ्याल्युमा अभिलेख गरिन्छन् र त्यसपछि FVTPL द्वारा मापन गरिन्छन् र प्राप्त भएका तथा नभएका लाभ र हानीलाई खुद व्यापारिक आम्दानीमा समावेश गरिन्छ । बैंकले कुनैपनि सम्पत्ति छोटो समयमा व्यापार गर्ने उद्देश्यले प्राप्त गरेको छैन ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको ऋणपत्र	-	-	-	-
शेयर	२०७,७८४,९५०	१३४,९६९,६९९	-	-
अन्य	-	-	-	-
	२०७,७८४,९५०	१३४,९६९,६९९	-	-
धितोमा राखिएको	-	-	-	-
धितोमा नराखिएको	२०७,७८४,९५०	१३४,९६९,६९९	-	-
	२०७,७८४,९५०	१३४,९६९,६९९	-	-

४.६ बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट

लेखाङ्कन नीति

बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटीमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार “घ” वर्गका वित्तीय संस्थाहरू तथा पिछडिएको वर्गमा वर्गीकृत को-अपरेटिभहरूलाई दिईने कर्जाहरू समावेश छन् यी कर्जाहरू अल्पकालीन कर्जा वा आवधिक कर्जाका रूपमा छन् । यी कर्जाहरू प्रारम्भमा फेयर भ्याल्युमा अभिलेख गरिन्छन् र त्यसपछि प्रभावी व्याजदर प्रयोग गरी अपलेखित लागतमा मापन गरिन्छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई दिइने कर्जा र सापटीमा कर्जा हानी नोक्सानी व्यवस्था प्रदान गरिएको छ । कर्जाका हानी व्यवस्था प्रदान गर्नका लागि यी कर्जाहरूलाई असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद र खराब वर्गमा वर्गीकृत गरिन्छन् । कर्जाका भाखा नाघेका दिनहरू तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन नं. २ का अन्य मापदण्डका आधारमा कर्जाको बक्यौता रकममा कर्जाको हानी नोक्सानी व्यवस्था प्रदान गरिन्छ ।

NFRS को सिद्धान्तहरूको प्रयोग गरेर, कर्जा हानी व्यवस्थाको अलग गणना गरिन्छ । बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटीको हानी / नोक्सानी गणनाको लागि सामूहिक तथा निर्दिष्ट मूल्याङ्कन दुवै प्रयोग हुन्छ । यी कर्जाहरू एक एक गरी परीक्षण गरिन्छ । यस वर्ष र अघिल्लो वर्ष कुनै पनि निर्दिष्ट हानी नोक्सानी उत्पन्न भएको छैन । ऐतिहासिक हानी अनुपात (Historical loss experience) उक्त कर्जा तथा सापटीमा नभएकोले गर्दा सामूहिक हानी / नोक्सानी पनि उत्पन्न भएको छैन । वित्तीय संस्थालाई दिइने कर्जामा सो कर्जाको पाकेको ब्याज आम्दानी समावेश भएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थालाई दिइएको कर्जा	३,०६६,३२३,७३२	२,२०९,१९७,६०७	३,३६६,३२३,७३२	२,३१४,१९७,६०७
अन्य	१४३,८७४,६५५	४०,६३३,३२५	१४३,८७४,६५५	४०,६३३,३२५
घटाउने : हानीको लागि व्यवस्था	(३२,९३८,९०७)	(२२,४९२,२३६)	(३५,९३८,९०७)	(२३,५४२,२३६)
	३,१७७,२५९,४८०	२,२२७,३३८,६९६	३,४७४,२५९,४८०	२,३३१,२८८,६९६

४.६.१ : हानी / नोक्सानीको लागि व्यवस्था

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्दात	२२,४९२,२३६	२१,९६६,३८०	२३,५४२,२३६	२१,९६६,३८०
यस वर्षको व्यवस्था				
यस वर्षको थप	२६,२११,९८०	३,५८३,०५५	२८,१६१,९८०	४,६३३,०५५
यस वर्षको फिर्ता	(१५,७६५,३०९)	(३,०५७,१९९)	(१५,७६५,३०९)	(३,०५७,१९९)
अपलेखन			-	-
आषाढ अन्त्यको मौज्दात	३२,९३८,९०७	२२,४९२,२३६	३५,९३८,९०७	२३,५४२,२३६

४.७ ग्राहकलाई कर्जा तथा सापट

लेखाङ्कन नीति

ग्राहक कर्जा तथा सापटी ती गैह्र-व्युत्पन्न वित्तीय सम्पत्ति हुन् जसको निर्धारित वा निर्धारण योग्य भुक्तानी हुन्छ र यी सक्रिय बजारमा सूचकृत हुँदैनन् । यसमा अल्पकालीन कर्जा, आवधिक कर्जा, हायर पर्चेज कर्जा, मोर्टगेज कर्जा, कर्मचारी तथा अन्यका लागि व्यक्तिगत कर्जा समावेश हुन्छन् ।

बैंकले ग्राहक कर्जा तथा सापटीलाई प्रभावी ब्याजदर (EIR) को प्रयोग गरि अपलेखित मूल्यमा हानी / नोक्सानी घटाएर मापन गरेको छ । सम्पत्ति प्राप्तमा लाग्ने कुनै छुट, प्रिमियम, शुल्क तथा अन्य खर्चहरूलाई अभिन्न अंग मानी अपलेखित मूल्य निर्धारण गरिएको हुन्छ । बैंकले प्रभावी ब्याजदर गणना गर्दा ग्राहकबाट लिएको सेवा शुल्कलाई समावेश गरेको छैन । बैंकले आफ्नो आम्दानीमा यस शुल्कले प्रभावकारी (Material) असर नपार्ने ठहर गरेपश्चात सो शुल्कहरू समावेश नगरिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन नं. २ अनुसार ग्राहक कर्जा तथा सापटी हानी / नोक्सानी व्यवस्था प्रदान गरिएको छ । यी कर्जाहरू असल, सुक्ष्म निगरानी, पुनसंरचना, कमशल, शंकास्पद र खराब वर्गमा वर्गीकृत गरिन्छन् । कर्जाका भाखा नाघेका दिनहरू तथा निर्देशनका अन्य मापदण्डका आधारमा कर्जाको बक्यौता रकममा कर्जाको हानी / नोक्सानी व्यवस्था गरिएको छ ।

कर्मचारी कर्जा जो प्रारम्भिक पहिचानमा फेयर भ्याल्युमा अभिलेख गरिन्छ, सो कर्जा अपलेखित लागतमा मापन गरिएको कर्जा तथा सापटीको मौज्दातमा समावेश गरिएको छ । ग्राहकलाई दिइने कर्जा तथा सापटीमा पाकेको ब्याज आमदानी समावेश भएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखित लागतमा मूल्याङ्कन गरिएको कर्जा र सापटी	९१,५२०,१२५,०२१	७९,४२८,८४६,०४२	९०,४०७,०६३,५७६	७८,९६७,०७६,४४६
घटाउने : हानी / नोक्सानी व्यवस्था				
सामूहिक व्यवस्था	(१,०१०,४९४,३४५)	(९९३,१५२,२५५)	(९९९,५५१,०७९)	(९८८,६९३,३५४)
निर्दिष्ट व्यवस्था	(५३४,७६३,४२३)	(८४९,३६०,४७४)	(५२९,४१६,८५१)	(८४२,५०२,०३१)
खुद रकम	८९,९७४,८६७,२५२	७७,५८६,३३३,३१३	८८,८७८,०९५,६४५	७७,१३५,८८१,०६१
FVTPL मा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
जम्मा	८९,९७४,८६७,२५२	७७,५८६,३३३,३१३	८८,८७८,०९५,६४५	७७,१३५,८८१,०६१

NFRS अन्तर्गत ग्राहक कर्जा तथा सापटीको हानी नोक्सानी

बैंकले ग्राहक कर्जा तथा सापटीको हानी नोक्सानीको लागि (NFRS 9) अन्तर्गतको खर्च भएको हानी / नोक्सानी मोडेलको (incurred loss model) सिद्धान्तको प्रयोग गर्छ ।

व्यक्तिगत रूप (Individual) मा मूल्याङ्कित कर्जाहरूको हानी / नोक्सानी

हानी/नोक्सानी व्यवस्था प्रदान गरिनुपर्छ या पर्दैन भन्ने बारे मूल्याङ्कन गर्न बैंकले हरेक आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा प्रत्येक महत्वपूर्ण कर्जा तथा सापटीको समीक्षा गरि बैंकले पाँच कर्जा सुविधा अन्तर्गत हायर पर्चेज कर्जा, घर कर्जा, अर्वाधि कर्जा, मोर्टगेज कर्जा र अल्पावधि कर्जामा प्रत्येक महत्वपूर्ण कर्जाहरूको विशेष हानी नोक्सानी मूल्याङ्कनको लागि आफ्नो जम्मा कर्जा पोर्टफोलियोको ४०% भन्दा बढीको मूल्याङ्कन गरेको छ । बैंकले महत्वपूर्ण कर्जाका विशेष हानी / नोक्सानी परीक्षणको मूल्याङ्कनको लागि निर्माण गरेको सम्पूर्ण सम्भावित उद्देश्य प्रमाणहरूको (possible objective evidence) मूल्याङ्कन गरिएको छ । व्यक्तिगत आधारमा मूल्याङ्कन गरिएको कर्जाको हानी/नोक्सानीको रकम घटी वा बढी नहोस् भनेर, उद्देश्य प्रमाणको मूल्याङ्कनका लागि उचित अनुमान र धारणाहरू बनाइएको छ ।

बैंकले हरेक आर्थिक वर्षको अन्त्य (Reporting) मितिमा आफ्नो निष्क्रिय कर्जाको हानी/नोक्सानी व्यवस्था आफ्नो नाफा / नोक्सानी विवरणमा प्रदान गर्न पर्ने वा नपर्ने समीक्षा गर्दछ । हानी/नोक्सानी व्यवस्था गर्न र अपेक्षित नगद प्रवाह अनुमान गर्न व्यवस्थापनको निर्णय चाहिन्छ । यस्तो अनुमानहरू विभिन्न मान्यताको आधारमा आधारित हुने हुँदा वास्तविक नतिजा भन्दा फरक हुन सक्छ जसले गर्दा भविष्यमा हानी/नोक्सानीको व्यवस्था परिवर्तन हुन्छ । यस्ता मान्यताहरू कर्जाको धितोको मूल्याङ्कन र अपेक्षित नगद प्रवाहको आधारमा व्यवस्थापनको अनुमानमा आधारित हुन्छ ।

सामूहिक मूल्याङ्कित कर्जाको हानी नोक्सानी

अन्य सम्पूर्ण कर्जाहरू जसमा विशेष हानी नोक्सानी स्थापना भएको छैन, यिनीहरूलाई समान जोखिम विशेषता भएका प्रकारहरूको आधारमा सामूहिक रूपमा मूल्याङ्कन गरिएका छन्। बैंकले यी समान जोखिम विशेषता भएका कर्जाहरूलाई निम्न पाँच प्रमुख प्रकारमा विभाजित गरेको छः

- (क) हायर पर्चेज कर्जा
- (ख) घर कर्जा
- (ग) मोर्टगेज कर्जा
- (घ) अल्पावधि कर्जा
- (ङ) आवधिक कर्जा

सामूहिक हानी नोक्सानीले सक्रिय कर्जाको पोर्टफोलियोमा स्थापना भएको तर अभैपनि विशेष वा सामूहिक मूल्याङ्कनले पहिचान नभएको हानी नोक्सानीलाई प्रतिबिम्बित गर्छ। सामूहिक मूल्याङ्कन खुद प्रवाह दर (Net flow Rate) विधिमा सामूहिक मूल्याङ्कन सम्पन्न गरिन्छ जहाँ बैंकले भाखा नाघेको दिनका आधारमा बक्यौताको चालको मूल्याङ्कन गर्छ।

यसले बैंकको, सक्रिय कर्जाको रकम जारी गरे पश्चात् कर्जा तिर्न असक्षम क्षेत्र (Default zone) मा जाने, ऐतिहासिक प्रवृत्तिको (trend) स्थापना गर्छ। बैंकले असक्षमताको सम्भावना Default zone लाई १८० दिनको रूपमा पहिचान गरेको छ। यस पद्धतिले असक्षमताको सम्भावना (probability of default (PD)), असक्षमता समयको बक्यौता (exposure at the time of default (EAD)) र असक्षम भएपछि हुने नोक्सानी (loss given default (LGD)) लाई हानीको घटना र हानी नोक्सानी पहिचान हुनु बीचको अवधि (over the loss emergence period) लाई एकीकृत गर्छ। NFRS अन्तर्गत गणना गरिएको हानी नोक्सानी रकम तल उल्लेखित छ।

	यस वर्ष	गत वर्ष	१ श्रावण २०७३
NFRS अन्तर्गतको हानी /नोक्सानी व्यवस्था			
सामूहिक व्यवस्था	२०४,३२९,२३७	२४९,५४९,०४९	१८७,७४४,६३४
निर्दिष्ट व्यवस्था	४२,९२२,९७५	२९७,८५३,७६५	१७५,६८७,२५३
जम्मा	२४६,४४३,४९२	४५९,४०२,८१४	३६३,४३१,८८७
ने. रा. बैं. को निर्देशन अनुसारको हानी /नोक्सानी व्यवस्था	१,५२८,९६७,९३०	१,८३९,९९५,३८६	१,६००,९००,३७६

४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

कर्जा प्रकार	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
आवधिक कर्जा	१३,४९५,२९३,४४०	१९,३९७,८३९,९३९	१३,४९५,२९३,४४०	१९,३९७,८३९,९३९
अधिविकर्ष	२३,०९७,९७९,०४८	२९,९८६,७९५,२०९	२३,०९७,९७९,०४८	२९,९८६,७९५,२०९
ट्रष्ट रिसिप्ट/निर्यात कर्जा	५,७०४,०००,३९९	९,३०६,४६२,४०८	५,७०४,०००,३९९	९,३०६,४६२,४०८
माग तथा अन्य चालु पूँजी कर्जा	२०,३२७,०८६,०८४	१६,६५४,४८६,९६३	२०,३२७,०८६,०८४	१६,६५४,४८६,९६३
व्यक्तिगत आवासिय कर्जा	८,६०३,२०९,९६८	७,८५६,९५३,७८६	८,६०३,२०९,९६८	७,८५६,९५३,७८६

रियल स्टेट कर्जा	३,५४७,९३६,७३०	३,७५९,८४५,२७८	३,५४७,९३६,७३०	३,७५९,८४५,२७८
मार्जिन लेन्डिङ्ग कर्जा	१,८७९,४१८,०८१	२,०२१,६०८,९२४	१,८७९,४१८,०८१	२,०२१,६०८,९२४
हायर पर्चेज कर्जा	६,९३१,४०६,८३२	६,०९०,४२४,५७०	६,९३१,४०६,८३२	६,०९०,४२४,५७०
पिछ्छिडिएको वर्गलाई कर्जा	१,३०८,५५७,५४८	१,४१२,८३८,४९७	१,३०८,५५७,५४८	१,४१२,८३८,४९७
विल खरिद	-	१,५१८,६६२,६१३	-	१,५१८,६६२,६१३
कर्मचारी कर्जा	३४७,७४२,६१४	३३०,३०६,९५५	३४७,७४२,६१४	३३०,३०६,९५५
अन्य	६,२३१,१०६,१९४	४,९९६,७४३,०५३	५,१२८,४४६,९६४	४,५३९,६९७,७५७
जम्मा	१९,३१३,६४८,८५०	७९,२५२,९६७,३८९	१०,२१०,९८९,६२०	७८,७९५,९२२,०९३
लिन बाँकी ब्याज	२०६,४७६,१७१	१७५,८७८,६५३	१९६,०७३,९५६	१७१,१५४,३५२
कुल	१९,५२०,१२५,०२१	७९,४२८,८४६,०४१	१०,४०७,०६३,५७६	७८,९६७,०७६,४४५

४.७.२ मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	८७,०१८,७९७,६४०	७६,४२४,३००,७५०	८५,९९६,१३८,४१०	७५,९६७,२५५,४५४
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	४,२९४,८५१,२१०	२,८२८,६६६,६३९	४,२९४,८५१,२१०	२,८२८,६६६,६३९
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
यूरो	-	-	-	-
जापनिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	९१,३१३,६४८,८५०	७९,२५२,९६७,३८९	१०,२१०,९८९,६२०	७८,७९५,९२२,०९३

४.७.३ धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुरक्षण				
चल/अचल सम्पत्ति	८८,१६८,७५०,७५९	४४,०४३,३१९,६०९	८८,१६८,७५०,७५९	४४,०४३,३१९,६०९
सुन र चाँदी	-	-	-	-
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	९१,८५६,०००	-	९१,८५६,०००
सरकारी जमानत	-	-	-	-
अन्तराष्ट्रिय सूचिकृत बैंकको जमानत	-	-	-	-

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
निर्यात कागजपत्रको धितो	-	-	-	-
मुद्रति निक्षेपको धितो	५६१,६३६,२१०	८१,४०९,२६०	५६१,६३६,२१०	८१,४०९,२६०
सरकारी सेक्युरिटीको धितो	१६९,७४७,०८३	-	१६९,७४७,०८३	-
काउन्टर जमानत	२,५३६,१७८	-	२,५३६,१७८	-
व्याक्तिगत जमानत	४४,९९४,९०९	-	४४,९९४,९०९	-
अन्य धितो	२,३६५,९८३,७११	३५,०३६,३८२,५२०	१,२६३,३२४,४८१	३४,५७९,३३७,२२४
जम्मा	९१,३१३,६४८,८५०	७९,२५२,९६७,३८९	९०,२१०,९८९,६२०	७८,७९५,९२२,०९३
सुरक्षण नगरिएको			-	-
जम्मा	९१,३१३,६४८,८५०	७९,२५२,९६७,३८९	९०,२१०,९८९,६२०	७८,७९५,९२२,०९३

४.७.४ हानी / नोक्सानीको लागि व्यवस्था

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
निर्दिष्ट हानी / नोक्सानीको व्यवस्था				
श्रावण १ को मौज्जात	१,८४२,५१२,७३०	१,६०५,५१४,३४०	१,८३१,१९५,३८६	१,६००,१००,३७६
यस वर्षको व्यवस्था			-	-
यस वर्षको थप	२३२,१६७,१९२	३१७,७३३,७३७	२२७,१९४,६९८	३११,८३०,३५६
यस वर्षको फिर्ता	(५२९,४२२,१५४)	(३३१,८३२,७६४)	(५२९,४२२,१५४)	(३३१,८३२,७६४)
अपलेखन			-	-
विदेशी मुद्राको हानी / नोक्सानी व्यवस्थामा				
विनिमय दरको घट/बढ			-	-
अन्य घट/बढ		२५१,०९७,४१८	-	२५१,०९७,४१८
आषाढ अन्त्यको मौज्जात	१,५४५,२५७,७६८	१,८४२,५१२,७३०	१,५२८,९६७,९३०	१,८३१,१९५,३८६
सामुहिक हानी नोक्सानी व्यवस्था				
श्रावण १ को मौज्जात			-	-
यस वर्षको व्यवस्था			-	-
यस वर्षको थप			-	-
यस वर्षको फिर्ता			-	-
विदेशी मुद्रा हानी / नोक्सानी व्यवस्थामा				
विनिमय दरको घट/बढ			-	-
अन्य उतारचढाव			-	-
आषाढ अन्त्यको मौज्जात				
हानी नोक्सानीको लागि जम्मा व्यवस्था	१,५४५,२५७,७६८	१,८४२,५१२,७३०	१,५२८,९६७,९३०	१,८३१,१९५,३८६

४.८ धितोपत्रमा लगानी

लेखाङ्कन नीति

धितोपत्र लगानीमा, सरकारी धितोपत्रमा लगानी जस्तै: विकास ऋणपत्र, ट्रेजरी बिल, नेपाल राष्ट्र बैंकको ऋणपत्र, नेपाल राष्ट्र बैंकसँग रहेका निक्षेप उपकरणहरू, शेयर उपकरणहरू, सामुहिक लगानी कोषका युनिट तथा अन्य, हरू समावेश हुन्छन्। धितोपत्रमा लगानी जस्तै सरकारी धितोपत्ररू प्रारम्भमा फेयर भ्याल्युमा प्रत्यक्ष सम्बन्ध राख्ने लेनदेन खर्च सहित पहिचान गरिन्छ, र पछि प्रभावी ब्याजदर (EIR) को प्रयोग गरी अपलेखित मूल्यमा हानी / नोक्सानी घटाएर मापन गरिन्छ।

सूचिकृत शेयर, सूचिकृत नभएको शेयर तथा सामुहिक लगानी कोषमा लगानीहरूलाई प्रारम्भमा लागतमा प्रत्यक्ष सम्बन्ध राख्ने लेनदेन खर्च सहित, पहिचान गरिन्छ र पछि FVTOCI मा मापन गरिन्छ। प्रभावकारी नहुने खर्चहरूलाई प्रारम्भिक लेनदेन खर्च गणना गर्दा समावेश गरिएको छैन। इक्वीटी शेयर संस्थापक वा साधारण शेयरको रूपमा हुन सक्छ। फेयर भ्याल्युमा परिवर्तन भई उत्पन्न हुने लाभ वा हानीलाई, अन्य विस्तृत आमदानीमा समावेश गरिन्छ। हानी नोक्सानी वा फिर्ता, ब्याज आमदानी र विदेशी सटही लाभ तथा हानीलाई 'नाफा नोक्सानी विवरणमा' पहिचान गरिन्छ। निसर्ग (disposal) पश्चात्, पहिले अन्य विस्तृत आमदानीमा पहिचान गरिएको संचित लाभ वा हानीलाई पूँजीबाट नाफा / नोक्सान विवरणमा पुनः वर्गीकरण गरिन्छ।

सम्पूर्ण सूचिकृत साधारण इक्वीटी शेयरहरू "NFRS 13 फेयर भ्याल्यु मापन" द्वारा वर्णन गरिएको तह १ आधार (input) प्रयोग गरी फेयर भ्याल्युमा मापन गरिन्छ। तह १ आधार (input) भन्नाले सक्रिय बजारमा मापन गरेको मितिमा एक-समान सम्पत्ति र दायित्वको लागि तोकिएको सूचिकृत मूल्य (समायोजन नगरिएको) हो। संस्थापक शेयर जसको मापन मितिमा सूचिकृत मूल्य उपलब्ध हुँदैन, ती शेयरहरूको साधारण इक्वीटी शेयरको सूचिकृत मूल्यको ५०% सम्म मापन गरिएको छ।

सम्पूर्ण सूचिकृत नभएको इक्वीटी शेयरहरू लागत मूल्यमा अभिलेखन गरीएको छ किनभने वित्तीय विवरणको अन्त्य मितिमा यी लगानीका बजार मूल्यलाई प्रतिनिधीत्व गर्ने सबै भन्दा उचित मूल्य नै लागत मूल्य हो। व्यवस्थापनले बैंकसँग भएको सूचिकृत नभएको शेयर लगानीहरूको हानी / नोक्सानी मूल्याङ्कन गरेको छ, र लगानी मूल्यमा स्थायी गिरावट भएको प्रमाण नहुँदा हानी / नोक्सानी जरुरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ।

सम्पूर्ण सूचिकृत म्युचल फण्ड युनिटहरू "NFRS 13" फेयर भ्याल्यु मापन" द्वारा वर्णन गरिएको १ आधार (input) प्रयोग गरी फेयर भ्याल्युमा मापन गरिन्छ। तह १ आधार (input) भन्नाले सक्रिय बजारमा मापन गरेको मितिमा एक-समान सम्पत्ति र दायित्वको लागि तोकिएको सूचिकृत मूल्य (समायोजन नगरिएको) हो। म्युचल फण्ड लगानीहरूलाई अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखित लागतमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी	१५,३९८,९०३,७१४	९,५२३,०८७,२३७	१५,३९८,९०३,७१४	९,५२३,०८७,२३६
FVTOCI मा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी	९३४,१३०,५६८	६४५,६०८,७१०	९२१,७४९,११८	६३१,५०५,१२२
	१६,३३३,०३४,२८२	१०,१६८,६९५,९४७	१६,३२०,६५२,८३२	१०,१५४,५९२,३५८

४.८.१ अपलेखित लागतमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ऋणपत्र			-	-
सरकारी ऋण पत्र	८,२७८,७०५,७९९	६,७०९,३४९,२९९	८,२७८,७०५,७९९	६,७०९,३४९,२९९
सरकारी ट्रेजरी बिल	७,९२०,९९७,९९५	२,८२९,७४६,०९८	७,९२०,९९७,९९५	२,८२९,७४६,०९८
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरु			-	-
	१५,३९८,९०३,७९४	९,५२३,०८७,२३७	१५,३९८,९०३,७९४	९,५२३,०८७,२३७
घटाउने: हानी / नोक्सानी व्यवस्था			-	-
जम्मा	१५,३९८,९०३,७९४	९,५२३,०८७,२३७	१५,३९८,९०३,७९४	९,५२३,०८७,२३७

४.८.२ अन्य विस्तृत आम्दानीको माध्यमबाट फेयर भ्याल्युमा मूल्याङ्कन गरिएका धितोपत्रमा लगानी

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
शेयर उपकरणहरु				
सूचिकृत शेयर	५७,६६८,६७४	८५,४२५,९२०	५७,६६८,६७४	८५,४२५,९२०
सूचिकृत नगरिएका शेयर	७९८,०८७,०६२	२६५,५८७,०६२	७९८,०८७,०६२	२६५,५८७,०६२
सामुहिक लगानी कोषका इकाइमा लगानी	९५८,३७४,८३२	२९४,५९६,५२८	९५८,९९३,३८२	२८०,४९२,९४०
जम्मा	९३४,९३०,५६८	६४४,६०८,७९०	९२९,७४९,९९८	६३९,५०५,९२०

४.८.३ सूचिकृत इक्विटीमा लगानी सम्बन्धमा जानकारी

	समूह			बैंक		
	यस वर्ष	गत वर्ष		यस वर्ष	गत वर्ष	
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
सूचिकृत इक्विटी शेयर						
कृषि विकास बैंक लिमिटेड	१६,४५८	६,९०९,३४०	५,९६७,८९२	६,६२८	४,३९६,९५५	४,२०९,२७२
अपी पावर कम्पनी लिमिटेड	७४३	२७०,२६४	२९९,०९२	२७	२,६००	९४,७९५
अरुण भ्याली हाइड्रोपावर कम्पनी	७,३४४	९,७७८,९५०	९,९२३,६३२	४,४०४	९,२७३,६९३	९,२९५,५०४
बैंक अफ काठमाडौं लिमिटेड	४,३९६	९,७४८,९२८	९,९६०,५४४	३०९	९,९२८,५२६	९,९९४,४३६
बुटवल पावर कम्पनी लिमिटेड	५७,९८०	२८,७३८,६८७	२६,९३९,२६०	७५३	५००,३९०	४६६,८६०
सिमिल बैंक लिमिटेड	९५,३३०	२,४७८,५५८	२,३४५,४९०	-	-	-
सेन्चुरी कर्मसिधल बैंक लिमिटेड	५२५	९९३,९६६	८८,७२५	-	-	-
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड	९९,४४६	९०,९९०,८३२	९,०४२,३४०	९७,०९७	९८,९८६,४३८	९३,५७९,५६६
सिटीजन्स बैंक लिमिटेड	७,२७९	२,७७०,९६४	९,७५५,९५६	९,८४५	२,७७०,९६४	२,७२५,८५९
सिटीजन्स इनभेष्टमेन्ट ट्रस्ट	९,९९४	५,२६३,९६२	४,९८५,०००	-	-	-
छिमेक लघुवित्त विकास बैंक लिमिटेड	३,३९७	२,८६५,९०८	२,९०९,००९	-	-	-

	समूह						बैंक					
	यस वर्ष			गत वर्ष			यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
कृषल फाइनेन्स लिमिटेड				५०	५,०००	५,०००	-	-	-	-	-	-
डिप्रोक्स विकास बैंक लिमिटेड	७,०३४	७,१०९,६६५	५,२७५,५००	-	-	-	-	-	-	-	-	-
देव विकास बैंक लिमिटेड	११,४९५	२,२९६,४०५	१,४८२,८५५	५,०००	१,५८३,५५०	१,२९५,०००	-	-	-	-	-	-
दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड				११	१,१००	२,४८६	-	-	-	-	-	-
एमरेप्ट बैंक लिमिटेड	४,२२९	४,२८३,८०७	२,८०३,८२७	१,९६८	२,८९०,७८९	२,६६२,७०४	-	-	-	-	-	-
फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड	१,२२८	७२७,३१६	६६३,१२०	-	-	-	-	-	-	-	-	-
फंवाड कम्प्युनिटी वित्तीय संस्था लिमिटेड	९४१	२,१२४,६३३	२,०८९,०२०	२६	२,६००	८३,७४६	१५,९८६	१,५३५,३८५	१४,१४७,६१०	-	-	-
गुरांस लाइफ इन्स्योरेन्स कम्पनी	१९,१७८	५,१९२,८६०	१६,९७२,५३०	१८,१७८	४,१५६,३४५	१८,५४१,५६०	-	-	-	१५,९८६	१,५३५,३८५	१६,३०५,७२०
गोर्खा फाइनेन्स लिमिटेड	१४,१२२	२,८२४,४८३	१,४९६,९३२	७,५४८	१,७४७,१६०	१,३६६,१८८	-	-	-	-	-	-
हिमालयन बैंक लिमिटेड	१,८८७	१,४६८,८६४	१,०३९,७३७	१,५१०	१,४६८,८६४	१,३३७,८६०	-	-	-	-	-	-
आइसीएफसी फाइनेन्स लिमिटेड	२,०५४	४३७,७५८	३५३,२८८	४९	१५,३६०	१४,११२	-	-	-	-	-	-
जनता बैंक नेपाल लिमिटेड	१९,१८७	३,८७९,४४७	३,०१२,३५९	५,०००	१,५०८,२५०	१,४२०,०००	-	-	-	-	-	-
कावेली विकास बैंक लिमिटेड	२,९७८	१,२४१,४२४	७०२,८०८	१,९८३	१,०३८,३७६	१,०५०,९९०	-	-	-	-	-	-
कन्वन् विकास बैंक लिमिटेड	२९	८,५७४	५,९१६	२६	८,५७४	७,०४६	-	-	-	-	-	-
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड	-	-	-	१६	१,६००	३,३२८	-	-	-	-	-	-
कुमारी बैंक लिमिटेड	६,१२५	१,८९९,७५८	१,२१८,८७५	४,१०४	१,५१५,९६३	१,३४२,००८	-	-	-	-	-	-
महिला सहयात्रा माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड	७०५	८२२,८६४	५००,५५०	५९८	७४४,५९५	६९३,६८०	-	-	-	-	-	-
मन्जुश्री फाइनेन्स लिमिटेड	१,८६९	२६५,७३७	२१८,६७३	-	-	-	-	-	-	-	-	-
माच्छापुच्छे बैंक लिमिटेड	७,५१२	२,२१२,२०४	१,५७०,००८	१,०७०	९००,७९२	८८६,७१०	-	-	-	-	-	-
मेगा बैंक लिमिटेड	-	-	-	७२१	२९५,९८२	३३०,२१८	-	-	-	-	-	-
मेट्रो विकास बैंक लिमिटेड	-	-	-	९६	८,४९४	३१,३९२	-	-	-	-	-	-
मिसन विकास बैंक लिमिटेड	६,६६०	१,८३७,५५०	१,१७८,८२०	-	-	-	-	-	-	-	-	-
मिथिला लघुवित्त विकास लिमिटेड	१	७८६	१,०१५	१५	१,३३७	१९,३६५	-	-	-	-	-	-
मुक्तिनाथ विकास बैंक लिमिटेड	३४३	२१८,०५२	१२९,६५४	२०३	२०९,८५१	१९,७११३	-	-	-	-	-	-
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड	१२,३७०	१,१७८,००८	१,०६३,८२०	-	-	-	२०,३४९	२,४९२,८५३	१६,२५८,८५१	-	-	-
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी	२६,१७१	९,५१५,२५७	२०,९१०,६२९	१७,८२४	७,०३०,५४४	४१,३४०,४७५	-	-	-	१६,१०९	२,४९२,८५३	३७,०५०,७००
एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड	१,१५०	१,०१७,६६८	१,०२३,५००	४,०००	२,७९५,८९३	४,०२०,०००	-	-	-	-	-	-
नेपाल बङ्गलादेश बैंक लिमिटेड	१०२	२२,९६८	२१,८२८	१	१००	४०२	-	-	-	-	-	-
नेशनल माइक्रोफाइनेन्स वित्तीय संस्था	-	-	-	१९	१,९००	१,९००	-	-	-	-	-	-
नेपाल बैंक लिमिटेड	२९,१२२	११,२३४,२१५	८,१८३,२८२	१२,२०३	७,६८६,६६१	७,०९५,०५१	-	-	-	-	-	-
नेपाल ग्रामीण विकास बैंक लिमिटेड	८,३४०	६,५२८,१५२	५,११२,४२०	-	-	-	-	-	-	-	-	-
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड	२,५३०	१,७०६,३८६	१,६६४,७४०	८१५	१,११३,३७७	१,१६५,४५०	-	-	-	-	-	-
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (प्रमोटर)	२५,७९०	१५,४७०,३१६	१४,०५५,५५०	२०,१०८	१५,४७०,३१६	१५,००३,३०४	२,९७६	२,३६६,९२५	३,१२४,८००	-	-	-
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	९,८२१	१०,८८८,४३३	१०,३१२,०५४	२,३७७	२,६८७,५५०	५,१०५,७९६	-	-	-	२,०९६	२,३६६,९२५	४,५०२,२०८
नेपाल एसबीआइ बैंक लिमिटेड	५७	३१,६३२	२८,४४३	-	२,८३७	२,८३७	-	-	-	-	-	-
एनएमवी बैंक लिमिटेड	१,३०५	६९६,७५६	४६७,१९०	८६९	९९,७१२८	९८४,१७८	१३,११५	९,०१४,१९५	९,४५५,९१५	-	-	-
नेपाल दुरसन्चार कम्पनी लिमिटेड	१५,०३५	१०,५१८,८२१	१०,८४२,२३५	१८,०७५	१२,२२१,८१०	१२,२००,६२५	-	-	-	१३,११५	९,०१४,१९५	८,८५२,६२५
ओरियन्टल होटल लिमिटेड	१२,७७०	६,८९७,४२७	६,६५३,१७०	-	-	-	-	-	-	-	-	-

	समूह						बैंक					
	यस वर्ष			गत वर्ष			यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
प्राइम कर्मसियल बैंक लिमिटेड	५,३९५	१,९५९,४३५	१,५४८,३६५	४,२४८	१,९५७,७७६	१,७८८,४०८	-	-	-	-	-	-
प्रभु बैंक लिमिटेड	११,८४३	३,९७०,५३६	२,२१४,६४१	८,४५९	३,६३२,१३६	३,४३४,३५४	-	-	-	-	-	-
प्रीमियर इन्स्योरेन्स कम्पनी लिमिटेड	१७९	२६१,४१३	२०१,३७५	५००	८२७,२५२	८४५,०००	-	-	-	-	-	-
राष्ट्रीय बीमा कम्पनी लिमिटेड (प्रमोटर)	१,०७०	१३,०९३,०९६	१०,६४९,७१०	-	-	-	-	-	-	-	-	-
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड	७९८	९०४,१०६	९९५,९०४	४८	५१,४११	९१,२००	-	-	-	-	-	-
रिडी हाइड्रोपावर कम्पनी लिमिटेड	१,०००	१४६,८६०	१२३,०००	-	-	-	-	-	-	-	-	-
आरएमडीसी लघुवित्त वित्तीय संस्था	५,०३६	३,४०३,२३३	२,७९४,९८०	१६	१,५७५	४७,३७५	७९४	-	५१८,४८२	-	-	-
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड	१,७५८	७१७,५३७	१,१४७,९७४	२००	७७,५३७	७१०,६०२	-	-	-	-	-	-
सहारा विकास बैंक लिमिटेड	१५८	१२,९४७	७२,६८०	८०१	१,६४७	६०६,६००	-	-	-	७५६	-	५८५,९००
साभा विकास बैंक लिमिटेड	-	-	-	३५४	३५,४००	७७,५२६	-	-	-	-	-	-
साना किसान विकास बैंक लिमिटेड	६२५	८३९,८२५	७२५,०००	-	-	-	-	-	-	-	-	-
सानिमा बैंक लिमिटेड	१३,१५९	५,२६६,०७७	४,२६३,५१६	६,१८२	३,१२०,६०१	२,६६४,४४२	-	-	-	-	-	-
सिद्धार्थ बैंक लिमिटेड	१६,११०	७,९३२,२६९	४,८३३,०००	८,७३७	७,८००,९६९	६,७६२,१६१	-	-	-	-	-	-
स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेड	३,८३३	३,३२६,६२६	२,८९३,९१५	-	-	-	-	-	-	-	-	-
सेवा विकास बैंक लिमिटेड	१२,१३३	२,४७५,५००	१,७४७,१५२	१०,०००	२,३२५,५००	३,०९०,०००	-	-	-	-	-	-
साइन रेसुझ विकास बैंक लिमिटेड	४,३७५	१,४४२,४१५	१,१८५,६२५	-	-	-	-	-	-	-	-	-
सृजना फाइनान्स लिमिटेड	२,०७०	६०३,३३३	४८४,३८०	-	-	-	-	-	-	-	-	-
सिन्धु विकास बैंक लिमिटेड	११४	२७,०६१	१४,९३४	६०	२२,२६१	२१,९६०	-	-	-	-	-	-
सोल्टी होटेल लिमिटेड	२,५५०	६९७,२६७	६१९,६५०	-	-	-	-	-	-	-	-	-
सनराइज बैंक लिमिटेड	४५,६५०	१,८५५,३,८०९	१०,४९९,५००	२७,९६३	१५,९२९,९२०	१२,५२४,६०९	-	-	-	-	-	-
सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	९,६३९	६,७२२,३१२	५,७८३,४००	४,७८४	५,५२६,४४७	५,११८,८८०	-	-	-	-	-	-
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	-	१२	१,२००	१,२००	-	-	-	-	-	-
सिनर्जी हाइड्रोपावर कम्पनी लिमिटेड	१,५०१	२५२,५३३	१८६,१२४	१४७	१४,७००	३५,७२१	-	-	-	-	-	-
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड	४७०	४६४,०९६	४४८,८५०	८८०	१,२०१,१९१	१,२५८,४००	-	-	-	-	-	-
भिवोर विकास बैंक लिमिटेड	-	-	-	१२०	१२,०००	२०,१६०	-	-	-	-	-	-
तारागाउं रिजेन्सी होटेल	२,६९०	७९९,७३७	७३७,०६०	-	-	-	-	-	-	-	-	-
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था	१	१००	१,३८५	३८	३४,९३९	७५,२०२	-	-	-	-	-	-
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (साधारण)	९३१	-	८६५,८३०	७४५	-	१,१०६,३२५	९३१	-	८६५,८३०	७४५	-	१,१०६,३२५
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (प्रमोटर)	२८,४६२	१,०५०,०००	१३,२३४,८३०	२२,७७०	१,०५०,०००	१६,९०६,७२५	२८,४६२	१,०५०,०००	१३,२३४,८३०	२२,७७०	१,०५०,०००	१६,९०६,७२५
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड	३३७	३३,७००	५७,९६४	३३७	३३,७००	११४,९१७	३३७	३३,७००	५७,९६४	३३७	३३,७००	११४,९१७
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	४	-	४,३९२	-	-	-	४	-	४,३९२	-	-	-
		२५१,८३२,४०७	२४४,२६८,२६०		१४१,३८८,७४३	१९८,८३०,५०१		१६,४९३,०५७	५७,६६८,६७४		१६,४९३,०५८	८५,४२५,१२०

४.८.४ सूचिकृत नगरिएको इक्विटी लागानी सम्बन्धमा जानकारी

समूह बैक

सूचिकृत नभएको इक्विटी शेयर	यस वर्ष			गत वर्ष			यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
नेपाल क्लियरिङ हाउस लिमिटेड	६३२,९४४	६३,२९४,३९३	६३,२९४,३९३	६३२,९४४	६३,२९४,३९३	६३,२९४,३९३	४२१,९६३	४२,१९६,२६२	४२,१९६,२६२	४२१,९६३	४२,१९६,२६२	४२,१९६,२६२
इका नेपाल लिमिटेड	६४,३०८	६,४३०,८००	६,४३०,८००	६४,३०८	६,४३०,८००	६,४३०,८००	६४,३०८	६,४३०,८००	६,४३०,८००	६४,३०८	६,४३०,८००	६,४३०,८००
नेपाल बौद्ध ट्रेनिङ इन्स्टीट्यूट पी लिमिटेड	७६००	७६०,०००	७६०,०००	७६००	७६०,०००	७६०,०००	७६००	७६०,०००	७६०,०००	७६००	७६०,०००	७६०,०००
नेस लिमिटेड	१२,०००	१,२००,०००	१,२००,०००	१२,०००	१,२००,०००	१,२००,०००	१२,०००	१,२००,०००	१,२००,०००	१२,०००	१,२००,०००	१,२००,०००
नेपाल पुनर्जीमा कम्पनी लिमिटेड	१४,०००	१४,०००,०००	१४,०००,०००	१४,०००	१४,०००,०००	१४,०००,०००	१४,०००	१४,०००,०००	१४,०००,०००	१४,०००	१४,०००,०००	१४,०००,०००
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड	२,०००,०००	२००,०००,०००	२००,०००,०००	२,०००,०००	२००,०००,०००	२००,०००,०००	२,०००,०००	२००,०००,०००	२००,०००,०००	२,०००,०००	२००,०००,०००	२००,०००,०००
केयर रेटिङ्स नेपाल लिमिटेड	२४,०००	२,४००,०००	२,४००,०००	-	-	-	२४,०००	२,४००,०००	२,४००,०००	-	-	-
नेपाल पुर्वाधार बैंक लिमिटेड	४,४००,०००	४४०,०००,०००	४४०,०००,०००	-	-	-	४,४००,०००	४४०,०००,०००	४४०,०००,०००	-	-	-
नेपाल फिन्सिपय कम्पनी	१०,०००	१,०००,०००	१,०००,०००	१०,०००	१,०००,०००	१,०००,०००	-	-	-	-	-	-
जम्मा	७४०,१८४,१९३	७४०,१८४,१९३	७४०,१८४,१९३	२८७,६८४,१९३	२८७,६८४,१९३	२८७,६८४,१९३	७४०,०८७,०६२	७४०,०८७,०६२	७४०,०८७,०६२	२६४,४८७,०६२	२६४,४८७,०६२	२६४,४८७,०६२

४.८.५ सूचिकृत म्युचल फण्ड युनिटहरुका सम्बन्धमा जानकारी

समूह बैक

सूचिकृत नभएको इक्विटी शेयर	यस वर्ष			गत वर्ष			यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
स्लोबल आइएमई समुन्नत योजना-१	१६,४८०,३२८	१६,४८०,३२८	१६,४८०,३२८	१६,४८०,३२८	१६,४८०,३२८	१६,४८०,३२८	१३,९८०,३२८	१३,९८०,३२८	१३,९८०,३२८	१३,९८०,३२८	१३,९८०,३२८	१३,९८०,३२८
नविल ब्यालेन्सड फण्ड	-	-	-	१,४२६,०४१	१,४२६,०४१	२८,०९३,००८	-	-	-	१,४२६,०४१	१,४२६,०४१	२८,०९३,००८
लक्ष्मी भ्याल्यु फण्ड-१	३४,४४३	३४,४४३	३४,४४३	१,२७४,२४३	१,२७४,२४३	१४,६०९,४७७	३४,४४३	३४,४४३	३४,४४३	१,२७४,२४३	१,२७४,२४३	१४,६०९,४७७
एनएमिब सुलभ इनभेस्टमेन्ट फण्ड-१	१,३३२,४९८	१,३३२,४९८	१,३३२,४९८	१,४४८,४९८	१,४४८,४९८	१९,३६६,२२५	१,३३२,४९८	१,३३२,४९८	१,३३२,४९८	१,४४८,४९८	१,४४८,४९८	१९,३६६,२२५
सिदार्थ इनभेस्टमेन्ट प्रोथेसिस कम्पनी-१	-	-	-	२,९००,०००	२,९००,०००	६७,९३४,०००	-	-	-	२,९००,०००	२,९००,०००	६७,९३४,०००
एनएमिब हार्डीबड फण्ड-१	८२९,४७९	८,२९४,७९४	८,२९४,७९४	८,२९४,७९४	८,२९४,७९४	७,९६६,४०१	७,९६६,४०१	७,९६६,४०१	७,९६६,४०१	७,९६६,४०१	७,९६६,४०१	७,९६६,४०१
नविल इक्विटी फण्ड	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४	११,२६४
जम्मा	१८,६४६,८४४	१८,६४६,८४४	१८,६४६,८४४	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३	२९,९९९,९१३

४.९ चालु आयकर सम्पत्ति

लेखाङ्कन नीति

चालु कर सम्पत्तिहरूमा चालु वर्षका सम्बन्धमा आन्तरिक राजस्व विभागलाई भुक्तान गरिएको रकम तथा पछिल्लो वर्षहरूबाट सारिएका अग्रिम कर भुक्तानी र ती वर्षमा तिर्नु पर्ने आयकर (जुन त्यस वर्षमा प्रयोग हुने करदर प्रयोग गरेर गणना गरिएको) को खुद रकम तथा अघिल्लो वर्षमा कर दायित्वको गणनामा छुटेको समायोजन समावेश हुन्छन ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु आयकर सम्पत्ति				
चालु वर्षको आय कर सम्पत्ति	१,०४०,३५८,५७९	९८५,४००,३३०	१,०१०,३२७,२३९	९५१,११३,२४७
गत वर्षहरूको कर सम्पत्ति	-	-	-	-
चालु आयकर दायित्व				
चालु वर्षको आयकर दायित्व	९२०,६५७,७५८	९१२,९५८,७८८	९०३,३२४,८९३	८८९,३६७,८११
गत वर्षहरूको कर दायित्व	४५,१९०,८८४	-	४५,१९०,८८४	-
खुद कर सम्पत्ति/दायित्व	७४,५०९,९३७	७२,४४१,५४१	६१,८११,४६२	६१,७४५,४३६

४.१० सहायक कम्पनीमा लगानी

लेखाङ्कन नीति

सहायक कम्पनीहरू ती संस्थाहरू हुन जसमा बैंकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मतदान अधिकारको बहुमत राख्दछ तथा ती कम्पनीको वित्तीय र व्यापार नीतिहरू निर्धारण गर्दछ, र ती कम्पनीको गतिविधिबाट फाइदा लिने सक्ने क्षमता राख्दछ । यदि तथ्याङ्क र परिस्थितिले उल्लेख गरिएको नियन्त्रणको एक वा बढी तत्वहरूमा परिवर्तन हुने संकेत गन्यो भने बैंकले प्रत्येक आर्थिक वर्षको अन्त्य मितिमा सहायक कम्पनी माथिको नियन्त्रण बारे पुनः मूल्याङ्कन गर्दछ । समूहमा नियन्त्रण स्थानान्तरण भएको मितिबाट सहायक कम्पनीहरू पुर्ण रूपमा एकीकृत गरिन्छन । नियन्त्रण समाप्त मितिबाट एकीकृत गरिदैन ।

प्राप्त गरेको प्रभावकारी मितिबाट नियन्त्रण समाप्त हुने प्रभावकारी मितिसम्म वर्ष भरि प्राप्त भएको सहायक कम्पनीहरूको नतिजा एकीकृत नाफा/ नोक्सान विवरणमा समावेश गरिन्छन ।

अन्तर-कम्पनी लेनदेन कारोबार तथा समूहका कम्पनीहरू बीच भएका कारोबारको अन्तर-सामूहिक लाभहरू हटाइन्छन् । स्थानान्तरण गरिएको सम्पत्तिमा हानी नोक्सानी भएको प्रमाण भएको खण्डमा बाहेक अन्तर-सामूहिक नोक्सानी हटाइन्छन ।

समान कारोबारका लागि लगातार लागु हुने लेखाङ्कन र मूल्य निर्धारण विधि तथा समान परिस्थिति अन्तर्गत अन्य घटनाहरूका आधारमा, एकीकृत वित्तीय विवरणमा सहायक कम्पनीलाई एकीकरण गरिन्छ । यस वर्ष बैंकका दुई सहायक कम्पनी, रिलायबल क्यापिटल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटल लिमिटेड बनेको छ । यद्यपि, ग्लोबल आइ.एम.ई. क्यापिटल लिमिटेडमा गरिने नियन्त्रणमा कुनै परिवर्तन आएको छैन । ग्लोबल आइ.एम.ई. क्यापिटल लिमिटेडमा रहेको स्वामित्व ६०% बाट ७५% मा परिवर्तन भएका छ किन भने ग्लोबल आइ.एम.ई लि.ले सहायक कम्पनी रिलायबल क्यापिटल लि.को १००% शेयर प्राप्त गरेको छ । यस संयोजनको परिणाम स्वरूप समूहले एकीकृत वित्तीय विवरणमा ख्याती पहिचान गरेको छ ।

कारोबार र गैह्र नियन्त्रित स्वार्थ

गैह्र नियन्त्रित स्वार्थ सँग गरिएको कारोबारलाई समूहले समूहको शेयरधनीहरूसँग भएको कारोबार मान्दछ । गैह्र नियन्त्रित स्वार्थबाट गरेको खरिद, जुन गैह्र नियन्त्रित स्वार्थलाई तिरेको रकम (Consideration) र सहायक कम्पनीको खुद सम्पत्तिको किताबी मूल्य बराबरको शेयर प्राप्त वीचको भिन्नता हो, त्यस भिन्नतालाई पूँजीमा अभिलेख गरिन्छ ।

सहायक कम्पनीको पूँजीमा मुख्य कम्पनीको स्वार्थ नरहेको स्वार्थलाई एकिकृत वित्तीय विवरणमा गैह्र नियन्त्रित स्वार्थ भनेर प्रस्तुत गरिएको छ । गैह्र नियन्त्रित स्वार्थसँग सम्बन्धित नाफा नोक्सानलाई एकिकृत नाफा / नोक्सान विवरणमा गैह्र नियन्त्रित स्वार्थसँग सम्बन्धित नाफा नोक्सान भनेर प्रस्तुत गरिएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सूचिकृत सहायक कम्पनीमा लगानी	-	-	५४,७७५,०००	५४,७७५,०००
सूचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-	१६५,०००,०००	१६५,०००,०००
कुल लगानी	-	-	२१९,७७५,०००	२१९,७७५,०००
घटाउने : हानी / नोक्सानी व्यवस्था				
खुद किताबी मूल्य	-	-	२१९,७७५,०००	२१९,७७५,०००

४.१०.१ सूचिकृत भएका सहायक कम्पनीमा लगानी

	यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड	६७२,३५०	५४,७७५,०००	४०३,४१०,०००	५९३,२५०	५४,७७५,०००	५६३,५८७,५००
		५४,७७५,०००	४०३,४१०,०००		५४,७७५,०००	५६३,५८७,५००

४.१०.२ सूचिकृत नभएका सहायक कम्पनीमा लगानी

	यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
ग्लोबल आइएमई क्यापिटल लिमिटेड	१,६५०,०००	१६५,०००,०००	१६५,०००,०००	६००,०००	६०,०००,०००	६०,०००,०००
रिलायबल क्यापिटल लिमिटेड				१,०५०,०००	१०५,०००,०००	१०५,०००,०००
		१६५,०००,०००	१६५,०००,०००		१६५,०००,०००	१६५,०००,०००

४.१०.३ सहायक कम्पनीमा गरिएको लगानी

	लेखाङ्कन नीति	
	यस वर्ष	गत वर्ष
ग्लोबल आइएमई क्यापिटल लिमिटेड (GICL)	७५%	६०%
रिलायबल क्यापिटल लिमिटेड (RCL)	-	१००%
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILBSL)	७०%	७०%

४.१०.४ सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

	यस वर्ष रु.	
	GILBSL	GICL
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी स्वार्थ (%)	३०%	२५%
यस वर्षको नाफा नोक्सान बाँडफाँड	५,८६६,४३८	१,८१५,३८४
आषाढ अन्त्यमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	५२,४७१,७३३	६३,९११,३६८
गैर नियन्त्रित स्वार्थलाई दिएको लाभांश	-	-

४.१०.५ सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

	गत वर्ष		
	GILBSL	GICL	RCL
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	३०%	४०%	०%
यस वर्षको नाफा नोक्सान बाँडफाँड	३,८२८,०४४	१५,६०३,४४३	-
आषाढ अन्त्यमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	२९,३३३,४६६	६३,७४७,०३५	-
गैर नियन्त्रित स्वार्थलाई दिएको लाभांश	-	-	-

४.११ सम्बद्ध कम्पनीमा गरिएको लगानी

लेखाङ्कन नीति

सम्बद्ध कम्पनी एक संस्था हो जसमा लगानीकर्ताले महत्वपूर्ण प्रभाव राखेको हुन्छ। महत्वपूर्ण प्रभाव भन्नाले सम्बद्ध कम्पनीको वित्तीय र संचालन नीति निर्णयमा भाग लिन पाउनु हो तर यी नीतिहरूमा नियन्त्रण वा संयुक्त नियन्त्रण भने रहने छैन। यदि एक संस्थाले मतदान गर्ने क्षमताको मताधिकार २०% वा बढी राख्छ भने, त्यस्तो लगानीकर्तालाई महत्वपूर्ण प्रभाव पार्ने मानिन्छ, जबसम्म यस्तो प्रभाव छैन भनी स्पष्ट रूपमा प्रदर्शन गर्न सकिदैन। यदि स्वामित्व २०% भन्दा कम छ भने, त्यो संस्थाले महत्वपूर्ण प्रभाव पार्न सक्छ भनेर मानिने छैन जबसम्म महत्वपूर्ण प्रभाव भएको प्रदर्शन हुदैन। लगानीकर्ताको पर्याप्त वा बहुमत स्वामित्वले मात्र संस्थालाई महत्वपूर्ण प्रभाव पार्छ भनेर पुष्टि गर्न सकिदैन।

बैंकले दुई सूचीकृत “घ वर्गको लघुवित्त” वित्तीय संस्था र एक सूचीकृत नभएको जीवन बीमा कम्पनीमा निर्देशकीय क्षमता राखेको छ। यद्यपि बैंकले मतदानको २०% भन्दा कम मताधिकार राख्दछ तर, NAS-28 “Investment in Assets” अनुसार, बैंकले यसलाई सम्बद्ध कम्पनीको रूपमा मानेको छ।

NAS-27 “Separate Financials Statements” अनुसार सम्बद्ध कम्पनीमा गरिएको लगानीलाई परल मूल्यमा लेखांकन गरिएको छ। NAS-27 अनुसार संस्थाहरूले अलग-अलग वित्तीय विवरणहरू तयार गर्दछन् भने, त्यस संस्थाले सहायक, संयुक्त उद्यम र सम्बद्ध कम्पनीमा गरिएको लगानीमा निम्न अनुसार अभिलेख गर्दछ:-

क) परल मूल्य, अथवा

ख) NFRS ९ अनुसार

नोट ३.२६ मा खुलासा गरेअनुसार समूहले नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाद्वारा जारी गरिएको कार्व cfp6 (Carve out) प्रयोग गरेर सम्बद्ध कम्पनीको लगानीलाई इक्विटी विधिबाट लेखांकन गरिएको छ।

कार्व आउट (Carve-out) ले एकीकृत वित्तीय विवरण तयार गर्दा यदि सम्बद्ध कम्पनीको वित्तीय विवरण बैंकको समान लेखा नीति अनुसार नभएपनि इक्वीटी लेखांकन गर्न सकिने छुट दिएको छ। इक्वीटी लेखांकन सम्बद्ध संस्थाहरूद्वारा प्रस्तुत गरिएको नाफा नोक्सानमा आधारित छ। जुन सम्बन्धित संस्थाहरूको वित्तीय विवरणमा खुलासा गरिएको नीति प्रयोग गरेर तयार पारिएको छ।

सूचिकृत नभएको सम्बद्ध कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्वीटी लेखाङ्कन गर्दा व्यवस्थापनले प्रमाणित गरेको नाफाको प्रयोग गरिएको छ। उक्त संस्थाको वैधानिक लेखा परिक्षण बैंकको वित्तीय विवरण अनुमोदन मितिमा पूरा भएको छैन।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सूचिकृत सहयोगी कम्पनीमा लगानी	१५०,३१३,६४६	९४,२५४,२९५	९८,०५७,२००	६३,८३७,५००
सूचिकृत नभएका सहयोगी कम्पनीमा लगानी	२०९,४१४,७५६	२०१,०७६,२६५	२००,०००,०००	२००,०००,०००
जम्मा लगानी	३५९,७२८,४०३	२९५,३३०,५६०	२९८,०५७,२००	२६३,८३७,५००
घटाउने : हानी / नोक्सानी व्यवस्था			-	-
खुद किताबी मूल्य	३५९,७२८,४०३	२९५,३३०,५६०	२९८,०५७,२००	२६३,८३७,५००

४.११.१ सूचिकृत भएका सम्बद्ध कम्पनीमा गरिएको लगानी

	यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड	१,०२६,५९०	८४,०५७,२००	११७,६८०,७९९	५९५,१२४	४९,८३७,५००	६८,२४३,३६०
मेरो माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड	२००,२००	१४,०००,०००	३२,६३२,८४७	१५४,०००	१४,०००,०००	२६,०१०,९३५
		९८,०५७,२००	१५०,३१३,६४६		६३,८३७,५००	९४,२५४,२९५

४.११.२ सूचिकृत नभएको सम्बद्ध कम्पनीमा गरिएको लगानी

	यस वर्ष			गत वर्ष		
	इकाई	परल मूल्य	फेयर भ्याल्यु	इकाई	परल मूल्य	फेयर भ्याल्यु
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	२,०००,०००	२००,०००,०००	२०९,४१४,७५६	२,०००,०००	२००,०००,०००	२०१,०७६,२६५
जम्मा		२००,०००,०००	२०९,४१४,७५६		२००,०००,०००	२०१,०७६,२६५

४.११.३ बैंकका सम्बद्ध कम्पनीहरूको जानकारी

	सामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष
फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड (O)	४.०७%	४.०७%
फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड (P)	१०.९३%	१०.९३%
मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड (P)	७.५०%	७.५०%
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	१०.००%	१०.००%

४.१२ सम्पत्तिमा लगानी

लेखाङ्कन नीति

बैंकले खराब कर्जाको राफसाफ गर्दा आफ्नो अधिनमा रहेको धितोलाई गैर-बैंकिङ्ग सम्पत्तिको रूपमा लिई लगानी सम्पत्तिमा वर्गीकृत गरेको छ । यस्ता सम्पत्तिहरू प्रारम्भिक रूपमा फेयर भ्याल्युमा मापन गरि वित्तीय लगानी सम्पत्ति वा अन्य सम्पत्तिहरूमा देखाइन्छ । यी सम्पत्तिलाई सम्पत्तिको स्वभाव र बैंकको असुली गर्ने उद्देश्यको आधारमा बैंकको लेखा नीति अनुसार मापन गरिन्छ ।

जग्गा तथा भवनलाई लगानी सम्पत्तिमा वर्गीकृत गरिन्छ, र कर्जाको असुलीमा प्राप्त अन्य सम्पत्तिलाई अन्य सम्पत्तिहरूमा वर्गीकृत गरिन्छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
फेयर भ्याल्युमा मूल्याङ्कन गरिएको लगानी सम्पत्ति				
श्रावण १ को मौज्जात	-	-	-	-
यस वर्षको थप	-	-	-	-
यस वर्षको घट	-	-	-	-
यस वर्षको फेयर भ्याल्युमा खुद वदलाव	-	-	-	-
समायोजन		-		-
खुद रकम	-	-	-	-
फेयर भ्याल्युमा मूल्याङ्कन गरिएको लगानी सम्पत्ति				
श्रावण १ को मौज्जात	१४४,६९०,०७९	१४६,७०७,९७९	१४४,६९०,०७९	१४६,७०७,९७९
यस वर्षको थप	५१,५०२,०००	४९,२८५,०००	५१,५०२,०००	४९,२८५,०००
यस वर्षको घट	(१०४,२७५,०००)	(५१,७०३,०००)	(१०४,२७५,०००)	(५१,७०३,०००)
समायोजन		४००,१००	-	४००,१००
संचित ह्रास कट्टी			-	
संचित हानी/ नोक्सान			-	
खुद रकम	९१,९१७,०७९	१४४,६९०,०७९	९१,९१७,०७९	१४४,६९०,०७९
जम्मा	९१,९१७,०७९	१४४,६९०,०७९	९१,९१७,०७९	१४४,६९०,०७९

४.१३ सम्पत्ति र उपकरणहरू

लेखाङ्कन नीति

सम्पत्ति र उपकरण लागत मूल्यमा देखाइएको छ । यसमा प्रतिदिन लाग्ने सेवाहरू, संचित मूल्य ह्रास र मूल्यमा संचित क्षतिहरू समावेश छैनन् । अपेक्षित उपयोगी अवधिको परिवर्तनलाई लेखांकन अनुमानको परिवर्तन मानी ह्रासकट्टी हुने अवधिलाई परिवर्तन गरि लेखांकन गरिन्छ ।

पछि आउने खर्चहरू सम्पत्तिको मूल्यमा (carrying) मा त्यसबेला मात्र समावेश गरिन्छ, जब उक्त खर्चले सम्पत्तिबाट भविष्यमा प्रवाह हुने आर्थिक लाभ सार्थक रूपमा मापन गर्न सकिन्छ । अन्य मर्मत र सुधार खर्च भएका छन् भने वित्तीय अवधिको अन्य

संचालन खर्चमा देखाइन्छ ।

जग्गालाई (Free hold land) मूल्य ह्रासको प्रयोग गरिएको छैन । अन्य सम्पत्ति र उपकरणमा मूल्यह्रास प्रयोग गर्नका लागि सीधा रेखा विधि (Straight Line Method) प्रयोग गरी त्यसको अनुमानित उपयोगी अवधिमा बाँडफाँड गरिएको छ । अनुमानित उपयोगी अवधि नोट ४.३८ “मूल्यह्रास र परिषोधन” मा समावेश गरिएको छ ।

सम्पत्तिको बाँकी रहेको मूल्य र उपयोगी अवधिहरू आर्थिक वर्षको अन्त्य मिति (Reporting) मा समीक्षा गरिन्छ र उपयुक्त भए समायोजन गरिन्छ । जब घटना वा परिस्थितिमा परिवर्तनको संकेतले सम्पत्तिको मूल्य (carrying amount) लाई पुनः प्राप्त (recoverable) गर्न सकिदैन भने सम्पत्तिको हानीको समीक्षा गरिन्छ । यदि कुनै सम्पत्तिको मूल्य (carrying amount) प्राप्त हुने अनुमानित रकम भन्दा बढी छ भने त्यो सम्पत्तिको मूल्यलाई तुरुन्त मापन गरिन्छ । प्राप्त हुने रकम भन्नाले कुनै सम्पत्तिको विक्री योग्य मूल्यमा विक्रीका लागि लाग्ने खर्च हटाएर आएको मूल्य र प्रयोगमा रहेको मूल्य (value in use) मा जुन धेरै छ । यस आर्थिक वर्षमा कुनै सम्पत्ति र उपकरणमा हानी भएको छैन । सम्पत्तिको विक्री गर्दा हुने नाफा नोक्सानलाई सम्पत्तिको मूल्य (carrying amount) र विक्री मूल्यको तुलना गरेर निर्धारण गरिन्छ । यो नाफा वा नोक्सानलाई नाफा / नोक्सान विवरणमा अन्य संचालन खर्चमा देखाईएको छ ।

पूँजीगत निर्माण (Capital Work in Progress)

यी खर्चहरू पूँजीगत प्रकारका हुन् र जसमा भवन निर्माण, प्रमुख उपकरण र प्रणाली विकास निर्माणमा गरिएका खर्चहरू समावेश छन् । पूँजीगत निर्माणलाई सम्पत्तिमा देखाई व्यवस्थापनको उद्देश्य र इरादा अनुसार स्थान र स्थितीमा रहि संचालनको लागि तयार हुन्छ । पूँजीगत निर्माणलाई लागत रकममा कुनै संचित क्षति समावेश गरेर मापन गरिन्छ ।

अनुमानमा हुने परिवर्तनहरू

व्यापार गतिविधिहरूमा हुने अनिश्चितताको कारण, वित्तीय विवरणमा धेरै वस्तुहरू परिशुद्धताको साथ मापन गर्न सकिदैन तर मात्र अनुमान लगाउन सकिन्छ । अनुमानमा तत्काल उपलब्ध विश्वासनीय जानकारीमा आधारित निर्णयहरू समावेश गरिन्छ । उचित अनुमानहरूको प्रयोग वित्तीय विवरणहरूको एक आवश्यक भाग हो र यसले वित्तीय विवरणको विश्वासनीयतामा कमजोर पार्दैन ।

यस वर्ष बैकले सम्पूर्ण सम्पत्ति र उपकरणको बाँकी रकम निम्न रूपमा संशोधन गरेको छ ।

सम्पत्ति तथा उपकरण	पहिलेको अनुमान	संशोधित अनुमान
परिवहन साधन	लागत मूल्यको ३०%	ने रु १
भवन	लागत मूल्यको १०%	ने रु १
कम्प्यूटर	लागत मूल्यको ५%	ने रु १
मेशिनरी तथा ATMs	लागत मूल्यको ५%	ने रु १
कार्यलय उपकरणहरू	लागत मूल्यको १०%	ने रु १
फर्निचर काठजन्य	लागत मूल्यको १०%	ने रु १
फर्निचर धातुजन्य	लागत मूल्यको २०%	ने रु १

माथि उल्लेखित व्यवस्थापनले गरेको अनुमानहरू NAS 8 “Accounting policies, Changes in accounting estimates and errors” अनुसार छ ।

समूह

विवरण	जग्गा	भवन	मेशिनरी	कार्यलय उपकरणहरू	परिवहन साधन	लिजहोल्ड सम्पत्ति	पूँजीगत निर्माण	जम्मा	आषाढ २०७४ अन्त्यको जम्मा
	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.
श्रावण १, २०७४ को मौज्जात	३८६,८३४,४६०	२,४९७,३५५	१४५,२५६,३६९	५३७,१२७,८८७	३०५,५९१,१२४	२८९,८११,६३७	१,३६३,०४६	१,६६८,४८१,८७७	१,४२०,५९१,६९०
यस वर्ष थप	५४,९९०,०००	२२०,६०९,८३६	३६,३८०,७८९	२०८,८६४,८१३	१०७,२०४,०३४	७५,३७२,१९४	६८०,७७३	७०४,१०२,४३९	१४२,३४५,८६२
पुनःमूल्याङ्कन									-
मर्जरबाट स्थानतरण									१२६,१३२,१७३
यस वर्षको विक्री	-	-	(४,४०९,४४८)	(१३,५०७,३८४)	(३०,६१६,९५९)	(४,२४९,१८६)	-	(५२,७८२,९७७)	(२०,५८७,८४८)
आषाढ २०७५ अन्तिमको मौज्जात	४४१,८२४,४६०	२२३,१०७,१९१	१७७,२२७,७१०	७३२,४८५,३१६	३८२,१७८,१९९	३६०,९३४,६४५	२,०४३,८१९	२,३१९,८०१,३४०	१,६६८,४८१,८७७
संचित ह्रास									
श्रावण १, २०७४ को मौज्जात	-	२३,४१३	१०३,८३४,९१०	३५८,४४२,४३०	१२७,१८५,०८१	१६५,०५४,५१२	-	७४४,५४०,३४६	५७६,०३९,०५८
मर्जरबाट स्थानतरण									६०,८८५,७४७
सालको ह्रासकट्टी	-	४,६५८,५३८	१९,५९८,१००	८९,८८७,१८३	७४,२५८,६१८	४७,१४४,६९९	-	२३६,५४७,२०९	१३०,४६९,५५६
विक्री	-	-	(४,३३९,९६२)	(१०,१४७,७२४)	(१८,२०२,६४३)	-	-	(३२,६९०,३२९)	(१२,८५४,०११)
आषाढ २०७५ अन्तिमको मौज्जात	-	४,६८१,९५१	११९,०९३,११०	४३८,१८१,८८९	१८४,२४१,०५६	२१२,१९९,२११	-	९५८,३९७,२२६	७४४,५४०,३५०
पूँजीगत निर्माण									-
खुद कितावी मूल्य									१५०,०१९,८१२
आषाढ २०७३ अन्तिमको मौज्जात	३७५,५७७,२०४	-	३३,२२३,६२७	१५४,९१०,०१९	१४१,९११,१९३	१२७,७९४,४७८	११५,७८७,९५१	९४५,२०४,४७२	
आषाढ २०७४ अन्तिमको मौज्जात	३८६,८३४,४६०	२,४७३,९४२	४१,४२१,४५८	१७८,६८५,४५७	१७८,४०६,०४३	१२४,७५७,१२५	१,३६३,०४६	१,०६४,६४२,८२१	
आषाढ २०७५ अन्तिमको मौज्जात	४४१,८२४,४६०	२१८,४२५,२४०	५८,१३४,५९१	२९४,३०३,४२७	१९७,९३७,१४३	१४८,७३५,४३३	२,०४३,८१९	१,३६१,४०४,११४	

बैंक

विवरण	जग्गा	भवन	मेशिनरी	कार्यलय उपकरणहरू	परिवहन साधन	लिजहोल्ड सम्पत्ति	पूँजीगत निर्माण	जम्मा	आषाढ २०७४ अन्त्यको जम्मा
	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.
श्रावण १, २०७४ को मौज्जात	३७५,३८८,८१६	२,४९७,३५५	१३७,३१६,७७९	५२३,१२१,८५४	२९६,७३३,४८०	२८७,०५८,९८३		१,६२२,११७,२६७	१,३८५,६८०,४६०
यस वर्ष थप	५४,९९०,०००	२२०,६०९,८३६	३५,१८८,६३९	२०५,८१२,२९१	१०३,८२८,०३४	७५,१४२,६९४		६९५,५७१,४९४	१३०,८९२,४८२
पुनःमूल्याङ्कन									-
मर्जरबाट स्थानतरण									१२६,१३२,१७३
यस वर्षको विक्री			(४,४०९,४४८)	(१३,४०७,७८७)	(३०,६१६,९५९)	(४,२४९,१८६)		(५२,६८२,३८०)	(२०,५८७,८४८)
आषाढ २०७५ अन्तिमको मौज्जात	४३०,३७८,८१६	२२३,१०७,१९१	१६८,०९५,९७०	७२८,५३३,३६५	३६९,९४४,५५५	३५७,९५२,४९१	-	२,२६५,००२,३८१	१,६२२,११७,२६७
संचित ह्रास									
श्रावण १, २०७४ को मौज्जात	-	२३,४१३	१००,३५९,२०९	३५१,७२८,६९२	१२५,४०७,५८३	१६३,९५३,४५०	-	७४१,४७२,३४७	५६६,५२८,४४६
मर्जरबाट स्थानतरण									६०,८८५,७४७
सालको ह्रासकट्टी	-	४,६५८,५३८	१८,३३५,४१८	८७,८१३,९९२	७४,०७२,८१७	४६,७९५,२५६	-	२३१,६७६,०२१	१२६,९१२,१६५
विक्री	-	-	(४,३३९,९६२)	(१०,०७४,११३)	(१८,२०२,६४३)	-	-	(३२,६९६,७८८)	(१२,८५४,०११)
आषाढ २०७५ अन्तिमको मौज्जात	-	४,६८१,९५१	११४,३५४,६६६	४२९,४६८,५७१	१८१,२७७,७५७	२१०,७४८,७०६	-	९४०,५३१,६५०	७४१,४७२,३४७
पूँजीगत निर्माण									-
खुद कितावी मूल्य									१५०,०१९,८१२
आषाढ २०७३ अन्तिमको मौज्जात	३७५,५७७,२०४	-	२९,३३०,०८५	१५१,१५५,८१७	१४१,४९६,५५३	१२५,५९२,३५५	११५,७८७,९५१	९३५,९३९,९६५	
आषाढ २०७४ अन्तिमको मौज्जात	३७५,३८८,८१६	२,४७३,९४२	३६,९५७,५७०	१७९,३९३,१६२	१७९,३२५,८९७	१२३,१०५,५३३	-	१,०३०,६६४,७३२	
आषाढ २०७५ अन्तिमको मौज्जात	४३०,३७८,८१६	२१८,४२५,२४०	५३,७४१,३०५	२८६,०५४,७८८	१८८,६६६,७९८	१४७,२०३,७८५	-	१,३२४,४७०,७३१	

४.१४ ख्याती र अमूर्त सम्पत्तिहरू

लेखाङ्कन नीति

बैंकको अमूर्त सम्पत्तिहरूमा कम्प्युटर सफ्टवेयरको मूल्य र सफ्टवेयर विकासको प्रगति (WIP) समावेश छ। अमूर्त सम्पत्तिहरूलाई तब अभिलेख गरिन्छ जब उसको परल मूल्य विश्वसनिय रुपमा मापन हुन्छ र भविष्यमा हुने अपेक्षित लाभहरू बैंकलाई प्रवाह हुने सम्भावना देखाउँछ। अमूर्त सम्पत्तिहरूलाई प्रारम्भिकमा परल मूल्यमा अभिलेख गरिएका छन्। व्यापार संयोजनमा अधिग्रहण भएका अमूर्त सम्पत्तिको लागत खर्च अधिग्रहणको मितिको फेयर भ्याल्युमा लिइएको छ। प्रारम्भिक पहिचान पछि, अमूर्त सम्पत्तिलाई लागत रकममा सञ्चित परिषोधन र सञ्चित हानी समावेश गरी पहिचान गरिन्छ।

अमूर्त सम्पत्तिहरूको उपयोगी अवधिलाई सीमित वा असीमित अवधिमा मूल्याङ्कन गरिन्छ। उक्त सम्पत्तिको सीमित अवधिका सम्पत्तिलाई उपयोगी आर्थिक अवधिमा अपलेखन गरिन्छ। अमूर्त सम्पत्तिको अपलेखन अवधि र अपलेखन विधिलाई प्रत्येक वित्तीय वर्षको अन्तमा समीक्षा गरिन्छ। अपेक्षित उपयोगी अवधिमा हुने परिवर्तन र सम्पत्तिमा समावेश भविष्यका आर्थिक लाभको खपतको अपेक्षालाई अपलेखन अवधि वा विधि परिवर्तन गरि अभिलेख गरिन्छ र उक्त कार्यलाई लेखांकन अनुमानको परिवर्तन मानिन्छ। अमूर्त सम्पत्तिको अपलेखित नाफा/नोक्सान विवरणमा अलग रूपमा प्रस्तुत गरिएको छ। अपलेखनलाई सिधा रेखा विधि प्रयोग गरी गणना गरिएको छ र अमूर्त सम्पत्तिको लागत मूल्यलाई बाँकी रहेको रकममा लिएर गइन्छ। यसलाई नोट 4.38 “मूल्यहास र परिषोधन” मा देखाइएको छ।

एकिकृत गर्दा आउने ख्याती

यस आर्थिक वर्षमा दुई सहायकहरू; “रिलायबल क्यापिटल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड एक आपसमा जोडिएर ग्लोबल आइएमई क्यापिटल लिमिटेड बनेको छ। नतिजाको रूपमा बैंकले, रियायबल क्यापिटल लिमिटेडमा भएको लगानी भन्दा बदलामा पाएको रकम कम थियो। लगानी रकम र पाएको रकम (Consideration) को भिन्नताले गर्दा NFRS 10 “एकिकृत वित्तीय विवरण” अनुसार एकिकृत वित्तीय विवरणमा ख्याती सिर्जना भएको छ।

समूह

विवरण	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७५ अन्त्यको जम्मा	आषाढ २०७४ अन्त्यको जम्मा
		खरिद	बिकसित			
श्रावण १, २०७४ को मौज्जात थप		९२,२६०,५६६			९२,२६०,५६६	७६,३३४,८०९
मर्जरबाट स्थानतरण		१५,९३३,१३१			१५,९३३,१३१	८,५९०,६८४
संयोजनमा ख्याती	३,७५०,०००				३,७५०,०००	७,३५३,३०३
यस वर्षको विक्री					-	(१८,२३०)
आषाढ २०७५ अन्तिमको मौज्जात	३,७५०,०००	१०८,१९३,६९७	-	-	१११,९४३,६९७	९२,२६०,५६६
संचित हास कट्टी						
आषाढ २०७४ मौज्जात		६०,९६७,१९७			६०,९६७,१९७	४२,३८८,९७१
सालको हासकट्टी					-	४,८७३,७८८
सालको हानीनोक्सानी		१२,९५१,९०५			१२,९५१,९०५	१३,७०४,४३८

समूह

विवरण	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७५ अन्त्यको जम्मा	आषाढ २०७४ अन्त्यको जम्मा
		खरिद	बिकसित			
विक्री					-	
आषाढ २०७५ अन्तिमको मौज्जात	-	७३,९१९,१०२	-	-	७३,९१९,१०२	६०,९६७,१९६
खुद किताबी मूल्य						
आषाढ २०७३ अन्तिमको मौज्जात		३३,०६८,४५५			३३,०६८,४५५	-
आषाढ २०७४ अन्तिमको मौज्जात	-	३१,२९३,३६९	-	-	३१,२९३,३६९	-
आषाढ २०७५ अन्तिमको मौज्जात	३,७५०,०००	३४,२७४,५९५	-	-	३८,०२४,५९५	३१,२९३,३७०

बैंक

विवरण	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७५ अन्त्यको जम्मा	आषाढ २०७४ अन्त्यको जम्मा
		खरिद	बिकसित			
श्रावण १, २०७४ को मौज्जात		८७,९६६,६६६			८७,९६६,६६६	७२,६७०,३१९
थप		१५,२८४,२३१			१५,२८४,२३१	७,९६१,२७४
मर्जरबाट स्थानतरण					-	७,३५३,३०३
यस वषैको विक्री					-	(१८,२३०)
आषाढ २०७५ अन्तिमको मौज्जात		१०३,२५०,८९७		-	१०३,२५०,८९७	८७,९६६,६६६
संचित हास कट्टी						
आषाढ २०७४ मौज्जात		५९,२३५,५०२			५९,२३५,५०२	४१,४०८,१९८
सालको हासकट्टी					-	४,८७३,७८८
सालको हानीनोक्सानी		१२,०६८,९६०			१२,०६८,९६०	१२,९५३,५१५
विक्री					-	
आषाढ २०७५ अन्तिमको मौज्जात	-	७१,३०४,४६२	-	-	७१,३०४,४६२	५९,२३५,५०१
खुद किताबी मूल्य						
आषाढ २०७३ अन्तिमको मौज्जात		३१,२६२,१२१			३१,२६२,१२१	-
आषाढ २०७४ अन्तिमको मौज्जात	-	२८,७३१,१६४	-	-	२८,७३१,१६४	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	३१,९४६,४३५	-	-	३१,९४६,४३५	२८,७३१,१६५

४.१५ स्थगत कर सम्पत्ति/दायित्वहरू

लेखाङ्कन नीति

सम्पत्ति र दायित्वको कर आधार र वित्तीय विवरणमा देखाइएको सम्पत्ति र दायित्वको किताबी मूल्य विचको अस्थायी भिन्नतामा स्थगन कर सिर्जना गरिन्छ ।

स्थगन कर सम्पत्ति सम्पूर्ण घटाउन योग्य अस्थायी भिन्नता र पछिल्लो वर्षबाट ल्याएको उपयोग नभएको कर नोक्सानमा पहिचान गरिन्छ र स्थगन कर सम्पत्ति त्यतिसम्म पहिचान गरिन्छ जसको भविष्यमा करयोग्य नाफाले अस्थायी भिन्नता, पछिल्लो वर्षबाट ल्याइएको उपयोग नभएको कर नोक्सानीलाई घटाउन योग्य मानिन्छ । प्रयोग गरिन्छ । NFRS अनुसार समायोजन भएका सम्पत्ति र दायित्वलाई, यि सम्पत्ति र दायित्वका लागि भविष्यमा सिर्जना हुने कर दायित्वका आधारमा स्थगन कर सम्पत्ति र दायित्व सिर्जना गरेको छ ।

स्थगन कर सम्पत्ति र दायित्वहरू, ति सम्पत्ति र दायित्वहरू प्राप्त हुने वर्षको भावी करदरको अनुमान गरि मापन गरिएको छ । भावी करदर यहि आर्थिक वर्षको करदर संग मेल खान्छ भनी अनुमान गरिएको छ ।

	समूह		बैंक			
	यस वर्ष		यस वर्ष			
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी				-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी				-	-	-
ग्राहकलाई दिएको कर्जामा पाउनु पर्ने ब्याज		३,३३४,६२८	(३,३३४,६२८)	-	-	-
लगानी सम्पत्ति		-	-	-	-	-
धितोपत्रमा लगानी		७,८२५,३६०	(७,८२५,३६०)	-	७,७४२,७९०	(७,७४२,७९०)
सम्पत्ति र उपकरण		(५४,९७९,९२७)	५४,९७९,९२७	४०,९६९,९०९	-	४०,९६९,९०९
परिभाषित कर्मचारी लाभ योजना	१४५,२५२,५६५		१४५,२५२,५६५	१४४,६९९,०९९	-	१४४,६९९,०९९
पट्टा दायित्व				-	-	-
व्यवस्था				-	-	-
अन्य अस्थायी भिन्नताहरू	२०,२७६		२०,२७६	-	-	-
अस्थायी भिन्नतामा स्थगन कर	१४५,२७२,८४१	(४३,०९९,९३९)	१८८,२८४,७८०	१८५,५८८,९२०	७,७४२,७९०	१७७,८४६,१३०
गत वर्षको बाँकी कर घाटामा स्थगन कर						-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर						-
खुद स्थगन कर सम्पत्ति/दायित्व, आषाढ २०७५			१८८,२८४,७८०			१७७,८४६,१३०
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४			२,९४०,००२			९०७,६९६
सालको स्थापित/रिभर्सल			१८५,३४४,७७८			(१७६,९३८,४३४)
नाफा नोक्सान खातामा देखाइएको स्थगन कर खर्च/आय						(१३७,९०२,४९९)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/आय						(३९,०३५,९४२)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/आय						-

	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी			-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी			-	-	-	-
ग्राहकलाई दिएको कर्जामा पाउनु पर्ने ब्याज	५७,१३३,७९३		(५७,१३३,७९३)	-	५५,७९६,४२३	(५५,७९६,४२३)
लगानी सम्पत्ति	४३,४०७,०२४		(४३,४०७,०२४)	-	४३,४०७,०२४	(४३,४०७,०२४)
धितोपत्रमा लगानी	३९,९०४,८०७		(३९,९०४,८०७)	-	३९,९३६,७३६	(३९,९३६,७३६)
सम्पत्ति र उपकरण	१३,९९६,८७३		१३,९९६,८७३	१०,१९९,१९५	-	१०,१९९,१९५
परिभाषित कर्मचारी लाभ योजना	११८,८४२,८५७		११८,८४२,८५७	११८,४४३,१४५	-	११८,४४३,१४५
पट्टा दायित्व			-	-	-	-
व्यवस्था			-	-	-	-
अन्य अस्थायी भिन्नताहरु	१०,५४५,८१५		१०,५४५,८१५	१०,५२५,५३९	-	१०,५२५,५३९
अस्थायी भिन्नतामा स्थगन कर	१४३,३८५,५४५	१४०,४४५,५४४	२,९४०,००२	१३९,१६७,८७९	१३८,२६०,१८३	९०७,६९६
गत वर्षको बाँकी कर घाटामा स्थगन कर						-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर						-
खुद स्थगन कर सम्पत्ति/दायित्व, आषाढ २०७४			२,९४०,००२			९०७,६९६
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४			(२,९९९,४०५)			(३,११५,९७१)
सालको स्थापित/रिभर्सल			५,८५९,४०७			४,०२३,६६७
नाफा नोक्सान खाता मा देखाइएको स्थगन कर खर्च/आय						(१८,११९,१९२)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/आय						१३,४११,१६२
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/आय						(१२०,०३०)

४.१६ अन्य सम्पत्तिहरु

लेखाङ्कन नीति

अन्य सम्पत्तिहरुमा ती सम्पत्तिहरु समावेश छन्, जुन वित्तीय विवरणहरुमा छुट्टै वर्गीकरण नगरी देखाइएको छ। लिनुपर्ने रकम, अग्रिम भुक्तानी र निक्षेप र अग्रिम भुक्तान भएका कर्मचारी लाभ (Prepaid Employee Benefit) रकमहरु अन्य सम्पत्तिमा वर्गीकृत छन्। अग्रिम भुक्तान भएको कर्मचारी लाभ ती लाभहरु हुन् जो कर्मचारी कर्जामा कम ब्याजदरका परिणाम स्वरूप फेयर भ्याल्युमा मूल्याङ्कन गर्दा उत्पन्न हुन्छ। यी लाभहरुलाई कर्मचारीले उपयोग गरेको कर्जाको अवधिमा अपलेखन गरिन्छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विक्रीका लागि उपलब्ध सम्पत्ति	-	-	-	-
अन्य गैर बैंकिङ्ग सम्पत्तिहरु	-	-	-	-
भुक्तानी हुन बाँकी विल्स	-	-	-	-

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
उठ्ठन बाँकी आसामी	६२६,५६८,४०८	२९६,५५९,८७०	५९०,७२९,९९५	२५२,८६७,५५२
पाकेको बाँकी आम्दानी	-	-	-	-
पूर्व भुक्तानी तथा निक्षेप	११४,३०४,५२५	१८६,५९२,३१९	११३,८३८,७७०	१६३,८१८,२७६
आयकर जम्मा	२०,५७४,९२६	१७,३६४,९२६	२०,५७४,९२६	१७,३६४,९२६
स्थगन कर्मचारी खर्च	४३०,५३८,४६५	३४४,५६५,७९३	४३०,५३८,४६५	३४४,५६५,७९३
अन्य सम्पत्ति	७२,०४२,०८९	४,३७७,६७४	६७,९१४,०३८	८,४६०,८८२
	१,२६४,०२८,४१३	८४९,४६०,५८२	१,२२३,५९५,३९४	७८७,०७७,४२९

४.१६.१ स्थगन कर्मचारी खर्च

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्जात	३४४,५६५,७९३	२३१,१९१,१२४	३४४,५६५,७९३	२३१,१९१,१२४
नयाँ जारी कर्जा समायोजन	१५५,५१२,५८४	१४६,३१३,३५९	१५५,५१२,५८४	१४६,३१३,३५९
कर्मचारी खर्चमा व्यय	(६९,५३९,९१२)	(३२,९३८,६९०)	(६९,५३९,९१२)	(३२,९३८,६९०)
आषाढ मसान्तको मौज्जात	४३०,५३८,४६५	३४४,५६५,७९३	४३०,५३८,४६५	३४४,५६५,७९३

४.१७ बैंक तथा वित्तीय संस्थाहरुलाई तिर्न बाँकी

लेखाङ्कन नीति

बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक सापटी र निक्षेपलाई बैंक तथा वित्तीय संस्थाहरुलाई तिर्न बाँकी रकममा वर्गीकृत गरिएको छ । यसलाई अपलेखित लागतमा प्रभावी ब्याजदर प्रयोग गरी मापन गरिन्छ । सबै कारोबार लागतलाई प्रभावी ब्याजदर (EIR) गणना गर्दा समावेश गरिन्छ । बैंकले बैंक र वित्तीय संस्थाबाट निक्षेप र उधार संकलन गर्दा कुनै अतिरिक्त कारोबार लागत लगाएको छैन । बैंक र वित्तीय संस्थाहरुद्वारा गरिएको निक्षेपमा ख, ग, र घ वर्गका वित्तीय संस्थाहरुको आवधिक निक्षेप र चालु निक्षेप छन् ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगदी बजारबाट निक्षेप	-	-	-	-
अन्तरवैकिय सापट	६९४,६३७,८३८	३२४,२८६,२७५	-	-
बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	१,६५२,११४,५१०	१,७३८,९४५,३३८	१,६५९,९२६,२५८	१,७३८,९४५,३३८
राफसाफ खाता	-	-	-	-
जम्मा	२,३४६,७५२,३४८	२,०६३,२३१,६१३	१,६५९,९२६,२५८	१,७३८,९४५,३३८

४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

लेखाङ्कन नीति

बैंकले नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकमलाई प्रभावी ब्याजदरमा (EIR) अपलेखन गरेको छ । सबै कारोबार लागत, यदि कुनै भएमा, प्रभावी ब्याजदर (EIR) गणना गर्दा समावेश गरिन्छ । नेपाल राष्ट्र बैंकबाट पुनःलगानी सुविधा लिन बैंकले कुनै पनि अतिरिक्त खर्च गरेका छैन । बैंकले, जर्मन वित्तीय संस्था KFW (kreditanstalt für weideraufba) (जर्मन सरकारको स्वामित्व रहेको) र नेपाल सरकार (वित्त मन्त्रालयद्वारा प्रतिनिधित्व) द्वारा संयुक्त रूपमा चलाइएको “ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास” कार्यक्रम अन्तर्गत नेपाल राष्ट्र बैंकबाट डिसेम्बर २०१७ मा रु १७,४४,१७,५२२/- सापटी लिएको छ ।

यो सापटी लघु, साना तथा मझौला संस्था (Micro Small and Medium Enterprises) लाई वित्तीय सेवाको पहुँच पुर्याउन प्रयोग गरिएको छ । यो सापट वित्तीय दायित्वको रूपमा वर्गीकृत गरिन्छ र अपलेखन लागतमा मापन गरिन्छ । सापट लिएको रकमको ब्याजदर नेपाल राष्ट्र बैंक (कर्जा दाता) र ग्लोबल आइएमई बैंक (परियोजना कार्यान्वयन एजेन्सी) बीचको सम्झौतामा परिभाषित गरिएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट पुर्नकर्जा	८६०,२३१,०६८	३९,३७६,४००	८६०,२३१,०६८	३९,३७६,४००
हाल साविकको तरलताको सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-
पुनः खरिद सम्झौतामा विक्री गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	१७४,४१७,५२२	-	१७४,४१७,५२२	-
जम्मा	१,०३४,६४८,५९०	३९,३७६,४००	१,०३४,६४८,५९०	३९,३७६,४००

४.१९ व्युत्पन्न वित्तीय उपकरणहरू

लेखाङ्कन नीति

व्युत्पन्नहरू ती वित्तीय उपकरणहरू हुन्, जसले आफ्नो मूल्य ब्याजदर, वित्तीय उपकरणको मूल्य र विदेशी सट्टी दरको आधारबाट प्राप्त गर्दछ । व्युत्पन्नहरू व्यापारिक सम्पत्तिको रूपमा वर्गीकृत गरिन्छ, जबसम्म त्यसलाई हेजिङ (hedging) उपकरणको रूपमा मापन गरिदैन ।

सबै व्युत्पन्नहरू प्रारम्भिक रूपमा र त्यस पश्चात फेयर भ्याल्युमा मापन गरिन्छ र साथमा सबै पुनर्मुल्यांकन लाभहरूलाई नाफा / नोक्सान विवरणमा पहिचान गरिन्छ । फेयर भ्याल्यु सूचिकृत बजार मूल्य, ब्रोकरको मूल्य (quotes) र अपेक्षित नगद प्रवाहको अनुमानमा आधारित हुन्छ । सबै व्युत्पन्नहरू सकारात्मक फेयर भ्याल्यु आउँदा सम्पत्तिको रूपमा र नकारात्मक फेयर भ्याल्युमा दायित्वको रूपमा देखाईन्छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारको निम्ति				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अग्रिम विनिमय सम्झौता	४५,२५६,६६९	-	४५,२५६,६६९	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	४५,२५६,६६९	-	४५,२५६,६६९	-

४.२० ग्राहकबाट निक्षेप

लेखाङ्कन नीति

ग्राहकहरु बाट आएको निक्षेप ती निक्षेप हुन्, जुन व्यक्ति, संस्थागत निकाय र अन्य संगठित संस्थाहरुबाट आएर बैंकले स्वीकृत गरेका हुन् । यी निक्षेपहरु बचत, समय, माग (call), मार्जिन र डिमान्ड (Demand) का रुपमा छन् । ग्राहकहरुबाट आएको निक्षेपको रकम बैंकमा पुगेपछि बैंकले पहिचान गर्दछ । यसलाई अपलेखित लागतमा प्रभावी ब्याजदर (EIR) को प्रयोग द्वारा मापन गरिन्छ । ग्राहकहरुबाट आएको निक्षेपमा यदि कुनै पनि लेनदेन लागत छ भने, त्यो लागतलाई प्रभावी ब्याजदर (EIR) निर्धारण, गर्नमा लागि प्रयोग गरिन्छ । बैंकले कर्मचारिहरुलाई, नियमित रुपमा निक्षेप सडंकलन कार्यक्रम, अस्थायी खाता सक्रियता, नयाँ निक्षेप योजनाको जागरुकता जस्ता कार्यक्रम प्रदान गर्दछ । बैंकले कार्यक्रम प्रभावकारी पार्न को लागि प्रेरणाको रुपमा प्रोत्साहन (Incentive) र बोनस प्रदान गर्दछ । निक्षेपको प्रभावी दर (EIR) गणना गर्दा यी प्रोत्साहन र बोनसलाई लेनदेन लागतमा समावेश गरिएको छैन किनभने यी लागतहरु प्रभावकारी छैनन् र व्यक्तिगत रुपमा निक्षेप लागतमा समावेश गर्नका लागि सम्भव हुँदैनन् ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संस्थागत ग्राहक				
आवधिक निक्षेप	३४,४८०,९०९,२५०	४०,६०७,३०९,३७४	३४,४८०,९०९,२५०	४०,६०७,३०९,३७४
माग निक्षेप	५,३९७,३३९,९८२	७,६५९,०७९,४८८	५,४२६,७८९,२७३	८,६०८,६६४,००७
चलती निक्षेप	५,२६९,४५६,२९९	३,३९५,९७०,६९३	५,२६९,४५६,२९९	३,३९५,९७०,६९३
अन्य	१,००९,२९४,७४०	७४३,५०४,८४९	१,००९,२९४,७४०	७४३,५०४,८४९
व्यक्तिगत ग्राहक :				
आवधिक निक्षेप	१८,९९०,८८०,३४३	१०,६७५,६५७,४८३	१८,८७७,४५४,६९९	१०,६३५,९९७,०००
बचत निक्षेप	३७,०३३,७७०,६८६	३२,६९७,३७०,०२४	३६,७८६,३०८,०८८	३२,५७४,४२६,७९९
चलती निक्षेप	१,८२९,००२,७९०	९२९,९९०,९४४	१,८२९,००२,७९०	९२९,९९०,९४४
अन्य	१,९८७,३८३,४९४	२,६७८,०८४,४०४	१,९८७,३८३,४९४	२,६७८,०८४,४०४
जम्मा	१०५,९८९,९४८,६२६	९९,३८५,३५०,४५९	१०४,८५०,५९०,३९३	१००,९७९,५३९,२७०

४.२०.१ ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	१०३,४३९,५७१,५९४	९७,१९९,८४३,६६७	१०३,१०७,५४६,०१५	९७,९८२,२५२,५७०
भारतीय रुपैया			-	-
अमेरिकन डलर	१,७१९,६४३,२७४	२,१६३,९२८,१०१	१,७१९,६४३,२७४	२,१६३,९२८,१०१
ग्रेट ब्रिटेन पाउन्ड	७,७३३,५०८	७,२९९,८१४	७,७३३,५०८	७,२९९,८१४
यूरो	१५,०००,२५१	१४,२७८,८७८	१५,०००,२५१	१४,२७८,८७८
जापनिज ऐन			-	-
चाइनिज युआन			-	-
अन्य			५८७,३४६	३,७७९,९०८
जम्मा	१०५,१८१,९४८,६२६	९९,३८५,३५०,४५९	१०४,८५०,५१०,३९३	१००,१७१,५३९,२७०

४.२१ तिर्न बाँकी सापट

लेखाङ्कन नीति

तिर्न बाँकी सापट भनेका बैंकद्वारा स्वीकृत दीयत्वहरु हुन् जसको निर्धारित अथवा निर्धारण योग्य भुक्तानीहरु हुन्छन् । प्रारम्भिक मान्यताको लागि, यी वित्तीय उपकरणहरु, प्रभावी ब्याजदर (EIR) प्रयोग गरी अपलेखिन लागतमा पहिचान गरिन्छ । यी सापटहरु सरकारी वा अन्य बहुराष्ट्रिय वित्तीय संस्थाहरुबाट हुन सक्छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
आन्तरिक सापटी				
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-
विदेशी सापटी				
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-	-
बहुपक्षिय विकास बैंकहरु	-	-	-	-
अन्य संस्था	-	-	-	-
	-	-	-	-
जम्मा	-	-	-	-

४.२२ व्यवस्थाहरू

लेखाङ्कन नीति

यदि विगतमा भएका घटनाहरूको कारणले, बैंकको वर्तमान दायित्व (कानूनी तथा निर्मित) को सृजना भएमा र जसको सजिलै अनुमान लगाउन सकिन्छ र आर्थिक लाभ वाहिरिने सम्भावना भएमा उक्त घटनाको व्यवस्थालाई पहिचान गरिन्छ। जहाँ दायित्वको सृजनामा पैसाको समय मूल्य (Time Value of Money) प्रभावकारी छ, त्यहाँ प्रावधानको रकमलाई राफसाफ गर्ने अनुमानित भविष्यको नगद प्रवाहलाई छुट (discounting) द्वारा निर्धारित गरिन्छ। यदि बैंक द्वारा गरिएको करारबाट बैंकलाई प्रवाह हुने अपेक्षित लाभ भन्दा दायित्वको शर्तहरू पुरा गर्न लाग्ने अपरिहार्य (Unavoidable) लागत बढी हुन्छ भने त्यसबेला बैंकले ओनरस सम्झौता (Onerous Contract) को व्यवस्था गर्दछ।

करार जारी गर्दा लाग्ने खुद लागतमा जुन कम आउँछ त्यसको वर्तमान मूल्यमा मापन गरिन्छ। कुनै प्रावधान गर्नु अघि बैंकले गरेको करारबाट सम्बन्धित सम्पत्तिमा हुने हानीको पहिचान गर्दछ।

बैंकमा यस वर्ष कुनै पनि दायित्व सिर्जना भएको छैन जसको लागि व्यवस्था आवश्यक पर्दछ। कुनै पनि व्यवस्थाहरू प्रत्येक आर्थिक वर्षको अन्त्य मितिमा समिक्षा गरिन्छ र वर्तमानको उचित अनुमान प्रतिविम्बित हुनेगरी समायोजन गरिन्छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लापरवाहीको निमित्त व्यवस्था	-	-	-	-
पुनः संरचनाको निमित्त व्यवस्था	-	-	-	-
चलिरहेको कानूनी तथा कर मुकदमाको निमित्त व्यवस्था	-	-	-	-
ओनरस सम्झौताको निमित्त व्यवस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२२.१ व्यवस्थामा भएको उतार चढाव

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १, को मौज्जात	-	-	-	-
यस वर्षमा गरिएको व्यवस्था	-	-	-	-
यस वर्षमा प्रयोग गरिएको व्यवस्था	-	-	-	-
यस वर्षमा फिर्ता गरिएको व्यवस्था	-	-	-	-
सुविधा लिइएको छुट	-	-	-	-
आषाढ अन्त्यको मौज्जात	-	-	-	-

४.२३ अन्य दायित्वहरू

लेखाङ्कन नीति

साहु र दिन बाँकी

साहु र दिन बाँकी वित्तीय दायित्वहरू हुन् जुन प्रारम्भमा फेयर भ्याल्यु र पछि अपलेखित लागतमा मापन गरिन्छ। यसमा बैंकले व्यवसाय संचालनका लागि विक्रेताबाट प्राप्त सेवाको लागि भुक्तानी गर्न बाँकी रकम समावेश हुन्छन।

कर्मचारीका सम्बन्धमा दायित्व

बैंकले कर्मचारीको दिर्घकालीन लाभका लागि उपदान र संचित विदाका रूपमा व्यवस्था बनाउँछ जुन सेवा समाप्त वा अवकाशको समयमा भुक्तान हुन्छ। यो दिर्घकालीन लाभहरु विमाङ्कित मूल्यको आधारमा पहिचान गरिन्छ।

कर्मचारीले सेवा गरे वापत छोटो समयको लाभको रूपमा कर अधिको नाफामा बोनस रकम घटाएर आउने नाफाको १० प्रतिशत कर्मचारी बोनसको रूपमा व्यवस्था गरिएको छ।

परिभाषित लाभ दायित्व विमाङ्कित मूल्य निर्धारण गर्ने पद्धति अनुसार मापन गरिन्छ। विमाङ्कित मूल्य, मुख्य कम्पनीको लागि मात्र निर्धारण गरिएको छ। सहायक कम्पनीको कर्मचारी सम्बन्धी दायित्वको मापनका लागि विमाङ्कित पद्धती प्रयोग गरिएको छैन। नोट ४.२३.१ देखि ४.२३.६ सम्म दिइएका खुलासाहरु (Disclosures) बैंकको वित्तीय विवरण सँग मात्र सम्बन्धित छ।

वैधानिक दायित्वहरु

बैंकले निक्षेप र सापटीमा भुक्तान गरिने ब्याज र विक्रेतालाई भुक्तान गरिएको रकममा संकलन गरिएको अग्रिम कर कट्टी अर्को महिनाको २५ सम्म जम्मा गरि सक्नु पर्छ। यी आन्तरिक राजश्वलाई भुक्तान गर्नुपर्ने दायित्वलाई वैधानिक दायित्वहरु भनी अलग्गै प्रस्तुत गरिएको छ।

अन्य दायित्वहरु

विल भुक्तानी, निक्षेप र सापटीको भुक्तानी हुन बाँकी ब्याज, भुक्तान नभएको लाभांशहरुलाई अन्य दायित्वहरु अपलेखित लागतमा मापन गरि देखाइएको छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	३४६,७३९,४४३	२६८,७११,३०८	३४२,३७९,२५२	२६६,४९०,६५९
लामो विदाको लागि व्यवस्था	१४०,८३८,६३६	१२९,२८०,००६	१३९,६८४,११८	१२८,३१९,८२२
अल्पकालिन कर्मचारी लाभ	६२२,३८४	४३१,०३२	३०१,३९४	२०९,५३९
तिन बाँकी विल्स	१५,६२६,८१५	२८,५३७,९१३	१५,६२६,८१५	२८,५३७,९१३
साहु र दिन बाँकी	२,३७०,७४८,५५४	३,९८४,२३३,९१३	२,०४४,१८४,३७५	१,०५४,२६७,९२७
निक्षेपमा तिर्न बाँकी ब्याज	१८२,३६७,२९३	२३६,६५९,१२०	१७२,७७७,३७०	२३३,६१६,६४८
सापटीमा तिर्न बाँकी ब्याज	३४,५६६,४४३	२०,००७,९१७	३४,५६६,४४३	२०,००७,९१७
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
तिन बाँकी लाभांश	३१,८४५,९६४	३४,७३०,४२९	३१,०६०,१७४	३२,७२३,३६०
वित्तीय पट्टा भित्रको दायित्व	-	-	-	-
तिर्न बाँकी कर्मचारी बोनस	२९४,३२९,२४४	३०८,३३३,४५९	२९१,१९७,६४४	३००,३९२,६९२
अन्य वैधानिक दायित्व	१६३,७२५,०४७	१४७,६२५,७२६	१६१,१४१,६०३	१४५,५४४,९७०
अन्य दायित्व	१२१,४१६,५४०	७६,८९३,१०५	९६,९७७,१७७	६८,१७१,४२४
जम्मा	३,७०२,८२६,३६३	५,२३५,४४३,९२७	३,३२९,८९६,३६५	२,२७८,२८२,८७१

४.२३.१ परिभाषित लाभ दायित्व

वित्तीय अवस्थाको विवरणमा पहिचान गरिएका रकम तल दिइएको छः

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
गैर कोषमा आधारित दायित्वको आजको मूल्य			४८२,०६३,३७०	३९४,८१०,४८१
कोषमा आधारित दायित्वको आजको मूल्य			-	-
कुल दायित्वको आजको मूल्य			४८२,०६३,३७०	३९४,८१०,४८१
सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु			-	-
खुद दायित्वको आजको मूल्य			४८२,०६३,३७०	३९४,८१०,४८१
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व			४८२,०६३,३७०	३९४,८१०,४८१

४.२३.२ सुविधा योजना सम्पत्ति

सुविधा योजना सम्पत्तिको विवरण

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
शेयर धितोपत्र			-	-
सरकारी ऋणपत्र			-	-
बैंक निक्षेप			-	-
अन्य			-	-
जम्मा			-	-
सुविधा योजना सम्पत्तिमा वास्तविक फाइदा			-	-

४.२३.३ परिभाषित सुविधा योजना दायित्वको वर्तमान मूल्यमा उतारचढाव

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को लाभ योजना दायित्व			३९४,८१०,४८१	३३१,१६३,२१२
विमाङ्किक नोक्सानी			३७,४४६,७११	३,८९५,७०६
योजनाले भुक्तानी गरेको लाभ			(५६,०६९,८२४)	(३५,०६७,२१३)
चालु सुविधा खर्च र ब्याज			१०५,८७६,००२	९४,८१८,७७६
आषाढ अन्तिमको लाभ योजना दायित्व			४८२,०६३,३७०	३९४,८१०,४८१

४.२३.४ सुविधा योजनाको फेयर भ्याल्युमा उतारचढाव

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा सम्पत्ति योजनाको फेयर भ्याल्यु			-	-
योजनामा दिएको योगदान			-	-
सालभर तिरिएको लाभ			-	-
विमाङ्किक नाफा (नोक्सान)			-	-
सम्पत्ति योजनाबाट अपेक्षित लाभ			-	-
आषाढ अन्तिमको सम्पत्ति योजनाको फेयर भ्याल्यु			-	-

४.२३.५ नाफा नोक्सानमा देखाइएको रकम

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु सुविधा खर्च			८६,५१९,६६५	८४,०९७,३०८
दायित्वमा ब्याज			३१,१२०,८३४	२४,९८५,६९७
सम्पत्ति योजनाबाट अपेक्षित लाभ			-	-
जम्मा	-	-	११७,६४०,४९९	१०९,०८३,००५

४.२३.६ अन्य विस्तृत आम्दानीमा देखाइएको रकम

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विमाङ्किक नाफा/ नोक्सान			(२५,६८२,२१४)	१०,३६८,५२३
जम्मा			(२५,६८२,२१४)	१०,३६८,५२३

४.२३.७ विमाङ्कित धारणाहरु

	यस वर्ष	गत वर्ष
छुट दर (discount rate)	९%	८.५%
सम्पत्ति योजनाबाट अपेक्षित लाभ	०%	०%
भविष्यमा हुने तलवमा वृद्धि	तह अनुसार	तह अनुसार
फिर्ता दर (withdrawl rate)	१०%	१०%

४.२४ जारी गरिएका ऋणपत्र

लेखाङ्कन नीति

बैंकले आर्थिक वर्ष २०६८-६९ मा प्रत्येक इकाईको रु. १००० को दरले ४००,००० इकाई ऋणपत्र जारी गरेको थियो । ऋणपत्रले अर्ध वार्षिक रुपमा भुक्तान गर्नु पर्ने १०% प्रति वर्षको ब्याजदर धारण गरेको छ र ऋणपत्रको अवधि जारी गरेको मितिबाट ७ वर्षको छ । प्रभावी ब्याजदरको प्रयोग गरी ऋणपत्र अपलेखित लागतमा मापन गरिएको छ । ऋणपत्र बाँडफाँडको समयमा सम्पूर्ण लेनदेन खर्च प्रभावी ब्याजदर निर्धारणको अभिन्न भाग हुन्छ । पहिलो पटक NFRS लागू गर्दा ऋणपत्र जारी

गर्ने समयमा भएको लेनदेन खर्चको उचित रकम स्थापना गर्न नसकेकोले कूपन ब्याजदर नै ऋणपत्रको प्रभावी ब्याजदरका रूपमा लिइएको छ । ऋणपत्र वित्तीय वर्ष २०७५-७६ मा परिपक्व हुने हुँदा प्रभावी ब्याजदरमा उल्लेखनीय समायोजन नहुने व्यवस्थापनको अनुमान छ ।

ने.रा.बैंक निर्देशन नं. १६ अनुसार, ऋणपत्र जारी गर्ने इजाजत प्राप्त संस्थाहरूले अनिवार्य रूपमा छुट कारक (Discount Factor) अन्तर्गत पूँजी चुक्ता कोष सिर्जना गर्नु पर्दछ । पूँजी चुक्ता कोषमा यस वर्ष रु. ५०,१४२,८५७/- (आ.व. २०७४-७५) , र रु. ५०,१४२,८५०/- (आ.व. २०७३-७४) मा स्तानान्तरण गरेको छ । यस वर्षको अन्तमा पूँजी चुक्ता कोषमा रु. ३४७,६९९,०४०/- रहेको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
फेयर भ्याल्युमा नामित गरिएको निष्काशन गरिएको ऋणपत्र	-	-	-	-
अपलेखित मूल्यमा निष्काशित गरीएको ऋणपत्र	४००,०००,०००	४००,०००,०००	४००,०००,०००	४००,०००,०००
जम्मा	४००,०००,०००	४००,०००,०००	४००,०००,०००	४००,०००,०००

४.२५ सहायक आवधिक दायित्व

लेखाङ्कन नीति

यी असुरक्षित दायित्व हुन जुन कम्पनी बन्द (liquidation) भएको खण्डमा निक्षेपकर्ताहरूलाई भुक्तान गरेपश्चात् भुक्तान गरिन्छ । बैंकले वित्तीय विवरणको मितिसम्म कुनै सहायक आवधिक दायित्व जारी गरेको छैन ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर(दायित्व अंश)	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२६ शेयर पूँजी

लेखाङ्कन नीति

साधारण शेयर पूँजीले, जारी साधारण शेयरको पार (par) मूल्यको प्रतिनिधित्व गर्दछ । शेयर जारी गर्दा लाग्ने खर्च शेयर पूँजीबाट कटौती गरी देखाइँदैन तर नाफा / नोक्सान विवरणमा देखाइन्छ । साधारण शेयर जारी गर्दा पार भ्याल्यु भन्दा अघीक प्राप्त रकमले शेयर प्रिमियमको प्रतिनिधित्व गर्छ, र इक्विटीको रूपमा वर्गीकृत गरिएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
साधारण शेयर	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९
परिवर्त्य अग्राधिकार शेयर (पूँजी अंश)	-	-	-	-
चुक्ता नहुने (इरिडिमेबल) अग्राधिकार शेयर (पूँजी अंश)	-	-	-	-
निरन्तर (पूँजी अंश)	-	-	-	-
जम्मा	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९

४.२६.१. साधारण शेयर

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अधिकृत पूँजी				
१००,०००,००० साधारण शेयर रु १०० प्रति शेयर	१०,०००,०००,०००	१०,०००,०००,०००	१०,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी				
८८,८८३,७५८.२७ साधारण शेयर रु १०० प्रति शेयर	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९
चुक्ता पूँजी				
८८,८८३,७५८.२७ साधारण शेयर रु १०० प्रति शेयर	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९
जम्मा	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९	८,८८८,३७५,८२७	८,०८०,३४९,६६९

४.२६.२ साधारण शेयर स्वामित्व

	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व				
नेपाल सरकार	-		-	
“क” वर्गका इजाजत प्राप्त संस्थाहरु	-		-	
अन्य इजाजत प्राप्त संस्थाहरु	-		-	
अन्य संस्थाहरु	१४.२१%	१,२६३,०५२,४४८	१४.२१%	१,१४८,२२९,४९८
सर्वसाधारण	४८.८०%	४,३३७,९५७,४७२	४८.८०%	३,९४३,५९७,७०२
अन्य	३६.९९%	३,२८७,३६५,८६६	३६.९९%	२,९८८,५१४,४२४
वैदेशीक स्वामित्व	-		-	
जम्मा	१००%	८,८८८,३७५,८२६	१००%	८,०८०,३४९,६२४

४.२७ जगेडा तथा कोषहरु

लेखाङ्कन नीति

बैधानिक जगेडा

बैधानिक जगेडाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कायम गरिएको अनिवार्य जगेडाको प्रतिनिधित्व गर्दछ । साधारण जगेडा, विनिमय समीकरण (equalization) जगेडा, पूँजी चुक्ता कोष, लगानी समायोजन कोष, ब्याज पूँजीगत कोष, संस्थागत सामाजिक उत्तरदायित्व कोष, कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष, र नेपाल राष्ट्र बैंकले सुचित गरेको अन्य जगेडा तथा कोषहरु बैधानिक जगेडामा समावेश हुन्छन् । यी जगेडा तथा कोषहरु शेयरधनीलाई लाभांश बाँड्नको लागी उपलब्ध हुदैनन् ।

(क) साधारण जगेडा

बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार, प्रत्येक वर्षको खुद मुनाफाको २०% बराबरको रकम साधारण जगेडा कोषमा स्थानान्तरण गरिन्छ । नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति विना साधारण जगेडा कोषबाट कुनै पनि प्रकारको लाभांश (नगद अथवा बोनस शेयर) बाँड्न पाइने छैन ।

(ख) सटही समीकरण कोष

बैंक तथा वित्तीय संस्था ऐन २०७३ अर्न्तगत, भारतीय मुद्रा बाहेक अरु विदेशी मुद्रामा विदेशी विनियम पुर्न मूल्याङ्कन लाभ प्राप्त गर्ने वित्तीय संस्थाहरुले उक्त लाभको २५% रकम सटही समीकरण कोषमा स्थानान्तरण गर्नुपर्दछ ।

(ग) नियामक कोष

नियामक कोषले, NFRS नेपाल पहिलो पटक लागु गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कायम गरिएको कोष जनाउँदछ । NFRS कार्यान्वयनको उद्देश्य पुरा गर्न नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मुनाफा अथवा संचित मुनाफाबाट छुट्टाइएको रकमहरु नियामक कोषमा देखाइएको छ ।

नियामक कोषमा ब्याज आम्दानी पहिचान भएको तर नगद प्राप्त नभएको रकम, लगानी सम्पत्तिको फेयर भ्याल्यु, वित्तीय विवरणमा कायम भएको स्थगन कर सम्पत्ति बराबरको रकम, आर्थिक वर्षको अन्त्य मिति सम्म पहिचान भएको विमाङ्किक नोक्सान बराबरको रकमहरु समावेश हुन्छन् । यी कोषहरु पनि शेयरधनीहरुलाई लाभांश बाँड्नको लागि उपलब्ध हुने छैन । नियामक कोषमा भएको उतारचढाव तल दिइएको छ ।

	स्थगन कर	लगानी सम्पत्ति	पाकेको ब्याज	विमाङ्किक		कुल नियामक कोष
	जगेडा			नाफा	नोक्सान	
	रु.	रु.	रु.	रु.	रु.	रु.
आषाढ ३१, २०७३ सालको मौज्जात	-	-	-	-	-	-
यस अवधिमा स्थानान्तरण/(निकासी)						
आषाढ २०७४ को अन्त्य मौज्जात	-	-	-	-	-	-
यस अवधिमा स्थानान्तरण/(निकासी)	१७७,८४६,१३०	९१,९१७,०७९	१९६,५१२,७०४	९,८८८,२९९	४७६,१६४,२१२	
मर्जरबाट स्थानान्तरण	-	-	-	-	-	-
आषाढ २०७५ को अन्त्य मौज्जात	१७७,८४६,१३०	९१,५१६,९७९	१९६,५१२,७०४	९,८८८,२९९	४७६,१६४,२१२	

(घ) फेयर भ्याल्यु कोष

फेयर भ्याल्यु कोषमा वित्तीय सम्पत्तिको फेयर भ्याल्युमा भएको खुद परिवर्तन र अन्य विस्तृत आम्दानीमा अभिलेख भएको फेयर भ्याल्युको परिवर्तन समावेश हुन्छ । यो कोष वित्तीय सम्पत्ति पहिचानबाट नहटाउन्जेलसम्म कायम गरिन्छ ।

वित्तीय ईक्विटी उपकरण र सामुहिक लागानी कोषको इकाईको खरिद मूल्य र बजार मूल्य बीचको फरकलाई फेयर भ्याल्यु कोषमा समावेश गरिन्छ ।

	फेयर भ्याल्यु कोष
	रु
आषाढ ३१, २०७३ सालको मौज्जात	१२९,७२३,५०२
यस अवधिमा स्थानान्तरण/(निकासी)	(३८,५५०,६७८)
आषाढ २०७४ को अन्त्य मौज्जात	९१,१७२,८२४
यस अवधिमा स्थानान्तरण/(निकासी)	(७३,१०६,३१५)
मर्जरबाट स्थानान्तरण	-
आषाढ २०७५ को अन्त्य मौज्जात	१८,०६६,५०९

(ड) पुर्न मूल्याङ्कन कोष

लगानी सम्पत्ति र सम्पत्तिको फेयर भ्याल्यु परिवर्तन, जुन ति सम्पत्तिको बजार मूल्य सँग मिलान गर्नलाई पुर्न मूल्याङ्कन गरी सिर्जना भएको हुन्छ। त्यस्तो परिवर्तनलाई पुन मूल्याङ्कन कोषमा स्थानान्तरण गरिन्छ।

(च) अन्य कोषहरु

पूँजी चुक्ता कोष

पूँजी चुक्ता कोष बैंकले आफ्नो पूँजीको लागि लिएको भावी दिर्घकालीन दायित्व भुक्तानी गर्नको लागि कायम गरेको हुन्छ। यस कोषमा, बैंकले ऋणपत्रको अवधि समाप्त हुँदा भुक्तानी गर्नुपर्ने रकम स्थानान्तरण गरेको छ।

ब्याज पूँजीकरण कोष

ब्याज पूँजीकरण कोषमा कुनै पूर्वाधार निर्माण परियोजनाको लागि दिइएको र moratorium अवधिमा रहेको कर्जामा पाकेको ब्याजलाई पूँजीगत गरी समावेश गरिएको छ।

लगानी समायोजना जगेडा

बैंकको लगानीको मूल्यमा हुने नकारात्मक परिवर्तनलाई न्युनिकरण गर्न नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम लगानी समायोजन कोष कायम गरिन्छ।

संस्थागत सामाजिक उत्तरदायित्व कोष (CSR Fund)

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम वित्तीय संस्थाहरुले आफ्नो खुद नाफाको १ % संस्थागत सामाजिक उत्तरदायित्व कोषमा स्थानान्तरण गर्नुपर्दछ। यस्तो रकम आगामी आर्थिक वर्षमा निर्देशिकाले निर्देशन गरे बमोजिम सामाजिक कार्यमा खर्च गर्नुपर्दछ। यस कोषमा भएको उतारचढाव तल दिइएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कोष	
श्रावण १ को मौज्जात	२०,०६९,५९५
घटाउने: वर्षको संस्थागत सामाजिक उत्तरदायित्व खर्च	१५,२५२,६९५
यस वर्ष स्थानान्तरण भएको रकम (यो साल खुद नाफाको १%)	२९,०९३,६३९
वित्तीय वर्ष २०७४/७५ मा सिर्जना भएको कोष	२५,८२२,६९९

कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम वित्तीय संस्थाहरुले आफ्नो कुल कर्मचारी खर्चको न्युनतम ३% रकम कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोषमा स्थानान्तरण गर्नुपर्दछ। यस्तो कोषबाट बैंकको कर्मचारीको प्रशिक्षण तथा दक्षता विकासको लागि निर्देशिका बमोजिम खर्च गर्नुपर्दछ। यस कोषमा भएको उतारचढाव तल तालिकामा दिइएको छ।

श्रावण १ को मौज्जात	१९,०४०,३९९
घटाउने: वर्षको तालिम र विकास खर्च	२३,४२२,४७५
यस वर्ष स्थानान्तरण भएको रकम (वार्षिक बोनस छोडेर यो वर्षकमे कुल कर्मचारी खर्च को ३%)	२३,०३२,९७३
वित्तीय वर्ष २०७४/७५ मा सिर्जना भएको कोष	१०,६५०,८९७

अन्य कोषहरुमा भएको परिवर्तन निम्नानुसार रहेको छः-

	बैंक							
	पूँजी चुक्ता कोष	ब्याज पूँजीकरण कोष	लगानी समायोजन कोष	संस्थागत सामाजिक उत्तरदायित्व कोष	कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष	विमाङ्किक नाफा नोक्सान	अन्य कोष	कुल अन्य कोष
	रु	रु	रु	रु	रु	रु	रु	रु
आषाढ ३१, २०७३ सालको मौज्जात	२३३,३३३,३३३	३०,८१५,८९४	१२३,२४४,३०३	-	-	८३१,२८४	८१,२१६,१५९	४६९,४४०,९७३
यस अवधिमा स्थानान्तरण/(निकासी)	५७,१४२,८५७	१२,९०४,१०६	-९५,६१२,३१०	२०,०६१,५९५	११,०४०,३९१	७,२५७,९६६		१२,७९४,६०५
मर्जरबाट स्थानतरण			१०५,४०५,७६५				७,९३८,९४७	११३,३४४,७१२
आषाढ २०७४ को अन्त्य मौज्जात	२९०,४७६,१९०	४३,७२०,०००	१३३,०३७,७५८	२०,०६१,५९५	११,०४०,३९१	८,०८९,२५०	८९,१५५,१०६	५९५,५८०,२९०
यस अवधिमा स्थानान्तरण/(निकासी)	५७,१४२,८५७	-	८९,९१८,५०४	५,७६१,०१६	(३८९,५०२)	(१७,९७७,५५०)	(८९,१५५,१०६)	४५,३००,२१९
मर्जरबाट स्थानतरण								-
आषाढ २०७५ को अन्त्य मौज्जात	३४७,६१९,०४७	४३,७२०,०००	२२२,९५६,२६२	२५,८२२,६११	१०,६५०,८८९	(९,८८८,३००)	-	६४०,८८०,५०९

बैंकको र समूहको वित्तीय विवरण अनुसारको तथा जगेडा कोषहरुको विस्तार तल दिइएको छः-

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैधानिक जगेडा कोष	२,००३,०३४,२२९	१,५८२,९७६,२९६	१,९९५,२००,६१०	१,५७४,९२७,९८०
सटही समिकरण कोष	९९,१५८,५०४	७६,५८८,५६१	९९,१५८,५०४	७६,५८८,५६१
संस्थागत सामाजिक उत्तरदायित्व कोष	२५,८२२,६११	२०,०६१,५९५	२५,८२२,६११	२०,०६१,५९५
पूँजी चुक्ता कोष	३४७,६१९,०४७	२९०,४७६,१९०	३४७,६१९,०४७	२९०,४७६,१९०
कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष	१०,६५०,८८९	११,०४०,३९१	१०,६५०,८८९	११,०४०,३९१
ब्याज पूँजीकृत कोष	४३,७२०,०००	४३,७२०,०००	४३,७२०,०००	४३,७२०,०००
लगानी समायोजन कोष	२२२,९५६,२६२	१३३,०३७,७५८	२२२,९५६,२६२	१३३,०३७,७५८
पूँजीगत जगेडा कोष	-	-	-	-
अन्य कोष	९२०,५४३	८९,७६१,३९२	-	८९,१५५,१०६
सम्पत्ति पूर्ण: मूल्याङ्कन कोष	-	-	-	-
लाभाँश समिकरण कोष	-	-	-	-
फेयर भ्याल्यु कोष	१६,९१३,३८४	९१,१७२,८२४	१८,०६६,५०९	९१,१७२,८२४
नियामक कोष	४७६,१६४,२१२	-	४७६,१६४,२१२	-
विमाङ्किक नाफा/(नोक्सान)	(९,८८८,२९९)	८,०८९,२५१	(९,८८८,३००)	८,०८९,२५०
जम्मा	३,२३७,०७१,३८३	२,३४६,९२४,२५८	३,२२९,४७०,३४५	२,३३८,२६९,६५६

संचित मुनाफा

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कायम गर्नुपर्ने अनिवार्य कोषहरुमा रकम स्थानान्तरण गरेपछि तथा शेयरधनीहरुलाई

लाभांश बाँडेपछिको रकमलाई संचित मुनाफामा देखाइएको छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १, को मौज्जात	२,०४७,५८४,९६३	१,१७०,५३५,२७७	१,९५७,८२१,८६१	१,१२९,७०२,७७६
थप: यस वर्षको नाफा	२,१५०,६७५,७९८	२,१२३,०५०,२६४	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
थप: मर्जरबाट स्थानतरण	३३२,१३८	१७२,१९९,७२८	-	१७२,१९९,७२८
घटाउ: नियामक कोषमा स्थानतरण	(४७६,१६४,२१२)	-	(४७६,१६४,२१२)	-
थप: नियामक कोषबाट स्थानतरण	-	-	-	-
थप: वैधानिक कोषबाट स्थानतरण	८९,५४४,६०८	९५,६१२,३१०	८९,५४४,६०८	९५,६१२,३१०
घटाउ: वैधानिक कोषमा स्थानतरण	(५९५,६६४,९५०)	(५१७,२८२,१९९)	(५९५,६६४,९५०)	(५१४,६४९,६३३)
घटाउ: आ. व. २०७२-७३ को नगद लाभांश	-	(२७,०८९,४७४)	-	-
घटाउ: आ. व. २०७२-७३ को बोनस शेयर	-	(९८६,२८२,८०६)	-	(९८६,२८२,८०६)
घटाउ: आ. व. २०७३-७४ को नगद लाभांश	(८२४,३४९,९५५)	-	(८०८,०३४,९६६)	-
घटाउ: आ. व. २०७३-७४ को बोनस शेयर	(८१८,०३४,९६६)	-	(८०८,०३४,९६६)	-
आषाढ मसान्त, को मौज्जात	१,५७३,९२३,४२३	२,०३०,७४३,१००	१,४६०,८३२,१२५	१,९५७,८२१,८६१

४.२८ सम्भावित दायित्व तथा प्रतिबद्धता

लेखाङ्कन नीति

यद्यपी यस्ता दायित्वहरु वित्तीय अवस्थाको विवरणमा पहिचान नगरिएतापनि यिनीहरुले कर्जाको जोखिम सरहको जोखिम बहन गरेका हुन्छन्, त्यसैले यिनीहरु बैंकलाई हुने समग्र जोखिमका भाग हुन् ।

प्रतीतपत्र र जमानतले, ग्राहकको तर्फबाट सामान्यतया आयात र निर्यातसँग सम्बन्धित हुनै निदृष्ट घटना (specific Event) भए तेश्रो पक्षलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदछ । जमानत र स्टान्डबाई (Standby) प्रतीतपत्रले कर्जाको सरह कर्जा जोखिम बहन गर्दछन् ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्भावित दायित्व	२९,४६३,३८९,०८८	२७,२२७,२५४,४४७	२९,४६३,३८९,०८८	२७,२२७,२५४,४४७
वितरण नगरिएको सुविधाहरु	१४,८४५,६६९,४९२	१०,५८३,२५१,३०४	१४,८४५,६६९,४९२	१०,५८३,२५१,३०४
पूँजी प्रतिबद्धता	-	-	-	-
पट्टा प्रतिबद्धता	१,१९३,२३०,७३९	९२२,१००,६५१	१,१९३,२३०,७३९	९२२,१००,६५१
मुद्दा मामिला				
जम्मा	४५,५०२,२८९,३१९	३८,७३२,६०६,४०२	४५,५०२,२८९,३१९	३८,७३२,६०६,४०२

४.२८.१ सम्भावित दायित्वहरु

सम्भावित दायित्वहरु सम्भाव्य दायित्व हुन् जुन विगतका घटनाले सिर्जना हुन्छ र जसको पहिचान, बैंकका नियन्त्रणमा नभएका

भविष्यका अनिश्चित घटनाहरू, घट्टा या नघट्टा हुन्छ। यी पहिचान नगरिएका विगतको घटनाका कारणका वर्तमान दायित्व पनि हुन सक्दछ, जसको दायित्वको पहिचान हुने विश्वसनीय आधार छैन आर्थिक लाभ हुन श्रोत बाहिरिने सम्भावना न्युन छ। सम्भावित दायित्वहरूलाई NAS 37 “Provisions, Contingent Liabilities and Contingent Assets” बमोजिम मूल्याङ्कन गरिएको छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१. मञ्जुरी तथा समर्थन	१,४९३,३३१,२८४	३,९०१,८२५,३८४	१,४९३,३३१,२८४	३,९०१,८२५,३८४
२. प्रतितपत्रहरू				
६ महिनामा म्याद समाप्ती	५,८४५,९९८,८९३	३,६०७,९८५,०६८	५,८४५,९९८,८९३	३,६०७,९८५,०६८
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	३२७,७५७,७११	५५१,४६९,६६३	३२७,७५७,७११	५५१,४६९,६६३
१ वर्ष पछि म्याद समाप्ती	१३४,११७,२४०	२००,२९०,८१६	१३४,११७,२४०	२००,२९०,८१६
३. संकलन को लागि विल	-	-	-	-
४. अग्रिम विनिमय सम्झौता	६,३८१,७२८,८३५	५,८८५,६७८,६११	६,३८१,७२८,८३५	५,८८५,६७८,६११
५. जमानत/बन्ड				
क) पेशकी जमानत				
६ महिनामा म्याद समाप्ती	२,३१६,८४२,८४५	८६२,५३३,०४६	२,३१६,८४२,८४५	८६२,५३३,०४६
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	१,२२७,९२०,६०७	१,३६४,७३६,७८८	१,२२७,९२०,६०७	१,३६४,७३६,७८८
१ वर्ष पछि म्याद समाप्ती	१,३१३,०५२,५००	१,१०१,५७९,३५५	१,३१३,०५२,५००	१,१०१,५७९,३५५
ख) बिड बन्ड				
६ महिनामा म्याद समाप्ती	१,५५७,४३३,२४७	२,३११,९९०,४०९	१,५५७,४३३,२४७	२,३११,९९०,४०९
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	१,१५०,०००	२३,९९४,०००	१,१५०,०००	२३,९९४,०००
१ वर्ष पछि म्याद समाप्ती	४,४२७,०००	४,४२७,०००	४,४२७,०००	४,४२७,०००
ग) प्रदर्शन (Performance) बन्ड				
६ महिनामा म्याद समाप्ती	२,२०७,४५१,०३८	१,०४७,७८५,८३५	२,२०७,४५१,०३८	१,०४७,७८५,८३५
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	१,६४५,६७०,७७७	१,०८२,५१७,२६८	१,६४५,६७०,७७७	१,०८२,५१७,२६८
१ वर्ष पछि म्याद समाप्ती	३,८३०,१८६,३८१	४,४८७,२९३,१०९	३,८३०,१८६,३८१	४,४८७,२९३,१०९
घ) अन्य जमानत/बन्ड				
६ महिनामा म्याद समाप्ती	५४७,१२८,०००	१४३,८१५,०९३	५४७,१२८,०००	१४३,८१५,०९३
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	४७३,७२५,०००	२०४,८५०,०००	४७३,७२५,०००	२०४,८५०,०००
१ वर्ष पछि म्याद समाप्ती	२८,३००,०००	३३६,५७५,०००	२८,३००,०००	३३६,५७५,०००
६. व्याभूति प्रतिवद्धता	-	-	-	-
७. आयकरमा सम्भावित दायित्व	१२७,१६७,७३०	१०७,९०८,००१	१२७,१६७,७३०	१०७,९०८,००१
जम्मा	२९,४६३,३८९,०८८	२७,२२७,२५४,४४७	२९,४६३,३८९,०८८	२७,२२७,२५४,४४७

४.२८.२ प्रयोग नगरिएको सुविधा

ग्राहकहरुको वित्तीय आवश्यकताहरु पुरा गर्न, बैंकले विभिन्न अपरिवर्तनीय प्रतिबद्धता तथा सम्भावित दायित्व वहन गदछे । यसमा वित्तीय जमानत, प्रतीतपत्र र अन्य प्रतिबद्धताहरु पर्दछन् । यी सुविधामा प्रयोग नगरिएको दायित्वहरु निम्न छन् ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१. वितरित नगरिएको कर्जा				
६ महिनामा म्याद समाप्ती	८४०,७८६,७०४	७५०,३९४,७९५	८४०,७८६,७०४	७५०,३९४,७९५
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	३२,२३८,५५३	५२,७६३,२१८	३२,२३८,५५३	५२,७६३,२१८
१ वर्ष पछि म्याद समाप्ती	१,३२६,०८८	३,१३२,६१४	१,३२६,०८८	३,१३२,६१४
२. अधिविकर्षको उपयोग नगरिएको सिमा				
६ महिनामा म्याद समाप्ती	३,४९०,२५४,६०८	३,३२८,१०४,१८५	३,४९०,२५४,६०८	३,३२८,१०४,१८५
६ महिना देखि १ वर्षमा म्याद समाप्ती	२,६५१,५५६,३२९	१,९०४,५१६,९७२	२,६५१,५५६,३२९	१,९०४,५१६,९७२
१ वर्ष पछि म्याद समाप्ती	१६,७९४,४६८	६,१८०,८४३	१६,७९४,४६८	६,१८०,८४३
३. क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	१८७,१००,४५८	११६,९३४,९३४	१८७,१००,४५८	११६,९३४,९३४
४. पैतितपत्रको उपयोग नगरिएको सिमा	७,५६५,९०७,६८३	४,३५७,०४२,६४५	७,५६५,९०७,६८३	४,३५७,०४२,६४५
५. जमानतको उपयोग नगरिएको सिमा	५९,७०४,६००	६४,१८१,१००	५९,७०४,६००	६४,१८१,१००
जम्मा	१४,८४५,६६९,४९२	१०,५८३,२५१,३०४	१४,८४५,६६९,४९२	१०,५८३,२५१,३०४

४.२८.३ पूँजी प्रतिबद्धता

पूँजीगत खर्चहरु, सम्बन्धित तहबाट पारित भएपनि वित्तीय विवरणमा कुनै व्यवस्था गरिएको छैन ।

	यस वर्ष	गत वर्ष	आषाढ मसान्त २०७३
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिबद्धता			
स्विकृत र सम्भौता गरिएको	-	-	-
स्विकृत र सम्भौता नगरिएको	-	-	-
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिबद्धता			
स्विकृत र सम्भौता गरिएको	-	-	-
स्विकृत र सम्भौता नगरिएको	-	-	-
जम्मा	-	-	-

४.२८.४ पट्टा प्रतिबद्धता

बैंकले आफ्नो शाखा विस्तारको लागि पट्टामा लिनको लागि पट्टा प्रतिबद्धता गरेपनि वित्तीय विवरणमा व्यवस्था गरिएको छैन ।

यस वर्ष गत वर्ष

संचालित पट्टा प्रतिवद्धता

बैंक पट्टा भएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम

एक वर्ष ननाघेको	१७८,८४२,७५७	१७१,४०४,६५४
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	६९८,०६२,८०६	५२७,४५२,९००
५ वर्ष माथिको	३१६,३२५,१७५	२२३,२४३,०९६
	१,१९३,२३०,७३९	९२२,१००,६५१

वित्तीय पट्टा प्रतिवद्धता

बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम

एक वर्ष ननाघेको	
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	
५ वर्ष माथिको	

- -

जम्मा	१,१९३,२३०,७३९	९२२,१००,६५१
--------------	----------------------	--------------------

४.२८.५ मुद्दा मामिला

(क) आय कर

सर्वोच्च अदालत, राजश्व न्याधिकरण र आन्तरिक राजश्व विभागमा कर निर्धारणका फैसला बाँकी रहेका अवस्था तल दिइएको छः

मुद्दा	अनुमानित आकास्मिक दायित्व
सर्वोच्च अदालत	२,८६३,०३१.१६
राजश्व न्याधिकरण	६८,७२८,०४९.६०
आन्तरिक राजस्व विभाग	५५,५७६,६४९.०९
जम्मा	१२७,१६७,७२९.८५

(ख) अन्य

माथि दिइएको मुद्दामा वाहेक बैंकको स्रोतको उल्लेखनीय नगद प्रवाह बाहिरी गराउने वा बैंकको निरन्तरता (Going Concern) मा असर पर्ने अन्य त्यस्ता कुनै मुद्दा मामिला छैनन् ।

४.२९ ब्याज आम्दानी

लेखाङ्कन नीति

ब्याज आम्दानी प्रभावी ब्याजदर (EIR) प्रयोग गरि अभिलेख गरिएको छ । प्रभावी ब्याजदर (EIR) त्यो दर हो, जसले वित्तीय उपकरणको अवधि भित्र प्राप्त हुने अपेक्षित नगद प्रवाहलाई आजको दिनमा डिस्काउन्टीङ्ग (Discounting) गर्दा त्यो उपकरणको लिने मूल्य (carrying value) बराबर प्रतिविम्बित हुन्छ ।

ब्याज आम्दानीमा वित्तीय संस्थाहरु तथा ग्राहकहरुलाई दिइएको कर्जा, नगद तथा नगद सामान र सुरक्षणपत्र तथा अन्य सम्पूर्ण ब्याज ग्रहण गर्ने वित्तीय सम्पत्तिहरुमा पाकेको ब्याज आम्दानी समावेश हुन्छन् । वित्तीय सम्पत्ति वा समान सम्पत्तिहरुको समूहको अभिलेखित मूल्य, हानी नोक्सानीको कारण घटेमा, हानी नोक्सान मापन गर्न भविष्यका नगद प्रवाह डिस्काउन्टिङ्ग गर्न प्रयोग गरिने छुट दर प्रयोग गरि ब्याज आम्दानी पहिचान गरिन्छ । प्रभावी ब्याजदर (EIR) गणनाका लागि ग्राहक वा वित्तीय संस्थाहरुबाट प्राप्त भएको शुल्क उल्लेखनिय नहुने ठहरमा समायोजित गरिएको छैन ।

नगद प्रवाहको अनिश्चितताका कारण बैंकले खराब कर्जाको प्रोत्भावी ब्याज आम्दानी पहिचान गरेको छैन ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समानबाट	८७,०५२,४४४	७६,७०८,८२३	५५,४२०,७३९	२९,२८०,३४०
नेपाल राष्ट्र बैंक को बक्यौता रकमबाट	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातबाट	२५,८५४,२५४	२३,३०८,८३३	३,२८५,७९६	९,६७६,८६९
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटबाट	२९४,९०६,८६६	४६,२९८,८०९	३९६,५४२,७९३	३९,६९४,२९९
ग्राहक कर्जा तथा सापटबाट	९०,६९९,३७५,३९८	७,९६९,२८३,४५९	९०,५७९,७०२,०२४	७,०९४,०५३,९९९
धितो पत्रमा लगानीबाट	४८६,४९९,३२४	२७९,९९४,९५९	४८६,४९९,३२४	२७९,९९४,९५९
कर्मचारी कर्जा तथा सापटबाट	४३,६४७,९९३	९७,५४६,६०९	४३,६४७,९९३	९७,५४६,६०९
अन्य एजेन्सी मौज्दातबाट	४,६३४,३४०	९,४७६,५२३	४,६३४,३४०	९,४७६,५२३
कुल ब्याज आम्दानी	९९,६४९,९६९,७३९	७,६०६,५३७,९९९	९९,४८९,७३२,०४९	७,४६३,६४३,५७३

४.३० ब्याज खर्च

लेखाङ्कन नीति

ब्याज खर्च प्रभावी ब्याजदर (EIR) प्रयोग गरि अभिलेख गरिएको छ । प्रभावी ब्याजदर (EIR) त्यो दर हो, जसले वित्तीय उपकरणको अवधि भित्र प्राप्त हुने अपेक्षित नगद प्रवाहलाई आजको दिनमा डिस्काउन्टीङ्ग (Discounting) गर्दा त्यो उपकरणको लिने मूल्य (carrying value) बराबर प्रतिविम्बित हुन्छ । ब्याज खर्चहरुमा ग्राहकबाट प्राप्त निक्षेप, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त निक्षेप, जारी गरिएको ऋणपत्रहरु, तथा अन्य ब्याज तिर्नुपर्ने वित्तीय दायित्वहरुमा पाकेको ब्याज खर्च समावेश हुन्छन् । उल्लेखनीय नहुने स्वभाव तथा व्यक्तिगत रुपमा निक्षेपको लागत छुट्टाउन नसकिने कारणले प्रोत्साहन तथा प्रवर्धन खर्चलाई प्रभावी ब्याजदर (EIR) गणनामा समावेश गरिएको छैन ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाको बाँकी रकममा	९०७,५३३,४५६	२६,५२७,९४३	६२,०७७,९०९	२५,९३९,७९९

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंक को बाँकी रकममा	१६,७८१,९२२	१५३,४८८	१६,७८१,९२२	१५३,४८८
ग्राहकहरुको निक्षेपमा	७,४९८,३६५,१६४	३,७४४,३८२,९७०	७,४८१,२५४,०३३	३,७३३,९७६,८४२
सापटीमा	४,७३५,०३०	-	४,७३५,०३०	-
जारी गरिएको ऋणपत्रमा	४०,०००,०००	४०,०००,०००	४०,०००,०००	४०,०००,०००
सहायक आवधिक दायित्वमा	-	-	-	-
कुल ब्याज खर्च	७,६६७,४१५,५७१	३,८११,०६३,६०२	७,६०४,८४८,०९४	३,७९९,२६२,१२१

४.३१ शुल्क तथा कमिशन आम्दानी

लेखाङ्कन नीति

केहि निश्चित अवधिको लागि दिइएको सेवा (जारी प्रतीतपत्र तथा जमानत) वापत कमाइएको शुल्क तथा कमिशन आम्दानी र कार्ड सम्बन्धि शुल्कहरुको पहिचान समयअनुपात आधारमा अभिलेख गरिन्छ ।

नयाँ कर्जाहरु जारी गर्दा वा कर्जा सुविधा नविकरण गर्दा संझलन गरिने कर्जा प्रशासन शुल्क, सेवा शुल्क, अदलबदल (swap) शुल्कलाई शुल्क तथा कमिशन आम्दानीमा पहिचान गरिन्छ ।

यी शुल्कहरु बैंकले कर्जाका व्यवस्थापनको लागी संझलन गर्दछ, र यी शुल्कहरु स्वीकृत कर्जा रकमको ० देखि १ प्रतिशत सम्म लिइन्छ ।

यी सङ्कलित शुल्कहरु ग्राहकबाट असुल गर्ने ब्याजदर घटाउनका निमित्त वैकल्पिक शुल्क होइन (भन्ने अनुमान व्यवस्थापकले गर्दछ) साथै यी संझलित शुल्कहरु प्रभावी ब्याजदर निर्धारण गर्दा प्रयोगमा आउने छैन ।

अन्य शुल्कहरुमा विप्रेषणबाट आउने कमिशन साथै विमा दलालीबाट आउने शुल्क, विदेशी विनिमय लेनदेनलाई पनि समावेश गरिन्छ ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	१७१,९२८,७६१	१३२,०६१,१७०	१७१,९२८,७६१	१३२,०६१,१७०
सेवा शुल्क	१३५,८६३,९६७	९४,६६८,६८८	९१,५०८,५४०	६६,९७२,१५४
कन्सोर्टियम शुल्क	-	-	-	-
प्रतिवद्धता शुल्क	१९४,०६५	१६,६९५,८८०	१९४,०६५	१६,६९५,८८०
डिडि/टिटि/स्विफ्ट शुल्क	१३,४५०,४१८	११,०३९,२५६	१३,४५०,४१८	११,०३९,२५६
क्रेडिट कार्ड / एटीएम जारी र नविकरण शुल्क	१९७,२४५,२९८	२१८,८३२,३१९	१९७,२४५,२९८	२१८,८३२,३१९
पूर्व भुक्तानी तथा स्वाप शुल्क	७,१७१,५४९	२,७२१,४७१	७,१७१,५४९	२,७२१,४७१
वैकिङ्ग लगानी शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	८,१७६,०७३	१४,०७१,७९१	-	-
ब्रोकेज शुल्क	-	-	-	-

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विप्रेषण शुल्क	१६७,९१२,१४७	१४२,०३५,९६५	१६७,९१२,१४७	१४२,०३५,९६५
प्रतितपत्र जारीमा कमिशन	६५,६२७,३३०	५५,१४०,२४६	६५,६२७,३३०	५५,१४०,२४६
जमानत सम्झौता जारीमा कमिशन	१५६,३६३,९८७	१३०,२८६,९०६	१५६,३६३,९८७	१३०,२८६,९०६
शेयर प्रत्याभूति/ जारीमा कमिशन	९,२८४,७४१	९६३,१९१	-	-
लकर भाडा शुल्क	४,३७२,२२५	३,७७७,५७५	४,३७२,२२५	३,७७७,५७५
अन्य शुल्क तथा कमिशन आम्दानी	५७,२५६,६८२	८९,३४७,१५६	५७,६८२,९३२	८६,९४७,२३०
कुल शुल्क तथा कमिशन आम्दानी	९९४,८४७,२४३	९११,६४१,६१४	९३३,४५७,२५२	८६६,५१०,१७३

४.३२ शुल्क तथा कमिशन खर्च

लेखाङ्कन नीति

शुल्क तथा कमिशन खर्च मुख्यत प्रोद्भावी आधारमा लेखाङ्कन गरिन्छ । कारोबार र सेवासंग सम्बन्धित शुल्क र कमिशनलाई सेवा प्राप्त गरेको समयमा खर्चमा पहिचान गरिन्छ ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
एटीएम व्यवस्थापन शुल्क	-	-	-	-
भिजा/मास्टर कार्ड शुल्क	५४,६०१,९२९	६८,९२०,०७८	५४,६०१,९२९	६८,९२०,०७८
प्रतिवहतामा कमिशन	-	-	-	-
दलाली खर्च	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	६,६२८,३७६	४,४७०,५८६	६,६२८,३७६	४,४७०,५८६
विप्रेषणमा शुल्क तथा कमिशन	७६,८८६,६७९	६१,१२९,४५१	७६,८८६,६७९	६१,१२९,४५१
अन्य शुल्क तथा कमिशन खर्च	३६,७२४,५५६	३०,४९६,८९०	३६,६६१,२४९	३०,०९६,८४०
कुल शुल्क तथा कमिशन खर्च	१७४,८४१,५४०	१६५,०१७,००५	१७४,७७८,२३३	१६४,६१६,९५५

४.३३ खुद व्यापारिक आम्दानी

लेखाङ्कन नीति

खुद व्यापारिक आम्दानीमा फेयर भ्याल्युबाट आएको परिवर्तनबाट आएको सबै लाभ तथा हानी, सम्बन्धित पूँजीगत आम्दानीमा नाफा/घाटा, वैदेशिक सटहीमा व्यापारिक नाफा/नोक्सान, व्यवसायिक सम्पत्तिबाट भएको ब्याज आम्दानी र नाफा नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिहरूको लाभांश समावेश गरिन्छ ।

जब बैंकले भुक्तानी पाउने अधिकार स्थापना हुन्छ तब सम्पत्तिबाट आउने लाभांश आम्दानीको पहिचान गरिन्छ ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भ्याल्युमा परिवर्तन	(३२,८५६,०३६)	(६,६१८,७०४)	-	-
व्यापारिक सम्पत्तिको विक्रीमा भएको नाफा/ नोक्सान	-	५,४६२,०७५	-	-
व्यापारिक सम्पत्तिमा ब्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभाँश आम्दानी	-	-	-	-
विदेशी सटही कारोवारमा भएको नाफा नोक्सान	२६१,९६१,०९५	२३०,६३३,२४६	२६१,९६१,०९५	२३०,६३३,२४६
अन्य	-	-	-	-
खुद व्यापारिक आम्दानी	२२९,१०५,०६०	२२९,४७६,६१७	२६१,९६१,०९५	२३०,६३३,२४६

४.३४ अन्य संचालित आम्दानी

लेखाङ्कन नीति

धितोपत्रमा लगानीको विक्रीमा भएको लाभ/नोक्सान, लगानी धितोपत्रको लाभाँश, सम्पत्ति तथा लगानी सम्पत्ति को विक्रीबाट भएको नाफा/नोक्सान, सुन तथा चाँदीको व्यापारमा भएको लाभ/ नोक्सान, अन्य वित्तीय संस्था अथवा सरकारबाट प्राप्त भएको सहायता (subsidies) हरुलाई अन्य संचालन आम्दानी पहिचान गरिन्छ ।

उपकरण (equipment) को खरिदका लागि प्राप्त भएको सहायता (subsidies), त्यहि उपकरणको लागतबाट घटाइन्छ ।

सम्पत्ति तथा उपकरणको विक्रीमा भएको लाभ/नोक्सान, त्यो सम्पत्तिको नियन्त्रण खरिदकर्तालाई स्थानान्तरण भएपछि र भुक्तानी (consideration) प्राप्त भएपछि अभिलेख गरिन्छ ।

लगानी सम्पत्तिहरुको रुपमा वर्गीकरण गरिएको पुन स्वामित्व (repossessed) गरिएको धितो को विक्रीमा भएको लाभ/नोक्सान, धितोको नियन्त्रण खरिदकर्तालाई स्थानान्तरण भएपछि र भुक्तानीको उचित मूल्य प्राप्त भएपछि अभिलेख गरिन्छ ।

सम्पत्तिबाट आएको लाभाँश आम्दानी, बैंकको भुक्तानी प्राप्त गर्ने अधिकार स्थापना भएपछि पहिचान गरिन्छ ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्याङ्कनबाट आम्दानी	९०,२७९,७७३	४९,०७५,१६७	९०,२७९,७७३	४९,०७५,१६७
धितोपत्र लगानीको विक्रीमा भएको नाफा/(नोक्सान)	६२,४२८,४८१	१८,३४१,०७८	६२,४२८,४८१	१८,३४१,०७८
लगानी सम्पत्तिको फेयर भ्याल्युमा भएको नाफा / (नोक्सान)	-	-	-	-
इक्विटी उपकरणमा लाभाँश	२३,५३६,७९१	४०,५७३,७०४	२१,५१६,४३२	४०,२५६,५७३
सम्पत्ति तथा उपकरणको विक्रीमा भएको नाफा/ (नोक्सान)	६५०,९७१	(२,२६७,३६१)	६४३,९५७	(२,२६७,३६१)
लगानी सम्पत्तिको विक्रीमा भएको नाफा/ (नोक्सान)	८७२,०६०	१४,५३६,९६०	८७२,०६०	१४,५३६,९६०
संचालित पट्टा आम्दानी	-	-	-	-
सुन र चाँदीको विक्रीमा भएको नाफा नोक्सान	१,२३७,७५३	३,४८१,५९३	१,२३७,७५३	३,४८१,५९३
अन्य	४१,००३,६६१	९,७८३,७५३	२१,१८५,४८१	२८,२७३,७६८
जम्मा	२२०,००९,४९०	१३३,५२४,८९४	१९८,१६३,९३७	१५१,६९७,७७७

४.३५ कर्जा हानी/नोक्सानी व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी

लेखाङ्कन नीति

खुद हानी/नोक्सानी थप अथवा फिर्ता, यस वर्ष एक एक गरी मूल्याङ्कन गरिएका र सामुहिक मूल्याङ्कन गरिएका कर्जाको ऐतिहासिक नोक्सान (Historical loss) को आधारमा निर्धारण भएको हानी/नोक्सानीको र अधिल्लो वर्ष निर्धारण भएका हानी/नोक्सानीको उतार चढाव हो । खुद हानी/नोक्सानी व्यवस्था निर्दिष्ट तह (Specific level) र पोर्टफोलियोको तहमा (Collective level) भएको व्यवस्थासंग सम्बन्धित छ । यसमा अधिल्लो वर्षको वित्तीय विवरणबाट हटाइएको कर्जाको असुली पनि समावेश गरि निर्धारण भएको छ ।

अन्य नोक्सानीमा अपलेखित लागतमा मापन गरिएको नगद र बैंक मौज्जात, लगानीहरूमा र अन्य लिन बाँकी मौज्जातमा भएको हानी नोक्सानी पर्दछन् ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटको व्यवस्था	१०,४४६,६७१	१,५७५,८५६	१२,३९६,६७१	१,५७५,८५६
ग्राहकलाई दिएको कर्जा तथा सापटको व्यवस्था	(२९६,७६६,७०४)	(१४,९२७,७२४)	(३०२,२२७,४५६)	(२०,००२,४०८)
धितोपत्रमा लगानीको व्यवस्था	-	-	-	-
नगद तथा नगद समानको व्यवस्था	(४,५६३)	(७५,३१०)	(४,५६३)	(७५,३१०)
बैंक तथा वित्तीय संस्थाको मौज्जातको व्यवस्था	-	-	-	-
सम्पत्ति तथा उपकरणको व्यवस्था	-	-	-	-
ख्याती तथा अमूर्त सम्पत्तिको व्यवस्था	-	-	-	-
लगानी सम्पत्तिको व्यवस्था	-	-	-	-
उठ्न बाँकी आसामीमा व्यवस्था	-	५३,७५३	-	-
जम्मा	(२८६,३२४,५९६)	(१३,३७३,४२५)	(२८९,८३५,३४८)	(१८,५०१,८६२)

४.३६ कर्मचारी खर्च

लेखाङ्कन नीति

अल्पकालीन कर्मचारी लाभ

अल्पकालीन कर्मचारी लाभको लागतलाई त्यो अवधिको खर्च मानिन्छ, जुन अवधिमा कर्मचारीले सम्बन्धित लाभको सेवा प्रदान गरेको हुन्छ । तलब तथा भत्ता, बोनस, वार्षिक विदा र उपदानहरूले कर्मचारी को सेवा वापत आर्थिक वर्षको अन्त्य (reporting date) सम्म बैंकलाई सृजना भएको वर्तमान दायित्वको प्रतिनिधित्व गर्दछ । यि प्रोत्भावी रकमहरू वर्तमान तलबका दर प्रयोग गरी छुट (discount) दर प्रयोग नगरि गणना गरिएको छ ।

परिभाषित योगदान योजना (Defined Contribution Plan)

परिभाषित योगदान योजना रोजगार पछि प्राप्त हुने लाभ योजना हो जसमा बैंकले कुनै निश्चित गरिएको रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्छ । NAS १९ (कर्मचारी सुविधा) अनुसार यस्तो योजनामा यदि कोषले भविष्यमा कर्मचारीको दायित्व भुक्तानी गर्ने समयमा पर्याप्त सम्पत्ति नभएर भुक्तानी गर्न नसकेको अवस्थामा बैंकलाई सो भुक्तानी पुरा गर्न कुनै कानूनी अथावा निर्मित दायित्व सृजना हुँदैन । परिभाषित योगदान योजनामा कर्मचारीले बैंकलाई दिएको सेवाको अनुपातमा रोजगार

दाताले तिर्नु पर्ने योगदानलाई कर्मचारी खर्च भनेर र भुक्तानी गर्न बाँकी योगदानलाई अन्य दायित्वको रूपमा अभिलेख गरिन्छ। बैंकले नागरिक लगानी कोषमा प्रत्येक स्थायी कर्मचारीको आधार तलबको १० प्रतिशत बराबरको रकम योगदान गरेको छ। माथि उल्लेखित खर्च NAS १९ बमोजिम परिभाषित योगदान योजनामा गरिएका योगदान पहिचान गरिएको छ।

परिभाषित लाभ योजना (Defined Benefit Plan) (संचित विदा र उपदान)

परिभाषित लाभ योजना, परिभाषित योगदान योजना वाहेकका अन्य रोजगार पछि प्राप्त हुने सेवा सुविधा हो। यसर्थ NAS १९ बमोजिम कर्मचारी उपदान र संचित विदा वापतको रकमलाई परिभाषित लाभ योजनामा राखिएको छ।

उपदान र संचितको विदा अन्तर्गत दायित्वको निर्धारण गर्न प्रत्येक वर्ष विमाकिक मूल्याङ्कन गरिन्छ। वित्तीय अवस्थाको विवरणमा परिभाषित लाभ योजनाको सम्बन्धमा पहिचान गरिएको दायित्व, परिभाषित लाभ दायित्वको, वर्तमान मूल्यमा योजना सम्पत्तिको फेयर भ्याल्यु घटाएर, विमाकिक हानी/लाभ र अतितका सेवाको लागत समायोजन गरेर निर्धारण गरेर आएको दायित्व हो।

हरेक आर्थिक वर्षको अन्त्यमा परिभाषित लाभ दायित्वलाई विमाङ्किकले “projected unit credit” विधी प्रयोग गरेर गणना गर्दछ। विमाङ्किक धारणहरूको परिवर्तन र अनुभव समायोजनको कारणले आएको विमाङ्किक लाभ हानीलाई अन्य विस्तृत आम्दानीमा पहिचान गरिन्छ। ब्याज लागत र वर्तमान सेवा लागतहरूलाई नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ। मूल्याङ्कन गर्दा जनसांख्यिकीय धारणाहरूमा सेवा निवृत्ती उमेर (५८ वर्ष वा २५ वर्षको सेवा अवधि जुन पहिला हुन्छ), सेवाबाट पूर्व अवकाश लिन र औषधोपचार निमित्त निवृत्ती हुने धारणाहरू समेटिएका छन्।

कर्मचारी बोनस

बैंकले बोनस ऐन अनुसार कर अगाडि र बोनस पछिको नाफाको १०% रकम वार्षिक कर्मचारी बोनस भनेर पहिचान गरिएको छ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलब	४१४,६२२,५४०	३३६,००२,२७१	३६८,८८२,२४६	३०५,५०८,७८७
भत्ता	३८६,९१५,०८०	२९३,३४५,६६०	३७६,९९६,८९३	२८६,४२८,२१४
उपदान	७०,२२४,४८७	५४,४५९,६४७	६९,३०२,७६८	५३,७७३,००६
संचय कोष	३६,८४४,१०३	३०,७६७,१६५	३५,६३५,१५०.६३	२९,९३८,१६१
पोशाक	-	-	-	-
तालिम तथा विकास खर्च	२४,२२०,०२९	९,१३४,०४८	२३,४२२,४७५	८,७२८,२५३
संचित विदा भुक्तानी	४८,३३७,७३१	२९,३१४,०७५	४८,३३७,७३१	२९,३१४,०७५
औषधोपचार	३,३७७,४१०	२,७३०,५५८	३,३७७,४१०	२,७३०,५५८
बीमा	६,३०१,६७१	४,८४४,१२६	६,०४१,१५१	४,७०१,५७६
कर्मचारी प्रोत्साहन	-	-	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-	-	-
पन्सन खर्च	-	-	-	-
एन. एफ. आर. एस. अन्तर्गत वित्तीय खर्च	६९,५३९,९१२	३२,९३८,६९०	६९,५३९,९१२	३२,९३८,६९०
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	२१,७०४,७७१	३१,५२७,४१४	२१,४९०,९१९	३०,४०७,५३१

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
जम्मा	१,०८२,०८७,७३४	८२५,०६३,६५४	१,०२३,०२६,६५५	७८४,४६८,८५१
कर्मचारी बोनस	२९४,३२९,२४४	२९६,९४४,८४१	२९९,९९७,६४४	२८९,००४,०७४
जम्मा	१,३७६,४१६,९७८	१,१२२,००८,४९५	१,३१४,२२४,२९९	१,०७३,४७२,९२५

४.३७ अन्य संचालन खर्च

लेखाङ्कन नीति

सर्वसाधारणको लागि बैकिङ्ग सेवा सजिलै उपलब्ध र पहुँच योग्य बनाउन बैंकले प्रतिस्पर्धात्मक वातावरणमा घर भाडा, इन्धन र विजुली, सुरक्षा, संचार र विज्ञापन जस्ता खर्चहरू गर्ने गर्छ। यी खर्चहरू पूँजीगत प्रकृतीको नभएसम्म नाफा / नोक्सान विवरणमा प्रोदभावी आधारमा लेखांकन गरिन्छ।

	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक सेवा शुल्क	१,९६३,०००	२,२०५,२००	१,६५९,०००	१,८३९,०००
संचालक सम्बन्धी खर्च	२,५३३,०३४	१,०७२,५८४	२,५१९,२७६	१,०२९,२५४
लेखा परीक्षकको शुल्क	२,४८६,०००	२,५२६,०००	२,२६०,०००	२,२६०,०००
अन्य लेखा परीक्षण सम्बन्धी खर्चहरू	५०६,४६०	४१२,८९२	२१७,२८०	२००,०००
व्यवसायिक र कानूनी खर्च	८,५१०,४६९	५,००८,६०७	८,३९०,४६९	४,९६४,१०७
कार्यालय व्यवस्थापन खर्च	४०५,११२,३११	३४२,३६५,४७१	३६९,७२३,१६०	३१७,३१५,९८२
संचालित पट्टा खर्च	१८८,९८७,५४८	१५३,५०२,१५१	१८५,४३३,५३८	१५१,३११,३०६
लगानी सम्पत्तिको संचालित खर्च	-	-	-	-
संस्थागत उत्तरदायित्व खर्च	१५,२५२,६१५	२,१९८,६२८	१५,२५२,६१५	२,१९८,६२८
अनरियस पट्टा व्यवस्था	-	-	-	-
अन्य	१८१,२१०,९९६	१२१,००५,४२५	१८१,०२६,३५८	१२१,००५,४२५
जम्मा	८०६,५६२,४३२	६३०,२९६,९५८	७६६,४८१,६९६	६०२,११५,७०२

४.३८ मूल्यहास र परिषोधन

लेखाङ्कन नीति

उपकरण र सम्पत्तिको हासकट्टी

उपकरणहरू प्रयोगमा ल्याइएको महिना भन्दा पछिल्लो महिनाबाट हासकट्टीको गणना गरिन्छ, भने उपकरण निसर्ग भएको महिनाको हासकट्टी गणना गरिँदैन। सम्पत्ति र उपकरणको हासकट्टी उक्त सम्पत्ति र उपकरणको उपयोगिता वर्षमा सिधा रेखा विधि (straight line method) प्रयोग गरेर गणना गरिन्छ। पट्टामा लिइएको सम्पत्ति पट्टामा लिइएको अवधि अथवा ५ वर्ष जुन कम हुन्छ, त्यसमा परिषोधन गरिन्छ।

Freehold भूमिको हासकट्टी हुँदैन किनकी ती हासकट्टी नहुने सम्पत्ति हुन्।

विक्रीको लागि वर्गीकृत भएको मिति वा सम्पत्तिको पहिचान हटाइएको मितिबाट ह्रासकट्टी गणना समाप्त गरिन्छ। जवसम्म सम्पत्ति ह्रासकट्टी भएर समाप्त हुँदैन तवसम्म सम्पत्ति निस्कृय वा सकृय प्रयोगको सेवाबाट निवृत्त हुँदैनमा ह्रासकट्टीको गणना रोकिदैन।

सम्पत्ति तथा उपकरण	अपेक्षित जीवन
भवन	४० वर्ष
परिवहन साधन	५ वर्ष
फर्नीचर काष्ठ	५ वर्ष
फर्नीचर धातु	१० वर्ष
कार्यलय उपकरणहरु	५ वर्ष
कम्प्युटर	५ वर्ष
मेशिनरी तथा ATMs	५ वर्ष

व्यापार गतिविधीमा हुने निहित अनिश्चितताले गर्दा, वित्तीय विवरणको केही तत्वहरु एकिकनका साथ मापन गर्न सकिदैन तर अनुमान गर्न सकिन्छ। अनुमानका धारणाहरु तत्काल उपलब्ध हुने विश्वासनीय जानकारीको आधारमा गरिन्छ। बैंकले यस वर्ष आफ्ना सम्पूर्ण सम्पत्ति र उपकरणका अवशिष्ट मूल्य (residual value) को अनुमानमा परिवर्तन गरेको छ। यो नोट ४.१३ मा उल्लेख गरिएको छ। यदि बैंकले पहिलेकै अनुमान प्रयोग गरेको भए बैंकको कर अधिको नाफामा रु ६४,८३४,११२/- ले वृद्धि हुने थियो।

अमूर्त सम्पत्तिको परिषोधन

ख्याती बाहेकका अमूर्त सम्पत्तिहरुलाई प्रयोगमा आएको महिना भन्दा पछिल्लो महिनाबाट सिधा रेखा विधी (Straight line Method) प्रयोग गरेर परिषोधन गरिन्छ। परिषोधन, अमूर्त सम्पत्तिको अनुमानित उपयोगी वर्षभित्र गरिन्छ। बैंकले अमूर्त सम्पत्तिको अवशिष्ट मूल्य हुँदैन भनेर धारणा राखेको छ।

कम्प्युटर सफ्टवेयर –

५ वर्ष

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरणमा मूल्यह्रास	२३६,६८१,६१२	१३०,०५८,३३१	२३१,६७६,०२१	१२६,९१२,१६५
लगानी सम्पत्तिमा मूल्यह्रास	-	-	-	-
अमूर्त सम्पत्तिको परिषोधन	१२,८१७,५०१	१३,७०४,४३८	१२,०६८,९६१	१२,९५३,५१५
जम्मा	२४९,४९९,११३	१४३,७६२,७६९	२४३,७४४,९८१	१३९,८६५,६८०

४.३९ गैर संचालन आम्दानी

लेखाङ्कन नीति

बैंकको मुख्य सञ्चालन व्यवसाय भन्दा अन्य क्रियाकलापबाट आर्जन भएको आम्दानीलाई अन्य सञ्चालन आम्दानी भनिन्छ। यसमा अपलेखित भैसकेको कर्जाको असुलीलाई समावेश गरिएको छ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	१,८८८,४५४	१७,०७३,२४२	१,८८८,४५४	१७,०७३,२४२

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अन्य आम्दानी	३०,१७८,१४२	१९,६९१,७५८	-	-
जम्मा	३२,०६६,५९७	३६,७६५,०००	१,८८८,४५४	१७,०७३,२४२

४.४० गैर संचालन खर्च

लेखाङ्कन नीति

बैंकको मुख्य सञ्चालन व्यवसाय भन्दा अन्य क्रियाकलापमा भएको खर्चलाई अन्य संचालन खर्च भनिन्छ। यसमासंकलन गर्न नसकिने कर्जाको अपलेखन र अरु (जस्तै लापरवाही र पूनसंरचना) मा हुने खर्चलाई समावेश गरिएको हुन्छ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	१५०,९८४,३९५	-	१५०,९८४,३९५	-
लापरवाहीको लागि व्यवस्था	-	-	-	-
पूनसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
जम्मा	१५०,९८४,३९५	-	१५०,९८४,३९५	-

४.४१ आयकर खर्च

लेखाङ्कन नीति

चालु आयकर

‘चालु आयकर’ मा यस वर्षको करयोग्य आयमा तिर्नुपर्ने अपेक्षित आयकर तथा अघिल्ला वर्षको तिर्नुपर्ने आयकरको समायोजन पर्दछन्। पाउनु पर्ने वा तिर्नु पर्ने रकमले आयकर सम्बन्धि हुने अनिश्चितताको आधारमा गणना गरिएको तिर्नुपर्ने वा पाउनुपर्ने अपेक्षित आयकर रकमको अनुमानलाई जनाउँदछ। यसलाई आर्थिक वर्षको अन्त्य मितिमा लागु भएको वा लागु हुने आयकरको दर प्रयोग गरि मापन गरिन्छ। यस अनुसार, आयकर व्यवस्था आयकर ऐनका प्रावधान अनुसार आयकर प्रयोजनको लागि समायोजित यस वर्षको नाफामा आधारित हुन्छ।

स्थगन कर

आर्थिक वर्षको अन्त्य मितिमा सम्पत्ति र दायित्वको कर आधार (Tax base) र किताबी मूल्यको स्थायी भिन्नताहरूमा स्थगन कर पहिचान गरिन्छ। स्थगन कर तल उल्लेखितहरूलाई पहिचान गरिदैनन्

- व्यापार समायोजनको कारोबारमा गणना नहुने, शुरुमा पहिचान भएका किताबी तथा कर योग्य नाफा वा नोक्सानमा असर नगर्ने सम्पत्ति र दायित्वको अस्थायी भिन्नतामा
- भविष्यमा परिवर्तन नहुने सम्भावना भएको सहायक कम्पनीमा गरिएको लगानीमा आउने अस्थायी भिन्नतामा
- शुरुमा ख्याती मापन गर्दा आउने करयोग्य स्थायी भिन्नतामा

स्थगन कर सम्पत्ति, सम्पूर्ण घटाउन योग्य अस्थायी भिन्नता, जस्तै पछिल्लो वर्षबाट ल्याएको उपयोग नभएको कर नोक्सान र उपयोग नभएको कर क्रेडिट (credit) मा पहिचान गरिन्छ। स्थगन कर सम्पत्ति हरेक आर्थिक वर्षको अन्त्य मितिमा

पुनरावलोकन गरिन्छ र भविष्यमा प्राप्त हुने कर लाभको सम्भाव्यतासम्म घटाइन्छ। अस्थायी भिन्नता फिर्ता हुने समयको अपेक्षित कर दर प्रयोग गरि स्थगन कर निर्धारण गरिन्छ। यो अपेक्षित कर दरमा यस वर्षको कर दर प्रयोग भएको छ। यस नोटमा NAS 12 "Income Taxes" अनुसार कर खर्चको मुख्य तत्वहरु, प्रभावी कर दर र कर अधिको नाफा र कर खर्च वीचको समायोजन हिसाव समावेश छन्।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु वर्षको आयकर खर्च				
यस सालको मुनाफामा	९२०,६५७,७५८	९१२,९८४,४९२	९०३,३२४,८९३	८८९,३६७,८११
पछिल्लो सालहरुको समायोजन	४५,१९०,८८४	-	४५,१९०,८८४	-
	९६५,८४८,६४२	९१२,९८४,४९२	९४८,५१५,७७७	८८९,३६७,८११
स्थगन कर खर्च				
अस्थायी भिन्नताहरुको उत्पत्ति र फिर्ता	(१४५,९२४,४६९)	१५,७०४,७७६	(१३७,९०२,४९१)	१८,११९,१९२
कर दरको परिवर्तनले	-	-	-	-
गत वर्षको पहिचान नगरेका कर घाटाको पहिचान	-	-	-	-
	(१४५,९२४,४६९)	१५,७०४,७७६	(१३७,९०२,४९१)	१८,११९,१९२
जम्मा आयकर खर्च	८१९,९२४,१८१	९२८,६८९,२६८	८१०,६१३,२८६	९०७,४८७,००३

४.४१.१. कर खर्च र लेखाङ्कन नाफाको मिलान

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	-	-	२,९११,९७६,४३६	२,९६८,७२६,४८९
कर ३० प्रतिशत	-	-	८७३,५९२,९३१	८९०,६१७,९४७
जोड्ने : करको निमित्त घटाउन नमिल्ने खर्चहरुको करमा पर्ने असर	-	-	१६९,२९२,२२९	१९४,३३५,५२१
घटाउने : छुट आम्दानीमा पर्ने करको असर	-	-	(५,०७५,७१२)	(३,६२६,७८३)
जोड्ने/घटाउने : NFRS को समायोजनले पर्ने करमा असर	-	-	४५,१९०,८८४	(२३,६०५,७२५)
घटाउने : करको निमित्त घटाउन मिल्ने खर्चहरुको करमा पर्ने असर	-	-	(१३४,४८४,५५४)	(१६८,३५३,१४८)
जम्मा कर खर्च	-	-	९४८,५१५,७७७	८८९,३६७,८११
प्रभावकारी कर दर	-	-	३२.५७%	२९.९६%

४.४२ प्रति शेयर आम्दानी

लेखाङ्कन नीति

बैंकले आफ्ना शेयरधनीका लागि आधारभूत (Basic) तथा डाइलुटेड (Diluted) प्रति शेयर आम्दानी प्रस्तुत गर्दछ। प्रति शेयर आम्दानी, बैंकका शेयरधनीहरूसँग सम्बन्धित वर्षको खुद नाफालाई वर्षभरको शेयर संख्याको भारित औसतले भाग गरि निर्धारण गरिन्छ।

डाइलुटेड प्रति आम्दानी शेयरधनीहरूसँग सम्बन्धित नाफा र शेयर संख्याको भारित औसत दुवैलाई सम्पूर्ण साधारण शेयर सरह घुलित (Dilutive) सम्भावना भएका असरका लागि समायोजन गरि निर्धारण गरिन्छ ।

वित्तीय विवरणको अन्त्य मिति देखि यी वित्तीय विवरणहरू अनुमोदन भएको मितिसम्म प्रति शेयर आम्दानी को पुन स्थापना, आवश्यक पर्ने साधारण शेयर वा सम्भावित (Potential) साधारण शेयरहरूको कारोबार भएको छैन ।

आधारभूत प्रति शेयर आम्दानी

	यस वर्ष	गत वर्ष
Numerator को रूपमा प्रयोग गरिएको रकम		
साधारण शेयरधनीका निमित्त वर्षको कर पछिको नाफा (रु)	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
Denominator को रूपमा प्रयोग गरिएको साधारण शेयर		
सामान्य शेयरहरूको भारित औसत संख्या (नोट ४.२६)	८८,८८३,७५८	८०,८०३,४१७
आधारभूत प्रति शेयर आम्दानी	२३.६४	२५.५१

डाइलुटेड प्रति शेयर आम्दानी

	यस वर्ष	गत वर्ष
Numerator को रूपमा प्रयोग गरिएको रकम		
शेयरधनीका निमित्त यस वर्षको कर पछिको नाफा (रु)	२,१०१,३६३,१४९	२,०६१,२३९,४८६
Denominator को रूपमा प्रयोग गरिएको साधारण शेयर		
सामान्य शेयरहरूको भारित औसत संख्या (नोट ४.२६)	८८,८८३,७५८	८०,८०३,४१७
डाइलुटेड प्रति शेयर आम्दानी	२३.६४	२५.५१

साधारण शेयरको संख्याको भारित औसत

	यस वर्ष	गत वर्ष
श्रावण १, मा धारण गरिएको शेयर	८०,८०३,४१७	६१,६४२,६७५
जोड: थप शेयर जारी	-	९,२९७,९१३
जोड: अन्तिम बोनसको कारण जारी गरिएको शेयरहरूको संख्या (२०७३)	-	९,८६२,८२९
	८०,८०३,४१७	८०,८०३,४१७
जोड: थप शेयर जारी		
जोड: अन्तिम बोनसको कारण जारी गरिएको शेयरहरूको संख्या (२०७४)	८,०८०,३४१	
आषाढ मसान्तमा धारण गरिएको शेयर	८८,८८३,७५८	८०,८०३,४१७

४.४३ प्रस्तावित तथा वितरित लाभाँश

सञ्चालक समितिले सिफारिस गरेको लाभाँशलाई शेयरधनीहरूले वार्षिक साधारण सभाबाट पारित गरेपश्चात लाभाँशको व्यवस्था पहिचान गरिन्छ । आर्थिक वर्षमा प्रस्तावित तथा वितरित लाभाँशको वितरण निम्न बमोजिम रहेको छ ।

	यस वर्ष	गत वर्ष
२०७३ र २०७४ को अन्तिम लाभांश		
बोनस लाभांश वितरण	८०८,०३४,९६६	९८६,२८२,८०६
नगद लाभांश वितरण	८०८,०३४,९६६	-
	१,६१६,०६८,३३२	९८६,२८२,८०६
रु १०० प्रतिको साधारण शेयरमा लाभांश	२०	१६
२०७४ र २०७५ को अन्तिम लाभांश		
प्रस्तावित बोनस लाभांश	१,४२२,९४०,९३२	८०८,०३४,९६६
प्रस्तावित नगद लाभांश		८०८,०३४,९६६
	१,४२२,९४०,९३२	१,६१६,०६८,३३२
रु १०० प्रतिको साधारण शेयरमा प्रस्तावित लाभांश	१६	२०

बाँड्न योग्य नाफा/(नोक्सान) को तालिका
आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकको नियमावली वमोजिम

	यस वर्ष	गत वर्ष
	रु	रु
नाफा / नोक्सान विवरण अनुसारको नाफा/(नोक्सान)	२,१०९,३६३,९४९	२,०६९,२३९,४८६
बाँडफाँड		
जगेडा कोष	(४२०,२७२,६३०)	(४०९,२३९,८९२)
सटही घटबड कोष	(२२,५६९,९४३)	(९२,२६८,७९२)
पूँजी चुक्ता कोष	(५७,९४२,८५७)	(५७,९४२,८५७)
संस्थागत सामाजिक उत्तरदायित्व कोष	(२९,०९३,६३९)	(२०,०६९,५९५)
कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष	३८९,५०२	(९९,०४०,३९९)
लगानी समायोजन कोष	(८९,९९८,५०४)	९५,६९२,३९०
ब्याज पूँजीकृत कोष	-	(९२,९०४,९०६)
अन्य		
नियामक समायोजन अधिको नाफा/(नोक्सान)	१,४९०,८३५,०८६	१,६४२,२०२,९६३
नियामक समायोजन		
ब्याज वक्यौता / अघिल्लो ब्याज वक्यौता प्राप्ति घट/वढ	(९९६,५९२,७०४)	
ऋण नोक्सान व्यवस्थामा घट/वढ	-	
लगानीमा घाटाको लागि व्यवस्थाको घट/वढ	-	
गैर बैकिङ्ग सम्पत्तिको व्यवस्थाको घट/वढ	(९९,९९७,०७९)	
स्थगन कर सम्पत्ति घट/वढ	(९७७,८४६,९३०)	-

	यस वर्ष	गत वर्ष
	रु	रु
ख्याती घट/वढ		
मोलतोल खरिदमा नाफाको घट/वढ		
विमाङ्क घाटाको घट/वढ	(९,८८८,२९९)	
बाँड्न योग्य नाफा/(नोक्सान)	१,०१४,६७०,८७३	१,६४२,२०२,१६३

खुलासा तथा थप जानकारी

५.१ जोखिम व्यवस्थापन

बैंकको व्यापार गतिविधिमा जोखिम निहित छ। यसलाई जोखिम व्यवस्थापन ढाँचा, नियमित पहिचान, मापन तथा निगरानी, जोखिम सिमा र अन्य नियन्त्रणलाई ध्यानमा राखेर व्यवस्थापन गरिन्छ। जोखिम व्यवस्थापनको यस प्रक्रिया बैंकको मुनाफा नियमित राख्न महत्वपूर्ण छ र बैंक भित्रका प्रत्येक व्यक्ति आ-आफ्ना जिम्मेवारी मार्फत सम्बन्धित जोखिम प्रति उत्तरदायी हुन्छ। बैंकमा कर्जा जोखिम, तरलता जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, कानूनी तथा अनुपालन जोखिम आइपर्न सक्छ। अन्य सञ्चालन तथा व्यवसाय जोखिम र राष्ट्रमा पर्ने जोखिमबाट पनि बैंकलाई असर पर्दछ।

कर्जा जोखिम:

बैंकको कर्जा रणनीति विभिन्न जोखिमहरूका स्पष्ट बुझाइ, अनुशासित जोखिम मूल्याङ्कन र मापन प्रक्रिया तथा निरन्तर निगरानीमा आधारित छ।

- कर्जा जोखिम व्यवस्थापन इकाईले सुपरिवेक्षण गर्ने कर्जाको सीमा प्रति कर्जा रु १ करोडबाट रु ५० लाखमा ल्याएको छ।
- कर्जा वितरण पश्चातको निगरानी अझ प्रभावकारी बनाइएको छ।
- बैंकको कर्जा जोखिम व्यवस्थापन नीति अनुमोदन भई कार्यान्वयनको प्रक्रियामा छ।
- बैंकको जोखिम सम्पत्ति एक्सपोजरको पोर्टफोलियो विश्लेषण गरिदै छ।
- बैंकले कर्जाका ग्राहक सम्बन्धि सम्बद्ध जोखिम मूल्याङ्कन गर्न कर्जा ग्राहकको जोखिम मूल्याङ्कनको नमुना (Borrower Risk Rating Model) प्रयोग गर्दछ र त्यसलाई कर्जाको मूल्य निर्धारण गर्दा समेत ध्यान दिइन्छ।
- बैंकले प्राणाली मार्फत विकास भएको प्रतिवेदन, व्यवसाय स्थल भ्रमण प्रतिवेदन मार्फत कर्जा निगरानी अभ्यास स्थापना गरेको छ।

कर्जा जोखिम ग्राहक (कम्पनी, व्यक्ति, बैंक, वित्तीय संस्था, राज्य आदि)ले बैंक प्रतिको दायित्व पुरा गर्न नसक्नुलाई जनाउँदछ। बैंकले कर्जा प्रवाह तथा कर्जा प्रत्याभुतिको क्रममा क्रममा कर्जा जोखिम सर्वोच्च हुन सक्छ। ग्लोबल आइएमई बैंकको कर्जा नीति निर्देशन, उच्चस्तरिय नीति कागजात हो र यसले दीर्घकालीन अपेक्षाको प्रतिविम्बीत गरि बैंक भित्र एक सदावहार रचनात्मक र जोखिमबाट सचेत संस्कार निर्माण गरेको छ। यस बाहेक अन्य नितिगत कागजातहरू Regulatory Retail Portfolio (उपभोग्य तथा साना कर्जा) र आवासिय घरजग्गाबाट सुरक्षित दावी सम्बन्धित पनि प्रयोग गरिन्छ।

विस्तृत जोखिम ढाँचा अन्तर्गत सक्रिय कर्जा जोखिम व्यवस्थापनको लागि प्रयोग भएका केहि तरिकाहरू तल उल्लेख छन्।

- कर्जा प्रस्तावको विस्तृत कर्जा मूल्याङ्कन गरिन्छ, र बैंकको खुद्रा र संस्थागत कर्जा प्रस्तावको स्वकृति दिने प्रक्रियाले उचित स्रोत र साधनको प्रयोग सुनिश्चित गर्दछ।
- कर्जा प्रस्तावहरू कर्जा जोखिम विभाग मार्फत अगाडि बढाइन्छ र निहित जोखिम मूल्याङ्कन गरि कर्जा ग्राहकहरूलाई कर्जा भुक्तानी गर्न नसक्ने जोखिमको आधारमा जोखिम तह (Grade) मा वर्गीकरण गरिन्छ। कर्जा प्रवाह अधिकार कर्जा जोखिम विभाग अन्तर्गतको कर्मचारीलाई दिइएको छैन र प्रमुख जोखिम व्यवस्थापकसँग रहेको छ। यस विभाग, व्यवसाय इकाइ भन्दा स्वतन्त्र छ र संचालक समिति तहको Risk management Committee (RMC) लाई सिधै प्रतिवेदन बुझाउँदछ।
- व्यवसायको वर्तमान र भविष्यको नगद प्रवाहको बुझाइलाई प्राथमिक महत्व दिइन्छ र कर्जा अवधिलाई सहायता गर्न स्थिर सम्पत्ति धितो र व्यक्तिगत जमानत/तेस्रो पक्ष जमानतलाई पुरक सुरक्षणका रूपमा लिइन्छ साथ साथै नगद धितो पनि सम्भव भएसम्म लिइन्छ।
- कर्जा जोखिम विभागबाट कर्जा प्रस्ताव अगाडि बढेपछि, उल्लेखित जोखिमलाई कर्जा प्रवाह अधिकृतले कर्जा स्वीकृति अघि न्यूनकरण गर्ने तरिकालाई ध्यानमा राख्छ। बैंकमा प्रस्तावित सिमा, निहित जोखिमको आधारमा विभिन्न तहमा स्वीकृति दिने अधिकारी रहेका छन्। कर्जा सिमा दोहोरो स्वीकृति प्रणाली अन्तर्गत स्वीकृत गरिन्छ।
- स्वीकृत कर्जालाई कर्जा प्रशासन विभागमा पठाइन्छ जसले ने. रा. बैंकको निर्देशिका कर्जा नीति नियम तथा अन्य नीतिगत कागजात अनुरूप, सुरक्षण, कागजात, कारार र अन्य कानूनी कागजातको मूल्याङ्कन गर्छ। कर्जा प्रशासन विभागले प्रमाणीकरण तथा सम्पूर्ण औपचारिकता पूर्ण गरेपछि प्रणालीमा कर्जा वितरण गर्दछ।
- स्वीकृत/वितरित गरिएका कर्जाहरूलाई वार्षिक रूपमा प्रभावकारी रूपमा निगरानी र मूल्याङ्कन गरि जोखिमको तहमा परिवर्तन भए/नभएको निर्धारण गरिन्छ। बैंकमा कर्जा मूल्याङ्कनको स्तरीय प्रक्रिया रहेको छ जसलाई कर्जा नीति/दिशानिर्देशमा राखिएको छ।
- वित्तीय कठिनाइमा परेका ग्राहकको जानकारी चाँडै प्राप्त गरि, कर्जा बुझाउन चुक्ने वा नोक्सानीको जोखिम न्युनिकरण गर्ने व्यवस्थापन कार्य कार्यान्वयन गरिन्छ।
- बैंकले त्रैमासिक रूपमा नोट, भ्रमण प्रतिवेदन, ग्राहकसँगको कुराकानी मार्फत कर्जा मूल्याङ्कन गर्दछ। यस मूल्याङ्कनमा भुक्तानीको अनियमितताको व्यवस्थापन, साँवा वा ब्याजको भुक्तानी हुन बाँकी बक्यौता पहिचान गरि उक्त कमीलाई कर्जा लहरमा प्रतिवेदन गरिन्छ। चालु पूँजी कर्जाहरू ग्राहकले दिएको चालु सम्पत्तिको विवरणमा सिमाको प्रयोग गरेर स्वीकृत ड्रइंग पावर सम्म मात्र भएको सुनिश्चित गरि मूल्याङ्कन गरिन्छ।
- जोखिममा आधारित मूल्याङ्कन नमुना (Risk Based Pricing Model) मार्फत कर्जालाई मूल्याङ्कन गरिन्छ। यस सम्बन्धि टेम्पलेट विकास गरि शाखाहरूमा संचार गरिएको छ। नियामक पूँजीमा लाभ गणना, रिलेसनसिप म्यानेजर वा शाखा प्रबन्धकले गर्दछ।
- कर्जा पोर्टफोलियोको गुणस्तर परिवर्तन र सक्रियताको निगरानी गर्न आवधिक मूल्याङ्कन गरिन्छ। सुरक्षण/धितो तथा व्यवसायको मूल्यमा नकरात्मक परिवर्तनका घटना आउन नदिन आवधिक मूल्याङ्कन गरिन्छ। विभिन्न कर्जा पोर्टफोलियो मूल्याङ्कन, क्षेत्र (segment) तथा प्रोडक्ट व्यापी एक्सपोजर आदिको मूल्याङ्कन गरी भविष्यको रणनीतिको समीक्षा गरिन्छ।
- एकिकृत निर्देशिका, बैंक तथा वित्तीय संस्था ऐन, मौद्रिक नीति, मुलुकी ऐन आदिले जारी गरेको ऐन, कानून र नीतिहरूको अनुपालना भएको सुनिश्चित गरिन्छ।
- बैंकले पोर्टफोलियो जोखिम व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा संस्थागत क्षेत्रमा व्यवसाय विस्तार गर्ने रणनीति

बनाएको छ। यसपछि साना तथा मझौला संस्था तथा खुद्रा व्यापार वृद्धि गर्ने रणनीति लिएको छ। समय अवधि अनुसार प्रोडक्टका प्रोडक्ट कागजात विकास/मूल्याङ्कन गरिएको छ जसमा एकल ग्राहक कर्जा प्रवाह सिमा साथै कर्पोरेट तहका विभिन्न प्रोडक्टहरूका कर्जा प्रवाह सीमा पनि समावेशित छन्।

- उपभोग्य तथा साना व्यवसाय कर्जा, आवासिय सम्पत्तिहरूद्वारा सुरक्षण गरिएका दावीका प्रोडक्ट कागजातहरू तथा कर्जा नीति दिशानिर्देशहरू जोखिम व्यवस्थापन समितिले आवधिक रूपमा मूल्याङ्कन र आवश्यकता अनुसार अद्यावधिक गर्दछ।
- जोखिम व्यवस्थापन समिति बैंकका सञ्चालकहरूबाट बनेको हुन्छ। जोखिम व्यवस्थापन समितिले पोर्टफोलियो मूल्याङ्कन, तनाव (Stress) परीक्षण, हालका प्रोडक्ट कागजातहरूको समिक्षा, कर्जा बजार र सञ्चालन जोखिम व्यवस्थापनको नीति तथा प्रक्रिया निरीक्षण गर्दछ।

यस बैंकले विभिन्न क्षेत्रका परियोजना, कर्पोरेट, SMEs र रिटेलमा हुने जोखिमको मल्यांकन र न्युनिकरण गर्ने अभ्यास गर्दै आएको छ। उक्त अभ्यासहरू निम्न लिखित छन्।

म्याक्रो – वातावरण पक्षको मूल्याङ्कन /वाह्य प्रभाव

कर्जा पोर्टफोलियोमा असर पार्ने GDP, मुद्रास्फीति, प्रति व्यक्ति आम्दानी, माग-आपूर्ति भिन्नता, उपभोग गर्ने तरिकाको परिवर्तन जस्ता आर्थिक सूचकले अन्ततः कर्जा डिफल्ट वा नोक्सान हुन सक्ने जोखिम उब्जाउन सक्छ। बैंकले औद्योगिक/बजार जोखिम मूल्याङ्कन जस्ता व्यापक र विस्तृत मूल्याङ्कन मार्फत सम्भावित कर्जा नोक्सानमा पर्ने प्रभावको मूल्याङ्कन गर्ने प्रणाली विकास गरेको छ जसमा निम्न लिखित कारकहरू मूल्याङ्कन गरिन्छ :

- बजारको प्रचलन - परिचय (Introductory), बढ्दै (Growing), परिपक्व, स्थानीय Vs निर्यात, गुणस्तर, परिमाण, बजार प्रतिस्थापन (Substitutes), प्रचलित मूल्याङ्कन संरचनाहरू, माग र आपूर्ति परिदृश्य आदि।
- प्रवेश/निष्कासन बाधा - इजाजतपत्र नियमहरू, संघबाट अनुमति र प्रतिबन्ध, लगानी प्रतिबन्ध र अभ्यासहरू आदि।
- प्रतिस्पर्धा - उद्योगका पारखी, प्रतिस्पर्धा बाबजुद बजारमा रहने क्षमता, प्राथमिक प्रतिस्पर्धाको विकास र बजारमा टिकी रहन सक्ने विशिष्टता।
- जोखिम - राजनैतिक परिदृश्यको परिवर्तन संगै परिवर्तन भएको प्रशासन, कानूनी ढाँचा, सामाजिक-सांस्कृतिक असरहरू र कर्जामा यिनको प्रभाव

व्यवसाय जोखिम मूल्याङ्कन - व्यक्तिगत ग्राहक/समूहलाई

बैंकले कुनै व्यक्तिगत कर्जा ग्राहक/समूहलाई दिएको कर्जाको सिमाहरूमा विभिन्न जोखिम मूल्याङ्कन प्रणाली अपनाउदै आएको छ जस्तै:

- परिचयात्मक अवस्थाको कम्पनीका वस्तुहरू, जसले वृहत बजार प्रवेशको रणनीतिक सम्भाव्यता बोकेको छ र लागत तथा अन्य वस्तुहरूको बजार अवस्था ध्यानमा राखि अझै बढी विकास हुने सम्भावना देखाउँछ वा कम्पनीका वस्तुहरू जुन परिपक्व अवस्थामा पुगी गिरावट हुने प्रवृत्तिमा छन्।
- क्रेता/विक्रीकर्ता - आकार, मान्यता, प्रदर्शन, आचरण आदि
- बजारमा उपस्थिति- साना, मझौला, नेतृत्व लिएका आदि
- प्रविधि - प्रचलनमा नभएको, स्वस्थ/स्थिर आदि
- संचालन चक्र - सम्पत्ति रूपान्तरण समयावधि आदि

- सञ्जाल- विक्री तथा वितरण/निर्भरता

वित्तीय जोखिम मूल्याङ्कन :

बैंकले कर्जा ग्राहकका वित्तीय पक्षको मूल्याङ्कन गर्न सतर्क उपाय अपनाएको छ । यस क्षेत्रका प्रमुख जोखिमहरु समयमा नै पेश हुनुपर्ने, लेखापरीक्षण भएका वित्तीय विवरणहरु, ती विवरणहरुका प्रकटीकरण र पारदर्शीता हुन् ।

उद्योगमा यस समस्या सामान्य भएतापनि, बैंकले यसमा रहेको जोखिम न्युनिकरणका लागि वित्तीय पक्ष, मूल्याङ्कन सर्तकताको साथ अभ्यास गरेको छ । केही अभ्यास देहाय बमोजिम रहेका छन्:-

- प्रवृत्ति मूल्याङ्कन - विक्री, नाफा, नगद प्रवाहरु, प्रदर्शनी, भविष्यवानी, प्रक्षेपण आदि
- प्रमुख सूचक - तरतला, Solvency, नाफा मार्जिन, ऋण कभरेज आदि ।
- संचालन चक्र - सम्पत्ति रुपान्तरण चक्र अवधि
- भुक्तानी अवधि, Internal rate of Return, Break even Analysis आदि ।
- अन्य लागत मूल्याङ्कन, परियोजना कर्जामा संवेदनीलताको, मूल्याङ्कन आदि ।

संस्थापक चिनारी (Profile)/व्यवस्थापन विशेषज्ञता :

व्यापार क्षेत्रमा संस्थापकका विशेषज्ञता र अनुभवले कुनै व्यवसायिक उद्यमको सफलतामा महत्वपूर्ण भुमिका खेल्दछ । बैंकले गरेका मूल्याङ्कनमा यी क्षेत्रका विस्तृत मूल्याङ्कन पनि गर्दछन्:-

- संस्थापक/ व्यवस्थापन -सम्बन्धित क्षेत्रको विशेषज्ञता र अनुभव
- संस्थापकका सामान्य/विविध स्वार्थ - व्यवसायमा रहेका सामान्य स्वार्थले प्रतिबद्धता र आफ्नोपनको सुनिश्चित गर्दछ र विविध स्वार्थले तनावको परिस्थितिमा व्यवसायमा गहिरो प्रभाव पार्न सक्छ किनभने यी सबै व्यक्तिहरुको अलग स्थानको प्राथमिकताले गर्दा सहयोगको लागि सहमति नहुन सक्दछ ।
- निरन्तरता र उत्तराधिकार योजना/ उत्तराधिकारी:
- पछाडि हट्ने (Fall back) स्थिती र शक्ति
- अन्य लगानी तथा उद्यम

खाताको कारोबारको प्रवृत्ति निगरानी अभ्यासको पाटोका रुपमा बैंकले कर्जाका क्षेत्रमा देहायका विभिन्न उपाय अपनाएको छ ।

- खाता संचालन आचरण, ऐतिहासिक प्रदर्शन, मान्यता आदिको मूल्याङ्कन
- कर्जा भुक्तानी बानी (सञ्चालन नगद/व्यक्तिगत स्रोत)
- कर्जा प्रयोगको मूल्याङ्कन, कारोबार आवृत्ति, ओवरड्राफ्ट प्रयोगको दृढता आदि ।
- वाचा र शर्तको अनुपालना,कर्जा क्षमता/स्थिति,खुद व्यापारिक सम्पत्ति (NTA) स्थिति
- अनियमितताको मापन - स्टक मौज्जात प्रतिवेदन बफाउनमा ढिलाई, आशामी प्रोफाइलको प्रतिवेदन बुफाउनमा ढिलाई, धितो सम्पत्तिको निरीक्षण, कोषमा भिन्नता, गोदाम अवस्था, सुरक्षा आदि ।

सुरक्षण जोखिम:

- चालु सम्पत्तिको धितो को गुणस्तर
- धितोमा राखिएको स्थिर सम्पत्तिको पहिचान गरिएको मूल्य

- धितोमा राखिएको स्थिर सम्पत्तिको Distress मूल्यमा प्राप्ति
- धितो सम्पत्तिको विक्री बजारमा बिक्री योग्यता

बैंकमा, बैंकले प्रदान गरेका निर्देशन बमोजिम मूल्याङ्कनकर्ताको सम्पत्तिको मूल्याङ्कन गर्ने मूल्याङ्कन प्रणाली रहेको छ । कर्जा प्रस्तावको मूल्याङ्कन गर्दा बैंकले नियुक्त गरेका मूल्याङ्कनकर्ताकाहरुले गर्दछन् । धितोको गुणस्तर तथा सामान्य र तनाव स्थितिमा नगदमा परिवर्तन गर्न सकिने सम्भावनाको विस्तृत मूल्याङ्कन गर्दछ । बैंक धितोमा रहेको सम्पत्तिको निरन्तरता (Going Concern) मूल्यको उपयोगिता प्राप्त गर्न समयमा नै निसर्ग गर्नमा केन्द्रित रहनेछ । सुरक्षण जोखिम न्युनिकरण गर्न धितो सम्पत्तिको समयमै निरक्षणका साथमा त्यस्ता सम्पत्ति सम्बन्धित कागजातको प्रमाणिकरणको कार्य बैंकले नियमित रूपमा गर्दछ ।

अर्थ मन्त्रालयले नियमन गर्ने सुरक्षित कारोबार दर्ता कार्यालयले जारी गरेको सुरक्षित कोराबार दर्ता सेवा अनुरूप, बैंक चालु/चल सम्पत्तिको दर्ता गर्ने तयारी गरिरहेको छ ।

उल्लेखित जोखिमहरु पहिचान गर्न र प्रभावकारी ढङ्गले व्यवस्थापन गर्न, बैंकले देहायका विभिन्न प्रणाली तथा नमुनाहरु अपनाएको छ :

ग्राहक जोखिम सूचीकरण नमुना(Borrowers Risks Rating Model)

सम्पूर्ण कर्जा अवस्थाका लागि नियमनकारी पूँजीमा लाभ,उत्पादनशील क्षेत्रको कर्जा, क्षेत्रगत Exposure, विपन्न वर्गको कर्जा, उच्च २० ठुला कर्जा ग्राहक ,निष्कृत्य कर्जा, ब्याज मुलतवी, लेखा परीक्षण नोटको मासिक/त्रैमासिक समिक्षा नोट आदिको सुचक कारकहरु समावेशित वित्तीय स्प्रेडशिट(Spread Sheet) स्तरिय टेम्पलेट

सम्पत्ति/दायित्व व्यवस्थापन समिति (ALCO)

यस समिति नियमित बैठक बसेर बैंकको सम्पत्ति तथा दायित्व र समग्र तरलतालाई स्वस्थ तहमा राख्दछ र नियामक प्रावधान पुरा गर्दछ ।

जोखिम मापन:

बैंकले जोखिमलाई, जोखिमको किसिम र उद्योगमा चलेका उत्कृष्ट अभ्यास अनुसार उपयुक्त प्रविधिद्वारा मापन गरिन्छ । बैंकले खराब परिस्थितिमा पार्न सक्ने असरको पहिचानको लागि नियमित रूपमा स्ट्रेस टेस्टिङ गर्छ र जोखिम विभागले त्यसको विश्लेषण गरी थप कार्य अगाडि बढाउँछ ।

प्राथमिक रूपमा, बैंकको नीति, सिमा र थ्रेसहोल्डको आधारमा जोखिमलाई निगरानी र नियन्त्रण गरिन्छ । यस्तो सीमाले बैंकको व्यवसायिक नीति र बजारको वातावरण तथा बैंकले स्वीकार गर्ने जोखिमको तह(Risk Appetite)लाई देखाउँछ ।

जोखिम निवारण

समग्र जोखिमको निवारणको लागि बैंकले विभिन्न किसिमको सुरक्षण लिने गर्दछ । त्यस्तो स्वीकार्य सुरक्षणको विवरण, प्रकृति, आवश्यक सुरक्षा मार्जिन आदि बैंकले आफ्नो कर्जा नीतिमा प्रष्ट्याएको छ । नीति भन्दा कुनै कुरा फेरबदल गर्नु परेमा विशेष स्वीकृति आवश्यक हुन्छ ।

कर्जा जोखिम

कर्जा जोखिम भन्नाले बैंकलाई पर्ने त्यस्तो वित्तीय घाटा हो जुन कर्जा ग्राहकले कर्जाको करार/शर्त बमोजिम बैंकलाई दायित्व पुरा गर्न असक्षम हुदा उत्पन्न हुन्छ । यसको अतिरिक्त अप्रत्यक्ष दायित्व जस्तै प्रतितपत्र, जमानत आदिले पनि कर्जा जोखिम बोकेको हुन्छ ।

(क) कर्जा जोखिम व्यवस्थापन

कर्जा जोखिमको व्यवस्थापन प्रत्येक कर्जाको तह र पोर्टफोलियो तहबाट गरिन्छ ।

(ख) कर्जा जोखिमको सीमा निर्धारणको सिद्धान्तः

व्यक्तिगत कर्जा जोखिमको सिमा र सम्बन्धित ग्राहकको समूहको कर्जा जोखिम सिमा आधिकारीक विभागले बृहत विश्लेषण र मूल्याङ्कन (कर्जा, प्रतिष्ठा, कानूनी, वातावरणीय र अन्य जोखिम) को आधारमा स्थापना हुन्छ ।

ग्राहकको वित्तीय अवस्थाको विश्लेषणमा बैकसंग उपलब्ध भएका सबै जानकारीलाई उपयोग गरिन्छ । यो विश्लेषणमा ग्राहकको वर्तमान अवस्था र भावी वित्तीय अवस्था तथा ग्राहकको व्यापारको मूल्याङ्कन समावेश हुन्छ । सामान्यतया ग्राहकको कम्पनीको समूहहरूलाई एकमुष्ट मूल्याङ्कन गरिन्छ, जहाँ समूहका सबै सदस्यहरूले कर्जाको उत्तरदायित्वको बहन गर्दछन् । खुद्रा कर्जा कार्यक्रमको कर्जा जोखिम विश्लेषण, ग्राहकको हालको आम्दानी र उसको परिचय(Profile)को आधारमा स्कोरिङ पद्धतिबाट तथ्याङ्कीय विश्लेषणको आधारमा गरिन्छ ।

(ग) कर्जा जोखिममा अधिकतम एक्सपोजर

कर्जा जोखिममा हुने अधिकतम एक्सपोजर सामान्यत वित्तीय सम्पत्तिको लिने रकममा वित्तीय अवस्थाको विवरणमा देखाइएको हुन्छ । कर्जा जोखिममा अधिकतम एक्सपोजर जुन कर्जा सँग सम्बन्धित प्रतिवद्धताबाट उत्पन्न भएको हुन्छ, तिनीहरूलाई नोट -४.२८ मा “सम्भावित दायित्व र प्रतिवद्धता” मा प्रस्तुत गरिएको छ । बैकले कर्जा नीतिले वर्णन गरे अनुसारको प्रकृया र पद्धति प्रयोग गरि जसरी कर्जाको दायित्व पहिचान गर्दछ त्यसरी नै कर्जा सम्बन्धित प्रविबद्धता (प्रयोग नभएको कर्जा दायित्व, प्रतितपत्र तथा जमानत)हरू स्वीकृत गर्छ ।

(घ) वित्तीय सम्पत्तिको वर्ग अनुसार कर्जाको गुणस्तरः

बैकले, आन्तरिक कर्जा रेटिङ्ग प्रयोग गरी कर्जा गुणस्तर व्यवस्थापन गर्दछ ।

भुक्तानी अवधि नाघेका (Past Due) को परिभाषा:

बैकले शर्त अन्तर्गतको तिर्नुपर्ने मिति भन्दा एक वा बढी दिन सम्म सडकलन नभएको रकमलाई भुक्तानी अवधि नाघेका (Past Due) मान्दछ ।

(ङ) परिपक्वता मूल्याङ्कन :

ट्रेजरीले सम्पत्ति तथा दायित्वहरूको परिपक्वता मूल्याङ्कन व्यवस्थापन गर्दछ । करारको परिपक्वता ले तरलता जोखिमको स्थिति उपयुक्त ढङ्गले नदेखाएको अवस्थामा, सम्पत्ति तथा दायित्वहरूको परिपक्वता मूल्याङ्कन नमुना तयार गर्नु आवश्यक हुन्छ । यस सन्दर्भको उल्लेखनीय उदारहणमा धेरै गम्भीर संकटमा पनि उच्च स्थिरता दर्शाउने बैकिङ्ग ग्राहकबाट प्राप्त निक्षेप र तत्काल भुक्तानी गर्नु पर्ने खुद्रा निक्षेप पर्दछ । वित्तीय सम्पत्ति र दायित्वहरू अनडिस्काउन्टेड (Undiscounted) नगद प्रवाहमा आधारित करारको परिपक्वता मा देखाउनु पर्दछ । सम्पत्ति-दायित्व समितिले पर्याप्त तरलता निरन्तर रूपमा कायम राख्न समयावधिक आधारमा सम्पत्ति र दायित्वको भिन्नताको निगरानी गर्दछ ।

(च) कर्जा नोक्सानका लागि व्यवस्था

बैकले आर्थिक वर्षको अन्त्य मितिमा भएको नोक्सानको अनुमान प्रतिनिधि गर्ने हानी/नोक्सानीको व्यवस्था गर्दछ । यस व्यवस्थाको विवरण नोट १९ मा रहेको छ ।

बैकको आधिकारिक विभागले कर्जा नउठ्ने निर्धारण गरेमा र कर्जा उठाउने सम्पूर्ण सम्भावित प्रक्रिया पुरा गरेमा

सम्बन्धित हानी/नोक्सानीको उपरको कर्जा बक्यौता अपलेखन गर्दछ ।

(छ) धितो र अन्य थप कर्जा:

धितोको रकम र किसिमको आवश्यकता, ग्राहकको कर्जा जोखिमको मूल्याङ्कनमा आधारित हुन्छ । प्रत्येक किसिमका धिताको मूल्याङ्कन र स्वीकार्यता सम्बन्धि निर्देशन रहेको छ । प्रमुख किसिमका प्राप्त धितो देहाय बमोजिम रहेका छन् :

व्यवसायिक कर्जा प्रवाहका लागि : रियल इस्टेट सम्पत्तिहरु, मौज्जात तथा लिन बाँकी रकम लघु कर्जा प्रवाहका लागि : आवासिय सम्पत्ति माथिको बन्धक, जग्गा /व्यवस्थापनले धितोको बजार मूल्य निगरानी गरी सम्भौता अनुसार थप धितो माग गर्दछ । पुन प्राप्त सम्पत्तिलाई व्यवस्थित तरिकाले निसर्ग गर्नु बैंकको नीति रहेको छ । यसबाट प्राप्त गरिएको रकमले बक्यौता रकम समायोजन गरिन्छ ।

(ज) खराब कर्जा व्यवस्थापन(Work-Out) प्रक्रिया

खराब कर्जा व्यवस्थापनको प्रक्रियाको कार्यकुशलता बढाउन बैंकले कर्जा असुली विभागको स्थापना गरेको छ ।

सम्भव भएसम्म बैंकले ग्राहकको अस्थायी वित्तीय कठिनाई अनुभव गरिरहेको अवस्थामा धिताको बरामद गर्नु भन्दा कर्जा पुनः संरचना गर्न खोज्छ । यस भित्र कर्जा भुक्तानीको शर्तमा परिमार्जन गरि ग्राहक सम्बन्ध व्यवस्थापनमा सुधार ल्याउने र संकलन अवसरको लाभ बढाउने गर्दछन् ।

बैंकले ग्राहकहरुले अनुभव गरेको वित्तीय कठिनाईको पहिचान गर्ने रोकथाम उपाय अपनाएको छ । यी मध्ये केही:

- समस्या गम्भीर हुन अघि सम्भावित ग्राहक जोखिमको पहिचान गर्ने विशेष विशेषज्ञताको विकास गर्ने ।
- समस्याको उत्तम सामाधान खोज्न ग्राहकको व्यवस्थापन प्रतिनिधिहरूसंग समयमै सहकार्य गर्ने ।

पुनसंरचना भन्नाले प्रारम्भिक सम्भौताका शर्त तथा अवस्थाहरु परिमार्जन गर्ने, जसले ग्राहकलाई अझ व्यवस्थित ढङ्गले दायित्व पुरा गर्न टेवा पुऱ्याउने अवस्था जनाउँदछ (उदाहरण: साँवा वा/ब्याज भुक्तानी शर्तको परिमार्जन, ब्याजदर, गणना परिवर्तन आदि) बैंकले पुन संरचित कर्जालाई विस्तृत निगरानी मार्फत पूर्ण ध्यान दिन्छ । त्यस्ता कर्जाहरुको हानी/नोक्सानी अपेक्षित डिस्काउन्टेड (Discounted) नगद प्रवाह तरिकाले व्यक्तिगत रुपमा अनुमान गरिन्छ । ग्राहकको वित्तीय स्थितीमा सुधार आई पुन संरचित कर्जा, समयमा र पूर्ण रुपमा भुक्तानी गरेमा, सो कर्जालाई एकिकृत वित्तीय विवरण अन्तर्गत “व्यक्तिगत हानीको संकेत नभएको” वर्गमा देखाइन्छ ।

बजार जोखिम

आजको मितिमा ALCO ले बैंकको बजार जोखिम निगरानी गर्छ र हालै बजार जोखिम इकाई स्थापना गरीएको छ जसले ब्याजदर र मूल्यमा आउने उतारचढावलाई निगरानी गर्छ साथै बजार जोखिम व्यवस्थापन संग सम्बन्धित नीतिहरु विकास गर्न पनि समावेश हुन्छ ।

यो रणनीति ट्रेजरीको मध्यम कार्यालयलाई बलियो बनाउन प्रयोग हुन्छ ।

ब्याजदर जोखिम

ब्याज आम्दानी दरको परिवर्तन र संस्थाको इक्विटी अवस्थामा पार्ने असरलाई ब्याजदर जोखिम भनि परिभाषित गरिन्छ । आम्दानी दरको परिवर्तनमा प्रभाव पार्नुलाई आम्दानीको जोखिम भनिन्छ । भिन्नता विश्लेषण (Gap Analysis) ब्याजदर जोखिमको स्तर मापन गर्ने पद्धती हो जसले मूल्यमा हुने जोखिममा केन्द्रित भई पूँजीदर परिवर्तनको दिर्घकालिन प्रभावको मापन स्थिर गर्दछ । यसले दुवै साँवा र ब्याज नगद प्रवाहरुलाई समावेश गर्छ । नेपालको बजारमा ब्याजदर स्वाप अंक

उलपब्ध नभएको हुँदा, ब्याजदर हेजिङलाई नगद प्रवाहका परिपक्वकर्तासँग मिल्दो गरि प्राप्त गरिन्छ ।

बजार जोखिम र राफसाफ जोखिम

कारोबार बन्द गर्ने अवधिमा व्यापारीक पोर्टफोलियोको बजार मूल्यमा प्रतिकूल विचलनलाई बजार जोखिम र राफसाफ जोखिम भनिन्छ । चार बजार जोखिम तत्वहरु :- इक्वीटी जोखिम, ब्याजदर , मुद्रा जोखिम (पुनर्मुल्यांकन जोखिम/विदेशी विनिमय जोखिम) वस्तु (Commodity) जोखिम

बजारको जोखिम नियन्त्रण पद्धती: -व्यापारीक पुस्तक सीमा संरचना(Trading Book Limit Structure)

- मुद्रा एक्सपोजर सीमा
- Value at Risk सीमा
- विक्रेता स्तर सीमा
- सम्पत्ति वर्ग सीमा
- अवधि सीमा (ऋणपत्र)
- तरलता सीमा
- प्रतिपक्ष सीमा
- खुला स्थिती (Open Position)सीमा
- मूल्याङ्कन सीमा/अन्तर बैंक सीमा

संचालन जोखिम

सञ्चालन जोखिम भनेका अपर्याप्त वा असफल आन्तरिक प्रक्रियाहरु, मानव संसाधन, बाह्य कारणहरु, चाहे सोचबुझले वा आकस्मिक वा प्राकृतिक तरिकाबाट हुने हानीको जोखिमलाई भनिन्छ । एकिकृत जोखिम व्यवस्थापन विभाग अन्तर्गत संचालन जोखिम व्यवस्थापन विभागले संचालन जोखिमको निरीक्षण गर्दछ । संचालन जोखिम सबै व्यवसायीक गतिविधिहरुमा निहित हुन्छ । यद्यपी जोखिम कहिल्यै हटाउन सकिदैन,व्यवसायको सुरक्षित उद्धार र मूल्य सिर्जना गर्न जोखिम व्यवस्था हटाउन र निवारण गर्न बैंकले विभिन्न प्रक्रीया र अभ्यासहरु परिचालन गर्दछ । मानव संसाधनको ज्ञान र सिपको कमीको कारणले हुने संचालन जोखिम घटाउन मानव संसाधनलाई विभिन्न प्रशिक्षण, कार्यशाला, बैंकिक समारोहको विभिन्न क्षेत्रमा भाग लिन अनुमति दिइन्छ । बैंकले संचालन जोखिम न्यूनीकरण गर्न आन्तरिक प्रक्रीयाहरु स्तरीय बनाउँदछ ।

हालको वर्ष र अघिल्लो वर्षको लागी संचालन जोखिम अघिल्लो वर्षको लेखा परीक्षीत वित्तीय विवरण अनुसार गणना गरिएको छ ।

पहिचान गरिएका जोखिमहरुको सुची:

बैंकको संचालन संग सम्बन्धित केही सम्भावित जोखिम निम्न अनुसार छ:

(क) मानवीय जोखिम

मानव संसाधन विभाग कर्मचारी व्यवस्था गर्नमा संलग्न हुन्छ, जुन संस्थाको सबै भन्दा ठुलो सम्पत्तिको रूपमा मानिन्छ । यसैले मानव संसाधन विभाग विभिन्न मानवीय व्यवस्थापन अभ्यासमा संलग्न भई सम्पत्तिको पूँजीकृत गर्छ । जोखिम मानवीय संसाधन संग सम्बन्धित जोखिम निवारण गर्ने प्रक्रिया निम्न छन् :

मुख्य मानवीय जोखिम	मानवीय जोखिम व्यवस्थापनको रणनीति
१. नक्कली शैक्षिक प्रमाणपत्रहरु बुझाउने २. आन्तरिक छल ३. कार्यसम्पादन मूल्याङ्कनमा पक्षपात ४. कर्मचारी सुविधाहरुमा अन्यायपूर्वक व्यवहार ५. अपर्याप्त HR नीतिहरु ६. कर्मचारीको ढिलो उपस्थिति ७. HRIS प्रणालीको विफलता ८. कमजोर कर्मचारी व्यवस्थापन ९. असमान कर्मचारी तलब वितरण १०. विभागीय सहकार्यमा कमी	बैंकले मानवीय जोखिम घटाउन कर्मचारी नीति तथा निर्देशनहरु बनाएर कार्यान्वयन गरेको छ। संचालन जोखिम खराब वा असफल कारोबारको प्रक्रीय वा प्रक्रीयको खराब व्यवस्थापनले हुन्छ। यी हानीहरु व्यक्तिगत गल्ती वा खराब प्रक्रियाले जस्तै लेखाजोखा त्रुटिहरु, अपुर्ण कानूनी कागजातले हुन सक्छ। विभागका गतिविधीहरु/कार्यप्रवाह अझ बढि प्रभावकारी बनाउनको लागी HRD ले गतिविधी प्रक्रिया व्यवस्थापन पुस्तिका तयार गरिरहेको छ।

(ख) प्रणालीसंग सम्बन्धित जोखिम

जोखिमको धारणा

सूचना तथा प्रविधि सन्दर्भमा सम्बन्धित विभिन्न जोखिम तत्वहरु छन्। जुनसुकै कारण, सूचना तथा प्रविधि पूर्वाधार, प्रणाली, सेवाहरु र संचालनमा क्षति पुग्दछन् भने सूचना तथा प्रविधिको जोखिमको रुपमा बुझ्न सकिन्छ।

पहिचान भएको जोखिम	जोखिम कम गर्ने रणनीति
१. हार्डवेयर प्रणाली विफलता २. सफ्टवेयर प्रणाली विफलता ३. विजुली/पावर प्रणाली विफलता ४. नेटवर्क/जडान प्रणाली विफलता ५. प्रणालीमा छेडखानी सूचना दिनु ६. मानव दुर्व्यवहारको जोखिम	बैंकले ने रा बैंक द्वारा जारी IT निर्देशनको साथ अनुसार पहीले नै IT सम्बन्धि नीति र निर्देशनका साथै IT व्यापार निरन्तरता योजना र नीतिहरु तयार गरेर लागु गरेको छ। यी निर्देशनहरुले IT सम्बन्धि जोखिम तत्वहरु र तिनीहरुको दैनिक सञ्चालन/बैंकको व्यापारमा पारेको प्रभाव रेखांकन गर्छ। यी नीति/निर्देशनहरुले IT सञ्चालनको प्रतिकुल अवस्थामा आवश्यक जोखिम निवारण गर्न लागु गर्ने विधिहरु सूचीकरण गर्दछ।

(ग) प्रक्रिया जोखिम

व्यापक नीति:

संचालन गतिविधीका प्रत्येक क्षेत्रहरु लिखित ढाचामा र निरन्तर समिक्षा/संशोधन र आवश्यक नीतिको निर्माण निरन्तर प्रक्रिया हो। परिभाषित नीति र दिशानिर्देशको अनुपस्थितीमा शाखा तथा विभागका कर्मचारीहरुमा भ्रमको स्थितीमा हुन्छन्, जसले अन्य शाखाहरु संग अनियमता तथा समानताको कमी हुनेछ।

दस्तावेजहरु राख्नुपर्ने, पुनः प्राप्ति र विनाशको नीति

नीतिको अनुपस्थितीमा कागजहरु अभिलेख र दाखिला गर्ने प्रबन्ध व्यवस्थित गर्न सकिदैन। नियामक आवश्यकता अनुसार, दस्तावेजहरुको प्रकृति/प्रकारको अनुसार निश्चित समयको लागि भौतिक रेकर्डमा राखिन्छ। दस्तावेजहरुको पुनः प्राप्ती नीति र प्रक्रियाको अनुपस्थितीमा भौतिक हेन्डलिङमा र समयमै पुनः प्राप्ति गर्ने समयमा विफलता हुनसक्छ, दस्तावेजहरु हानी हराउन सक्दछन् जसको कारण बैंक नियामक जोखिममा पर्दछ।

(घ) अन्य क्षेत्रहरु

शाखामा भल्ट (Vault) हरुलाई पर्याप्त ठाँउ र सुरक्षाको साथमा व्यवस्थित गरिएको छ, ताकी नगद, नगद बस्तुहरु र अन्य सुरक्षाका कागजातहरुलाई असामान्य परिस्थितीहरुमा सुरक्षित गर्न सकियोस ।

ट्रान्जीट मा रहेको नगद

यसमा रहेको जोखिम कम गर्न बैंकले चार पांग्रे गाडीमा नगद लैजाने र सकेसम्म सुरक्षा गार्ड लैजाने र सुरक्षा एजेन्सीहरुलाई जानकारी दिने र वीमा मार्फत जोखिम न्युनीकरण गर्दछ ।

सुरक्षा व्यवस्था

प्रत्येक शाखा परिसरमा उचित सुरक्षा व्यवस्था राख्नु पर्छ जसले बैंकलाई विभिन्न जोखिम र बैंकको सम्पत्ति र मानवीय श्रोतमा हुने सम्भावित हानीबाट बचाउँछ । सुरक्षा व्यवस्था बाधाहरु जस्तै CCTV रेकर्डिङ्ग र निगरानी प्रणालीको अनुपस्थिती, अनुसारको कमी, परिसरमा उपकरणको कमी जस्तै अलार्म प्रणाली, स्मोक डिटेक्टर, बैकल्पिक प्रवेशको कमी र बाहिर निस्कने ढोका छन् ।

यी सुरक्षा उपायहरुको कमीमा अप्रत्याशित परिस्थितीहरुको समयमा सधै सम्भावित आर्थिक हानी र मानवीय हानीको जोखिम छ । त्यसै गरी सुरक्षा व्यवस्थामा उचित कर्मचारी उपयोगका उपाय र प्रक्रियाहरुको कमीमा सम्भावित वित्तीय हानी र मानवीय हानीको जोखिम हुन सक्छ ।

परिचान जोखिमको व्यवस्थापन

बैंकले आफ्नो संचालनको छोटो अवधिमा बैंकिङ्ग गतिविधिहरुमा संचालन जोखिम व्यवस्थापन र नियन्त्रण उपायको स्तरीय स्तर राखेको छ । बैंकले एकीकृत जोखिम व्यवस्थापन पद्धति अपनाएको छ, जसले समय समयमा विभिन्न नीति, परिपत्रहरु, पुस्तिका र निर्देशिका जारी गरि बैंकको व्यवस्थापन प्रकृत्यामा महत्वपूर्ण संचालन जोखिमको नियन्त्रण गर्दछ । विभिन्न प्रकृत्याहरु नगद र ATM जारी, संचालन, डेवीट कार्ड जारी, इन्टरनेट बैंकिङ्ग, TT-LC जारी, SWIFT सेवा, भीत्रि तथा बाह्य विप्रेषण, ड्राफ्ट जारी संग सम्बन्धित प्रकृत्याहरु पूर्ण रुपमा केन्द्रीकरण भइसकेका छन् । यस प्रकृत्या सम्बन्धि प्रतिवेदनहरु शाखा कार्यालयले समय समयमा मुख्य कार्यालयलाई बुझाउँदछ जसले प्रभावकारी बनाउँदछ ।

बैंकको सबै संचालन, व्यवसाय (business) इकाई र शाखाहरुको निगरानी गर्ने आन्तरिक लेखा प्रणाली छ जसले यी सबैका कारोबार कागजातहरु प्रकृत्याहरुको जाँचबुझमा पहिचान भएका त्रुटिहरुलाई समयमै निवारण गरिन्छ । बैंकले विभिन्न तहको लागि उच्च संचालन दक्षता र व्यक्तिगत प्रभावकारीता हासिल गर्न र जोखिम तत्वहरुको निवारण गर्न नियमित रुपमा आन्तरिक र बाह्य प्रशिक्षण संचालन गर्दै आइरहेको छ ।

बैंकले आफ्नो संचालन व्यवस्था प्रणाली प्रभावकारी बनाउन र बैंकको पूँजी पर्याप्ततामा प्रभाव गर्न निम्न रणनीति र उपायहरु अपनाएको छ :-

- केन्द्रिय संचालित इकाईको शाखा सञ्चालन गतिविधिहरुको केन्द्रीय निगरानी अनुमोदन प्रक्रिया माध्यमबाट शाखाले सही तरिकाले Vault र नगद कारोबार व्यवस्था गरेको सुनिश्चित गर्ने शाखा भ्रमण र आकस्मीक नगद प्रमाणिकरण गर्ने ।
- आन्तरिक लेखा परिक्षण, बाह्य लेखा परिक्षण र ने.रा.बैंक को निरीक्षणमा देखिएका कमीकमजोरीहरुमा बैंकको अनुपालन नीति, लेखा परिक्षण प्रतिवेदनहरु समयावधी अनुसार समीक्षा गर्ने र शाखाले गरेका प्रतिबद्धताहरु समयमा अद्यावधिक भएको वा नभएको निगरानी गर्ने ।
- संचालन जोखिम व्यवस्थापन इकाई र आन्तरीक लेखा विभागले शाखाको सञ्चालन प्रकृत्याको समयावधिक समीक्षा ।

- शाखा संचालनको प्रत्येक पक्षलाई सम्बोधन गर्न समयावधिक समीक्षा, परिमार्जन, र कार्यनिर्देशनको कार्यान्वयन ।
- नेपाल राष्ट्र बैंकद्वारा जारी गरीएको नीति, परिपत्र र निर्देशनको अनुपालन विभाग मार्फत जानकारी र नियमित अनुगमन ।
- विभिन्न संचालन प्रक्रियाहरूमा बैंकका कर्मचारीहरूलाई नियमित प्रशिक्षण र उन्मुखीकरण ।
- केन्द्रीय संचालन इकाईको शाखामा हुने संचालन गतिविधीको मूल्याङ्कन गर्न समयावधिक भ्रमण र समीक्षा । शाखा संचालन गतिविधि निगरानी गर्न तथ्याङ्क अभिलेख व्यवस्थापन र रिपोर्टिङ प्रणालीको कार्यान्वयन गर्ने । प्रणालीमा ग्राहकको आवश्यकता जानकारी र KYC जानकारीको आन्तरिक फिल्ड (field) कार्यन्वयन गरि चाहिएको MIS प्रतिवेदनहरू विकास गर्ने । प्रणालीमा पोष्ट र गल्तीहरूबाट बच्नको लागि प्रयोगकर्ताको नगद कारोबारमा सीमित जसले उचित नियन्त्रण र दोहोरो जाँच गर्दछ ।
- स्वीकृत स्क्रीनिङ सफ्टवेयरको माध्यमबाट खाता खोल्न र ड्राफ्ट जारीको समीक्षा गर्नका लागि स्क्रीनिङ सफ्टवेयर शीघ्र लागु गरीनेछ ।
- केन्द्रीय रेकर्ड र ड्राफ्ट र TT जारीको निगरानी गर्नको लागि एक प्रणाली विकास गरीन्छ, जसले शाखाले गरेको ड्राफ्ट र TT कारोबार सम्मिलित गर्न मदत गर्छ ।
- बाँकी भएका कागजातहरू (pending documents) को निगरानी, आवेदकहरूको सीमा, अनुमगन र ने.रा.बैंकको प्रतिवेदन, प्रणालीद्वारा निगरानी गरीन्छ।
- Good for payment र Balance Certificate जारी र बैंक जमानत जारी गर्ने प्रकृया प्रमाणीकरण गर्ने प्रणाली कार्यान्वयन गरिनेछ, ताकी ती कागजातहरू ग्राहकहरूले Website बाट जाँच र समीक्षा गर्न सकुन् ।
- कर्मचारीको जिम्मेवारी र जिम्मेदारीतालाई स्पष्ट पार्न र काम गर्दा कर्मचारीहरूलाई अधिक जिम्मेवारी राख्न प्रत्येक कर्मचारीलाई कार्य विवरण प्रदान गरीएको छ ।

अनुपालन जोखिम

कानून तथा नियमहरूको पालना नहुँदा र पर्याप्त दस्तावेजहरू अनुपालन भएको पर्दशन गर्न नसक्दा र वित्तीय प्रतिवेदन मानक, सम्भौता वा नियामक आवश्यकताको पालन गर्न नसक्दाको फल स्वरुप हुने जोखिम अनुपालन जोखिम हो । मुख्य अनुपालन जोखिम सामान्यता नियामक, वित्तीय रिपोर्टिङ र कानूनी जोखिमहरूका रुपमा रहन्छन् । बैंकले लगातार उपयुक्त नीतिहरूको माध्यमबाट अनुपालन जोखिमको निगरानी गर्नेछ, र उपयुक्त नीतिको लागु गरी नियामक आवश्यकता अनुसार समयमै प्रतिवेदन बुझाई जोखिमको निवारण गर्दछ ।

तरलता जोखिम

जोखिम व्यवस्थापन बैकिङ्ग व्यवसायको एक भाग भएको छ । जोखिमलाई भविष्यका प्रतिफलको साथ साथै कारोबारको अनिश्चिताको रुपमा परिभाषित गरिन्छ। यो अनिश्चिताको विभिन्न आयाम छन् र विविध तरिकाले परिभाषित गर्न सकिन्छ । गम्भीर प्रतिस्पर्धाको विश्वव्यापी वित्तीय बजारको वर्तमान सन्दर्भमा कर्जा र निक्षेपको ब्याजदरमा अनियमिता र अन्य घटनामा बैंक बढ्दो कममा विभिन्न प्रकारको जोखिम विच अझ खुलिएको छ, जुन तल उल्लेख गरिएको छ ।

तरलता जोखिम चुनौतीपूर्ण मुद्रा बजार अवस्था बैंकलाई चाहिएको मुद्राबाट उत्पन्न हुन्छ । तरलता जोखिमलाई छोटो अवधिको सम्पत्तिहरूले अल्पकालीन दयित्व वा अप्रत्याशित नगद सँग मेल खान नसक्ने अवस्था भनेर परिभाषित गरीन्छ । समितिले अनुमोदित निर्देशन अनुसार बैंकले तरल सम्पत्ति र जम्मा निक्षेप अनुपात सहज राखेको छ, जुन दैनिक रुपमा निगरानी गरिन्छ । तरल सम्पत्ति, लगानीको लागि नगद र नगद मौज्जात बाहेक सरकारी धितोपत्र ट्रेजरी बिल समावेश

भएको छ। सरकारी धितोपत्र तरलताको अभावको समयमा सजिलै संग नगदमा परिवर्तन गर्न सकिन्छ। नियमित तनाव परिक्षण (stress test) ले तरलताको तनाव मूल्याङ्कन गर्न मदत गर्दछ। बैंकले लागि तरलता प्रभावकारी रुपमा व्यवस्थित गर्न ALCO ले यस जानकारी तथा अन्य विश्लेषणहरु जस्तै तरलता भिन्नता (GAP) प्रयोग गर्छ।

५.२ पूँजी व्यवस्थापन

बैंकको व्यवस्थापनले आन्तरिक पूँजी पर्याप्तता आकलन प्रक्रिया (जसलाई ICAAP भनिन्छ) व्यवस्था गरेको छ। ICAAP ले बैंकको प्रक्रिया र उपाय सुनिश्चित गर्न निम्न उपायहरु समावेश गर्छ।

- (क) जोखिमको उपयुक्त पहिचान र मापन
- (ख) बैंकको जोखिम प्रोफाइलको सम्बन्धमा आन्तरीक पूँजीको उचित स्तर
- (ग) उपयुक्त जोखिम व्यवस्थापन प्रणालीको थप विकास

५.३ वित्तीय सम्पत्ति र दायित्वको वर्गीकरण

वित्तीय उपकरणहरु निरन्तर रुपमा फेयर भ्याल्यु वा अपलेखन लागतमा मापन गरिन्छ।

निम्न तालिकाले NFRS 9 (वित्तीय उपकरण) अनुसार वित्तीय उपकरणको किताबी मूल्यमा वर्ग अनुसार वित्तीय अवस्थाको विवरणमा भएको विश्लेषण गर्छ।

नोट	आषाढ मसान्त २०७५			
	अपलेखित मूल्यमा	FVTPL मा	FVTOCI मा	जम्मा
वित्तीय सम्पत्ति				
नगद तथा नगद समान	४.१	८,०२७,५०२,१५७	-	८,०२७,५०२,१५७
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४.२	४,७६८,९८७,०२५	-	४,७६८,९८७,०२५
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	-	-	-
व्युत्पन्न वित्तीय उपकरण	४.४	-	-	-
अन्य व्यापारिक सम्पत्तिहरु	४.५	-	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा	४.६	३,४७४,२५९,४८०	-	३,४७४,२५९,४८०
ग्राहकलाई कर्जा तथा सापट	४.७	८८,८७८,०९५,६४५	-	८८,८७८,०९५,६४५
धितोपत्रमा लगानी	४.८	१५,३९८,९०३,७१४	-	१५,३९८,९०३,७१४
सहायक कम्पनीमा लगानी	४.९	२९९,७७५,०००	-	२९९,७७५,०००
सम्बद्ध कम्पनीमा लगानी	४.१०	२९८,०५७,२००	-	२९८,०५७,२००
सम्पत्तिमा लगानी	४.१२	९९,९९७,०७९	-	९९,९९७,०७९
अन्य सम्पत्तिहरु	४.१६	६९९,०५९,३३९	-	६९९,०५९,३३९
कुल वित्तीय सम्पत्ति		१२९,७७६,५५६,६३०	-	१२९,७७६,५५६,६३०
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	९,६५९,९२६,२५८	-	९,६५९,९२६,२५८
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	९,०३४,६४८,५८९	-	९,०३४,६४८,५८९

व्यूत्पन्न वित्तीय उपकरण	४.१९	-	४५,२५६,६६९	-	४५,२५६,६६९
ग्राहकबाट निक्षेप	४.२०	१०४,८५०,५१०,३९३	-	-	१०४,८५०,५१०,३९३
सापटी	४.२१	-	-	-	-
अन्य दायित्व	४.२३	२,५८९,७१४,२१५	-	-	२,५८९,७१४,२१५
जारी गरिएको ऋण पत्र	४.२४	४००,०००,०००	-	-	४००,०००,०००
कुल वित्तीय दायित्व		११०,५३४,७९९,४५६	४५,२५६,६६९	-	११०,५८०,०५६,१२४

नोट	आषाढ मसान्त २०७४				
	अपलेखित मूल्यमा	FVTPL मा	FVTOCI मा	जम्मा	
वित्तीय सम्पत्ति					
नगद तथा नगद समान	४.१	९,३६४,०२४,३६९	-	-	९,३६४,०२४,३६९
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४.२	१४,८०९,२५१,१५९	-	-	१४,८०९,२५१,१५९
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	४.३	५७२६२३०११	-	-	५७२६२३०११
व्यूत्पन्न वित्तीय उपकरण	४.४	-	९९४८७३६७	-	९९४८७३६७
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	-	-	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा	४.६	२,३३१,२८८,६९६	-	-	२,३३१,२८८,६९६
ग्राहकलाई कर्जा तथा सापटी	४.७	७७,१३५,८८१,०६१	-	-	७७,१३५,८८१,०६१
धितोपत्रमा लगानी	४.८	९,५२३,०८७,२३६	-	६३१,५०५,१२२	१०,१५४,५९२,३५८
सहायक कम्पनीमा लगानी	४.९	२१९,७७५,०००	-	-	२१९,७७५,०००
सम्बद्ध कम्पनीमा लगानी	४.१०	२६३,८३७,५००	-	-	२६३,८३७,५००
सम्पत्तिमा लगानी	४.१२	१४४,६९०,०७९	-	-	१४४,६९०,०७९
अन्य सम्पत्तिहरू	४.१६	२७५,२१९,९०७	-	-	२७५,२१९,९०७
कुल वित्तीय सम्पत्ति		११४,६३९,६७८,०१८	९९४८७३६७	६३१,५०५,१२२	११५,३७०,६७०,५०७
वित्तीय दायित्व					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	१,७३८,९४५,३३८	-	-	१,७३८,९४५,३३८
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	३९,३७६,४००.००	-	-	३९,३७६,४००.००
व्यूत्पन्न वित्तीय उपकरण	४.१९	-	-	-	-
ग्राहकबाट निक्षेप	४.२०	१००,१७१,५३९,२७०	-	-	१००,१७१,५३९,२७०
सापटी	४.२१	-	-	-	-
अन्य दायित्व	४.२३	१,६६९,७५५,९९६	-	-	१,६६९,७५५,९९६
जारी गरिएको ऋणपत्र	४.२४	४००,०००,०००	-	-	४००,०००,०००
कुल वित्तीय दायित्व		१०४,०१९,६१७,००४	-	-	१०४,०१९,६१७,००४

५.४ संचालन क्षेत्र (Segment) जानकारी

१. साधारण जानकारी

प्रमुख संचालन निर्णय लिने व्यक्तिले निर्णय लिँदा शाखाव्यापी जानकारीको प्रयोग गर्दछ। यी जानकारीहरु प्रत्येक दिन प्रयोग गरिन्छ। बैंक आ-आफ्ना शाखा निगरानी गर्ने क्षेत्रीय कार्यालय स्थापना गर्ने प्रक्रियामा रहेको छ। बैंकले आफ्नो आम्दानी देहायका प्रोडक्ट तथा सेवाबाट प्राप्त गर्दछ:

- (क) कर्जा सेवा
- (ख) ट्रेजरी सेवा
- (ग) विप्रेषण सेवा
- (घ) कार्ड सेवा

२. निम्नलिखित तालिकाले संचालन क्षेत्र (Segment) को जानकारी प्रदान गर्दछ:

विवरण	प्रदेश १	प्रदेश २	प्रदेश ३	प्रदेश ४	प्रदेश ५	अन्य	जम्मा
बाहिय ग्राहकबाट आम्दानी	१,१२२,५३१,३३२	८३८,७७९,१७८	७,१६९,९८०,५१२	९२२,०८३,४७४	१,०९१,१०७,९३१	१,६७८,७४१,६२५	१२,८२३,२२४,०५२
अन्तर क्षेत्र (Segment) आम्दानी	६१,५५८,४०५	३,१०२,६०१	४,६२७,००१,७८१	३२,१७७,८३३	९९,९०७,७१०	४९,९८९,८७५	४,८७३,७३८,२०६
कुल आम्दानी	१,१८४,०८९,७३७	८४१,८८१,७८०	११,७९६,९८२,२९३	९५४,२६१,३०७	१,१९१,०१५,६४१	१,७२८,७३१,५०१	१७,६९६,९६२,२५८
ब्याज आम्दानी	१,०५४,२३०,५९१	७७३,५६९,०८४	६,७९५,४८८,१०३	८७९,५९६,८१५	१,०२९,८१२,०१४	८९५,०५६,७१०	११,४२७,७५३,३१६
ब्याज खर्च	३३५,९३०,९९१	१६०,२९६,८८२	६,२७०,९३६,७६६	२५२,८९७,५८०	३४१,२८६,३५७	२४३,५५६,३८३	७,६०४,९०४,९५९
खुद ब्याज आम्दानी	७१८,२९९,६००	६१३,२७२,२०२	५,५२४,५५१,३३७	६२६,६९९,२३५	६८८,५२५,६५७	६५१,५००,३२६	३,८२२,८४८,३५७
मूल्यहास र परिपोषण	१६,४३७,६३५	८,६०८,७१५	४७,६७६,५८१	१४,३४०,०९३	१६,०५२,०६५	११६,४७२,५९७	२१९,५८७,६८६
क्षेत्र (Segment) नाफा/नोक्सान	३०८,७७८,०९५	२२८,१११,२३९	१,८४६,९४५,९२०	२८१,३२४,०१४	२७०,०५२,५५७	३२६,४२२,२८३	३,२६१,६३५,१०८
इक्विटी तरिकाबाट लेखाङ्कन भयको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको पूँजीगत स्वार्थ	-	-	-	-	-	-	-
अन्य महत्वपूर्ण गैर नगदीय वस्तु	-	-	-	-	-	-	-
सम्पत्तिका प्रभार	१५२,०२९,५०७	९८,३४७,३०७	१,०५७,३९५,०३४	९०,२८६,२८०	१०७,५४५,३१०	५९,३०३,३९८	१,५६४,९०६,८३७
क्षेत्रको सम्पत्ति	८,७२८,३१९,८४१	९,१८४,६५४,२२३	५,७३५,८१६,०६६	५,९३९,३१५,९१४	९,३४४,७९९,३०९	४,५७९,२२७,७५९	९५,१३४,४७७,३११
क्षेत्रको दायित्व	७,१५५,२५२,५८३	३,५९८,२३५,१७३	७९,७६१,०११,६११	५,५०७,०९६,५१२	७,१७३,५५७,२५५	३,३१५,२८३,५१७	१०६,५१०,४३६,६५१

३. रिपोर्टेबल क्षेत्र (Segment)हरु बीच भएको कुनै कारोबार अन्तर- शाखा कारोबार खातामा अभिलेख गरिन्छ। यो खाता मुख्यतः अन्तर शाखा आम्दानी लेखाङ्कन गर्न प्रयोग हुन्छ। यी आम्दानीहरुलाई प्रतिवेदन मितिमा रद्द गरिन्छ। रिपोर्टेबल क्षेत्र (Segment) सम्पत्ति तथा बैंकको सम्पत्तिको मापन बीच कुनै भिन्नता रहेको छैन।

४. रिपोर्टेबल क्षेत्र (Segment) का आम्दानी, नाफा वा नोक्सान, सम्पत्ति तथा दायित्वहरुको मिलान (Reconciliation)

(क) आम्दानी

रिपोर्टेबल क्षेत्र (Segment) बाट कुल आम्दानी	१७,६९६,९६२,२५८
अन्य आम्दानी	-
पाकेको ब्याज	५३,९७८,७३३
अन्तर क्षेत्र (Segment) को आम्दानी घटाउने	(४,८७३,७३८,२०६)
निकायको आम्दानी	१२,८७७,२०२,७८५

(ख) नाफा / नोक्सान

रिपोर्टेबल क्षेत्र (Segment) बाट कुल नाफा/नोक्सान	३,२६१,६३५,१०८
अन्य नाफा/नोक्सान	(५८,४६१,०२८)
अन्तर क्षेत्र (Segment) को नाफा घटाउने	
नछुट्टयाइएका रकम	(२९१,१९७,६४४)
आयकर अधिको नाफा	२,९११,९७६,४३७

(ग) सम्पत्ति

रिपोर्टेबल क्षेत्र (Segment) को कुल सम्पत्ति	९५,१३४,४७७,३११
अन्य सम्पत्ति	१,२२३,५९५,३९७
नछुट्टयाइएका कर्मचारी कर्जा	३४७,७४२,६१४
नछुट्टयाइएका NRB सगंको नगद मौज्दात	१२,७९६,४८९,१८२
नछुट्टयाइएका धितोपत्रमा लगानी	१६,८३८,४८५,०३२
नछुट्टयाइएका चालु कर सम्पत्ति	१,०१०,३२७,२३९
नछुट्टयाइएका सम्पत्तिमा लगानी	९१,९१७,०७९
नछुट्टयाइएका स्थगन कर सम्पत्ति	१७७,८४६,१३०
निकायको सम्पत्ति	१२७,६२०,८७९,९८४

(घ) दायित्व

रिपोर्टेबल क्षेत्र (Segment) को कुल दायित्व	१०६,५१०,४३६,६५१
अन्य दायित्व	३,३३६,७६५,७०९
नछुट्टयाइएका रकम व्यूत्पन्न वित्तीय उपकरण	४५,२५६,६६९
नछुट्टयाइएका रकम नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१,०३४,६४८,५९०
नछुट्टयाइएका रकम चालु कर दायित्व	९६९,१२३,८११
नछुट्टयाइएका रकम जारी गरिएको ऋणपत्र	४००,०००,०००
निकायका दायित्व	११२,२९६,२३१,४३०

५. प्रोडक्ट र सेवा सम्बन्धी जानकारी

कर्जा तथा सापट	११,९६२,२०५,२२२
धितोपत्रमा लगानी	५४९,८४०,११९
विप्रेषण	१६७,९१२,१४७
कार्ड सेवाहरु	१९७,२४५,२९८
निकायको कुल आम्दानी	१२,८७७,२०२,७८६

६. भौगोलिक क्षेत्रको आधारमा जानकारी

(क)	आन्तरिक	
	प्रदेश १	१,१२२,५३१,३३२
	प्रदेश २	८३८,७७९,१७८
	प्रदेश ३	७,१६९,९८०,५१२
	प्रदेश ४	९२२,०८३,४७४
	प्रदेश ५	१,०९१,१०७,९३१
	प्रदेश ६	१४७,३५५,२६६
	प्रदेश ७	२६७,४१८,१०२
(ख)	विदेशी	
	जम्मा	११,५५९,२५५,७९५

७. प्रमुख ग्राहकहरुको जानकारी

बैंकको आम्दानीमा १०% भन्दा बढी योगदान गर्ने कुनै ग्राहक छैनन् ।

५.५ शेयर अप्सन (Options) तथा शेयरमा आधारित भुक्तानी

बैंकले NFRS २ “शेयरमा आधारित भुक्तानी” अनुसार लेखाङ्कन गरिने शेयर तथा अप्सन (Options) हरु, कर्मचारीहरुलाई जारी गर्दैन ।

५.६ सम्भावित दायित्वहरु तथा प्रतिबद्धता

नोट ४.२८ मा सम्भावित दायित्व तथा प्रतिबद्धताहरुको विवरण दिइएको छ ।

५.७ सम्बन्धित पक्षको जानकारी (Related Party Disclosure)

बैंकले व्यवसायको क्रममा नेपाल लेखामान मापदण्ड – NAS 24 (Related Party Disclosure) ले सम्बन्धित पक्ष भनी परिभाषा दिइएका पक्षसंग कारोबार गर्छ, जसको विवरण तल दिइएको छ ।

नोट	नाम	प्रकार	बैंकसँगको सम्बन्ध	नियुक्ती / राजीनामा को मिति
१	श्री चन्द्र प्रसाद ढकाल	प्रमुख व्यवस्थापन कर्मचारी	अध्यक्ष	
२	श्री सुमन पोखरेल	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	
३	श्री सुरज कुमार श्रेष्ठ	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	२२.०५.२०१८ मा (राजीनामा)
४	श्री सुदर्शन कृष्ण श्रेष्ठ	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	
५	श्री पवन कुमार भिमसरिया	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	
६	श्री नुमनाथ पौडेल	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	२९.०१.२०१८
७	श्री कृष्ण प्रसाद शर्मा	प्रमुख व्यवस्थापन कर्मचारी	संचालक	०३.०९.२०१८
८	श्री जनक शर्मा पौड्याल	प्रमुख व्यवस्थापन कर्मचारी	प्रमुख कार्यकारी अधिकृत	२९.११.२०१७

नोट	नम	प्रकार	बैंकसँगको सम्बन्ध	नियुक्ती / राजीनामा को मिति
९	श्री अनिल ज्ञावली	प्रमुख व्यवस्थापन कर्मचारी	प्रमुख कार्यकारी अधिकृत	१७.०९.२०१७ मा (राजीनामा)
१०	ग्लोबल आइएमई क्यापिटल लिमिटेड	नियन्त्रणमा भएको निकाय	सहायक कम्पनी	
११	ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड	नियन्त्रणमा भएको निकाय	सहायक कम्पनी	
१२	मेरो माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड	महत्वपूर्ण प्रभावमा भएको निकाय	सम्बद्ध कम्पनी	
१३	फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड	महत्वपूर्ण प्रभावमा भएको निकाय	सम्बद्ध कम्पनी	
१४	आइएमई लाइफ ईन्स्युरेन्स कम्पनी लिमिटेड	महत्वपूर्ण प्रभावमा भएको निकाय	सम्बद्ध कम्पनी	

प्रमुख तथा नियन्त्रण लिने अन्तिम पक्ष (Ultimate Controlling Party)

बैंकको आफ्नो पहिचान योग्य प्रमुख कम्पनी छैन ।

प्रमुख व्यवस्थापन कर्मचारीहरू (Key Management Personnel, (KMPs))

नेपाल लेखामान मापदण्ड – NAS 24 (Related Party Disclosure) अनुरूप, प्रमुख व्यवस्थापन कर्मचारीहरू (Key Management Personnel) भन्नाले निकायका गतिविधीको योजना, निर्देशन र नियन्त्रण गर्ने अधिकार तथा जिम्मेवारी भएका कर्मचारी बुझिन्छ ।

उल्लेखित परिभाषा अनुसार कुनै व्यक्तिसंग उल्लेखित तीनैवटा काम (निकायको गतिविधि योजना गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने) अधिकार तथा जिम्मेवारी नभएसम्म सो व्यक्तिलाई KMP ठहरिदैन । प्रत्येक सम्भावित सम्बन्धित पक्षको सम्बन्ध ध्यानमा राख्दा, कानूनी आधार भन्दा सम्बन्धको महत्व र प्रभावलाई प्राथमिकता दिइन्छ ।

तदनुसार, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई बैंकको प्रमुख व्यवस्थापन कर्मचारी (Key Management Personnel) भनेर मानिएको छ ।

	यस वर्ष	गत वर्ष
यस अवधिको रोजगार लाभ		
तलब तथा भत्ता	२४,४२१,७७१	२१,६३२,५५४
रोजगार पश्चातको लाभ	७४२,९७९	१,०७५,०००
संचालकको शुल्क र खर्च	४,१७८,२७६	२,८६०,२५४
	२९,३४३,०२७	२५,५६७,८०८

माथि उल्लेखितमा थप, बैंकले स्वीकृत लाभ योजना अनुरूप इन्धन, मर्मत, टेलिफोन जस्ता गैह्र-नगद लाभहरू पनि प्रमुख व्यवस्थापन कर्मचारीहरू (KMPs) लाई प्रदान गरेको छ ।

प्रमुख व्यवस्थापन कर्मचारीका नजिकका परिवार सदस्य (Close Family Members (CFM) of Key Management Personnel (KMPs))

प्रमुख व्यवस्थापन कर्मचारीका नजिकका परिवार सदस्यहरू त्यो परिवार सदस्यहरू हुन - जसले बैंकसँग व्यापार गर्दा सो KMP का माध्यमबाट वा KMP लाई नै प्रभावित पार्न सक्छन् । नजिकका परिवार सदस्यहरूमा KMP का आन्तरिक साभेदार, छोराछोरी र KMP मा निर्भर हुने सदस्यहरू पर्छन् ।

सहायक तथा सम्बद्ध कम्पनीहरु

बैंकको सहायकहरु ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा ७५% र ७०% इक्विटी स्वार्थ रहेको छ । यी सहायक कम्पनीहरुको व्यवसायको प्रकृति नोट ४.१० मा लेखिएको छ ।

बैंकको सम्बद्ध कम्पनीहरु फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा १५%, आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १०% र मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेडमा ७.५% इक्विटी स्वार्थ रहेको छ । व्यवसायको प्रकृति नोट ४.११ लेखिएका छन् ।

	यस वर्ष	गत वर्ष
ग्लोबल आइएमई क्यापिटल लिमिटेड		
कर्जा तथा सापट	१,०५४,०७६	१२५,०६७
निक्षेप	२९,४५०,०९०	८६५,८४५,२७९
तिर्न बाँकी	१६२,६२९	६,००१,७५६
यस वर्षको लागि		
निक्षेपमा ब्याज	२,३५९,००१	२३,५४२,११२
लाभांश प्राप्त	९,०००,०००	९,०००,०००
सेवा शुल्क खर्च	१,५८१,४९०	१,५००,०००
अन्य खर्च	४४८,५०९	५३०,५७५
सेवा शुल्क प्राप्त	६४,६०३	
अन्य आमदानी प्राप्त	२,३३२,५३१	
रिलायबल क्यापिटल लिमिटेड		
कर्जा तथा सापट		
निक्षेप		८३,३५४,७८६
निक्षेपमा दिन बाँकी ब्याज		१,०१८,६३०
यस वर्षको लागि		
निक्षेपमा ब्याज		१८४,१०३
लाभांश प्राप्त	५,२५०,०००	
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड		
कर्जा तथा सापट	३००,०००,०००	१०५,०००,०००
निक्षेप	७,८११,७४८	३९२,४५५
यस वर्षको लागि		
निक्षेपमा ब्याज	४,७९६	११२
कर्जामा ब्याज प्राप्त	२२,०३३,५६२	९४९,३१५
फष्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड		
कर्जा तथा सापट	४९९,८९३,६०४	२९९,६२७,६३१
निक्षेप	५,८५९,९५७	१४,८०४,४०८

	यस वर्ष	गत वर्ष
यस वर्षको लागि		
निक्षेपमा ब्याज	५१,७६७	५,९८२,३४३
कर्जामा ब्याज प्राप्त	२०,८२४,५९२	१०,९२०,७५१
मेरो माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड		
कर्जा तथा सापट	३९९,९००,०००	१९९,९००,०००
निक्षेप	१७,६३९,०६७	१०१,१२६,८४५
यस वर्षको लागि		
निक्षेपमा ब्याज	१४८,९०८	१,५७१,७०४
कर्जामा प्राप्त ब्याज	१२,८७८,४००	६,१३६,१८९
आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड		
निक्षेप	२१,४९६	४६,०३३,७१५

अन्य सम्बन्धित पक्षहरू

बैंकको लागि अन्य सम्बन्धित पक्ष भन्नाले त्यस्ता संस्थाहरू जुन KMP र यिनका नजिकका परिवारका सदस्यहरूद्वारा नियन्त्रणमा अथवा संयुक्त नियन्त्रणमा हुन्छन् ।

५.८ मर्जर तथा प्राप्ति

यस वर्षमा बैंक तथा अन्य संस्थाहरू बीच कुनै मर्जर तथा प्राप्ति भएको छैन । यस वर्षको अवधिमा दुईवटा सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा रिलाएबल क्यापिटल लिमिटेड एक आपसमा गाभिएर एउटा संस्था ग्लोबल आइएमई क्यापिटल लिमिटेड बनेको छ । समूहले एकिकृत गर्दा ग्लोबल आइएमई क्यापिटल लिमिटेड द्वारा जारी गरेको शेयर भन्दा बढी लगानी भएको रकमलाई ख्यातीको रूपमा पहिचान गरिएको छ ।

५.९ गैर एकिकृत संस्थाको अतिरिक्त जानकारी

बैंकको सबै सहायकहरूलाई एकिकृत गरी एउटा संस्थाको रूपमा प्रस्तुत गरेको छ । तथापि बैंकको सम्बद्ध कम्पनीहरूको लेखाङ्कनका लागि बैंकले ICAN को NAS २८ "Investment in associates and Joint Venture" को लागि जारी गरेको कार्व आउट (Carve Out) लागु गरेको छ ।

५.१० वित्तीय विवरणको अन्त्य मिति पछिको घटनाहरू

वित्तीय विवरणको अन्त्य मिति पछिको घटनाहरू त्यस्ता घटनाहरू हुन जुन उचित तथा अनुचित हुन सक्छन् जुन वित्तीय विवरणको अन्त्य मिति र वित्तीय विवरण जारी गर्नलाई आधिकारिक गरेको मिति बिच घटेको हुन्छ ।

वित्तीय विवरणको अन्त्य मिति पछि यस्तो कुनै पनि घटना घटेको छैन जसको समायोजन वा खुलासा वित्तीय विवरणमा आवश्यक छ ।

५.११ अधिल्लो GAAP मा NFRS लागु गर्दाको असरका प्रकटीकरण

१. इक्वीटीको मिलान

		०१.०४.२०७३	३१.०३.२०७४
	नोट	(सुरुवाती मिति)	(GAAP अन्तर्गत देखाइएका अन्त्य अवधिको विवरण)
अधिल्लो GAAP अन्तर्गत कुल इक्वीटी		८,७०५,७१७,२९४	११,३०४,८२१,९५०
NFRSs अन्तर्गत समायोजन :			
कर्जा तथा सापटीमा हुने हानी व्यवस्था			
कर्मचारी कर्जाको फेयर भ्याल्युमा लेखाङ्कन	१	-	(३२,९३८,६९०)
पट्टा लेखाङ्कन			
लगानी धितोपत्रको फेयर भ्याल्युमा मापन	२	१८५,३१९,२८९	१३०,४५५,७८४
स्थिर सम्पत्तिको पुनः मूल्याङ्कन			
लगानी सम्पत्तिको पहिचान	३	१४६,७०७,९७९	१४४,६९०,०७९
धितोपत्रको परिषोधन खर्च			
स्थगन कर	४	(१०२,६४७,००५)	(११२,९६१,५९८)
परिभाषित लाभ योजना दायित्व	५	(७५,८४७,६१२)	(४९,२४३,४८०)
ख्याती र बार्गेन (Bargain) खरिद लाभ			
ब्याज आम्दानी	६	८५,९७७,०२७	१८३,५७४,९६९
प्रस्तावित बोनस शेयर	७		८०८,०३४,१६६
		८,९४५,२२६,९७२	१२,३७६,४३३,१७९

२. नाफा / -नोक्सान) को मिलान

		आषाढ मसान्त २०७४	
	नोट	(GAAP अन्तर्गत देखाइएका अन्त्य अवधिको विवरण)	
		यस अवधिको नाफा/(नोक्सान)	
अधिल्लो GAAP		२,००६,१५९,४५८	
NFRSs अन्तर्गतको समायोजन:			
ब्याज आम्दानी	६	९७,५९७,९४२	
परिभाषित लाभ योजना दायित्व			
संचालन पट्टा खर्च	१	(३२,९३८,६९०)	
धितोपत्रको परिषोधन खर्च	५	१६,२३५,६०९	
अन्य संचालन आम्दानी			

आषाढ मसान्त २०७४

नोट (GAAP अन्तर्गत देखाइएका अन्त्य अवधिको विवरण)

यस अवधिको नाफा/(नोक्सान)

ब्याज खर्च		
मूल्यहास र परिषोधन	३	(२,४१८,०००)
लगानी व्यवस्था समायोजन	२	२०८,८९२
स्थगन कर	४	(२३,६०५,७२६)
नाफा वा नोक्सानमा कुल समायोजन		५५,०८०,०२७
NFRSs अन्तर्गत नाफा वा (नोक्सान)		२,०६१,२३९,४८६
अन्य विस्तृत आमदानी	२ र ५	(४४,७०३,८७४)
स्थगन कर	४	१३,४११,१६२
NFRSs अन्तर्गत कुल विस्तृत आमदानी		२,०२९,९४६,७७४

४. वित्तीय अवस्थाको विवरणमा NFRS लागु गर्दाको असर

नोट	०१.०४.२०७३ (NFRS सुरुवाती मिति)		३१.०३.२०७४ (GAAP अन्तर्गत देखाइएका अन्त्यको विवरण)		सम्बन्धित सालको NFRS अनुसार वित्तीय अवस्थाको विवरण
	आधिल्लो GAAP	NFRSs को असर	आधिल्लो GAAP	NFRSs को असर	
सम्पत्ति					
नगद तथा नगद समान	७,९५१,७२०,४३७	-	७,९५१,७२०,४३७	९,३६४,०२४,३६९	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	५,४३६,४२४,०१४	-	५,४३६,४२४,०१४	१४,८०९,२५१,१५९	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,६२६,०७३,३५५	-	१,६२६,०७३,३५५	५७२,६२३,०११	-
व्युत्पन्न वित्तीय उपकरण	६४,९०५,००९	-	६४,९०५,००९	९९,४८७,३६७	-
अन्य व्यापारिक सम्पत्तिहरू	-	-	-	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	६ २,१७४,६७१,६०६	८३०,५६०	२,१७५,५०२,१६६	२,३३०,६८१,३४८	६०७,३४८
ग्राहकलाई कर्जा तथा सापट	६ ५७,५०९,२३२,०३४	(१४६,०४४,६५७)	५७,३६३,१८७,३७७	७७,३३०,४१७,९२३	(१९४,५३६,८६२)
धितोपत्रमा लगानी	२ ११,५६६,७४९,७००	१८५,३१९,२८९	११,७५२,०६८,९८९	१०,०२४,१३६,५७५	१३०,४५५,७८४
चालु आयकर सम्पत्ति	६४५,६४६,४७८	-	६४५,६४६,४७८	९५१,११३,२४७	-
सहायक कम्पनीमा लगानी	६०,०००,०००	-	६०,०००,०००	२१९,७७५,०००	-
सम्बद्ध कम्पनीमा लगानी	४४,०००,०००	-	४४,०००,०००	२६३,८३७,५००	-
सम्पत्तिमा लगानी	३ १४६,७०७,९७९	-	१४६,७०७,९७९	१४४,६९०,०७९	-
सम्पत्ति तथा उपकरण	९३४,९३९,९६५	-	९३४,९३९,९६५	१,०३०,६६४,७३२	-

०१.०४.२०७३ (NFRS सुरुवाती मिति)

३१.०३.२०७४ (GAAP अन्तर्गत देखाइएका अन्त्यको विवरण)

नोट	आधिल्लो GAAP	NFRSs को असर	सुरुवाती मितिको NFRS अनुसार वित्तीय अवस्थाको विवरण	आधिल्लो GAAP	NFRSs को असर	सम्बन्धित सालको NFRS अनुसार वित्तीय अवस्थाको विवरण
ख्याती र अमूर्त सम्पत्ति	३१,२६२,१२१	-	३१,२६२,१२१	२८,७३१,१६४	-	२८,७३१,१६४
स्थगन कर सम्पत्ति	४ ९९,५३१,०३४	(४७,०५१,२१८)	५२,४७९,८१६	११३,८६९,२९५	(७३,८८७,५३०)	३९,९८१,७६५
अन्य सम्पत्ति	१ २१८,९३५,६५४	२३१,१९१,१२४	४५०,१२६,७७८	४४२,५११,६३६	३४४,५६५,७९३	७८७,०७७,४२९
कुल सम्पत्ति	८८,५१०,७९९,३८६	२२४,२४५,०९८	८८,७३५,०४४,४८४	११७,७२५,८१४,४०५	२०७,२०४,५३३	११७,९३३,०१८,९३८
दायित्व						
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	३,६८३,९१९,७९८	-	३,६८३,९१९,७९८	१,७३८,९४५,३३८	-	१,७३८,९४५,३३८
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	-	-	-	३९,३७६,४००	-	३९,३७६,४००
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	-	-
ग्राहकबाट निक्षेप	७३,३९८,९९७,४१८	-	७३,३९८,९९७,४१८	१००,१७१,५३९,२७०	-	१००,१७१,५३९,२७०
तिर्न बाँकी सापट	-	-	-	-	-	-
अय आ.व. को आयकर दायित्व	५९७,८७६,०४९	-	५९७,८७६,०४९	८८९,३६७,८११	-	८८९,३६७,८११
व्यवस्थाहरु	-	-	-	-	-	-
स्थगन कर दायित्व	४ -	५५,५९५,७८७	५५,५९५,७८७	-	३९,०७४,०६८	३९,०७४,०६८
अन्य दायित्व	५ १,७२४,२८८,८२७	(७०,८६०,३६७)	१,६५३,४२८,४६०	२,३७३,७२९,४७०	(९५,४४६,५९९)	२,२७८,२८२,८७१
निष्काशन गरिएको ऋणपत्र	४००,०००,०००	-	४००,०००,०००	४००,०००,०००	-	४००,०००,०००
सहायक आवधिक दायित्व	-	-	-	-	-	-
कुल दायित्व	७९,८०५,०८२,०९२	(१५,२६४,५८०)	७९,७८९,८१७,५१२	१०५,६१२,९५८,२८९	(५६,३७२,५३१)	१०५,५५६,५८६,७५८
पूँजी						
शेयर पूँजी	६,१६४,२६७,५३६	-	६,१६४,२६७,५३६	८,०८०,३४१,६६१	-	८,०८०,३४१,६६१
शेयर प्रिमियम	-	-	-	-	-	-
जगेडा तथा कोषहरु	२,५४१,४४९,७५८	२३९,५०९,६७९	२,७८०,९५९,४३७	४,०३२,५१४,४५५	२६३,५७७,०६४	४,२९६,०९१,५१९
कुल पूँजी	८,७०५,७१७,२९४	२३९,५०९,६७९	८,९४५,२२६,९७३	१२,११२,८५६,११६	२६३,५७७,०६४	१२,३७६,४३३,१८०
जम्मा दायित्व तथा पूँजी	८८,५१०,७९९,३८६	२२४,२४५,०९९	८८,७३५,०४४,४८४	११७,७२५,८१४,४०५	२०७,२०४,५३३	११७,९३३,०१८,९३८

५. नाफा / (नोक्सान) विवरण तथा अन्य विस्तृत आमदानी विवरणमा NFRS लागू गर्दाको असर

३१/०३/२०७४

(GAAP अन्तर्गत देखाइएको अन्त्य अवधिको विवरण)

नोट	आधिल्लो GAAP	NFRSs को असर	NFRS अनुसारको रकम	
ब्याज आमदानी	१ १ ६	७,३६६,०४५,६३१	९७,५९७,९४२	७,४६३,६४३,५७३
ब्याज खर्च		(३,७९९,२६२,१२१)	-	(३,७९९,२६२,१२१)

३१/०३/२०७४

(GAAP अन्तर्गत देखाइएको अन्त्य अवधिको विवरण)

नोट	अघिल्लो GAAP	NFRSs को असर	NFRS अनुसारको रकम
खुद ब्याज आम्दानी	३,५६६,७८३,५१०	९७,५९७,९४२	३,६६४,३८१,४५२
शुल्क तथा कमिशन आम्दानी	८६६,५१०,१७३	-	८६६,५१०,१७३
शुल्क तथा कमिशन खर्च	(१६४,६१६,९५५)	-	(१६४,६१६,९५५)
खुद शुल्क तथा कमिशन आम्दानी	७०१,८९३,२१७	-	७०१,८९३,२१७
खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी	४,२६८,६७६,७२७	९७,५९७,९४२	४,३६६,२७४,६६९
खुद कारोबार आम्दानी	२३०,६३३,२४६	-	२३०,६३३,२४६
अन्य संचालन आम्दानी	१५१,६९७,७७७	-	१५१,६९७,७७७
कुल संचालन आम्दानी	४,६५१,००७,७५०	९७,५९७,९४२	४,७४८,६०५,६९२
कर्जा हानी/नोक्सानी व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी	२ (२०,७१०,९७०)	२,२०९,१०८	(१८,५०१,८६२)
खुद संचालन आम्दानी	४,६३०,२९६,७८०	९५,३८८,८३४	४,७२६,६८५,६१४
संचालन खर्च			
कर्मचारी खर्च	१ (१,०५६,७६९,८४४)	(१६,७०३,०८१)	(१,०७३,४७२,९२५)
अन्य संचालन खर्च	(६०२,११५,७०२)	-	(६०२,११५,७०२)
मूल्यहास र परिषोधन	(१३९,८६५,६८०)	-	(१३९,८६५,६८०)
संचालन नाफा	२,८७२,९६७,४९४	७८,६८५,७५३	२,९५१,६५३,२४७
गैर संचालन आम्दानी	१७,०७३,२४२	-	१७,०७३,२४२
गैर संचालन खर्च	-	-	-
आयकर अघिको मुनाफा	२,८९०,०४०,७३६	७८,६८५,७५३	२,९६८,७२६,४८९
आयकर खर्च	(८८९,३६७,८११)	-	(८८९,३६७,८११)
स्थगन कर खर्च	४ ५,४८६,५३३	(२३,६०५,७२५)	(१८,११९,१९२)
यस वर्षको मुनाफा	२,००६,१५९,४५८	५५,०८०,०२८	२,०६१,२३९,४८६
अन्य विस्तृत आम्दानी	२	(३१,२९२,७१२)	(३१,२९२,७१२)
जम्मा विस्तृत आम्दानी	२,००६,१५९,४५८	२३,७८७,३१६	२,०२९,९४६,७७४

विवरणात्मक नोट

नोट	कैफियत
१	बजार ब्याजदर अनुसार कर्मचारी कर्जा तथा सापटीको अपलेखन
२	सूचिकृत धितोपत्रमा फेयर भ्याल्युको परिवर्तन
३	लगानी सम्पत्ति (गैर बैकिङ्ग सम्पत्ति) को पहिले १०० % व्यवस्था गरिएको तर अहिले बिना व्यवस्था लेखाङ्कन गरिएको
४	NFRS अन्तर्गत सम्पूर्ण समायोजनमा स्थगन कर
५	विमाकिंक मूल्याङ्कन अनुरूप कर्मचारी संचित विदा र उपदान सम्बन्धी दायित्वको पहिचान
६	प्रोत्भावी आधारमा ग्राहक कर्जा र कर्मचारी कर्जाको ब्याज आयको पहिचान
७	प्रस्तावित बोनस शेयर पूँजीबाट हटाएर जगेडा तथा कोषमा पहिचान गरिएको

१. पूँजीकोष संरचना तथा न्यूनतम पूँजीकोष सम्बन्धी प्रकटीकरण
● प्राथमिक (Tier-I) - पूँजी तथा त्यसको विभाजन

विवरण	रकम
चुक्ता पूँजी	८,८८८,३७५,८२७
निमेश नहुने र गैर-संचयी अग्राधिकार शेयरहरू	-
शेयर प्रिमियम	-
प्रस्तावित बोनस शेयर	-
बैधानिक जगेडा कोष	१,९९५,२००,६१०
संचित नाफा	१,४५१,३४३,९२५
लेखापरीक्षण नभएको यस वर्षको संचित नाफा	-
पूँजी फिर्ता कोष	३४७,६१९,०४७
पूँजी समायोजन कोष	-
लाभांश समीकरण कोष	-
ऋणपत्र फिर्ता जगेडा	-
अन्य स्वतन्त्र जगेडा	८०,१९३,५००
घटाउने: अमूर्त सम्पत्ति	(३१,९४६,४३५)
घटाउने स्थगन कर सम्पत्ति	-
घटाउने: वितिय स्वार्थ भएको संस्थामा लगानी	(५६५,०००,०००)
पिलर २ अन्तर्गतको समायोजन	-
घटाउने: सम्बन्धित पक्षलाई दिएको कर्जा तथा सुविधा र प्रतिबन्धित कर्जा	-
कमन इक्विटी प्राथमिक पूँजी (CET 1)	१२,१६५,७८६,४७४
थप प्राथमिक पूँजी (AT 1)	
निरन्तर रहने र गैर-संचयी अग्राधिकार शेयरहरू	-
निरन्तर रहने ऋण उपकरण	-
उपकरण प्रिमियम	-
प्राथमिक पूँजी (TIER 1)	१२,१६५,७८६,४७४

● **पुरक (Tier-II) - पूँजी तथा त्यसको विभाजन**

विवरण	रकम
सहायक आवधिक दायित्व	-
साधारण कर्जा नोक्सान व्यवस्था	१,०३५,४८९,९८६
सटही समीकरण कोष	९९,१५८,५०४
लगानी समायोजन कोष	२२२,९५६,२६२
पुरक पूँजी	१,३५७,६०४,७५२

● **सहायक आवधिक ऋणपत्रको विस्तृत विवरण:**

बैंकले वित्तीय वर्ष २०६८-६९ मा "१० % ग्लोबल बैंक लिमिटेड ऋणपत्र २०७६" प्रति रु. १००० को दरले ४००,००० इकाई जारी गरेको थियो । बैंकले जारी गरेको ऋणपत्रको मुख्य विशेषता निम्नलिखित छन ।

- परिपक्वता अवधि : ७ वर्ष
- ब्याजदर : १० % वार्षिक
- ब्याज भुक्तानी अन्तराल : अर्ध वार्षिक

ऋणपत्र भुक्तानी कोष ऋणपत्र जारी गरेको वर्षबाट सृजना गरिन्छ र यसमा रु. ३४७,६९९,०४७ मौज्जात रहेको छ ।

● **पूँजीकोषबाट कुल कटौती**

बैंकले प्राथमिक पूँजी गणना गर्ने प्रयोजनको लागि निम्नलाई प्राथमिक पूँजीबाट घटाएको छ :

विवरण	रकम
वित्तीय स्वार्थ भएका संस्थाहरूमा बैंकको लगानी	५६५,०००,०००
अमूर्त सम्पत्ति	३९,९४६,४३५
कुल कटौती	५९६,९४६,४३५

● **कुल योग्य पूँजी**

विवरण	रकम
कमन इक्विटी प्राथमिक पूँजी (TIER 1)	१२,९६५,७८६,४७४
प्राथमिक पूँजी	१२,९६५,७८६,४७४
पुरक पूँजी	१,३५७,६०४,७५२
जम्मा पूँजी	१३,५२३,३९९,२२७

● **पूँजी पर्याप्तता अनुपात**

विवरण	अनुपात
कमन इक्विटी प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति (CET 1)	१०.३२%
प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति (Tier I)	१०.३२%
पूँजीकोष/कुल जोखिम भारित सम्पत्ति (Tier I & Tier II)	११.४७%

बैंकको पूँजी पर्याप्तताको मूल्याङ्कन गर्ने बैंकको आन्तरिक प्रक्रिया जसले वर्तमान र भविष्यमा हुने गतिविधिहरूलाई समर्थन गर्दछ ।

बैंकले लिएको जोखिम तथा पूँजी पर्याप्तता स्तर सम्बन्धित जोखिमको प्रकृति र स्तरलाई बुझ्न बैंकको व्यवस्थापक समूह उत्तरदायि छन् ।

पूँजी पर्याप्तताको मूल्याङ्कन गर्नका लागि बैंकले (Internal Capital Adequacy Assessment Process) (यस पश्चात् ICAAP भनिएको) प्रारम्भ गरेको छ । ICAAP मा सम्मिलित बैंकको कार्य प्रणाली तथा मापनको निम्नलिखितलाई निश्चित गर्दछ ।

(क) जोखिमको उपयुक्त पहिचान तथा मापन ।

(ख) बैंकले उक्त जोखिम संग सम्बन्धित पूँजी पर्याप्तता कायम राख्न निर्णयहरूलिने ।

(ग) बैंकको उपयुक्त जोखिम वयवस्थापन प्रणालीको प्रयोग तथा थप विकास ।

यस अतिरिक्त बैंकले पछिल्लो ३ वर्षमा व्यापारको वृद्धिको सन्दर्भमा पूँजी पर्याप्तताको स्तरलाई कायम गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरु संग मर्ज भएको छ । भविष्यमा पूँजी पर्याप्ततालाई कायम गर्न बैंकले उपयुक्त नीतिहरु अपनाउन तथा लागु गर्ने अन्यतम योजना बनाएको छ ।

२. जोखिमहरु

● कर्जा जोखिम, बजार जोखिम र संचालन जोखिमको जोखिम भारत विवरण

विवरण	रकम
कर्जा जोखिमका जोखिम भारत रकम	१०२,०९८,३३२,७९४
संचालन जोखिमका जोखिम भारत रकम	६,०११,८५०,९२४
बजार जोखिमका जोखिम भारत रकम	१,७३३,३८८,४०६
कुल जोखिम भारत रकम	१०९,८४३,५७२,१२५
जोडः ६.४(क) ९ अनुसार जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	३,२९५,३०७,१६४
जोडः ६.४ (क) १० अनुसार बैंकको व्यवस्थापकिय नीति तथा कार्यविधी सन्तोषजनक नपाए बापत जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	३,२९५,३०७,१६४
जोडः ६.४(क)७ अनुसार कुल आम्दानीको घ प्रतिशत	१,४५६,०५९,५५४
कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तरगतको समायोजन पछि)	११७,८९०,२४६,००६

● एघार किसिमको कर्जा सम्बन्धी जोखिम भारत विवरण

विवरण	रकम
सरकार र राष्ट्र बैंकमा दावी	-
अन्य सरकारी निकायहरूमा दावी	१२३,५७७,२०४
बैंकहरूमा दावी	१,१७४,८३१,५७७
संगठित संस्थाहरु र धितोपत्र फर्महरूमा दावी	५१,५८२,३१२,३३८
नियमनकारी खुद्रा सम्पत्तिमा दावी	१७,२७२,३८८,५०९
आवासीय सम्पत्तिद्वारा सुरक्षित दावी	६,३१३,९४८,७५७

विवरण	रकम
व्यापारिक घरजग्गा (Real Estate) द्वारा सुरक्षित दावी	१,०२५,७३३,५२१
भुक्तानी अवधि समाप्त भइसकेका (Past Due Claims)] दावी	१,८५९,२४५,१९५
उच्च जोखिमयुक्त दावी	५,७६९,२४६,०४४
अन्य सम्पत्तिहरू	२,३४३,५०१,९४८
वासलात बाहिरका सम्पत्ति	१४,६३३,५४७,७०२
कुल जोखिम भारत सम्पत्ति	१०२,०९८,३३२,७९४

● **कुल जोखिम भारत रकम गणना तालिका**

विवरण	रकम
कर्जा जोखिमका जोखिम भारत रकम	१०२,०९८,३३२,७९४
संचालन जोखिमका जोखिम भारत रकम	६,०११,८५०,९२४
बजार जोखिमका जोखिम भारत रकम	१,७३३,३८८,४०६
जोड: ६.४(क) ९ अनुसार जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	३,२९५,३०७,१६४
जोड: ६.४ (क) १० अनुसार बैंकको व्यवस्थापकिय नीति तथा कार्यविधी सन्तोषजनक नपाए बापत जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	३,२९५,३०७,१६४
जोड: ६.४(क) ७ अनुसार कुल आम्दानीको ३ प्रतिशत	१,४५६,०५९,५५४
कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तरगतको समायोजन पछि)	११७,८९०,२४६,००६
कमन इक्विटी प्राथमिक पूँजी (CET 1)	१२,९६५,७८६,४७४
प्राथमिक पूँजीकोष	१२,९६५,७८६,४७४
कुल पूँजीकोष	१३,५२३,३९१,२२७
कमन इक्विटी प्राथमिक पूँजी/कुल जोखिम भारत सम्पत्ति (CET 1)	१०.३२%
प्राथमिक पूँजी/कुल जोखिम भारत सम्पत्ति (Tier I)	१०.३२%
पूँजीकोष/कुल जोखिम भारत सम्पत्ति (Tier I & Tier II)	११.४७%

३. **निष्कृत्य कर्जाको विवरण (कुल रकम र खुद रकम)**

विवरण	रकम
पुनरसंरचना र पुनरतालिकीकरण कर्जा *	२४,५४७,२३६
कमसल कर्जा	१७०,५५९,१३७
शंकास्पद कर्जा	७७,२४६,२७२
खराब कर्जा	४४५,०८५,५२६
जम्मा	७१७,४३८,१७२
नोक्सान व्यवस्था	५२९,४९६,८५१
खुद रकम	१८८,०२१,३२१

* पुनरसंरचना र पुनरतालिकीकरण कर्जा पनि ने. रा. बैंकको निर्देशन अनुसार निष्कृत्य कर्जामा समावेश गरिएको छ।

● निष्कृत्य कर्जा अनुपात

विवरण	अनुपात
निष्कृत्य कर्जा / जम्मा कर्जा	०.७७%
खुद निष्कृत्य कर्जा / खुद कर्जा	०.२०%

● निष्कृत्य सम्पत्तिमा उत्तरचढावः

विवरण	यस वर्ष	गत वर्ष	परिवर्तन (%)
निष्कृत्य सम्पत्ति (कुल)	७७७,४३८,१७२	१,२९६,५७४,२२९	-४४.६७%
निष्कृत्य सम्पत्ति (खुद)	१८८,०२१,३२१	३०७,८८०,८७४	-३८.९३%

● यस वर्षको कर्जा र ब्याज मुलतबी अपलेखनः

विवरण	रकम
यस वर्षको कर्जा अपलेखन	१५०,९८४,३९५
यस वर्षको ब्याज मुलतबी अपलेखन	५६,९१९,६१४

● ब्याज मुलतबी र कर्जा नोक्सानीको व्यवस्थामा उत्तरचढाव

विवरण	यस वर्ष	गत वर्ष	परिवर्तन (%)
कर्जा नोक्सानीको व्यवस्था	१,५६४,९०६,८३७	१,८५४,७३७,६२२	-१५.६३%
ब्याज मुलतबी	२९२,२९१,८९८	३५८,८४७,३०८	-१८.५५%

● थप कर्जा हानी नोक्सानीको व्यवस्थाः

विवरण	यस वर्ष
असल	१२४,०२७,१२४
सुक्ष्म निगरानी	४५,४१८,५९५
पुनरसंरचना कर्जा	(३६,५९६)
कमसल कर्जा	(१८,७८९,२८४)
शंकास्पद कर्जा	(५८,८४७,५३९)
खराब कर्जा	(३८१,६०३,०८५)
कुल कर्जा नोक्सानी व्यवस्था	(२८९,८३०,७८४)

● लगानी पोर्टफोलियाको वर्गीकरण :

विवरण	यस वर्ष
व्यापारिक लगानी	-
भुक्तानी मिति सम्म धारण गर्ने लगानी	१९,४०६,३२२,५२७
विक्रीका लागि उपलब्ध लगानी	१,४१३,७७२,०२०
जम्मा लगानी	२०,८२०,०९४,५४७



नेपाल राष्ट्र बैंक
बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं।
फोन नं.: ४४१९८०५, ७
फ्याक्स नं.: ४४१०१५९
Site: www.nrb.org.np
Email: bsd@nrb.org.np
पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/११/२०७५-७६

मिति : २०७५/०८/२८

ग्लोबल आईएमई बैंक लिमिटेड
कमलादी, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।


महाशय

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु. १,४२,२१,४०,१३२।३२ (चुक्ता पूँजीको १६ प्रतिशत) बोनस शेयर अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७४/७५ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न मात्र सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

१. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्णरूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
२. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,


(बीना ढकाल)
उप-निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, ग्लोबल आईएमई बैंक लिमिटेड।

ग्लोबल आइएमई बैंक लिमिटेड

रजिष्टर्ड तथा कर्पोरेट कार्यालय: कमलादी, काठमाण्डौ ।

बैंकको बाह्रौं वार्षिक साधारण सभामा प्रस्तुत प्रबन्धपत्र संसोधन सम्बन्धी विशेष प्रस्तावको तिनमहले विवरण

क्र. स.	सम्बन्धीत दफा	हालको व्यवस्था	संसोधित व्यवस्था	संसोधन गर्नु पर्ने कारण
१.	५(क)	बैंकको अधिकृत पूँजी रु.१०,००,००,००,०००।- (दश अर्व) हुने छ ।	बैंकको अधिकृत पूँजी रु.१६,००,००,००,०००।- (सोह्र अर्व) हुने छ ।	बैंकको अधिकृत पूँजी वृद्धि गर्न आवश्यक भएकाले ।
२.	५(ख)	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु.८,८८,८३,७५,८२६।९४ (आठ अर्व अठासी करोड त्रियासी लाख पचहतर हजार आठ सय छब्बिस रुपैयाँ चौरानव्वे पैसा) हुने छ ।	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु.१०,३१,०५,१५,९५९।२५ (दश अर्व एकतीस करोड पाँच लाख पन्ध्र हजार नौ सय उनान्साष्टी रुपैयाँ पच्चीस पैसा) हुने छ ।	बैंकले शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएकाले सो अनुसार पूँजी वृद्धि गर्न आवश्यक भएकाले ।
३.	५(ग)	बैंकले तत्काल चुक्ता गर्ने शेयर पूँजी रु.८,८८,८३,७५,८२६।९४ (आठ अर्व अठासी करोड त्रियासी लाख पचहतर हजार आठ सय छब्बिस रुपैयाँ चौरानव्वे पैसा) हुने छ ।	बैंकले तत्काल चुक्ता गर्ने शेयर पूँजी रु.१०,३१,०५,१५,९५९।२५ (दश अर्व एकतीस करोड पाँच लाख पन्ध्र हजार नौ सय उनान्साष्टी रुपैयाँ पच्चीस पैसा) हुने छ ।	बैंकले शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएकाले सो अनुसार पूँजी वृद्धि गर्न आवश्यक भएकाले ।
४.	४(१३)	नयाँ थप	बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट परिवर्त्य विदेशी मुद्रामा ऋणी लिन सक्नेछ ।	उद्देश्य थप गर्न आवश्यक भएकाले ।
५.	४(१४)	नयाँ थप	बैंकले धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्ने सहायक कम्पनी स्थापना गर्न सक्नेछ ।	उद्देश्य थप गर्न आवश्यक भएकाले ।
६	४(१५)	नयाँ थप	विदेशमा बैंकको शाखा कार्यालय/सहायक कम्पनी स्थापना गर्ने ।	उद्देश्य थप गर्न आवश्यक भएकाले ।
७	४(१६)	नयाँ थप	बैंकले आर्जन गरेको मुनाफाबाट आवश्यकता अनुसार शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश प्रदान गर्ने ।	उद्देश्य थप गर्न आवश्यक भएकाले ।

ग्लोबल आइएमई बैंक लिमिटेड

रजिष्टर्ड तथा कर्पोरेट कार्यालय: कमलादी, काठमाण्डौ ।

बैंकको बाह्रौं वार्षिक साधारण सभामा प्रस्तुत नियमावली संसोधन सम्बन्धी विशेष प्रस्तावको तिनमहले विवरण

क्र. स.	सम्बन्धीत नियम	हालको व्यवस्था	संसोधित व्यवस्था					संसोधन गर्नु पर्ने कारण
१	नियम ३१(ग) को उपनियम (अ)	दैनिक भत्ता नेपाल अधिराज्य भित्र रु. १५००१-	(अ) अध्यक्ष तथा संचालकलाई दैनिक भ्रमण भत्ता देहाए बमोजिम हुनेछ ।					नियम ३१ (ग) को उपनियममा भएको व्यवस्थाहरुलाई आवश्यकता बमोजिम सुधार गरी संचालकहरुले प्राप्त गर्ने सुविधाहरुमा समयानुकूल बनाउन आवश्यक भएकोले ।
			भ्रमण कर्ता	स्वदेश (ने.रु.)	भारत (भा.रु.)	सार्क मुलुक (भारत बाहेक) (अमेरिकी डलर)	अन्य मुलुक (अमेरिकी डलर)	
			अध्यक्ष	११,०००१-	११,०००१-	२००१-	२५०१-	
			संचालक	१०,०००१-	१०,०००१-	१७५१-	२२५१-	
	नियम ३१ (ग) को उपनियम (आ)	संचालकहरुले पाउने यातायात खर्च वास्तविक विलमा उल्लेख भए बमोजिम हुनेछ ।	(आ) अध्यक्ष तथा संचालकलाई यातायात खर्च प्रथम श्रेणी (Business Class) को वास्तविक खर्चको आधारमा दिईनेछ। अध्यक्ष तथा संचालकलाई होटल (Lodging) खर्च वास्तविक खर्चको आधारमा दिईनेछ । अध्यक्ष तथा संचालकलाई खाना खर्च देहाए बमोजिम हुनेछ ।					
			भ्रमण कर्ता	स्वदेश (ने.रु.)	भारत (भा.रु.)	सार्क मुलुक (भारत बाहेक) (अमेरिकी डलर)	अन्य मुलुक (अमेरिकी डलर)	
			अध्यक्ष	५,५००१-	५,५००१-	२२५१-	३२५१-	
			संचालक	५,०००१-	५,०००१-	२००१-	३००१-	

टिपोटः



बैंकका गतिविधिका केही भलकहरु



संयुक्त अधिराज्यमा बैंकले प्रतिनिधि कार्यालयको समुदघाटन गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालज्यू । साथमा बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू र प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालज्यू ।



बैंकको कमलादीस्थित आफ्नै कर्पोरेट कार्यालयको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालज्यूले समुदघाटन गर्नुहुँदै ।



बैंकको शाखा रहित बैंकिङको पैयुँपाटा, बागलुङमा उदघाटन समारोहमा बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू ।



बैंकले ११ औं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा बैंक अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू लगायत संचालक समिति सदस्यज्यू र प्रमुख कार्यकारी अधिकृतज्यू



बैंकले ११ औं वार्षिकोत्सवमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागिका साथ बैंकका संचालक श्री सुमन पोखरेलज्यू ।



नेपाली क्रिकेट राष्ट्रिय टिमका सदस्य श्री दिपेन्द्र सिंह ऐरीलाई बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले १ वर्षको लागि प्रायोजन गर्दै बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालज्यू ।

बैंकको ११ औं वार्षिक साधारणसभाका केही भलकहरु



बैंकका शेयरधनी श्री अमृतनाथ रेग्मीज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका शेयरधनी श्री डा. सुन्दरलाल श्रेष्ठज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका शेयरधनी श्री नारायण सुन्दर श्रेष्ठज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका शेयरधनी श्री शिव प्रसाद शर्माज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका शेयरधनी श्री नरसिंह लाल चंखुज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका ११ औं वार्षिक साधारण सभामा सहभागी शेयरधनीज्यूहरु सँग बैंक संचालक समिति तथा व्यवस्थापन समूह ।

बैंकको ११ औं वार्षिक साधारणसभाको केही भलकहरु



बैंकका शेयरधनी श्री अशोक उप्रेतीज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकका शेयरधनी श्री शिव प्रसाद कंडेलज्यू ११ औं वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्नुहुँदै ।



बैंकले ११ औं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी बैंकका सञ्चालकज्यूहरू लगायत बैंकका कर्माचारीहरू ।

धेरै छन् बचतले सृजना गर्ने खुशीहरु

सुनिश्चित भविष्य । सपनाहरु पूरा हुने विश्वास । भविष्यको लगानी । मनको शान्ति
आर्थिक स्वतन्त्रता । आत्मविश्वास । आत्मसम्मान । सम्पन्न जीवन

आफ्नो बचतलाई सुरक्षा र उचित मूल्य दिन
आजै ग्लोबल आइएमई बैंकमा खाता खोल्नुहोस् ।

आकर्षक व्याज सहितका थप सुविधाहरु

- मोबाइल बैंकिङ्ग • इन्टरनेट बैंकिङ्ग • डेबिट कार्ड • क्रेडिट कार्ड
- Any Branch Banking Service • उच्चस्तरीय सुरक्षित लकर • चेकबुक



बचत गरौं



Global IME Bank

ग्लोबल आइएमई बैंक लि.

समेका लागि बैंक

रजिस्टर्ड/कॉर्पोरेट कार्यालय
कमलादी, काठमाण्डौ
फोन नं: ०१-४२२६२४०/४२२८६०१
फ्याक्स नं: ०१-४२२८०३९



नेपालमै पहिलो पटक
थप विशेषता सहित...



GlobalSmart
नयाँ छ, सजिलो छ, सुरक्षित छ

**Generate personalized
QR codes for payments
and fund transfers**



त्यवस्थापन समूह

जनक शर्मा पौड्याल			
प्रमुख कार्यकारी अधिकृत			
महेश शर्मा ढकाल			
नायब प्रमुख कार्यकारी अधिकृत			
सुरेन्द्र राज रेग्मी	आरती राणा	भवानी ढकाल	अनिल जोशी
सहायक महाप्रबन्धक	सहायक महाप्रबन्धक	प्रमुख - मानव संसाधन	प्रमुख - सूचना प्रविधि
बुद्धि अकेला	राजा अर्याल	शान्ता सिवाकोटी	गणेश प्रसाद अवस्थी
प्रमुख जोखिम अधिकृत	प्रमुख अनुपालन अधिकृत	प्रमुख - संचालन अधिकृत	प्रमुख - बजार तथा व्यापार प्रबन्धन
दिपचन्द्र रेग्मी			
प्रमुख वित्त अधिकृत			

विभागीय प्रमुखहरू

रुपेन्द्र वाग्ले	सुशिल श्रेष्ठ	शुशोभन देवकोटा	विभूषण श्रेष्ठ	प्रवेश पाण्डे
प्रमुख- साना तथा मझौला कर्जा	प्रमुख- आन्तरिक लेखापरिक्षण	म्यानेजर- कर्पोरेट बैकिङ्ग हब	प्रमुख- शाखा सञ्चालन	प्रमुख- कर्जा प्रशासन
मधु सुदन श्रेष्ठ	असिम कर्माचार्य	नरहरि सिलवाल	रविन्द्र ढकाल	कमला ओझा
म्यानेजर- कर्पोरेट बैकिङ्ग हब	म्यानेजर- इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाईनान्सिङ्ग	प्रमुख- खुद्रा कर्जा	प्रमुख- विप्रेषण प्रबन्धन तथा कार्ड विक्री तथा बजार व्यवस्थापन	मेनेजर- ए एम एल / सि एफ टि अनुपालन प्रमुख
उमेश सेढाई	एकेन्द्र चउरेली		रुपेश शर्मा	सुमन दाहाल
प्रमुख- कानून तथा शेयर	प्रमुख- निष्कृत कर्जा व्यवस्थापन तथा कर्जा असुली		प्रमुख- कार्ड सञ्चालन तथा ई-बैकिङ्ग	प्रमुख- ट्रेड फाइनान्स

प्रदेश प्रमुखहरू

दिपेन्द्र कडरीया	निरज श्रेष्ठ	राज रिमाल	अजय थापा	धोजे साउद	आशीष राज पाण्डे	महेन्द्र अधिकारी
प्रदेश १	प्रदेश २	प्रदेश ३	प्रदेश ४	प्रदेश ५	प्रदेश ६	प्रदेश ७

शाखा तथा शाखा प्रबन्धकहरू

प्रदेश १ का शाखाहरू

क्षितिज खड्का	शशि शेखर शर्मा	पवन कुमार पौड्याल	कृष्ण प्रसाद नेपाल
विराट चोक शाखा सम्पर्क नं : ०२१-५४६०३८, ५४५४५७	विराटनगर शाखा सम्पर्क नं : ०२१-४४०५५१/५२/५३/५४	विराटमोड शाखा सम्पर्क नं : ०२३-५४४७०३	चैनपुर शाखा सम्पर्क नं : ०२९-५७०२५०/५७०३२५
राजेश विष्ट	सुरेश कुमार श्रेष्ठ	लक्ष्मी डुम्रे	सञ्जीव कोईराला
चारआली शाखा सम्पर्क नं : ०२३-४६०६०१	डमक शाखा सम्पर्क नं : ०२३-५८२३६४/५८२३६५	धरान शाखा सम्पर्क नं : ०२५-५३०३४०, ०२५-५२७३४०	धुलावरी शाखा सम्पर्क नं : ०२३-५६०७७१/५६०७७३/५६०७७४
रविन राज दाहाल	मुकेश कुमार शाह	विजय कुमार शाह	अनन्त कुमार आचार्य
गाईघाट शाखा सम्पर्क नं : ०३५-४२०९३२	इटहरी शाखा सम्पर्क नं : ०२५-५८६६९७	जनकपुर शाखा सम्पर्क नं : ०४१-४२०३०५, ०४१-४२०२०६	फिदीम शाखा सम्पर्क नं : ०२४-५२०९९०
भुपल घीमीरे	ज्योती काफ्ले	शासन गुरुङ्ग	सुरज सुनुवर
फिककल शाखा सम्पर्क नं : ०२७-५४०४७२	ताप्लेजुङ्ग शाखा सम्पर्क नं : ०२४-४६०६३२	तेहथुम शाखा सम्पर्क नं : ०२६-४६०७३२	पशुपतिनगर काउण्टर सम्पर्क नं : ०२७-५५००२

प्रदेश २ का शाखाहरू

राकेस ज्ञवाली	राजकुमार महतो	रंजित कुमार महतो (सुडी)	प्रविण चौधरी
वीरगंज शाखा सम्पर्क नं : ०५१-५३०३३७/५३०३३८/५२००१९	बेलवा शाखा सम्पर्क नं : ९८५४०३८७०	डाकनेश्वरी शाखा सम्पर्क नं : ९८०४३१५९६५	फतुवा शाखा सम्पर्क नं : ९८४४१२०९९३

प्रदेश २ का शाखाहरू

दिनेश प्रसाद कुशावाहा फेटा शाखा सम्पर्क नं : ०५३-६२०४६२	मोहन प्रसाद साह गोलबजार शाखा सम्पर्क नं : ०३३-५४०३९०	महेश कुमार महतो लाहान शाखा सम्पर्क नं : ०३३-५६९२६९/५६९२६२	लोक नाथ पौडेल लालवन्दी शाखा सम्पर्क नं : ०४६-५०९६७२/५०९६७३
श्रवण कुमार महासेठ मिचैया शाखा सम्पर्क नं : ०३३-५५०८०४	हरि नारायण साह मिथिला विहारी शाखा सम्पर्क नं : ९८९९८८०२३५	सुशिल कुमार द्विवेदी निजगढ शाखा सम्पर्क नं : ०५३-५४०९७४	ज्ञान कुमार शाह राजविराज शाखा सम्पर्क नं : ०३९-५२३५८२, ०३९-५२३५८३
राजकुमार शर्मा सिराहा शाखा, सम्पर्क नं : ०३३-५२९९६५			

प्रदेश ३ का शाखाहरू

निपेश श्रेष्ठ अनामनगर शाखा सम्पर्क नं : ०९-५७०५७६४/५७०६२४२	अत्मा राम बाँसकोटा वैरेनी शाखा सम्पर्क नं : ०९०-६९२६५५/४०३०८६	विनोद महर्जन वनस्थली शाखा सम्पर्क नं : ०९-४३६६०७४	एक राज बतौला बनेपा शाखा सम्पर्क नं : ०९९-६६३०९७/६६३०९९
विमल कुमार पोखरेल वाह्रवीसे शाखा सम्पर्क नं : ०९९-४८९२६८	गणेश अधिकारी बेलचोक शाखा सम्पर्क नं : ०५६-५७२००७	पुष्कर पाण्डे बेथानचोक शाखा सम्पर्क नं : ९८५९२०९५८९	राजु देवकोटा चावहिल शाखा सम्पर्क नं : ०९-४४८७५८०
दिपक पोखरेल क्षेत्रपाटी शाखा सम्पर्क नं : ०९-४२४९०३३	प्रतिक्षा ओझा कपोरेट शाखा सम्पर्क नं : ०९-४२४३८९९/४२४९२९९	स्पन्दन कुँवर धापासी शाखा सम्पर्क नं : ०९-४३५५९९९, ४३५६४४९	विष्णु प्रसाद पोखरेल डिजिलबजार शाखा सम्पर्क नं : ०९-४४३७३८८, ४४३७०७९
पेशल कुमार दाहाल गंगबु शाखा सम्पर्क नं : ०९-४३५८६५७, ४३५९८६६	देवेन्द्र प्रसाद रिजाल गोठार शाखा सम्पर्क नं : ०९-६२०९२२८	नविन आचार्य र्वाको शाखा सम्पर्क नं : ०९-५५४७६६०	श्रुती हाडा श्रेष्ठ ज्ञानेश्वर शाखा सम्पर्क नं : ०९-४४४५००८
दिपेश बाबु तिवारी ज्ञानेश्वर-II शाखा सम्पर्क नं : ०९-४४४९८६०, ४४४९७३७	पिताम्बर सापकोटा हात्तिगौडा शाखा सम्पर्क नं : ०९-४३७५२७५, ४३७६२४९	हेमराज शर्मा हेटौडा शाखा सम्पर्क नं : ०५७-५२७३६८/५२७३७८/५२७३८८	युरोज श्रेष्ठ ईन्द्रचोक शाखा सम्पर्क नं : ०९-४२९२७७०, ४२९२८७०
सुरेश शर्मा जोरपाटी शाखा सम्पर्क नं : ०९-४९९९८४५	कृष्णहरी अधिकारी कलकी शाखा सम्पर्क नं : ०९-४२८८०७४, ४२८८०७५	सुभाष सापकोटा कमलादी शाखा सम्पर्क नं : ०९-४४४६९५०, ४४४६९५९	अनामिका सिंह कुँवर कान्तिथ शाखा सम्पर्क नं : ०९-४२३९९९८
युवराज पौडेल खोलेसिमल शाखा सम्पर्क नं : ०५६-४९३९४४/५	शोभा न्यैपाने किर्तीपुर शाखा सम्पर्क नं : ०९-४३३५९४९	सुदिप भक्त वाग्ले केटेश्वर शाखा सम्पर्क नं : ०९-४६०२०३०	सुरेन्द्र शर्मा ढकाल कुलेश्वर शाखा सम्पर्क नं : ०९-५९६५९४५/४२८६४४९/४२८६४४५
रिती शाही कूपणडोल शाखा सम्पर्क नं : ०९-५५४९८७२, ५५४९८६३	सागर श्रेष्ठ कुरीनटार शाखा सम्पर्क नं : ०५६-४९०००३	मेरिना श्रेष्ठ लगनखेल शाखा सम्पर्क नं : ०९-५५४८९५०, ५५४८९५९	प्रदिप जोशी मनमैजु शाखा सम्पर्क नं : ०९-४०२७३०७
राम नाथ राई मन्थली शाखा सम्पर्क नं : ०४८-५४०४५६	प्रकाश के.सी नखबु शाखा सम्पर्क नं : ०९-५९८५३४६/५९८५०८४	सचिन न्यैपाने नारायणगढ शाखा सम्पर्क नं : ०५६-५७९९३५/५७९५३६	सुशिल कुमार बुढाथोकी नयाँ बानेश्वर शाखा सम्पर्क नं : ०९-४४६४३६६
चित्र कुमार चालिसे न्युरोड शाखा सम्पर्क नं : ०९-४२२३४३३, ४२४०८७८	स्वेच्छा राणा पानीपोखरी शाखा सम्पर्क नं : ०९-४००२५०५, ४००२५०३	संगिता पन्त पुल्चोक शाखा सम्पर्क नं : ०९-५००९२७५/७६	सौलजा शाह सातदोवाटो शाखा सम्पर्क नं : ०९-५९५२४३९, ५९५२२६७
माला धिमिरे सिनामङ्गल शाखा सम्पर्क नं : ०९-४४७८६९६, ४४७८६९८	यादव आचार्य सुकेश्वर शाखा सम्पर्क नं : ०९-४३७५६३९	सुमित दुङ्गेल सुन्धारा शाखा सम्पर्क नं : ०९-४२९८९८९/४२९८९२७	डम्बर ठकुराठी सुर्यविनायक शाखा सम्पर्क नं : ०९-६६९५३८९, ६६९५३९०
बिज्जु सुबेदी टाँडी शाखा सम्पर्क नं : ०५६-५६००८५/५६००९६	देवेन्द्र श्रेष्ठ ठमेल शाखा सम्पर्क नं : ०९-४७०९३२७, ४७०९३२३	रविन्द्र प्रसाद नेपाल थानकोट शाखा सम्पर्क नं : ०९-४३९०२३५	गोकर्ण प्रसाद बतौला त्रिपुरेश्वर शाखा सम्पर्क नं : ०९-४२३९९७०, ४२३९९७९
गंगा बहादुर रोका त्रिशुली शाखा, सम्पर्क नं : ०९०-५६९६२६			

प्रदेश ४ का शाखाहरू

नविन गौतम अमरसिंह चौक, पोखरा शाखा सम्पर्क नं : ०६१-४३२६९६, ४३२३७७, ४३०८४९	नारायण प्रसाद पौड्याल वाग्लुङ्ग शाखा सम्पर्क नं : ०६८-५२२२४५/५२२२४६	दिनेश अधिकारी बेगनास शाखा सम्पर्क नं : ०६१-५६९७७९	भोला नाथ पौडेल वेनि शाखा सम्पर्क नं : ०६९-५२९००४
दिपक खनाल वेसीशहर शाखा सम्पर्क नं : ०६६ - ५२९०३५	जन्मभुमी गुरुङ्ग भोटेवडार शाखा सम्पर्क नं : ०६६-४०००७५/७६	यदु कान्त घिमिरे भोरलेटार शाखा सम्पर्क नं : ०६६-४९००३२/४९००३३	सोकेन्द्र थापा मगर वुर्तिवाड शाखा सम्पर्क नं : ०६८-४९०९७४
नवराज पौडेल दमौली शाखा सम्पर्क नं : ०६५-५६०००९	उज्वल पोखरेल डुमरे शाखा सम्पर्क नं : ०६५-५८०३९७	नागेन्द्र राज गौतम गैडाकोट शाखा सम्पर्क नं : ०७८-५०३०४७/५०९९५५	श्याम प्रसाद ढकाल गलकोट शाखा सम्पर्क नं : ०६८-४९२०४०
विदुर अधिकारी गोर्खा बजार शाखा सम्पर्क नं : ०६४-४२०३३७	केशव प्रसाद ओली कावासोती शाखा सम्पर्क नं : ०७८-५४०५२७/५४०५२८	प्रकाश शर्मा कुश्मिशेरा शाखा सम्पर्क नं : ०६८-४२९०७७ & ०६८-४२९०७८	गोविन्द प्रसाद आचार्य कुशमा शाखा सम्पर्क नं : ०६७-४२९२४४
रमेश संजेल मनकामना शाखा सम्पर्क नं : ०६६-४६०२९०	अर्जुन पौडेल न्युरोड, पोखरा शाखा सम्पर्क नं : ०६९-५२७५०३, ०६९-५२७५०४	मन्दिर बराल शभागृह चौक, पोखरा शाखा सम्पर्क नं : ०६९-५३९४०६/५३७८८९	राजेन्द्र ढकाल सिरानचोक, गोर्खा शाखा सम्पर्क नं : ०६६-६९९९५४
	सुजन बाबु सेढाई सुन्दर बजार शाखा सम्पर्क नं : ०६६-४०२०३९	विष्णु प्रसाद देवकोटा फुसेटार काउण्टर सम्पर्क नं : ९८४९९३६३९३	

प्रदेश ५ का शाखाहरू

प्रल्हाद न्यौपान अर्घाखाँची शाखा सम्पर्क नं : ०७७-४२०७५४	जोग लाल भुषाल राम मन्दिर लाईन, वुटवल शाखा सम्पर्क नं : ०७९-५५९४८४/५५९४८५/५५९४८६	खेमनाथ शर्मा पौडेल मिलनचोक, वुटवल शाखा सम्पर्क नं : ०७९-४३८९७४	दिलिप डांगी भैरहवा शाखा सम्पर्क नं : ०७९-५२३८०३/५२३८०४/५२३८०५
नवीन कुमार पन्थी भुमई शाखा सम्पर्क नं : ०७८-४९५९३४/३५	लोक बहादुर बाकवल थापा गौडाकोट शाखा सम्पर्क नं : ०७९-६२००३८	बस्न्त राज रेग्मी घोराही शाखा सम्पर्क नं : ०८२-५६२२८५	डिल्ली राज ढकाल जितपुर शाखा सम्पर्क नं : ०७६-५५०३५२/५५०३५३
दिल्ली राज भुसाल कोहलपुर शाखा सम्पर्क नं : ०८९-५४९६८८	प्रविण आचार्य लिवाड शाखा सम्पर्क नं : ०८६-४४०२८४	खेम राज न्यौपाने मजुवा शाखा सम्पर्क नं : ०७९-४२९०९०, ०७९-४२९०९९	सुभाष कान्त जोशी पूर्व खोला शाखा सम्पर्क नं : ९८५०४६९९२
चेतकान्त जैशि पुष्पलालचोक, नेपालगंज शाखा सम्पर्क नं : ०८९-५२६३९२, ०८९-५२६३९५	उदय कुमार शर्मा सुलीचौर शाखा सम्पर्क नं : ०८६-४०९०६९	योगेन्द्र रायमाझी तम्घास शाखा सम्पर्क नं : ०७९-५२००३८/५२०७४४/५२०७४५	मनोज शर्मा तानसेन शाखा सम्पर्क नं : ०७५-५२२८२५/२६
निर्मल राज बुढाथोकी त्रिभुवनचोक, नेपालगंज शाखा सम्पर्क नं : ०८९-५२०३७/५२०३८/५२२९५९	शम्भु कार्की तुल्सीपुर शाखा सम्पर्क नं : ०८२-५२२८४४	माधव उपाध्याय वामी शाखा सम्पर्क नं : ०७९-६९२९९०	राजकुमार थापा घर्तिगाउँ काउण्टर सम्पर्क नं : ९८५९९३७०८४

प्रदेश ६ का शाखाहरू

काशीराज भण्डारी कालीकोट शाखा सम्पर्क नं : ०८७-४४०२७३/४४०२७४	दिनेश भण्डारी रास्कोट शाखा सम्पर्क नं : ९८४८९७७७०	निमेश पुरी रुकुम शाखा सम्पर्क नं : ०८८-५३०२९८	कृष्ण प्रसाद लामिछाने सुर्खेत शाखा सम्पर्क नं : ०८३-५२५४७९/५२५४७२
--	--	--	--

प्रदेश ७ का शाखाहरू

मात्रिका खड्का अजयमेरु शाखा सम्पर्क नं : ९८५८०३४४३९	हरिश चन्द्र भट्ट अत्तरीया शाखा सम्पर्क नं : ९८५८४२६९४९	खगेन्द्र पाण्डेय वैतडी शाखा सम्पर्क नं : ०९५-५२०५४२/५२०५४३	हरेन्द्र बहादुर ऐर बोगतान शाखा सम्पर्क नं : ९८५८०३०५९३
तोयनाथ जोशी डडेल्धुरा शाखा सम्पर्क नं : ०९६-४२०२७६	शम्भु प्रसाद जोशी धनगडी शाखा सम्पर्क नं : ०९९-४९७२३८/४९७२३९/४९७२४०	दिपेन्द्र सिंह ठगुन्ना दोगडा केदार शाखा सम्पर्क नं : ९८५९९-७९२९८	राजेन्द्र प्रसाद भट्ट लम्की शाखा सम्पर्क नं : ०९९-४०५०५/४४०५०६/४४०५०७
दिपेन्द्र बहादुर सिंह महेन्द्रनगर शाखा सम्पर्क नं : ०९९-५२०९४६/५२०९४८	शिवराज बिष्ट पूर्वी चौकी शाखा सम्पर्क नं : ९८५८४८५५८९	उपेन्द्र बहादुर चन्द पुरचौडी शाखा सम्पर्क नं : ०९६-६९०८०८	विष्णु प्रसाद पौडेल खोड्पे काउण्टर सम्पर्क नं : ०९५-४९००२०/४९००२९
	भरतराज भट्ट पाटन काउण्टर सम्पर्क नं : ०९५-४०००६६/६७	भरत बहादुर साउद जोगबुडा काउण्टर सम्पर्क नं : ९८४८४९३२५६/९८४३०३६९९३	

ग्लोबल आईएमई बैंकका नेपालभरी रहेका शाखा सञ्जालहरू

१३३ शाखा

१४१ एटिएम

११५ शाखासहित बैंकिङ्ग सेवा


७ एक्स्टरेन्सन काउन्टर

१५ राजस्व संकलन काउन्टर

३६५ दिन बैंकिङ्ग सेवा

मोबाइल बैंकिङ्ग सुविधा

VISA मिसा डेबिट र क्रेडिट कार्ड सुविधा



प्रतिनिधि/सम्पर्क कार्यालय:

अष्ट्रेलिया संयुक्त अधिराज्य भारत

बचत गरौं



Global IME Bank

ग्लोबल आइएमई बैंक लि.

सबैका लागि बैंक

कमलादी, काठमाण्डौ

फोन नं: ०१-४२२६२४७/४२२८६७१

फ्याक्स नं: ०१-४२२८०३६

